



# एनएमबि बैंक लिमिटेडको

२४औं वार्षिक प्रतिवेदन  
२०७५/२०७६

हामी देखौं अपार संभावना



**NMB BANK**  
**एनएमबि बैंक**

समृद्ध नेपालको लागि

# सञ्चालक समिति



पवन कुमार गोल्याण  
अध्यक्ष  
(संस्थापक शेयरधनीहरूको तर्फबाट)



निको पिल  
सञ्चालक  
(संस्थापक शेयरधनी एफएमओको तर्फबाट)



राजेन्द्र काफ्ले  
सञ्चालक  
(संस्थापक शेयरधनी कर्मचारी संचय  
कोषको तर्फबाट)



हरिश्चन्द्र सुबेदी  
सञ्चालक  
(सर्वसाधारण शेयरधनीहरूको तर्फबाट)



प्रदीप राज पाण्डे  
स्वतन्त्र सञ्चालक



रवि शंकर सैजू  
सञ्चालक  
(सर्वसाधारण शेयरधनीहरूको तर्फबाट)



सुनीती श्रेष्ठ हाडा  
सञ्चालक  
(सर्वसाधारण शेयरधनीहरूको तर्फबाट)



नन्द किशोर राठी  
वैकल्पिक सञ्चालक  
(संस्थापक शेयरधनी एफएमओको तर्फबाट)



ध्रुव प्रसाद अधिकारी  
कम्पनी सचिव

# प्रतिनिधि (प्रोक्सी) फारम



**NMB BANK**  
**एनएमबि बैंक**

समृद्ध नेपालको लागि

श्री सञ्चालक समिति,  
एनएमबि बैंक लिमिटेड, बबरमहल, काठमाडौं ।

मिति: .....

**विषय: प्रतिनिधि नियुक्ति गरिएको बारे ।**

महाशय,

..... जिल्ला ..... न.पा./गा.पा. वडा नं. ....बस्ने म/हामी ..... ले त्यस  
कम्पनीको शेयरधनीको हैसियतले वि.सं. २०७६ साल पौष महिना २४ गते बिहिवारका दिन हुने २४औं वार्षिक साधारण सभामा स्वयम्  
उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा मेरो/हाम्रो तर्फबाट भाग लिन/मतदान गर्नका लागि  
..... जिल्ला ..... न.पा./ गा.पा. वडा नं. ... बस्ने श्री ..... लाई मेरो/हाम्रो  
प्रतिनिधि नियुक्त गरी पठाएको छु/पठाएका छौं ।

**प्रतिनिधि नियुक्त भएको व्यक्तिको:-**

हस्ताक्षरको नमूना :

शेयरधनी परिचय :

हितग्राही खाता नं. :

**निवेदक,**

दस्तखत :

नाम थर:

ठेगाना :

शेयरधनी परिचय :

हितग्राही खाता नं. :

शेयर संख्या :

द्रष्टव्य : यो निवेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै बैंकको रजिस्टर्ड कार्यालयमा पेश गरिसक्नु पर्नेछ । एक भन्दा बढी प्रतिनिधि (प्रोक्सी) को नाम उल्लेख गरेमा प्रतिनिधि (प्रोक्सी) फारम रद्द गरिने छ ।

एनएमबि बैंक लिमिटेड,  
बबरमहल, काठमाडौं ।



**NMB BANK**  
**एनएमबि बैंक**

समृद्ध नेपालको लागि

२४औं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको

## प्रवेश-पत्र

शेयरधनीको नाम: ..... कूल शेयर संख्या: .....

शेयरधनी परिचय/हितग्राही खाता (BOID) नं.: ..... शेयरधनीको सही: .....

कम्पनी सचिव

(द्रष्टव्य: प्रतिनिधिले सभामा भाग लिन आउँदा यो प्रवेश पत्र साथै लिई आई दिनुहुन अनुरोध गर्दछौं ।)





# विषय सूची

चौबीसौं वार्षिक साधारण सभासम्बन्धी सूचना	४
अध्यक्षको मन्तव्य	६
सञ्चालक समितिको वार्षिक प्रतिवेदन	८
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची-१५	१९
<b>एनएमबि बैंक लिमिटेड:</b>	
वित्तीय भलकहरू	२०
लेखापरीक्षकको प्रतिवेदन	२६
वित्तीय विवरणहरू	२८
लेखा सम्बन्धी टिप्पणीहरू	४०
प्रमुख लेखा नीतिहरू	९२
अतिरिक्त लेखा टिप्पणीहरू	१००
वासेल सम्बन्धी प्रकटीकरण	१२९
प्रक्षेपित तथा वास्तविक वासलात बीचको तुलना	१३४
प्रक्षेपित तथा वास्तविक नाफा नोक्सान हिसाब बीचको तुलना	१३५
<b>ओम डेभलपमेन्ट बैंक लिमिटेड:</b>	
लेखापरीक्षकको प्रतिवेदन	१३८
वित्तीय विवरणहरू	१४१
लेखा सम्बन्धी टिप्पणीहरू	१५०
विशेष प्रस्तावको रूपमा पेश भएको प्रबन्धपत्र तथा नियमावली तर्फको संशोधन	२२७
वित्तीय विवरण प्रकाशन गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति पत्रहरू	२२८
वित्तीय विवरण प्रकाशन गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति पत्रमा भएको निर्देशन उपर जवाफहरू	२३०

# चौबीसौं वार्षिक साधारण सभासम्बन्धी सूचना

यस बैंकको मिति २०७६/०८/२४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यस बैंकको चौबीसौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

## १. साधारण सभा बस्ने मिति, स्थान र समय :

मिति : २०७६ साल पौष महिना २४ गते, बिहबार (तदनुसार जनवरी ९, २०२०)

स्थान : राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौं ।

समय : बिहान १०:०० बजे

## छलफलका विषयहरू :

### (क) सामान्य प्रस्ताव :

- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. ०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने,
- लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. ०७५/०७६ को वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण पारित गर्ने (सहायक कम्पनीहरू समेतको एकीकृत विवरण र साविक ओम डेभलपमेन्ट बैंक लि. को आ.व. ०७५/०७६ को वित्तीय विवरण लगायतका अन्य विवरणहरू समेत),
- कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व.०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, (हालको लेखा परीक्षक श्री एस ए आर एशोसिएट्स, चार्टेड एकाउन्टेन्ट पुनः नियुक्त हुनका लागि योग्य हुनुहुन्छ ।)
- तत्कालिन ओम डेभलपमेन्ट बैंक लि., को आ.व. २०७६/०७७ को असोज १० गते सम्मको लेखा परीक्षण गर्नका लागि भएको लेखा परिक्षकको नियुक्तीलाई अनुमोदन गर्ने ।
- सञ्चालक समितिबाट सिफारिस भए बमोजिम हाल कायम चुक्ता पुँजी रु. ११,५२,९७,४१,७०७/९६ को १४ (चौध) प्रतिशतका दरले हुन आउने रु. १,६१,४१,६३,८३९/११ (अक्षरेपि एक अरब एकसठ्ठी करोड एकचालीस लाख त्रीसठ्ठी हजार आठ सय उनान्चालीस र पैसा एघार मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरणको लागि स्वीकृत गर्ने ।

### (ख) विशेष प्रस्ताव :

- बैंकको वर्तमान जारी पुँजी रु. ११,५२,९७,४१,७०७/९६ (अक्षरेपि एघार अरब बाउन्न करोड सन्तानबे लाख एकचालीस हजार सात सय सात र पैसा छयानबे मात्र) बाट बृद्धि गरी रु. १३,९५,०९,८७,४६६/९६ (अक्षरेपि तेह्र अरब पन्चानबे करोड नौ लाख सतासी हजार चार सय छैसठ्ठी र पैसा छयानबे मात्र) पुन्याउन स्वीकृति प्रदान गर्ने,
- बैंकको जारी पुँजी बृद्धि गरिने भएकाले सो वरावर चुक्ता पुँजी पुन्याउन वर्तमान चुक्ता पुँजीको २१ (एक्काईस) प्रतिशतको अनुपातमा रु. २,४२,१२,४५,७५९/- (अक्षरेपि दुई अरब बयालीस करोड बाह्र लाख पैतालीस हजार सात सय उनान्साठी मात्र) वोनस शेयर जारी गर्न स्वीकृती प्रदान गर्ने,
- वोनस शेयर जारी भए पश्चात बैंकको जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि हुने भएकोले पुँजी बृद्धि लगायतका बिषयहरू समावेश गरि बैंकको प्रबन्धपत्र संशोधन गर्ने, (यससंग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ ।)
- बैंकको नियमावलीमा संशोधन गर्ने (यससंग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ ।)
- अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गर्न तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूसंग मर्जर प्रकृया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा सोका लागि मुल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने तथा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।
- बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधनको स्वीकृति लिँदा वा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्ने, दाखिला गर्ने र अभिलेख गराई लिन समेत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने,

### (ग) विविध ।

#### घ) निर्वाचन सम्बन्धमा

- संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन गर्ने,

आज्ञाले,  
कम्पनी सचिव



# चौबीसौं वार्षिक साधारण सभासम्बन्धी सूचना

## साधारण सभा सम्बन्धमा थप जानकारी :

- 1) वार्षिक साधारण सभा प्रयोजनकोलागि बैंकको शेयर दाखिल खारेजी २०७६/०९/०४ देखि २०७६/०९/२४ गतेसम्म बन्द रहनेछ ।
- 2) शेयरधनीहरूको जानकारीका लागि वार्षिक संक्षिप्त आर्थिक विवरण यसै सूचना साथ प्रकाशित गरिएको छ । साथै, संक्षिप्त आर्थिक विवरण लगायत वार्षिक साधारण सभामा पेश हुने सम्पूर्ण प्रस्तावहरू बैंकको वेबसाइट [www.nmbbanknepal.com.np](http://www.nmbbanknepal.com.np) मा पनि राखिएको छ ।
- 3) वार्षिक साधारण सभामा भाग लिन इच्छुक शेयरधनीहरूले कुनै एक सक्कल शेयर प्रमाणपत्र/हिताग्रही खाताको प्रमाण र आफ्नो परिचय खुल्ने फोटो सहितको परिचयपत्र वा सोको प्रतिलिपि अनिवार्य साथमा लिई आउनु हुन अनुरोध छ।
- 4) वार्षिक साधारण सभामा भाग लिने शेयरधनी महानुभावहरूले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ राखिने उपस्थिति पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । शेयरधनी उपस्थिति पुस्तिका बिहान ९:०० बजे देखि खुल्ला रहने छ ।
- 5) वार्षिक साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरूले प्रतिनिधिपत्र (प्रोक्सी फारम) सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दर्ता गराई सक्नु पर्नेछ ।
- 6) प्रतिनिधि नियुक्त गर्दा मतदान गर्न अधिकारप्राप्त बैंकको शेयरधनी वाहेक अन्य व्यक्तिलाई नियुक्ति गर्न सकिने छैन ।
- 7) नावालक वा विक्षिप्त शेयरधनीहरूको हकमा बैंकको शेयरधनी दर्ता पुस्तिकामा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिलेमात्र साधारण सभामा भाग लिन वा प्रतिनिधि (प्रोक्सी) तोक्न सक्नेछ । संयुक्त रूपमा शेयर लिने शेयरधनीहरूको हकमा त्यस्तो शेयरधनीहरू मध्येबाट सर्वसम्मत रूपमा मनोनित प्रतिनिधिले वा सो बमोजिम कुनै प्रतिनिधि नियुक्त नभएमा शेयरधनी दर्ता किताबमा पहिले नाम उल्लेख भएको शेयरधनीलेमात्र साधारणसभामा भाग लिन पाउने छ ।
- 8) शेयरधनीहरूबाट उठेका प्रश्न, जिज्ञासा वा मन्तव्यहरूको सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष वा अध्यक्षबाट अनुमतिप्राप्त व्यक्तिले जवाफ दिन सक्नेछन् ।
- 9) कुनै शेयरधनी महानुभावहरूलाई बैंकको सम्बन्धमा केहि जिज्ञासा भए त्यस्तो ब्यहोरा लिखित रूपमा सभा हुनु भन्दा कम्तीमा ७ (सात) दिन अगावै बैंकको रजिस्टर्ड कार्यालयमा पठाउनु हुन अनुरोध गर्दछौं । तर यसलाई छलफल र पारित हुने प्रस्तावको रूपमा समावेश गरिने छैन ।
- 90) साधारण सभामा भाग लिन आउनुहुने शेयरधनीहरूले साधारण सभासंग सम्बन्धित कागजात बाहेक कुनै भोला, पोका वा अन्य सामग्री नलिई आउनु हुन अनुरोध गरिएको छ ।

## सञ्चालक समितिका सदस्यको निर्वाचन सम्बन्धी थप जानकारी

1. निर्वाचनसम्बन्धी कार्यक्रमहरू निर्वाचन अधिकृतले सूचना प्रकाशित गरे बमोजिम हुनेछ । निर्वाचन अधिकृतद्वारा निर्वाचनसम्बन्धी कार्यक्रमहरू मिति २०७६/९/१० गते बिहीबार दिनको १:०० वजे यस बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा प्रकाशित गरिनेछ ।
2. सञ्चालक पदमा उम्मेदवार हुन चाहने शेयरधनीले बैंकले जारी गरेको शेयरमध्ये धितो बन्धक लगायत कुनैपनि प्रकारको बन्धक नरहेको कम्तीमा १०० कित्ता शेयर आफ्नो नाममा ग्रहण गरेको हुनु पर्नेछ ।
3. सञ्चालक पदमा उम्मेदवार हुन चाहने व्यक्तिले यस बैंकको केन्द्रीय कार्यालय का.जि., का.म.न.पा. वडा नं. ११, एनएमबि भवन, बबरमहल, काठमाडौंमा प्रकाशित निर्वाचन सम्बन्धी कार्यक्रमको सूचनामा उल्लेखित मिति र समय भित्र बैंकको एकजना साधारण शेयरधनी प्रस्तावक र एक जना समर्थक (सम्बन्धित समूहको) सहित तोकिएको ढाँचामा आफ्नो उम्मेदवारीको दरखास्त दर्ता गराउनु पर्नेछ ।
4. यस बैंकको सञ्चालकहरूको "निर्वाचन सम्बन्धी निर्देशिका २०६५" शेयरधनीहरूले यस बैंकको केन्द्रीय कार्यालयबाट रु. २००/- शुल्क तिरी प्राप्त गर्न सक्नु हुनेछ ।

**द्रष्टव्य:** बैंकको वार्षिक प्रतिवेदन शेयरधनी महानुभावहरूको सुविधाको लागि बैंकको वेबसाइट [www.nmbbanknepal.com.np](http://www.nmbbanknepal.com.np) मा पनि राखिएको हुँदा त्यहाँबाटसमेत हेर्न सकिने ब्यहोरा जानकारी गराउँदछौं ।

# अध्यक्षको मन्तव्य

## आदरणीय शेयरधनी महानुभावहरू,

एनएमबि बैंक लिमिटेडको यस २४औं वार्षिक साधारण सभामा उपस्थित आदरणीय शेयरधनी महानुभावहरू, आमन्त्रित अथितिगण, पर्यवेक्षक, पत्रकार तथा महिला एवम् सज्जनवृन्दहरूमा म बैंकको सञ्चालक समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हृदय देखि नै आभार प्रकट गर्दै हार्दिक स्वागत गर्न चाहन्छु । एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. को गाभ्ने गाभिने प्रकृया सम्पन्न भए पश्चात कायम शेयरधनीहरूको यो सभामा यहाँहरू सबैलाई स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।

बैंकको वर्तमान पुँजीको आधारलाई बलियो बनाउँदै बजारको पहुँचलाई बृद्धि गर्न तथा बैंकको शाखा संजालहरू कम भएको क्षेत्रहरूमा शाखा संजालहरूको विस्तार गरि बैंकको उपस्थितिलाई दरिलो बनाउने उद्देश्यका साथ गण्डकी प्रदेश तथा ३ नम्बर प्रदेशमा बलियो उपस्थिति रहेको ओम डेभलपमेन्ट बैंक लि. संगको मर्जर प्रकृया सम्पन्न भई मिति २०७६ साल आश्विन ११ गतेबाट एकीकृत कारोवार संचालनमा आएको यहाँहरूलाई विदितै छ । मर्जर पश्चात बैंकको चुक्ता पुँजी रु.११ अर्ब ५३ करोड पुगेको छ । त्यसगरी २०७६ आश्विन मसान्तमा कूल निक्षेप रु. १ खर्व २४ अर्ब, कूल कर्जा तथा सापटी रु.१ खर्व १५ अर्ब र जगेडा कोष रु. ९ अर्ब ५० करोड पुगेको छ । मर्जर पश्चात शाखा कार्यालयको संख्या १६३ र एक्सटेन्सन काउन्टरको संख्या ५ पुगेको छ । मर्जर सफल हुनुमा एनएमबि बैंक लगायत साविक ओम डेभलपमेन्ट बैंक लि. का सञ्चालक तथा शेयरधनीहरू, कार्यकारी अधिकृतहरू, कर्मचारी वर्ग तथा नियमनकारी निकायहरूको ठूलो योगदान तथा सहयोग रहेको व्यहोरा यहाँहरू माभ व्यक्त गर्न चाहन्छु । उहाँहरूको सहयोग, सल्लाह, सुभाब र ठोस निर्णयले गर्दा आजको यस अवस्थामा हामी आईपुग्न सफल भएका छौं । तसर्थ, म आफ्नो तथा सञ्चालक समितिको तर्फबाट उहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।

समिक्षा बर्षमा बैकिङ्ग क्षेत्रमा तरलताको अभाव कायम रहँदा समग्र बैकिङ्ग क्षेत्रले सोचे अनुरूपको बृद्धि कायम गर्न सकेन । बचतको तुलनामा लगानी प्रतिशत उच्च रहि समय समयमा हुने तरलताको उतार चढावले गर्दा निक्षेप तथा कर्जाको व्याजदर व्यवस्थापन चुनौतीपूर्ण

रह्यो । आन्तरिक उद्योग, व्यापार लगायत उत्पादनमूलक क्षेत्रमा उत्साहजनक बृद्धि नभएकाले लगानीको क्षेत्र समेत विस्तार हुन सकेन । उपरोक्त चुनौतीहरूका वावजुद यस बैंकले समिक्षा अवधिमा आफ्नो व्यवसायलाई विस्तार गर्दै राम्रो वित्तीय परिणाम हासिल गर्न सफल भएको व्यहोरा जानकारी गराउन चाहन्छु । समिक्षा वर्षमा बैंकको कूल निक्षेप गत आर्थिक बर्ष भन्दा १६.५८ प्रतिशतले बृद्धि भई रु. ९८ अर्ब ५२ करोड पुगेको छ । कूल कर्जा तथा सापटी गत आर्थिक बर्ष भन्दा २१.४७ प्रतिशतले बृद्धि भई रु. ९१ अर्ब ८९ करोड पुगेको छ । बैंकले गत आर्थिक बर्ष भन्दा मुनाफामा २१.७७ प्रतिशतले बृद्धि गरि रु.२ अर्ब २६ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो मुनाफा बैंकको चुक्ता पुँजी रु.९ अर्ब ६१ करोड हुँदाको अवस्थाको हो ।

साविक एनएमबि बैंकले आर्जन गरेको आ.व.०७५।०७६ को खुद मुनाफा तथा बैंकको कोषमा रहेको रकमबाट २१ प्रतिशत बोनस शेयर तथा १४ प्रतिशत नगद लाभांश मर्जर पश्चात कायम शेयर धनीहरूलाई प्रदान गर्ने गरि यस गरीमामय सभाको स्वीकृतिको लागि प्रस्ताव पेश गरेका छौं । साविक ओम डेभलपमेन्ट बैंक लि. को आ.व. ०७५।०७६ सम्मको नियमनकारी समायोजन पश्चात वितरणयोग्य संचित मुनाफा रु.५४ करोड ८९ लाख र शेयर स्वाप अनुपातबाट बाँकी रहन गएको रकम रु.६० करोड ३६ लाखलाई जगेडा कोषमा लेखांकन गरिएको व्यहोरा शेयरधनी महानुभावहरूलाई अवगत गराउन चाहन्छु ।

एनएमबि बैंक वित्तीय बजारमा देखा परेको परिवर्तनहरूलाई ग्रहण गर्नमा सदा अग्रसर रहँदै आएको छ । बैंकले स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थाहरूसंग सहकार्य गरेर वित्तीय क्षेत्रमा सम्भावनाका अवसरहरूको खोजी गर्दै देशको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न कामहरू गरि रहेको छ । बैंकले नेपाल सरकारको नीति बमोजिम आईएफसी, सिडीसी लगायतका विदेशी संस्थाहरूसँग विदेशी मुद्रामा ऋण भित्र्याई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ । यस बैंक विदेशी मुद्रामा ऋण भित्र्याउने नेपालको पहिलो बैंक भएको व्यहोरा समेत यहाँहरूलाई अवगत गराउन चाहन्छु । बैंकले डिजिटिजेशन मार्फत प्रविधिको



माध्यमबाट हुनसक्ने जोखिमहरूलाई नियन्त्रण गरि ग्राहकहरूलाई छिटो, छरितो र भरपर्दो सेवा दिनका लागि नयाँ प्रकारका सिस्टम तथा सोलुसनहरू खरिद गरि सोको कार्यान्वयनको प्रकृया अघि बढाएको छ । साथै, नयाँ कोर बैकिङ्ग सिस्टम खरिद गरि प्रयोगमा ल्याएको छ ।

उत्पादनशिल क्षेत्रमा कर्जा लगानी बढाउदै लैजाने बैंकको नीति अनुरूप उत्पादन एवं रोजगारी अभिवृद्धि गर्ने तथा मुलुकभित्र रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्योग तथा कृषि क्षेत्रमा लगानी बढाउँदै लगेको छ । बैंकले महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा उद्यमशिल क्षमताको विकास गर्ने लक्ष्यका साथ व्यवसाय संचालन गर्न चाहने महिलाहरूलाई नारी उद्यमशिल कर्जा प्रदान गर्दै आएको छ । साथै, बैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उनीहरूले विदेशमा आर्जन गरेको सीप र ब्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउने अभियान अन्तर्गत विभिन्न कर्जा प्रदान गर्दै आएको छ । बैंकले मुनाफा भन्दा स्थानीय समुदायहरूको आर्थिक उन्नतिका लागि केन्द्रित हुने नीति अन्तर्गत समृद्ध नेपालको नाराका साथ साना तथा मझौला उद्योगहरूमा कर्जा लगानी विस्तार गर्ने कार्यलाई समेत प्राथमिकता दिइएको छ । वातावरण संरक्षणमा समेत ध्यान दिदै देशको प्राथमिकता प्राप्त क्षेत्रहरूमा आफ्नो लगानीलाई प्रभावकारी रूपमा विस्तार गर्ने योजनाका साथ बैंकले आफ्ना कार्यक्रमहरूलाई केन्द्रित गर्दै आएको छ । यसका साथै, समग्र देशको विकासमा टेवा पु-याउँदै बैंकलाई समेत सवल र सक्षम बनाई शेरधनीहरूलाई उचित मुनाफा प्रदान गर्ने गरि बैंकलाई अघि बढाउन कटिवद्ध रहेको व्यहोरा जानकारी गराउँदछु ।

यस बैंकले भिजन २०-२० अन्तर्गत लिएको लक्ष्य बमोजिम उपलब्धि हासिल गरेको र बैंकले दिर्घकालिन रूपमा बैंकको व्यवसाय विस्तार तथा मुनाफाको वृद्धिका लागि ५ बर्षे रणनीतिक योजना तयार गरि सोहि बमोजिम आफ्नो काम कारवाहीहरू अघि बढाएको छ । साथै, बैंकले लिएको लक्ष्य हासिल गर्नका लागि हामी पूर्ण इमानदारिताकासाथ अघि बढी रहेको यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु ।

यस बैंकमा कर्मचारी संचय कोष जस्तो सबल तथा सक्षम संस्थाको लगानी तथा सञ्चालक समितिमा प्रतिनिधित्व रहेको साथै नेदरल्याण्ड सरकार समेतको लगानीमा स्थापना भएको *Nederlandse Financierings-Maatschappij Voor Ontwikkelingslanden N.V. (FMO)*, *Nederland* बैंकको विदेशी साभेदारी रहेको र विदेशी साभेदारले यस बैंकको क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग तथा मानवश्रोत विकासका लागि समेत काम गरिरहेकोले बैंकको विकासमा कर्मचारी संचय कोष तथा विदेशी साभेदारको सकारात्मक भुमिका रहने कुरामा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरूमा यस्ता संस्थाहरू समेतको सहयोगमा बैंकले महत्वपूर्ण उपलब्धी हासिल गर्ने विश्वास लिएको छु ।

अन्त्यमा, यस बैंकमा मिति २०७२ फागुन ३ गते देखि मिति २०७५ फागुन २९ गते सम्म श्री हरि बाबु न्यौपानेले सर्वसाधारण शेरधनीहरूको तर्फबाट सञ्चालक समितिको सदस्य पदमा रहनु भई पुन्याउनु भएको महत्वपूर्ण योगदान र मार्गदर्शनका लागि म सञ्चालक समितिको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु । त्यसगरी, श्री रवि शंकर सैजू र श्रीमती सुनीती श्रेष्ठ हाडालाई यस बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त हुनु भएकोमा हार्दिक स्वागत गर्न चाहन्छु । यस बैंकको उन्नति, प्रगति र समृद्धिका लागि हाम्रा हरेक कृयाकलापहरूमा सदैव गहिरो अभिरुचि देखाई हामीलाई राय सुभावा दिनु हुने आदरणीय शेरधनी महानुभावहरू नियमनकारी निकायहरू, सञ्चार जगत, ग्राहकवर्ग लगायत यस बैंकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सहयोग पुर्याउनु हुने बैंक तथा वित्तीय संस्थाहरू, अन्य संघ-संस्थाहरू, बैंक सञ्चालक समितिका सदस्यहरू, कर्मचारी मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।

पवन कुमार गोल्याण  
अध्यक्ष

मिति: २०७६/०९/२४

# एनएमबि बैंक लिमिटेडको आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन

## आदरणीय शेयरधनी महानुभावहरू,

यस एनएमबि बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरू, विभिन्न नियमनकारी निकायबाट पाल्नुभएका प्रतिनिधिहरू, संस्थागत रूपमा यस साधारण सभामा प्रतिनिधित्व गर्नु हुने प्रतिनिधिहरू लगायत सभामा उपस्थित सम्पूर्ण महानुभावहरूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु ।

यस एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. बीच सम्पन्न मर्जर पश्चात आर्थिक वर्ष २०७५/७६ को गाभिने संस्था समेतको छुट्टाछुट्टै वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाडफांड हिसाब र नगद प्रवाह विवरण सहितको वार्षिक आर्थिक प्रतिवेदन यहाँहरूले प्राप्त गरि सक्नुभएको विश्वास गर्दै कम्पनी ऐन, २०६३ को दफा १०९ (४) बमोजिमको विवरणहरू समेत समावेश गरि समिक्षा अवधिमा यस बैंकले गरेको प्रगति, अर्थतन्त्रको समिक्षा तथा समग्र बैकिङ्ग क्षेत्रले भोगेका चुनौतीहरू र बैंकले हासिल गरेका उपलब्धीहरू सहितको सञ्चालक समितिको प्रतिवेदन यस सभाको स्वीकृतिका लागि प्रस्तुत गर्दछु ।

## १. समिक्षा बर्षको कारोबारको सिंहावलोकन :

**निक्षेप संकलन:** आ.व.२०७४/७५ मा बैंकले रु. ८४ अर्ब ५१ करोड कूल निक्षेप परिचालन गरेकोमा समिक्षा बर्ष आ.व. २०७५/७६ मा १६.५८ प्रतिशतले बृद्धि भई ९८ अर्ब ५२ करोड पुगेको छ । कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९.५९ प्रतिशत रहेको छ । समिक्षा बर्षको कूल निक्षेपमा चल्ती निक्षेपको अंश ५.८५ प्रतिशत, मुदती निक्षेपको अंश ५०.१५ प्रतिशत, बचत निक्षेपको अंश २८.६२ प्रतिशत, मागेको बखत तिर्नु पर्ने निक्षेप (कल डिपोजिट) को अंश ९.८३ प्रतिशत र अन्य निक्षेपको अंश ५.५४ प्रतिशत रहेको छ । बैंकले संस्थागत निक्षेपको अंश नेपाल राष्ट्र बैंकले तोकेको प्रतिशत भित्रै रहने गरि निक्षेप संकलन गरि आएको छ ।

**कर्जा तथा सापट:** आ.व.२०७४/७५ मा बैंकले रु. ७५ अर्ब ६५ करोड कूल कर्जा लगानी गरेकोमा समिक्षा बर्ष आ.व. २०७५/७६ मा २१.४७ प्रतिशतले बृद्धि भई बैंकको कर्जा लगानी रु. ९१ अर्ब ८९ करोड पुगेको छ । समिक्षा बर्षमा बैंकले लगानी गरेको कर्जा सापटमा रियल स्टेट कर्जाको अंश ३.५६ प्रतिशत, हाउजिङ्ग कर्जाको अंश १० प्रतिशत, मार्जिन लेण्डिङ्ग कर्जाको अंश ०.३२ प्रतिशत, आवधिक कर्जाको अंश २३.७५ प्रतिशत, अधिविकर्षण कर्जाको अंश ६.४५ प्रतिशत, ट्रष्ट रिसिप्ट कर्जा/आयात कर्जाको अंश ४.५१ प्रतिशत, डिमाण्ड तथा अन्य चालु पुँजी कर्जाको अंश १९.९५ प्रतिशत, हायरपर्चेज कर्जाको अंश ४.५५ प्रतिशत र अन्य कर्जा २६.९१ प्रतिशत रहेको छ । बैंकले लगानी गरेको कूल कर्जामा हाइड्रो पावर तर्फ २०.३८ प्रतिशत, कृषि कर्जा तर्फ ११.२५ प्रतिशत, साना तथा मझौला उद्योग तर्फ ६.५५ प्रतिशत, पर्यटन तर्फ ३.८९ प्रतिशत रहेको छ । बैंकले प्रवाह

गरेको कर्जामा उत्पादनमुलक कर्जाको हिस्सा ४२.०८ प्रतिशत रहेको छ । उत्पादनमुलक क्षेत्र तर्फ कर्जा लगानीलाई बृद्धि गर्दै लगिने छ ।


**लगानी:** आ.व.२०७४/७५ मा बैंकले रु. १० अर्ब २ करोड लगानी गरेकोमा समिक्षा बर्ष आ.व. २०७५/७६ मा ८.८५ प्रतिशतले बृद्धि भई रु. १० अर्ब ९१ करोड पुगेको छ । बैंकको लगानीमा संगठित संस्थाको शेयरहरूमा लगानी रु. ८७ करोड, नेपाल सरकारबाट जारी बण्ड तथा ट्रेजरी विल्समा रु. ९ अर्ब ३८ करोड र विदेशी बैंकहरूमा रु. ६५ करोड रहेको छ ।

**संचालन खर्च:** आ.व.२०७४/७५ मा बैंकको अन्य संचालन खर्च रु. ७३ करोड ७१ लाख रहेकोमा समिक्षा बर्ष आ.व. २०७५/७६ मा २०.१३ प्रतिशतले बृद्धि भई रु.८८ करोड ५५ लाख पुगेको छ । आ.व.२०७४/७५ मा बैंकको कर्मचारी खर्च (बोनस बाहेक) रु. ७३ करोड ६४ लाख रहेकोमा समिक्षा बर्ष आ.व. २०७५/७६ मा ४३.२५ प्रतिशतले बृद्धि भई रु. १ अर्ब ६ करोड पुगेको छ । सञ्चालन खर्चमा केही बृद्धि भएतापनि संचालन खर्च स्वीकृत वजेटको परिधिभित्र रहेको छ ।

**आम्दानी:** आ.व.२०७४/७५ मा बैंकले रु. ४ अर्ब १० करोड कूल संचालन आम्दानी गरेकोमा समिक्षा बर्ष आ.व. २०७५/७६ मा ३९.४१ प्रतिशतले बृद्धि भई रु. ५ अर्ब ७२ करोड पुगेको छ । समिक्षा बर्षमा बैंकको खुद मुनाफा गत बर्षको रु. १ अर्ब ८५ करोडको तुलनामा २१.७७ प्रतिशतले बृद्धि भई रु. २ अर्ब २६ करोड पुगेको छ । समिक्षा बर्षमा बैंकको व्याज आम्दानी गत बर्षको रु. ८ अर्ब ७३ करोडको तुलनामा २६.९६ प्रतिशतले बृद्धि भई रु. ११ अर्ब ८ करोड पुगेको छ । यसैगरी बैंकको अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा गरेको कारोवारबाट हुने कमिशन तथा शुल्कको आम्दानीमा गत बर्षको तुलनामा २६.३५ प्रतिशतले बृद्धि भई रु. १ अर्ब पुगेको छ । विदेशी विनिमयको कारोवारबाट हुने मुनाफा गत बर्षको तुलनामा ४३.५६ प्रतिशतले बृद्धि भई रु. ४४ करोड १ लाख पुगेको छ ।

**पुँजीकोष, कर्जा निक्षेप, आधार व्याजदर र तरलता अनुपात:** समिक्षा बर्षमा बैंकको पुँजीको अवस्था अत्यन्तै बलियो रहेको छ जसको परिणाम पुँजीकोष पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकबाट तोकिएको ११ प्रतिशत भन्दा माथि १५.४३ प्रतिशत रहेको छ । त्यस्तै, कर्जा निक्षेप अनुपात तर्फ पनि बैंकले अत्यन्तै दक्षतापूर्वक कर्जा तथा निक्षेपको व्यवस्थापन गरी ७६.८८ प्रतिशतमा कायम राखेको छ । तरलता अनुपात नेपाल राष्ट्र बैंकले तोकेका सीमाको परिधिभित्र २८.२८ प्रतिशत कायम रहेको छ । बैंकको आधार व्याजदर ९.८६ प्रतिशत रहेको छ ।

**कर्जा जोखिम व्यवस्था:** खराब कर्जाको असुली तथा जोखिम व्यवस्थापनमा बैंक व्यवस्थापनबाट विशेष प्रयास र ध्यान पुऱ्याईएको कारणबाट खराब कर्जा गत बर्ष ०.८८ प्रतिशत रहेकोमा समिक्षा बर्षमा ०.८२ प्रतिशतमा भरेको छ ।



**ऋणपत्र:** बैंकले आ.व. २०७१/७२ मा जारी गरेको ७% व्याजदर रहेको ऋणपत्र मिति २०७७ भाद्र ५ मा परिवर्क हुनेछ तथा आ.व. २०७५/७६ मा जारी गरेको १०% व्याजदर रहेको ऋणपत्र मिति २०८५ चैत्र २८ मा

परिपक्व हुनेछ । बैंकले प्रचलित कानून बमोजिम ऋणपत्र भुक्तानी कोषमा रकम जम्मा गर्दै आएको छ । हालसम्म यो कोषमा ४० करोड जम्मा भएको छ ।

समिक्षा वर्षमा बैंकको वित्तीय अवस्थाको मुख्य भलकहरू निम्न बमोजिम रहेका छन् ।

(रु हजारमा)

क्र.स.	विवरण	आ.व.०७५/७६	आ.व.०७४/७५	वृद्धि रकम	वृद्धि प्रतिशत
१	कूल निक्षेप	९,८५,१६,६६७	८,४५,०७,१३६	१,४०,०९,५३१	१६.५८%
२	कूल कर्जा तथा सापट	९,१८,८६,९५५	७,५६,४५,९१७	१,६२,४१,०३८	२१.४७%
३	कूल लगानी (सहायक कम्पनी समेत)	१,०९,०५,२९३	१,००,१८,७१९	८,८६,५७४	८.८५%
४	खुद व्याज आम्दानी	४२,४४,०२१	२९,०४,०१४	१३,४०,००७	४६.१४%
५	कमिशन तथा डिस्काउन्ट र अन्य संचालन आम्दानी	१४,७१,९१९	१,१,९६,११०	२,७५,८०९	२३.०७%
६	विदेशी विनिमय कारोवारबाट आम्दानी	४,४०,०६२	३,०६,५३२	१,३३,५३०	४३.५६%
७	कूल सञ्चालन आम्दानी	५७,१६,०२०	४१,००,१२४	१६,१५,८९६	३९.४१%
८	कूल सञ्चालन खर्च	८,८५,४५५	७,३७,०८९	१,४८,३६६	२०.१३%
९	सञ्चालन मुनाफा (सम्भावित नोक्सानी व्यवस्था अधिको)	३४,१४,२७६	२३,४६,६६९	१०,६७,६०७	४५.४९%
१०	खुद मुनाफा	२२,५७,२७६	१८,५३,७९३	४,०३,४८३	२१.७७%
११	चुक्ता पूँजी	९६,१८,१६३	७६,०३,२९१	२०,१४,८७२	२६.५०%
१२	पूँजी पर्याप्तता अनुपात (%)	१५.४३	१५.७५	-०.३२	-२.०५%

### बैंकको कार्यक्षेत्र तथा शाखा सञ्जाल:

समिक्षा वर्षमा बैंकले ११० वटा शाखाहरू, ४ वटा एक्सटेन्सन काउण्टरहरू तथा १०८ वटा एटिएमहरूबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएकोमा मर्जर पश्चात बैंकले १६३ शाखा कार्यालयहरू तथा ५ एक्सटेन्सन काउन्टरहरू र १२९ वटा एटिएमहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । प्रदेशका हिसावले एक नम्बर प्रदेशमा २४ वटा, दुई नम्बर प्रदेशमा १७ वटा, तीन नम्बर प्रदेशमा ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा, पाँच नम्बर प्रदेशमा २९ वटा, कर्णाली प्रदेशमा ३ वटा र सुदूरपश्चिम प्रदेशमा ७ वटा शाखाहरू संचालनमा रहेका छन् ।

ग्रामीण क्षेत्रका जनताहरूलाई समेत बैंकिङ्ग सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले रसुवा, दोलखा, उदयपुर, भूपा, ताप्लेजुङ, रामेछाप, मोरङ, कपिलवस्तु, सुनसरी, नवलपरासी, भक्तपुर, कास्की र इलाममा शाखा रहित (ब्रान्चलेस) बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । जसबाट ग्राहकहरूले आफ्नै घर दैलोबाट बैंकिङ्ग सुविधा पाएका छन् । संभवभएसम्म यस प्रकारको बैंकिङ्ग सेवालाई देशका अन्य ग्रामीण क्षेत्र तथा बैंकिङ्ग सेवा नपुगेका स्थानहरूमा पनि विस्तार गर्दै लगिनेछ । त्यस्ता क्षेत्रहरूमा बैंकले आफ्नो निक्षेपको लागि मात्र सेवा उपलब्ध गराउने नभई त्यस क्षेत्रका जनताहरूलाई आवश्यकता बमोजिम कर्जा प्रवाह समेत गर्दै आएको छ ।

बैंकले समिक्षा वर्षमा विभिन्न देशका बैंक तथा रेमिट्यान्स कम्पनीहरूसँग त्यहाँ रहेको नेपाली कामदारहरूको रकम यस बैंक मार्फत भित्र्याउनका लागि सम्झौता गरेको छ । यस्तो सम्झौता गत वर्षहरूमा समेत भारत, कोरिया, दुबई, कुवेत, मलेशिया आदी देशका बैंक तथा रेमिट्यान्स कम्पनीहरूसँग भई यस बैंक मार्फत रेमिट्यान्स कारोवार भई रहेको छ । यस्तो किसिमको सम्झौताहरूबाट बैंकले विदेशी मुद्राको निक्षेपको आधार बलियो बनाउन सक्नेछ । बैंकले अन्य संभावित देशहरूमा समेत यस किसिमको सेवा विस्तारको लागि आवश्यक अध्ययन गरिरहेको छ ।

### देश बाहिरको प्रतिनिधि कार्यालय र सोको प्रगति विवरण

बैंकले मलेशियाको क्वालालम्पूर स्थित लेबुह पसार बेसारस्थित विस्मा स्ट्रेटस् ट्रेडिङ्ग बिल्डिङ्गमा स्थापना गरेको सम्पर्क कार्यालयले सम्पर्क बिन्दुका रूपमा रहि बैंकको रेमिटेन्स लगातयका व्यवसाय वृद्धिका लागि कार्य गर्दै आएको छ । यसबाट दुई देशबीच व्यापार अभिवृद्धि हुनुका साथै नेपाली अर्थतन्त्र एवं उपलब्ध बित्तीय सेवा सम्बन्धमा जानकारी आदानप्रदान गर्न सहयोग मिल्नेछ । साथै, प्रतिनिधि कार्यालयले मलेशियन व्यवसायीहरू तथा विदेशस्थित अन्य संस्थाहरूसँगको व्यापारिक कारोबारलाई सहज बनाउने तर्फ सम्पर्क बिन्दुका रूपमा कार्य गर्दै आएको छ ।

## २. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोवारलाई परेको असर:

### आर्थिक स्थितीको समिक्षा :

- सन् २०१८ मा ३.६ प्रतिशत रहेको विश्व अर्थतन्त्रको बृद्धिदर सन् २०१९ मा ३.२ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।
- सन् २०१८ मा विकसित मुलुक र उदीयमान तथा विकासशील मुलुकका अर्थतन्त्रहरू क्रमशः २.२ प्रतिशत र ४.५ प्रतिशतले बृद्धि भएकोमा सन् २०१९ मा क्रमशः १.९ प्रतिशत र ४.१ प्रतिशतले बृद्धि हुने कोषको प्रक्षेपण छ ।
- चीन र भारतको आर्थिक बृद्धिदर सन् २०१८ मा क्रमशः ६.६ प्रतिशत र ६.८ प्रतिशत रहेकोमा सन् २०१९ मा क्रमशः ६.२ प्रतिशत र ७.० प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
- विकसित र उदीयमान तथा विकासशील मुलुकको मुद्रास्फीति सन् २०१८ मा क्रमशः २.० प्रतिशत र ४.८ प्रतिशत रहेकोमा सन् २०१९ मा क्रमशः १.६ प्रतिशत र ४.८ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
- आर्थिक वर्ष २०७५/७६ मा कुल गार्हस्थ्य उत्पादन बृद्धिदर ७.१ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान छ । कृषि उत्पादनमा बृद्धि, उर्जा आपूर्तिमा सहजता, निर्माण कार्यमा तीव्रता, औद्योगिक उत्पादन विस्तार तथा पर्यटक आगमन बढेका कारण आर्थिक बृद्धि उच्च रहेको हो ।
- आर्थिक वर्ष २०७५/७६ मा कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २०.५ प्रतिशत पुगेको अनुमान छ । कुल राष्ट्रिय बचतको यस्तो अनुपात ५२.४ प्रतिशत पुगेको अनुमान छ ।
- आर्थिक वर्ष २०७५/७६ मा कुल स्थिर पुँजी निर्माणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३६.९ प्रतिशत पुगेको अनुमान छ । कुल पुँजी निर्माणको यस्तो अनुपात ६२.३ प्रतिशत पुगेको अनुमान छ ।
- समीक्षा वर्षमा बचतको तुलनामा लगानी उच्च रहेकोले साधनको स्रोत-माग अन्तरको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ९.९ प्रतिशत रहेको अनुमान छ ।
- आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशत रहेको छ । अधिल्लो वर्ष यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो ।
- महालेखा नियन्त्रक कार्यालयको आर्थिक वर्ष २०७५/७६ को प्राप्ति तथा खर्चको प्रारम्भिक विवरण अनुसार चालु खर्च रु. ७१४ अर्ब ९८ करोड, पुँजीगत खर्च रु. २३८ अर्ब ३६ करोड, वित्तीय व्यवस्था खर्च रु. १४१ अर्ब २४ करोड र राजस्व संकलन रु. ८५९ अर्ब ६० करोड भएको छ ।
- आर्थिक वर्ष २०७५/७६ मा नेपाल सरकारले कुल आन्तरिक ऋण रु. ९६ अर्ब ३८ करोड परिचालन गरेको छ भने भुक्तानी रु. ३४ अर्ब ३१ करोड गरेको छ । सो अवधिमा नेपाल सरकारले रु. ६२ अर्ब ७ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ । उक्त रकम कुल गार्हस्थ्य उत्पादनको १.८ प्रतिशत हुन आउँछ ।

- आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा वस्तु व्यापार घाटा १७.२ प्रतिशतले बृद्धि भई रु.१२११ अर्ब ९६ करोड पुगेको छ । यसैगरी, सो अवधिमा चालु खाता घाटा रु. २४८ अर्ब ७२ करोड रहेको छ । आयातमा भएको विस्तारका कारण चालु खाता घाटा उच्च रहन गएको हो ।
- आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बृद्धि भई रु. ७९९ अर्ब २ करोड पुगेको छ । शोधनान्तर भने रु. ९० अर्ब ८३ करोडले घाटामा रहेको छ ।
- बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको आयातलाई आधार मान्दा ८.८ महिनाको वस्तु तथा ७.७ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ ।
- २०७५ असार मसान्तको तुलनामा २०७६ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.०२ प्रतिशतले अवमूल्यन भई अमेरिकी डलर १ को खरिद विनिमयदर रु.१०९.३६ कायम भएको छ । २०७५ असार मसान्तमा यस्तो विनिमयदर रु. १०९.३४ रहेको थियो । (श्रोत: मौद्रिक नीति ०७५/०७६)

समग्रमा विश्व अर्थतन्त्रको बृद्धिमा कमि देखिएको भएतापनि छिमेकी चीन तथा भारतको आर्थिक बृद्धिको प्रक्षेपण सकारात्मक रहेको देखिन्छ । ठूला अर्थ व्यवस्था भएका राष्ट्रहरू बीचको कर लगायतका विवादहरूले निरन्तरता प्राप्त गरि रहेकोले यस क्षेत्रको अन्तर्राष्ट्रिय कारोवारलाई असर पर्ने देखिन्छ । धितोपत्र बजारमा बजार पुँजीकरणमा बृद्धिको कमि, विदेशी मुद्राको संचितीमा कमी तथा लगानी योग्य रकमको कमिले बैकिङ्ग क्षेत्रमा केहि समस्याहरू देखिएतापनि कृषि उत्पादनमा बृद्धि, उर्जा आपूर्तिमा सहजता, निर्माण कार्यमा तीव्रता, औद्योगिक उत्पादन विस्तार तथा पर्यटक आगमन बढेका कारण आर्थिक बृद्धि उच्च रहेको मौद्रिक नीतिले देखाएले समग्र बैकिङ्ग क्षेत्रमा समेत यसको सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ ।



### ३. चालु बर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा :

बैंकको चालु आर्थिक बर्ष २०७६/०७७ को आश्विन महिनासम्मको प्रमुख वित्तीय भलकहरू निम्नानुसार रहेको छ :

(रु हजारमा)

क्र.स.	विवरण	
१	कूल निक्षेप	१२,३५,६५,०५७
२	कूल कर्जा तथा सापट	११,५२,९७,२६२
३	कूल लगानी (सहायक कम्पनी समेत)	१,२६,५३,२९०
४	खुद व्याज आम्दानी	१२,२३,६५४
५	कमिशन तथा डिस्काउन्ट र अन्य संचालन आम्दानी	३,७९,८३९
६	विदेशी विनिमय कारोवारबाट आम्दानी	१,३६,६२४
७	कुल सञ्चालन आम्दानी	१६,०३,४९३
८	कुल सञ्चालन खर्च	६,३५,४२७
९	सञ्चालन मुनाफा (सम्भावित नोक्सानी व्यवस्था अधिको)	९,६८,०६६
१०	खुद मुनाफा	८,१५,१३६
११	चुक्ता पुँजी	१,१५,२९,७४२
१२	जगेडा तथा कोषहरू	९५,००,४२९
१३	पुँजी पर्याप्तता अनुपात (%)	१५.८१%

#### भावी योजना:

बैंकले आफ्नो रणनीति अनुरूप निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा बृद्धि गर्दै लैजाने छ । कर्जाको गुणस्तरमा सुधार गर्दै खुद्रा कर्जा, कृषि कर्जा तथा साना तथा मझौला कर्जाहरूको आकारलाई बृद्धि गर्दै लैजाने रणनीति लिएको छ । बैंकले बैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई स्वरोजगार बनाउनका लागि विभिन्न कर्जाहरू प्रदान गर्दै आएको र यसलाई अझ प्रभावकारी बनाईनेछ । साथै बैंकले उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी बृद्धि गर्न विशेष ध्यान दिनेछ । सोका लागि व्यवसायिक सम्भाव्यता भएको स्थानहरूमा बैंकको शाखा संजालहरू विस्तार गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।

ग्राहकहरूलाई दक्षतापूर्वक र सही बैकिङ्ग सेवा उपलब्ध गराउन प्राविधिक रूपमा बैंकलाई दक्ष बनाउने र हाल भईरहेको प्राविधिकहरूलाई आवश्यकता अनुसार अद्यावधिक गर्ने कार्य गरिनेछ । जोखिमलाई न्यूनिकरण गर्न तथा ग्राहकहरूलाई अधिकतम सुविधा प्रदान गर्नका लागि बैंकले प्राविधिमा थप लगानी गर्ने सोच बनाएको छ ।

प्रादेशिक कार्यालयहरूलाई थप साधन श्रोत तथा अधिकार सम्पन्न बनाई यस्ता कार्यालयहरूको काम कारोवारलाई थप प्रभावकारी बनाईने छ ।

व्यवसाय विस्तारका लागि पुँजी संकलन गर्ने प्रयोजनका लागि ऋणपत्र जारी गर्ने प्रकृया अघि बढाइएको छ । नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई जारी निर्देशनले तोके बमोजिम ऋणपत्र जारी गर्ने प्रकृया समयमानै पुरा गरिनेछ ।

बैंकको विप्रेषण कारोवार बृद्धिका लागि विभिन्न देशहरूमा एजेन्टहरू नियुक्त गर्ने तथा सोको अनुगमन तथा विप्रेषण कारोवारको बृद्धिका लागि बैंकबाट कर्मचारी खटाउने तथा विभिन्न विप्रेषण सेवा प्रदायकहरूसँग सम्झौता गरी बैंक मार्फत विप्रेषण भित्र्याउन पहल गरिनेछ ।

बैंकले सहायक कम्पनीको कारोवारको आकार बृद्धिका लागि विशेष ध्यान दिनेछ । म्यूच्युअल फण्डको कारोवार बृद्धिका लागि नयाँ योजना सहितको म्यूच्युअल फण्ड जारी गर्ने प्रकृया अघि बढाईने छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल संचालन गर्दै आएको कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।

#### ४. औद्योगिक तथा व्यवसायीक सम्बन्ध:

बैंकले आफ्ना सबै सरोकारवालाहरूसँग पारदर्शिता र व्यावसायिकताका आधारमा सौहार्दपूर्ण र व्यावसायिक सम्बन्ध विस्तार गरेको छ । बैंकको भावी प्रगति र सफलताका लागि यस्ता सम्बन्धहरू उपयुक्त माध्यम हुने विश्वास हामीले लिएका छौं ।

५. **सञ्चालक समितिमा भएको हेरफेर:** समिक्षा बर्षमा सञ्चालक हरिबाबु न्यौपानेले सञ्चालक समितिको सदस्य पदबाट दिनु भएको राजिनामा मिति २०७५।११।२९ मा स्वीकृत भएको । सो वाहेक सञ्चालक समितिमा कुनै हेरफेर नभएको । तर चालु आ.व. ०७६।०७७ मा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व हुने गरि रिक्त रहेको स्थानमा श्री रवि शकर सैजु र श्रीमति सुनीती श्रेष्ठ हाडालाई नियुक्त गरिएको ।

६. **कारोवारलाई असर पार्ने मुख्य कुराहरू:** बैंकको कारोवारलाई असर पार्ने मुख्य जोखिमहरू तथा चुनौतीहरू तल उल्लेख गरिए अनुसार रहेका छन् :

- बैंकबाट प्रवाह हुने कर्जा तथा बैंकबाट प्रदान गरिने गैह्र-कोषमा आधारित सेवाहरूबाट हुनसक्ने संभावित जोखिम ।
- तरलता अवस्थाको उतार चढाव र सोको कारण निक्षेप र कर्जाको ब्याजदर व्यवस्थापनमा देखिएका चुनौती ।

- वैकल्पिक लगानी क्षेत्रको अभाव तथा आन्तरिक बजारमा देखिएको संकुचनका कारण आम्दानीको स्रोतमा पर्न सक्ने असर ।
- बढ्दो प्रतिस्पर्धा एवं दक्ष जनशक्तिको अभावले हुनसक्ने जोखिम ।
- विदेशी विनिमय कारोवार गर्दा विनिमय दरमा हुने परिवर्तनबाट हुनसक्ने संभावित जोखिम ।
- देशको राजनैतिक तथा अन्य वाह्य कारणहरूबाट आयात तथा निर्यातमा देखिएको समस्याका कारण हुने जोखिम ।
- राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट हुन सक्ने संभावित जोखिम ।
- अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको शिथिलताबाट नेपाली बजारमा पर्नसक्ने असरबाट हुन सक्ने जोखिम ।
- मुद्रा निर्मूलिकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्यांकहरू तथा पर्याप्त प्रविधीहरूको अभावका कारण हुन सक्ने जोखिम

७. **लेखा परीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सोउपर सञ्चालक समितिको प्रतिक्रिया :** बैंकको व्यवसायमा तात्त्विक असर पर्ने कैफियत लेखा परीक्षण प्रतिवेदनमा उल्लेख नभएको ।

**८. लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम:**

नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम बैंकको ०७५।०७६ मा रहेको लाभांश बाँडफाँड गर्न योग्य रकमबाट यस वार्षिक साधारण सभा निमित्त बुक क्लोज भएको मितिमा कायम शेयरधनीहरूले प्राप्त गर्ने गरि चुक्ता पुँजीमा २१ प्रतिशतको अनुपातमा बोनस शेयर रु.२,४२,१२,४५,७५९ तथा १४ प्रतिशत नगद लाभांश रु. १,६१,४१,६३,८३९।११ (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरिएको छ । साविक एनएमबि बैंक लि. को मुनाफाबाट मर्जर पछि कायम सम्पूर्ण शेयरधनीहरूलाई लाभांश बाँडफाँड गरिएको र गाभिने संस्था ओम डेभलपमेन्ट बैंकको मुनाफालाई जगेडा कोषमा लेखांकन गरिएको छ ।

९. **शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अंकित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगाडि नै त्यसबापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि उक्त शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयरबापत रकम फिर्ता गरेको भए त्यसको विवरण:**

समिक्षा बर्षमा कुनै पनि शेयर जफत भएको छैन ।

१०. **गत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबार प्रगति र त्यसै आर्थिक वर्षको अन्त्यमा विद्यमान अवस्थाको पुनरावलोकन:** गत आर्थिक वर्षमा कम्पनीको प्रगती बुँदा नं १ मा उल्लेख गरिएको छ । बैंकको सहायक कम्पनीहरूको प्रगति बुँदा नं. २५(ख) मा उल्लेख भएको छ ।

११. **कम्पनी तथा यसको सहायक कम्पनीले आर्थिक बर्षमा गरेको प्रमुख कारोबार र त्यस अवधिमा कम्पनीको कारोबारमा आएको महत्वपूर्ण परिवर्तन:**

यस बैंकको शतप्रतिशत स्वामित्वमा रहेको सहायक कम्पनी एनएमबि क्यापिटल लि. ले यस बैंकको शेयर रजिष्ट्रारको कार्य समेत गर्दै आएको छ । सोवापत समिक्षा बर्षमा उक्त कम्पनीलाई रु. ७ लाख ६२ हजार भुक्तानी गरिएको छ । समिक्षा बर्षको अन्तमा एनएमबि

क्यापिटल लि. को यस बैंकमा रहेको खातामा रु. १४,०१,०४,१६७।४४ निक्षेप रहेको थियो । समीक्षा बर्षमा बैंकले रु. २१,३७,९९६।३२ व्याज वापत एनएमबि क्यापिटल लि. लाई भुक्तानी गरेको छ ।

सहायक कम्पनी एनएमबि क्यापिटलमा बैंकका एक कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ । बैंकले घर भाडा वापत रु. २१,७२,९६६।४०, व्यवस्थापकीय तथा अन्य सेवाहरू दिएवापत एनएमबि क्यापिटलसंग भएको सम्भौता बमोजिम रु. २४,००,०००/- प्राप्त गरेको छ ।

समिक्षा बर्षमा बैंकले "NMB Sulav Investment Fund 1" म्यूचुअल फण्डमा विज पुँजीको रूपमा रु. १० करोड ५० लाख लगानी गरेको छ । म्यूचुअल फण्डको योजना व्यवस्थापक एनएमबि क्यापिटल लि. लाई नियुक्त गरिएको छ ।

१२. **गत आर्थिक बर्षमा कम्पनीका आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको सूचना तथा जानकारी:**

समिक्षा बर्षमा प्रचलित कानून बमोजिम नियमित जानकारी गराउनु पर्ने विषय वाहेक अन्य जानकारी प्राप्त नभएको ।

१३. **गत आर्थिक बर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयर स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा उनीहरू संलग्न भएको भए त्यस सम्बन्धमा उनीहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी :**

गत आर्थिक बर्षमा कम्पनिका सञ्चालक तथा पदाधिकारीहरू कम्पनीको शेयर कारोवारमा संलग्न नरहेको । निजहरूले लिएको शेयर स्वामित्वको विवरण देहाय बमोजिम रहेको छ ।

क्र.सं.	नाम	पद	शेयर स्वामित्व
१)	श्री पवन कुमार गोल्याण	अध्यक्ष	११,०३,०५४
२)	MR. NICO KLAAS GERARDUS PIJL (एफएमओ, नेदरल्याण्ड्सको तर्फबाट)	सञ्चालक	-
३)	श्री राजेन्द्र काफ्ले (कर्मचारी संचय कोषको तर्फबाट)	सञ्चालक	-
४)	श्री हरिश्चन्द्र सुवेदी	सञ्चालक	१,६२८
५)	श्री प्रदीप राज पाण्डे	स्वतन्त्र सञ्चालक	-
६)	श्री नन्द किशोर राठी (MR. NICO KLAAS GERARDUS PIJL को वैकल्पिक संचालक)	वैकल्पिक सञ्चालक	२०,१०,९६३
७)	सुनिल के.सी	प्रमुख कार्यकारी अधिकृत	१,६५१
८)	प्रदीप प्रधान	चिफ अपरेटिङ्ग अफिसर	२२,१६५
९)	सवनम लिम्बु जोशी	चिफ विजनेश सपोर्ट अफिसर	-
१०)	शरद तेगी तुलाधर	चिफ रिक्स अफिसर	-
११)	गोविन्द धिमिरे	चिफ विजनेश अफिसर	-
१२)	सुदेश उपाध्याय	चिफ विजनेश अफिसर	३,७९५
१३)	प्रमोद कुमार दाहाल	चिफ लिगल, एएमएल, कम्प्लायन्स अफिसर	२६४
१४)	नविन मानन्धर	चिफ विजनेश अफिसर	-
१५)	रोशन रेग्मी	प्रमुख अपरेशन	-



**१४. गत आर्थिक वर्षमा कम्पनीसम्बद्ध सम्झौताहरूमा कुनै सञ्चालक तथा उनीहरूको नजिकको नातेदारको व्यक्तिगत स्वार्थका बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा :**

यस प्रकारको कुनै सम्झौता नभएकाले त्यस सम्बन्धमा कुनै खुलासा गर्नुपर्ने नदेखिएको ।

**१५. कम्पनीले आफ्नो शेयर आफैँ खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अंकित मूल्य तथा त्यसरी शेयर खरिद गर्दा कम्पनीले भुक्तानी गरेको रकम:**

समिक्षा वर्षमा आफ्नो शेयर आफैँ खरिद गर्ने काम नभएको ।

**१६. आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए त्यसको विस्तृत विवरण:**

बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा यसको प्रभावकारीतालाई सञ्चालक समितिको तहबाटै विशेष रूपमा महत्व दिई यसलाई थप प्रभावकारी बनाउँदै लिएको छ । आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनका लागि बैंकमा भएका तथा हुनसक्ने जोखिमहरू व्यवस्थापन गरी बैंकलाई उत्कृष्ट एवं सवलरूपमा संचालन गरी लगानिकर्ताहरूको हितको संरक्षणका लागि बैंक सञ्चालक समितिले प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी हुने निर्देशनहरूको अधिनमा रहि जोखिम व्यवस्थापनका लागि आवश्यक नीति, कार्यविधिहरू बनाई लागू गरेको छ । बैंक सञ्चालक समितिबाट प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको अधिनमा रहि सञ्चालक समिति तहका लेखा परीक्षण समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण निवारण समिति र मानव संसाधन समिति गरि चार वटा समितिहरू गठन गरिएको छ । ती समितिहरूमा विभिन्न जोखिमहरूका बारेमा पर्याप्त छलफल हुने गरेको र सोको बारेमा सञ्चालक समितिलाई समेत जानकारी गराउने गरिएको छ । व्यवस्थापन तहमा उच्च व्यवस्थापन समिति, कर्जा जोखिम व्यवस्थापन समिति, सम्पत्ति तथा दायित्व समिति, मानव संसाधन नियुक्ति समिति, सूचना तथा प्रविधि समिति तथा सुशासन समिति लगायतका समितिहरूले बैंकको जोखिम व्यवस्थापन गर्नका लागि विभिन्न कार्यहरू गर्दै आएका छन् ।

साथै, बैंकबाट गठन भएको जोखिम व्यवस्थापन विभागले स्वतन्त्र रूपमा जोखिमलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने तथा व्यवस्थापन गर्ने कार्य गर्नुका साथै समय समयमा जोखिम नियन्त्रणको क्षेत्रमा भए गरेका कार्यहरूको पुनरावलोकन समेत गर्ने गरेको छ । उक्त विभागले प्रचलित कानून, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशनहरू, बैंकको नीति तथा कार्यविधिहरू पालना भए नभएको कुराहरूको अनुगमन गरि बैंकमा संथागत सुशासन कायम राख्ने कार्यमा महत्वपूर्ण योगदान गर्दै आएको छ । बैंकको व्यवसायिक रणनीतिहरू तथा बैंकलाई आवश्यक रहेको महत्वपूर्ण नीतिहरू सञ्चालक समितिबाट स्वीकृत गराई लागू गरिएको छ र सोही बमोजिम बैंक व्यवस्थापनले जोखिम व्यवस्थापनको कार्य गर्दै आएको छ । बैंकले आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाई विभिन्न जोखिमहरू व्यवस्थापन गर्नका लागि कर्मचारीहरूलाई विभिन्न प्रकारका तालिमहरू प्रदान गर्दै आएको छ ।

**जोखिम व्यवस्थापन**

जोखिमहरूको उचित व्यवस्थापन गरी बैंकको कार्य सम्पादन चुस्त बनाउन तथा संस्थाले सामना गर्नुपर्ने जोखिमको पहिचान, मापन,

अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि सुदृढ जोखिम व्यवस्थापन संरचना तयार गरी कार्यान्वयनमा ल्याइएको छ । बैंकमा अन्तर्निहित खास महत्वका मूलभूत जोखिम (Material Risks) को सामना गर्नका लागि सञ्चालक समितिले Risk Management Framework स्वीकृत गरी लागू गराई वार्षिक रूपमा पुनरावलोकन गर्ने समेत गरेको छ ।

बैंक सञ्चालक समितिले बैंकले बहन गर्न चाहेको जोखिम र बैंकलाई ग्राह्य हुने सीमा पहिचान गरी जोखिम रणनीति तय गर्दै आएको छ । बैंक सञ्चालक समितिले प्रभावकारी जोखिम व्यवस्थापनका लागि बैंकको जोखिमलाई कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनिमय जोखिम र अन्य जोखिममा वर्गिकरण गरी प्रभावकारी रूपमा जोखिमको व्यवस्थापन गर्दै आएको छ । बैंकको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनका लागि व्यवस्थापन तहका समितिहरूको अलावा सञ्चालक समितिको तहमा देहाय बमोजिका समितिहरू गठन गरिएको छ ।

**सञ्चालक समितिको तहमा गठन भएका समितिहरू:**

लेखा परीक्षण समिति: यस सम्बन्धमा बुँदा नं. १८ मा उल्लेख गरिएको छ ।

**जोखिम व्यवस्थापन समिति:**

एकजना गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा बैंकमा जोखिम व्यवस्थापन समितिको गठन गरिएको छ । लेखा परीक्षण समितिका संयोजकलाई जोखिम व्यवस्थापन समितिमा पदेन सदस्यको रूपमा राखिएको छ । अनुपालन विभाग प्रमुख र चिफ अपरेटिङ अफिसर सदस्य र जोखिम व्यवस्थापन विभागका प्रमुख सदस्य सचिव रहनु भएको छ । व्यवस्थापन तहको जोखिम समितिले पहिचान गरेका जोखिमहरू, नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनहरूमा हुने मुख्य परिवर्तनहरू तथा मौद्रिक नीतिमा भएका परिवर्तनहरूको कारणबाट बैंकको रणनीतिमा तत्कालै पर्ने प्रभावहरू तथा पुँजी कोष, तरलताको अवस्था, कर्जा निक्षेप अनुपात, बैंकको जोखिम वहन क्षमता लगायतका मुख्य विषयहरूमा छलफल गर्न यस समितिको बैठक बस्ने गरेको छ । प्रत्येक त्रयमासमा कुनै संभावित जोखिमलाई भार परिक्षणको सम्बन्धमा छलफल गरी सञ्चालक समितिमा जानकारी/पुनरावलोकनको लागि पेश गर्ने गरिएको छ । समिक्षा वर्षमा जोखिम व्यवस्थापन समितिको १९ वटा बैठक बसेको र उक्त अबधीमा यस उपसमितिको जम्मा खर्च रु.४,४४,०००/- भएको छ ।

**कर्मचारी सेवा सुविधा समिति:**

एकजना गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा अर्को एक जना सञ्चालक सदस्य रहने गरि कर्मचारी सेवा सुविधा समितिको गठन गरिएको छ । उक्त समितिमा प्रमुख कार्यकारी अधिकृत तथा चिफ अपरेटिङ अफिसर सदस्यको रूपमा र कर्मचारी प्रशासन विभागका प्रमुख सदस्य सचिवको रूपमा रहनु भएको छ । कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी विनियमावली, कर्मचारी सम्बन्धी अन्य नीतिहरू र कर्मचारी उत्तराधिकारी योजना, कर्मचारीहरूको तलव भत्ता र संगठनात्मक संरचना आदि विषयहरूमा यस समितिमा छलफल गर्ने गरिएको छ । समिक्षा वर्षमा कर्मचारी सेवा सुविधा समितिको १० वटा बैठक बसेको र उक्त अबधीमा यस उपसमितिको जम्मा खर्च रु. २,४०,०००/- भएको छ ।

## सम्पत्ति शुद्धीकरण निवारण समिति:

एकजना गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा अर्को एक जना सञ्चालक सदस्य र बैंकका चीफ एएमएल तथा कम्प्लायन्स अफिसर सदस्य सचिव रहने गरि सम्पत्ति शुद्धीकरण निवारण समिति गठन गरिएको छ । यस समितिले सम्पत्ति शुद्धीकरणसंग सम्बन्धित कानूनहरू, नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनहरू तथा बैंकको एएमएल पोलिसी अनुरूप काम कारवाहीहरू भए नभएका र सो सम्बन्धमा हुनसक्ने जोखिमहरूलाई नियन्त्रण गर्ने आदि विषयहरूमा यस समितिमा छलफल गर्ने गरिएको छ । समिक्षा वर्षमा सम्पत्ति शुद्धीकरण निवारण समितिको ४ वटा बैठक बसेको र उक्त अवधिमा यस उपसमितिको जम्मा खर्च रू. ७२,०००/- भएको छ ।

## १७. गत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण:

समिक्षा आ.व. मा यस बैंकको कर्मचारी खर्च तथा कार्यालय संचालन खर्च अन्तर्गतका व्यवस्थापन खर्च रू १ अर्ब ९४ करोड रहेको छ ।

## १८. लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, उनीहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता र सुविधा, समितिले गरेका काम कारवाहीको विवरण र उक्त समितिले कुनै सुझाव दिएको भए त्यसको विवरण:

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा थप एकजना गैर कार्यकारी सञ्चालक र आन्तरिक लेखा परीक्षण विभागका प्रमुख सदस्य सचिव रहने गरि निम्न बमोजिमको लेखा परीक्षण समितिको गठन गरिएको छ ।

श्री हरिश्चन्द्र सुवेदी - संयोजक  
श्री निको पिल - सदस्य  
श्री रञ्जन पाण्डे - सदस्य सचिव

लेखा परीक्षण समितिले नेपाल राष्ट्र बैंकले लेखा परीक्षण समितिको लागि तोकेको निर्देशनको परिधिभित्र रही आफ्नो कार्य सम्पादन गर्दै आएको छ । लेखा परीक्षकबाट प्राप्त प्रत्येक प्रतिवेदनका सम्बन्धमा लेखा परीक्षण समितिमा छलफल तथा पुनरावलोकन गरी सुधारको लागि आवश्यक निर्देशन दिने गरेको छ । समितिले लेखा परीक्षण कार्यबाट प्रत्येक जोखिमका क्षेत्रहरूलाई पहिचान गरी प्रतिवेदनमा सोको सम्बोधन भए नभएको भन्ने विषयमा विश्वस्त हुने गरेको छ । लेखा परीक्षकबाट प्राप्त भएको प्रतिवेदनलाई लेखा परीक्षण समितिमा छलफल तथा पुनरावलोकन गरी समय समयमा सञ्चालक समितिमा पेश गर्ने गरिएको छ । लेखा परीक्षण समितिबाट नियमित रूपमा सञ्चालक समितिमा सुझावहरू प्राप्त भई रहेको छ ।

समिक्षा वर्षमा लेखा परीक्षण समितिको १७ वटा बैठक बसेको थियो । उक्त समितिका सदस्यहरूलाई प्रति बैठक प्रति सदस्य रू. १२,०००/- बैठक भत्ता प्रदान गरिएको छ । समिक्षा वर्षमा यस समितिको जम्मा खर्च रू. ३,९६,०००/- भएको छ । सदस्य सचिवलाई बैठक भत्ता प्रदान गर्ने गरिएको छैन ।

## १९. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख वा आधारभूत शेरधनीहरू वा तिनीहरूका नजिकका नातेदारहरू वा निजहरूको कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए त्यसको विवरण:

समिक्षा वर्षमा त्यस्तो कुनै रकम नभएको ।

## २०. सञ्चालक, कार्यकारी प्रमुख तथा अन्य पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता वा अन्य सुविधाको रकम:

अतिरिक्त लेखा टिप्पणीको बुँदा नं. ३५ मा उल्लेख गरिएको छ ।

## २१. शेरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश रकम:

बैंकले घोषणा गरेको लाभांश रकमहरू मध्ये आ.व. २०७३/७४ सम्ममा शेरधनीहरूले बुझिलिन बाँकी रहेको रकम रू. ५१,२८,७९३/- रहेको ।

आ.व. २०७४/७५को लाभांश रकम मध्ये असार मसान्तसम्ममा शेरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश बैंकको शेर रजिष्ट्रार एनएमबि क्यापिटल लि. मा रू. १३,८९,५०,०२६/७८ रहेको छ । बैंकले लाभांश बुझिलिने सम्बन्धमा शेरधनीहरूको जानकारीका लागि राष्ट्रिय दैनिक पत्रिकामा समेत सूचना प्रकाशित गरेको छ । आ.व.०६८/०६९ भन्दा अगाडीको शेरधनीहरूले बुझिलिन बाँकी लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको छ ।

## २२. कम्पनी ऐन, २०६३ को दफा १४१ अनुसार खरीद वा बिक्री गरिएको सम्पत्तिको विवरण:

समीक्षा वर्षमा यसप्रकारको कुनै खरीद बिक्री भएको छैन ।

## २३. कम्पनी ऐन, २०६३ को दफा १७५ अनुसार सम्बद्ध कम्पनीहरूबीच भएको कारोबारको विवरण:

यसै प्रतिवेदनको बुँदा नं. ११ मा चर्चा गरिएको छ ।

## २४. कम्पनी ऐन, २०६३ तथा प्रचलित कानून बमोजिम संचालक समितिको प्रतिवेदनमा खुलाउनुपर्ने अन्य कुनै कुराहरू:

यस वार्षिक प्रतिवेदनमा सान्दर्भिक ठाउँमा खुलाइएको छ ।

## २५. अन्य आवश्यक कुराहरू:

### (क) गाम्ने/गामिने कार्य सम्पन्न भएको सम्बन्धमा

बैंकको प्रतिस्पर्धि क्षमता विकास गर्न एवं बलियो पुँजीगत संरचनाका लागि अन्य वित्तीय संस्थाहरूसँग मर्जरमा जाने निर्णय साधारण सभाबाट भए बमोजिम गण्डकी प्रदेशमा आफ्नो बर्चस्व कायम गर्न सफल बैंकको रूपमा परिचित ओम डेभलपमेन्ट बैंक लि. संग बढाईएको मर्जर प्रकृया सम्पन्न भई मिति २०७६ आश्विन ११ गते बाट एनएमबि बैंक लि. को नामबाट एकीकृत कारोबारको शुभारम्भ गर्न सफल भएका छौं । गामिने पछिको बैंकको रजिष्टर्ड कार्यालय एनएमबि भवन, बबरमहल काठमाडौँमा रहेको छ । यस मर्जरबाट बैंकको पुँजीगत आधार बलियो हुनुका साथै गण्डकी प्रदेश तथा ३ नं. प्रदेशमा बैंकको शाखा संजाल विस्तार भई बैंकको सर्वसाधारणमा पहुँच बढन गएको छ । साथै यसबाट बैंकको व्यवसायका आकारमा समेत बृद्धि भएको छ ।


### (ख) सहायक कम्पनी र यसका प्रगतिहरू ।

#### एनएमबि क्यापिटल लि.

बैंकको पूर्ण स्वामित्वमा रहने गरी रू. २० करोड पुँजी लगानी गरी सहायक कम्पनीको रूपमा एनएमबि क्यापिटल लिमिटेडको स्थापना भएको हो । यस कम्पनीले विभिन्न कम्पनीहरूको प्राथमिक शेर, सार्वजनिक सेयर तथा हकप्रद शेर निष्काशन लागि सम्भौता गरी सो को प्रक्रिया अगाडी बढाएको छ । आ.व. २०७५/७६ मा कम्पनीको खुद नाफा रू. ५ करोड २० लाख रहेको छ ।

आर्थिक वर्ष २०७५/०७६ का केही उपलब्धिहरू यस प्रकार रहेका छन् :-

१. सहायक कम्पनी एनएमबि क्यापिटलले समिक्षा वर्षमा निष्कासन तथा बिक्री प्रवन्धक, शेर रजिष्ट्रार, प्रत्याभुती, ट्रष्टि सेवाहरूलाई निरन्तरता दिई आएको छ । कम्पनीले ग्राहकहरूलाई शेर अभौतिकरण सेवा प्रदान गर्नका लागि बलियो पुर्वाधार खडा गरेको छ ।
२. यस सहायक कम्पनी बैंकबाट जारी म्युचुअल फण्ड "एनएमबि सुलभ फण्ड १" र "एनएमबि हाइब्रिड फण्ड एल-१" को लगानी व्यवस्थापक तथा डिपोजिटरीको रूपमा कार्य गर्दै आएको छ ।
३. यस कम्पनीले संस्थागत परामर्श सेवा प्रदान गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ ।



## एनएमबि क्यापिटल लिमिटेडको वित्तीय अवस्था विवरण

२०७६ साल आषाढ ३१ गते मसान्तको

सम्पत्ति	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नगद तथा नगद समान	५१,५३,१६,७७२.२१	३९,६३,२८,८१४.७६
FVTPL मा मापन गरिएको धितोपत्र लगानी	-	-
FVTOCI मा मापन गरिएको धितोपत्र लगानी	१,१०,००,०००.००	१,१०,००,०००.००
परिशोधित लागतमा मापन गरिएको धितोपत्र लगानी	१७,९३,३०,३६२.८१	२३,६९,२१,४८६.०९
अन्य वित्तीय सम्पत्ति	२,२६,४७,३२५.७४	२,५४,४३,२८१.१३
अन्य सम्पत्ति	-	-
सम्पत्ति र उपकरण	१,३१,७०,९४३.६४	१,३७,१४,७७२.८४
अमूर्त सम्पत्ति	९,६५,६०७.६०	४,८८,७०१.६०
चालु कर सम्पत्ति	२,१०,४९८.७४	६,०८,८९५.७३
स्थगन कर सम्पत्ति	४१,२४,४३९.५३	२१,७२,८४४.३१
<b>जम्मा सम्पत्ति</b>	<b>७४,६७,६५,९५०.२७</b>	<b>६८,६६,७८,७९६.४६</b>
दायित्वहरू		
सर्वसाधारणलाई तिर्न बाँकी	४०,८२,५३,९५६.९९	३५,६९,३८,८८३.१४
अन्य वित्तीय दायित्व	२,९७,६७,५७९.९५	३,६९,६२,७६१.७१
अन्य दायित्व	१,४७,८४,३४७.२३	१,७०,३८,६०३.७१
चालु कर दायित्व	-	-
स्थगन कर दायित्व	-	-
अन्य व्यवस्था	८६,९७,३५४.००	५१,६३,५८८.००
<b>कूल दायित्व</b>	<b>४६,१५,०३,२३८.१७</b>	<b>४१,६१,०३,८३६.५६</b>
पूँजी		
शेयर पूँजी	२०,००,००,०००.००	२०,००,००,०००.००
संचित नाफा	८,२५,३७,७९८.२८	६८,६१९,५०२.२०
अन्य जगेडा	२७,२४,९१३.८२	१९,५५,४५७.७०
<b>जम्मा पूँजी</b>	<b>२८,५२,६२,७१२.१०</b>	<b>२७,०५,७४,९५९.९०</b>
<b>जम्मा दायित्व र पूँजी</b>	<b>७४,६७,६५,९५०.२७</b>	<b>६८,६६,७८,७९६.४६</b>

## एनएमबि क्यापिटल लिमिटेडको नाफा नोक्सान विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>आम्दानी</b>		
धितोपत्र व्यवस्थापनबाट आम्दानी	२,५४,७९,६१९.८९	३,६३,७१,०४६.९८
म्युचल फण्डको व्यवस्थापनबाट आम्दानी	३,९५,९८,०००.०१	४,२५,६५,५९२.६४
व्याज आम्दानी	३४,७८,०७०.९४	१,६५,०९,९२७.७७
अन्य सञ्चालन आम्दानी	५,००,४५,२२१.८१	४,०४,१२,४०४.३६
व्यापारका लागि Held गरेको वित्तीय लगानीमा भएको खुद आम्दानी/(नोक्सानी)	-	-
	<b>११,८६,००,९१२.६५</b>	<b>१३,५८,५८,९७१.७५</b>
<b>खर्च</b>		
कर्मचारी सम्बन्धी खर्च	२,६८,००,५६२.५६	२,८२,८५,४११.६०
व्याजखर्च	-	-
सम्पत्ति र उपकरणमा हास कट्टी	३८,६५,५५२.४१	३४,२१,९५०.२९
अमूर्त सम्पत्तिमा परिषोधन	२,५४,९९५.००	१,९४,९०१.६१
गैर सञ्चालन खर्च	१,५४,८८,६०५.२०	२,०४,०९,५२६.५५
<b>जम्मा खर्च</b>	<b>४,६४,०७,७१५.१७</b>	<b>५,२३,११,७९०.०५</b>
<b>कर अधिको सञ्चालन मुनाफा</b>	<b>७,२१,९३,१९७.४८</b>	<b>८,३५,४७,१८१.७०</b>
आयकर खर्च	२,१६,५७,९५९.२४	२,०४,७२,९३९.२७
स्थगन कर खर्च/(आम्दानी)	१४,९२,७९५.३२	-
<b>यस वर्षको मुनाफा</b>	<b>५,२०,२८,०३३.५६</b>	<b>६,३०,७४,२४२.४३</b>

## एनएमबि लघुवित्त वित्तीय संस्था लि.

एनएमबि बैंकको सहायक कम्पनीको रूपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी रु.१६ करोड २० लाख रहेकोमा एनएमबि बैंकको ५१ प्रतिशत र अन्य संस्थापक व्यक्तिहरूको १९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । पोखरा महानगरपालिका वडा नं. २५ मिलनचोक, हेम्जा, कास्कीमा मुख्य कार्यालय रहेको यस वित्तीय संस्थाले हिमाली तथा पहाडी क्षेत्रका ५४ वटा जिल्लाहरूमा १०० वटा शाखा तथा उपशाखा संचालन गरेको छ ।

यस वित्तीय संस्थाले २०७६ साल कार्तिकसम्ममा देशका विकट हिमाली तथा पहाडी क्षेत्रका करिव एक लाख घरपरिवारलाई उनीहरूको घरदौलोमा बचत, कर्जा, वीमा जस्ता वित्तीय सेवा प्रदान गर्नुका साथै विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरी स्थानीय स्तरमा सामाजिक कार्यमा हौसला प्रदान गर्ने तथा सहजकर्ताको भूमिका निर्वाह गर्ने कार्य गरिरहेको छ । वित्तीय संस्थाको कार्तिक मसान्तसम्ममा कर्जा प्रवाहमा रहेको रकम रु. ३ अर्ब, ३० करोड र वचत रकम रु.१ अर्ब २१ करोड रहेको छ ।

## आर्थिक वर्ष २०७५/०७६ का केही उपलब्धिहरू यस प्रकार रहेका छन् :-

१. वित्तीय संस्थाको २०७६ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी रु.१६ करोड २० लाखमा गत वर्षको छैठौ साधारण सभाबाट पारित भई हाल निष्काशन प्रक्रियामा रहेको १:१.५ अनुपातको हकप्रद शेयर निष्काशन र सो पश्चातको चुक्ता पुँजीमा १२ प्रतिशत बोनस सेयर (संचालक समितिबाट निर्णय भई सकेको) जारी भए पश्चात संस्थाको जारी तथा चुक्ता पुँजी रु ४५ करोड ३६ लाख पुग्यो ।
२. वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा थप १६ वटा शाखाहरू विस्तार गरेको छ ।
३. वित्तीय संस्थाबाट Sakchyam- Access तय Finance/ AVSAR Project सँग सहकार्य गरेर वित्तीय पहुँच कम भएको ठाउँमा वित्तीय सेवा प्रदान गर्ने कार्य गर्दै आएको छ ।
४. वित्तीय संस्थाले विनरक इन्टरनेसनल आर्क फाइनेन्ससँगको सहकार्यमा विभिन्न जिल्लाका विपन्न वर्गलाई सौर्य टुकी, सोलार बत्ती र घरायसी सोलारको खरिदका लागि विभिन्न कर्जा लगानी गर्दै आएको छ । त्यसको लागि कर्मचारी तथा ग्राहकलाई वैकल्पिक ऊर्जासँग सम्बन्धित तालिम प्रदान गर्ने कार्य सम्पन्न गरेको छ ।

## एनएमबि लघुवित्त वित्तीय संस्था लि. को वासलात

२०७६ साल आषाढ मसान्त

पुँजी तथा दायित्व	यस बर्ष रु.	गत बर्ष रु.
१. शेयर पुँजी	२१,०६,०८,१२५	१६,२०,०६,२५०
२. जगेडा तथा कोषहरू	९,५५,७७,९३६	८,६६,९३,५६३
३. ऋणपत्र तथा बन्ड	-	-
४. तिर्न बाँकी कर्जा सापट	१,९६,०२,४०,२०९	१,६८,२०,८१,८९८
५. निक्षेप दायित्व	१,०८,२७,२१,३९५	६९,६५,२८,६५३
६. प्रस्तावित लाभांश	२५,५७,९९३	११,१२,१७१
७. आयकर दायित्व	२६,७१,७१७	२,४२,७८७
८. अन्य दायित्व	६५,०२,५०,००९	४,५९,२७,८७१
<b>कूल पुँजी तथा दायित्व</b>	<b>३,४१,९४,०२,३८५</b>	<b>२,६७,४५,९३,१९२</b>

सम्पति	यस बर्ष रु.	गत बर्ष रु.
१. नगद मौज्जात (सिक्का समेत)	१,३०,१५५	१६,४५१
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	१,६०,३०,०००	२,४२,३०,०००
३. बैंक/वित्तीय संस्थामा रहेको मौज्जात	२८,४३,०३,९४९	४४,७८,६९,९६१
४. माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	-	-
५. लगानी	२०,००,०००	२०,००,०००
६. कर्जा सापट	३,०७,७२,६३,३६०	२,१६,७४,९०,८१२
७. स्थिर सम्पति	२,५८,०६,७३०	२,११,७७,९८१
८. गैर बैकिङ्ग सम्पति	-	-
९. अन्य सम्पति	१,३८,६८,१९१	१,१८,०७,९८६
<b>कूल सम्पति</b>	<b>३,४१,९४,०२,३८५</b>	<b>२,६७,४५,९३,१९२</b>



## एनएमबि लघुवित्त वित्तीय संस्था लि. को नाफा नोक्सान हिसाब

२०७५ साल श्रावण १ गतेदेखि २०७६ साल आषाढ मसान्तसम्मको

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. व्याज आम्दानी	४६,८५,६९,३७६	३७,७०,५८,८९१
२. व्याज खर्च	२६,१०,९२,९२२	२१,१४,४४,३५५
<b>खुद व्याज आम्दानी</b>	<b>२०,७४,७६,४५४</b>	<b>१६,५६,१४,५३६</b>
३. कमिशन तथा अन्य सञ्चालन आम्दानी	९,२८,४१,६११	६,६२,२५,०६३
४. सटही घटबढ आम्दानी	-	-
<b>कुल सञ्चालन आम्दानी</b>	<b>३०,०३,१८,०६६</b>	<b>२३,१८,३९,५९८</b>
५. कर्मचारी खर्च	१३,६२,८६,२९०	१०,६१,०५,५४६
६. अन्य सञ्चालन खर्च	५,९५,८२,६९२	४,६९,४६,४७३
७. सटही घटबढ नोक्सान	-	-
<b>सम्भावित नोक्सानी व्यवस्था अधिको नाफा</b>	<b>१०,४४,४९,०८४</b>	<b>७,८७,८७,५८०</b>
८. सम्भावित नोक्सानी व्यवस्थाहरू	१०,२३,२६,७०६	७,१०,७८,७८१
<b>सञ्चालन मुनाफा</b>	<b>२१,२२,३७८</b>	<b>७७,०८,७९८</b>
९. गैर सञ्चालन आम्दानी/खर्च	९,३८,८७७	४,८६,४२३
१०. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	९,२५,४४,२५८	४,३४,७५,३३९
<b>नियमित कारोवारबाट भएको मुनाफा</b>	<b>९,५६,०५,५१४</b>	<b>५,१६,७०,५६१</b>
११. असामान्य कारोवारहरूबाट भएको आम्दानी/खर्च	-	-
<b>सम्पूर्ण कारोवार समावेश पछिको खुद मुनाफा</b>	<b>९,५६,०५,५१४</b>	<b>५,१६,७०,५६१</b>
१२. कर्मचारी बोनस व्यवस्था	९५,६०,५५१	४६,९७,३२४
१३. आयकर व्यवस्था	२,६०,००,२४१	१,४२,६६,८२५
यस वर्षको कर व्यवस्था	२,७६,७१,७९७	१,५२,५३,२६२
विगत वर्षसम्मको कर व्यवस्था	(४४,९४१)	-
यस वर्षको स्थगन कर (आम्दानी)/खर्च	(१६,२६,५३५)	(९,८६,४३७)
<b>खुद नाफा/नोक्सान</b>	<b>६,००,४४,७२१</b>	<b>३,२७,०६,४१२</b>

### (ग) संस्थागत सामाजिक उत्तरदायित्व

समिक्षा बर्षमा बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको थियो । बैकले संस्थागत सामाजिक उत्तरदायित्वलाई महत्व दिने उद्देश्यका साथ एनएमबि बैक लि. र ओम डेभलपमेन्ट बैक लि. एक आपसमा गाभिई संयुक्त कारोवारको शुभारम्भ समारोह उद्घाटन पोखरामा गरिएकोमा सोही समारोहबाट पोखरा स्थित अपांगता मैत्री समाजलाई रू. दुई लाख आर्थिक सहयोग प्रदान गरिएको थियो ।

बैकले समिक्षा बर्षमा फरक ढंगले सक्षम बालबालिकाहरूको संरक्षणका लागि काम गरि रहेको पुकार अपांग असक्त समाजले संरक्षण प्रदान गर्दै आएका बालबालिकाहरूको अध्ययन तथा आवास प्रयोजनका लागि भापा जिल्ला, कन्काई नगरपालिका वडा नं. ४ मा आवास भवन निर्माण गरि दिएको छ । यसबाट आवास तथा पठनपाठन गर्ने स्थान अभावको समस्या भेलेरहेका यस्ता बालबालिकाहरू र सो क्षेत्रमा काम गर्ने संस्थालाई ठुलो राहत मिलेको छ ।

समिक्षा बर्षमा पनि बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साँस्कृतिक सम्पदाको संरक्षण गर्ने आफ्नो अभियानलाई निरन्तरता दिएको छ । बैकले विगत बर्षहरूमा जस्तै सम्पदा संरक्षणको लागि जनमानसमा जागरण गराउन र रकम संकलन गरी काठमाण्डौ तथा बाहिरका सम्पदाहरूको जिर्णोद्धार गर्नका लागि बैकले सम्पदा हिँडाई कार्यक्रम (Heritage Walkathon) को आयोजना

गरेको थियो । यसैगरी साँस्कृतिक सम्पदा फोटो प्रतियोगिता समेत आयोजना गरेको थियो । सामाजिक उत्तरदायित्व सम्बन्धी क्रियाकलापहरूलाई काठमाण्डौ उपत्यकामा मात्र सीमित नराखी बैकका उपत्यका बाहिरका शाखा कार्यालयहरू मार्फत पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

बैकले आफ्नो वर्ष गाँठको अवसरमा देशभरि फैलिएको आफ्नो शाखा सञ्जाल मार्फत विभिन्न सामाजिक कार्यहरू जस्तै विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविरहरूको संचालन, बृक्षारोपण लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गरेको थियो । यसका साथै ग्रामीण क्षेत्रका विपन्न वर्गका साना बालबालिकाहरूसँग अध्ययनका लागि उचित पुस्तकको अभाव र हीआएको हुँदा र तिनीहरूलाई पढ्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले बैकले नयाँ तथा पुराना उपयोगी पुस्तकहरू बैक कर्मचारी, ग्राहक तथा अन्यबाट संकलन गरी उनीहरूलाई वितरण गर्दै आएको छ ।

### (घ) मानव संसाधन :

यस बैकको भावी योजनाको सफल कार्यान्वयन तथा बैकको समग्र विकासका लागि प्रतिबद्ध र उत्पादनशील कर्मचारीको आवश्यकतालाई ध्यान दिदै कर्मचारीहरूको विकास तथा व्यवस्थापनमा बैकले विशेष ध्यान दिएको छ । आजको प्रतिस्पर्धात्मक वातावरणमा मानव संसाधनको विकास तथा सोको प्रभावकारी व्यवस्थापनले मात्र आफ्ना ग्राहकहरूलाई सन्तुष्टी प्रदान गर्न सक्ने र यसले बजारमा

बैंकको प्रभावकारी उपस्थिति बनाई राख्न मुख्य भूमिका खेल्ने भएकाले पनि कर्मचारीहरूको क्षमता विकास तथा व्यवस्थापनमा बैंकले विशेष ध्यान दिएको हो । बैंकले कर्मचारीको वृत्ति विकासलाई सघाउनका लागि आन्तरिक तथा बाह्य तालिमहरू संचालन गर्दै आएको छ । समिक्षा अवधिमा अधिकांश कर्मचारीहरूले आन्तरिक तालीम प्राप्त गरेका छन् । त्यसैगरी ३८२ जना कर्मचारीहरूले वाह्य तालीम प्राप्त गरेका छन् । समिक्षा वर्षमा ७६ जना कर्मचारीले देश बाहिर तालीम तथा सेमिनारमा भाग लिएका छन् ।

समिक्षा वर्षमा बैंकको सेवा प्रति प्रतिबद्ध कर्मचारीहरूको संख्या ११२० रहेकोमा मर्जर पश्चात कुल कर्मचारीहरूको संख्या बृद्धि भई १५२३ पुगेको छ । जसमा महिला कर्मचारीहरूको संख्या ६२३ जना र पुरुष कर्मचारीहरूको संख्या ९०० जना रहेको छ । हाल बैंकमा १५ वर्षभन्दा लामो अवधिसम्म सेवा गर्ने कर्मचारीहरूको संख्या ९, १० वर्षभन्दा लामो अवधिसम्म सेवा गर्ने कर्मचारीहरूको संख्या १३६ र ५ वर्षभन्दा लामो अवधिसम्म सेवा गर्ने कर्मचारीहरूको संख्या ३३९ पुगेको छ ।

#### (ड) गुनासो सुनवाई सम्बन्धी व्यवस्था:

सेवाग्रीलाई पर्ने असुविधा तथा सर्वसाधारणको गुनासो सुनवाई गर्नका लागि बैंक व्यवस्थापन समूहका सदस्य समेत रहेका प्रमुख व्यवसाय तथा रणनीति अधिकृत श्री सुदेश उपाध्यायलाई गुनासो सुनवाई अधिकृत तोकिएको छ । साथै ग्राहकको गुनासो सुनवाईका लागि आफ्नो वेवसाइटमा अनलाईन पोर्टलको समेत व्यवस्था गरिएको छ । समिक्षा वर्षमा बैंकको शाखा कार्यालयहरू, मुख्य कार्यालय, हटलाईन तथा कल सेन्टर मार्फत ४२३ वटा समस्या तथा गुनासाहरू प्राप्त भएकोमा कर्जा असुलीसंग सम्बन्धित लगायतका कानूनी प्रकृया मार्फत समाधान हुनुपर्ने गुनासोहरू वाहेकका अन्य गुनासोहरू समयमा नै समाधान गरिएको छ ।

#### (च) सञ्चालक समितिको बैठक तथा

##### पदाधिकारीहरूको आचरण :

विद्यमान ऐन तथा बैंकको नियमावलीमा भएको ब्यवस्थाहरू बमोजिम सञ्चालक समितिको बैठक नियमित रूपमा बस्ने गरेको छ । समिक्षा वर्षमा सञ्चालक समितिको बैठक २७ वटा बसेको छ । संचालक समितिको अध्यक्ष तथा सदस्यहरूलाई प्रति बैठक भत्ता क्रमशः रु. १३,०००/- र रु. १२,०००/- प्रदान गरिएको छ । त्यसैगरी, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन २०७६ को निर्देशन नं ६ को बुँदा १ मा उल्लेख भएका आचरणहरू सञ्चालक समितिका सम्पूर्ण पदाधिकारीहरूले पालना गर्दै आउनु भएको छ ।

#### (छ) बैंक व्यवस्थापन समूह:

बैंकको व्यवस्थापन समूहको नेतृत्व प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सी. ले गर्नु भएको छ । लामो बैकिङ्ग अनुभव सँगाल्नु भएका श्री सुनिल के.सी. को व्यवस्थापन समूहमा समिक्षा वर्षमा देहायका पदाधिकारीहरू रहनु भई उहाँलाई सहयोग पुऱ्याउनु भएको छ ।

श्री प्रदीप प्रधान	चिफ अपरेटिङ्ग अफिसर
श्री सरद तेगि तुलाधर	चिफ रिक्स अफिसर
श्री शवनम लिम्बु जोशी	चिफ विजनेश सर्पोट अफिसर
श्री गोविन्द घिमिरे	चिफ विजनेश अफिसर
श्री सुदेश उपाध्याय	चिफ विजनेश अफिसर
श्री प्रमोद कुमार दाहाल	चिफ लिगल, एएमएल एण्ड कम्प्लायन्स अफिसर
श्री नविन मानन्धर	चिफ विजनेश अफिसर
श्री रोशन रेग्मी	प्रमुख संचालन अधिकृत

#### धन्यवाद ज्ञापन :

सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरू, विभिन्न नियमनकारी निकायबाट पाल्नुभएका प्रतिनिधिहरू, संस्थागत रूपमा यस साधारण सभामा प्रतिनिधित्व गर्नु हुने प्रतिनिधिहरू, बैंकसँग सम्बन्धित सबै सरोकारवालाहरू तथा ग्राहक महानुभावहरू, गुणस्तरीय र उच्च सेवा प्रदान गरी बैंकको वित्तीय नतिजामा प्रत्येक वर्ष उल्लेखनीय प्रगति हासिल गर्नमा सहयोग पुऱ्याउनु हुने बैंक व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरूलाई बैंक सञ्चालक समितिको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

#### श्री पवन कुमार गोल्याण

अध्यक्ष

मिति: २०७६/०९/२४



## आर्थिक वर्ष २०७५/०७६

# धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची - १५ (नियम २६ को उपनियम २ सँग सम्बन्धित विवरण)

### १. सञ्चालक समितिको प्रतिवेदन :

सञ्चालक समितिको प्रतिवेदन आ.व. ०७५/७६ को वार्षिक प्रतिवेदनमा संलग्न छ ।

### २. लेखापरीक्षकको प्रतिवेदन :

लेखापरीक्षकको प्रतिवेदन आ.व. ०७५/७६ को वार्षिक प्रतिवेदनमा संलग्न छ ।

### ३. लेखापरीक्षण भएको वित्तीय विवरण :

लेखापरीक्षण भएको वित्तीय विवरण आ.व. ०७५/७६ को वार्षिक प्रतिवेदनमा संलग्न छ ।

### ४. कानूनी कारवाही सम्बन्धी विवरण :

क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए :

गत आर्थिक वर्षमा बैंकले तथा बैंकका विरुद्धमा कर्जा असूलिसँग सम्बन्धित तथा बैंकको सम्पत्तिसँग सम्बन्धित ४५ थान मुद्दाहरू विभिन्न अदालतमा विचाराधिन रहेको छ ।

(ख) संगठित संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको भए :

यस बैंकको जानकारीमा नभएको ।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए :

यस बैंकको जानकारीमा नभएको ।

### ५. संगठित संस्थाको शेयर कारोवार तथा प्रगतिको विश्लेषण :

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारण : शेयर कारोबारमा हुने उतार चढाव खुल्ला बजारले निर्धारण गर्ने भएको हुँदा सोही मूल्य तथा मान्यता अनुरूप हुने गरेको ।

(ख) गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा बैंकको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कूल कारोबार संख्या र कारोवार भएको दिन ।

	पहिलो त्रैमासिक	दोश्रो त्रैमासिक	तेस्रो त्रैमासिक	चौथो त्रैमासिक
अधिकतम मूल्य	३८०	३९८	३६४	४००
न्यूनतम मूल्य	३०३	३१५	३००	३५६
अन्तिम मूल्य	३७७	३९२	३५६	३९६
कारोवार संख्या	९,३४७	१०,०४९	७,५१४	६,२५०
कारोवार दिन	६२	६०	६०	२३

### ६. समस्या तथा चुनौती :

क) आन्तरिक समस्या तथा चुनौतीहरू : तरलतामा आएको उतार चढावका कारण निक्षेप र कर्जाको ब्याजदर व्यवस्थापनमा समस्या, बैकिङ्ग क्षेत्रमा दक्ष मानव श्रोतको कमि, कारोवार मा भएको बृद्धिसँगै संचालन जोखिमलाई व्यवस्थापन गर्नुपर्ने चुनौती ।

ख) वाह्य समस्या तथा चुनौतीहरू : ठूला अर्थ व्यवस्था भएका राष्ट्रहरू बीचको कर लगायतका विवादहरूले निरन्तरता प्राप्त गरि रहेकोले यस क्षेत्रको अन्तराष्ट्रिय कारोवारलाई पार्ने असर, पुँजी बृद्धिको तुलनामा व्यवसाय विस्तारका लागि वैकल्पिक क्षेत्रमा लगानीको अभाव रहेको, कर्जाको माग तथा निक्षेप

बृद्धिमा सन्तुलन नहुनु, बैकिङ्ग क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा आदिलाई बैंकले वाह्य समस्या तथा चुनौतीको रूपमा लिएको छ ।

ग) व्यवस्थापनद्वारा अवलम्बन गरेको रणनीति : बैंकको रणनीति अनुरूप निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा बृद्धि गर्दै लगेको छ । कर्जाको गुणस्तरमा सुधार गर्दै खुद्रा कर्जा, कृषि कर्जा तथा साना तथा मझौला कर्जाहरूको आकारलाई बृद्धि गर्दै लैजाने रणनीति लिएको छ । साथै, बैंकले उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बृद्धि गर्न विशेष ध्यान दिएको । सोका लागि व्यवसायिक सम्भाव्यता भएको स्थानहरूमा बैंकको शाखा संजाल विस्तार गर्ने कार्यलाई प्राथमिकता दिईनेछ । आय आर्जन गर्ने नयाँ क्षेत्रहरू तथा निक्षेप परिचालनमा जोड, निष्कृत कर्जा व्यवस्थापन गर्दै कर्जा विविधिकरण गरिएको, कोर बैकिङ्ग सिष्टमलाई समायानुकूल बनाउन यसै फिनाकल कोर बैकिङ्ग सफ्वेयर प्रयोगमा ल्याईएको छ । बैंकमा रहेको जनशक्तिलाई दक्ष तथा सवल बनाउनको लागि प्रभावकारी तालिमको व्यवस्था गरिएको छ ।

### ७. संस्थागत सुशासन :

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण :

(क) सञ्चालक समितिले स्वीकृत गरेका नीतिहरूलाई कार्यान्वयनमा ल्याईएको ।

(ख) व्यवस्थापन तहमा गठन गरिएको विभिन्न समितिहरू (जस्तै : सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति, कर्मचारी पदपूर्ति समिति, कर्जा जोखिम व्यवस्थापन समिति, संस्थागत सुशासन समिति आदी) क्रियाशिल रहेको ।

(ग) आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न आन्तरिक लेखापरीक्षकबाट नियमित रूपमा लेखापरीक्षण गराई प्रतिवेदनमा दिइएको सुभावहरूको समीक्षा तथा कार्यान्वयन गराउन लेखापरीक्षण समितिको बैठक नियमित बस्ने गरेको र सोबाट प्राप्त निर्देशनहरूलाई तत्काल कार्यान्वयनमा ल्याईने गरिएको ।

(घ) जोखिम व्यवस्थापन समितिको बैठक नियमित रूपमा बस्ने गरेको र सो बैठकमा भार परीक्षण, नीति नियमहरूको प्रयाप्तता, संचालन जोखिम जस्ता विषयहरूमा छलफल हुने गरेको र व्यवस्थापनलाई प्राप्त निर्देशनहरूलाई पालना गर्दै आएको ।




(ङ) सम्पत्ति शुद्धीकरण निवारणलाई प्रभावकारी बनाउनका लागि ग्राहक पहिचान पद्धतिलाई जोड दिँदै सो क्षेत्रसँग सम्बन्धित विषय बस्तुहरू उपर सम्पत्ति शुद्धीकरण निवारण समितिमा समेत समय समयमा छलफल हुने गरेको ।

(च) बैकिङ्ग कारोवारलाई व्यवस्थित गर्नका साथै संचालन जोखिमहरू न्यूनिकरण गर्न विभिन्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरू तर्जुमा गरि लागु गरिएको ।




(छ) सुशासनका सम्बन्धमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायहरूबाट जारी निर्देशनहरू पूर्ण पालना गर्ने गरिएको छ ।

(ज) बैंक भित्र संस्थागत सुशासन कायम गराउने हेतुले संस्थागत सुशासन समितिको गठन गरिएको र सो सम्बन्धमा समय समयमा बैठकमा छलफल पश्चात भएका निर्णयहरूलाई कार्यान्वयन गरिएको । बैंकमा संस्थागत सुशासन कायम राख्नमा मुख्य जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतलाई दिइएको ।




# वित्तीय भलकहरू






# वित्तीय भलकहरु






# वित्तीय भलकहरू



# वित्तीय भलकहरू



# वित्तीय भलकहरु





**NMB BANK**  
**एनएमबि बैंक**

**वार्षिक प्रतिवेदन**  
**२०७५/७६**

**Independent Auditor's Report**

**To the Shareholders of NMB Bank Limited**

**Report on the Audit of the Consolidated Financial Statements**

**Opinion**

We have audited the consolidated financial statements of the NMB Bank Limited (the "Bank") and its subsidiary (the "Group"), which comprise the consolidated statement of financial position as at Ashadh 31, 2076 (July 16, 2019), and the consolidated statement of profit or loss, consolidated statement of comprehensive income, consolidated statement of changes in equity and consolidated statement of cash flows for the year then ended, and notes to the consolidated financial statements, including a summary of significant accounting policies.

In our opinion, the accompanying consolidated financial statements presents fairly, in all material respects, the consolidated financial position of the Group as at 31 Ashad, 2076 (16 July 2019), and of its consolidated financial performance and its consolidated cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards.

**Basis for opinion**

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the *Auditors Responsibilities for the Audit of the Consolidated Financial Statements* section of our Report. We are independent of the Group in accordance with the *ICAN's Handbook of Code of Ethics for Professional Accountants* together with the ethical requirements that are relevant to our audit of the financial statements in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and ICAN's Handbook of Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

**Responsibility of Management and Those Charged with Governance for the Consolidated Financial Statements**

Management is responsible for the preparation and fair presentation of the consolidated financial statements in accordance with Nepal Financial Reporting Standards and for such internal control as management determines is necessary to enable the preparation of consolidated financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the consolidated financial statements, management is responsible for assessing the Group's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Group or to cease operations, or has no realistic alternative but to do so.

Those charged with Governance are responsible for overseeing the Group's financial reporting process.

**Auditor's Responsibilities for the Audit of the Consolidated Financial Statements**

Our objectives are to obtain reasonable assurance about whether the consolidated financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatement can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these consolidated financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risk of material misstatement of the consolidated financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtained audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from



error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.

- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purposes of expressing an opinion on the effectiveness of the Group's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by the management,
- Conclude on the appropriateness of the management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Group's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor' report to the related disclosures in the consolidated financial statements or if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Group to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure and content of the consolidated financial statements, including the disclosures, and whether the consolidated financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
- Obtain sufficient appropriate audit evidence regarding the financial information of the entities or business activities within the Group to express an opinion on the consolidated financial statements. We are responsible for the direction, supervision and performance of the group audit. We remain solely responsible for our audit opinion.


We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

***Report on the requirements of Banks and Financial Institutions Act, 2073 and Company Act, 2063***

We have obtained satisfactory information and explanations asked for, which to the best of our knowledge and belief were necessary for the purpose of our audit; the returns received from the branch offices of the bank, though the statements are independently not audited, were adequate for the purpose of the audit; the consolidated financial statements including the consolidated statement of financial position, consolidated statement of profit or loss, consolidated statement of comprehensive income, consolidated statement of changes in equity, consolidated statement of cash flows including a summary of significant accounting policies and other explanatory notes have been prepared in all material respect in accordance with the provisions of the Company Act, 2063, and they are in agreement with the books of accounts of the Bank; and the accounts and records of the Bank are properly maintained in accordance with the prevailing laws.

To the best of our information and according to the explanations given to us, in the course of our audit, we observed that the loans have been written off as specified; the business of the Bank was conducted satisfactorily, and the Bank's transactions were found to be within the scope of its authority. We did not come across cases of accounting related fraud and the cases where the board of directors or any director or any office bearer of the Bank has acted contrary to the provisions of law or caused loss or damage to the Bank or committed any misappropriation of the funds of bank





Sunir Kumar Dhungel  
Managing Partner

Place: Kathmandu, Nepal  
Date: November 10, 2019

# एकीकृत वित्तीय अवस्थाको विवरण

२०७६ साल आषाढ ३१ गते ( जुलाई १६, २०१९ ) मसान्तको

(रकम रु. मा)

विवरण	नोट	समूह			बैक
		आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	
<b>सम्पत्ति</b>					
नगद तथा नगद समान	४.१	८,८०१,७४६,६६४	५,९५६,७२६,२०६	८,०९६,३५४,५०३	५,१८०,४०४,१०५
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	४.२	१०,८४५,२११,५८४	६,८६४,७४०,९३७	१०,८२९,१८१,५८४	७,२६०,१९४,५६०
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	४.३	२,१७२,९६७,२३९	२,७६,४०७,१७१	२,१७२,९६७,२३९	२,७६,४०७,१७१
डेभिष्टिम (व्युत्पन्न) वित्तीय उपकरण	४.४	८,५९५,४८२,२८२	७,५०६,७५१,४८५	८,५९५,४८२,२८२	७,५०६,७५१,४८५
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	३४०,३९०,०००	३२१,७२०,०००	३४०,३९०,०००	३२१,७२०,०००
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी	४.६	३,३१७,९६१,९८७	२,४९,७५६,७७६	३,३१७,९६१,९८७	२,४९,७५६,७७६
ग्राहकलाई कर्जा तथा सापटी	४.७	९१,०११,८८९,३१२	७४,४१३,५८४,७७०	८८,४८५,०३१,३९४	७२,७११,७७१,७६६
धितोपत्रमा लगानी	४.८	१०,४५८,६८१,३७८	९,६०८,३६८,२११	१०,३९६,३५१,०१६	९,४४८,४४६,७२५
चाटु कर सम्पत्ति	४.९	-	-	-	-
सब्सिडरी (सहायक)कम्पनीमा लगानी	४.१०	-	-	२४८,५५२,०००	२४८,५५२,०००
सम्बन्ध कम्पनीमा लगानी	४.११	-	-	-	-
लगानी सम्पत्तिहरू	४.१२	१०२,९१५,८६२	५९,७७४,६२७	१०२,९१५,८६२	५९,७७४,६२७
सम्पत्ति र उपकरण	४.१३	१,६१६,५७७,६१६	१,५९४,३४५,८४९	१,५७७,८९८,७०४	१,५५९,५६९,५७४
ख्याती तथा अमुर्त सम्पत्ति	४.१४	११६,६७३,१७१	२२,६४३,८११	११५,४०८,८००	२२,०५४,२०९
स्थान कर सम्पत्ति	४.१५	७४,१६५,०३२	६९,९३८,८३३	७०,०४०,५९३	६६,८६९,०११
अन्य सम्पत्ति	४.१६	१,२२९,८९३,८५८	४,९०९,०५५,०४६	१,२०१,८७३,६११	४,४५८,३८३,९०३
<b>जम्मा सम्पत्ति</b>		<b>१३८,६८४,५५५,९८५</b>	<b>११४,१०१,६२४,७५५</b>	<b>१३५,४७०,४०९,५७३</b>	<b>१११,६१८,४६६,९०५</b>



दायित्वहरू	नोट	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	६२४,३६४,९९६	१,०३६,२६८,९९१	६२४,३६४,९९६	१,०३६,२६८,९९१
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	३,२०३,५२३,०७२	६६०,०७१,६४१	३,२०३,५२३,०७२	६६०,०७१,६४१
डेभिचिभ (यूएनएन) वित्तीय उपकरणहरू	४.१९	८,४५८,३७४,४२९	७,४७७,४८३,८९२	८,४५८,३७४,४२९	७,४७७,४८३,८९२
ग्राहकबाट निक्षेप दायित्व	४.२०	९८,८३०,६६४,६४७	८४,५०९,५०२,७४६	९७,८९२,३०१,९६७	८३,९७०,८६७,२१९
सापटी	४.२१	४,८२८,३००,२०९	१,१८२,०८१,८९८	४,८२८,३००,२०९	-
चालु कर दायित्व	४.९	३८,०३९,७८८	६०,०५१,४८४	३४,५७८,५७०	६०,४१८,१५६
व्यवस्था	४.२२	२२४,२१९	७३,५५६	-	-
स्थगन कर दायित्व	४.१५	८,६०५,७५१	५,८७१,८४३	-	-
अन्य दायित्व	४.२३	२,६७५,९५३,३७३	१,८७१,६१६,५६६	२,१४५,९५५,८६८	१,४०५,९९९,८००
जारी गरिएको ऋण पत्र	४.२४	२,२३९,२३६,४१२	५१७,५४७,९४५	२,२३९,२३६,४१२	५१७,५४७,९४५
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	४.२५	-	-	-	-
<b>कूल दायित्व</b>		<b>१२०,९०७,२८६,८९६</b>	<b>९७,३२०,५७०,५२२</b>	<b>११८,०६७,३९५,३१४</b>	<b>९५,१२८,६५७,६०४</b>
<b>पूँजी</b>					
शेयर पूँजी	४.२६	९,६१८,१६२,६५२	७,६०३,२९०,६३४	९,६१८,१६२,६५२	७,६०३,२९०,६३४
शेयर प्रिमियम		२,५१२,७९८,५१७	४,०६६,८५४,४९८	२,५१२,७९८,५१७	४,०६६,८५४,४९८
संचित नाफा		१,९६९,७२२,५४७	२,४७६,४९७,७९८	१,७८०,३२६,६१३	२,३३९,१८१,५९७
जगेडा	४.२७	३,५१९,१८८,७५७	२,५०२,९३१,२०८	३,४९१,७२६,४७७	२,४८५,९७०,४८४
शेयर धनीहरूलाई वॉइफॉइड गर्न कुल इक्विटी		१७,६१९,८७२,४७३	१६,६९६,५७४,१३८	१७,४०३,०१४,२५९	१६,४८९,८०९,३०१
नैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		१६५,३९६,६१६	१३१,४८०,०५४	-	-
<b>जम्मा पूँजी</b>		<b>१७,७८५,२६९,०८९</b>	<b>१६,८२८,०५४,१९२</b>	<b>१७,४०३,०१४,२५९</b>	<b>१६,४८९,८०९,३०१</b>
<b>जम्मा दायित्व र पूँजी</b>		<b>१३८,६८४,५५५,९८५</b>	<b>११४,१४१,६२४,७१५</b>	<b>१३५,४७०,४०९,५७३</b>	<b>११९,६१८,४६६,९०५</b>
<b>संभावित दायित्व र संकल्प</b>	४.२८	<b>८८,२७०,९०३,३६९</b>	<b>८४,८०३,१८०,८७९</b>	<b>८८,२७०,९०३,३६९</b>	<b>८४,८०३,१८०,८७९</b>
<b>कुल सम्पत्ति प्रति शेयर</b>		<b>१८३.११</b>	<b>२१८.९८</b>	<b>१८३.११</b>	<b>२१६.८८</b>

आजको मितिको प्रतिवेदन अनुसार

द. सि.ए. सुनिल कुमार डुंगेल  
एस. ए. आर. एसोसिएट्स,  
चाटर्ड एकाउण्टन्ट्स

द. राजेन्द्र काफ्ले  
संचालक

द. मुकुल पराजुली  
प्रमुख वित्त तथा योजना

द. निको पिल  
संचालक

द. नविन मानन्धर  
प्रमुख वित्त अधिकृत

द. पवन कुमार गोल्याण  
अध्यक्ष

द. प्रदीप राज पाण्डे  
संचालक

द. सुनिल केशी  
प्रमुख कार्यकारी अधिकृत

द. हरिश्चन्द्र सुवेदी  
संचालक

मिति: आईतबार, २४ कार्तिक २०७६  
ठेगाना: एनएमबी भवन, बबरमहल, काठमाडौं

# एकीकृत नाफा नोक्सान विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

(रकम रु. मा)

विवरण	नोट	समूह		बैंक	
		आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
व्याज आम्दानी	४.२९	११,६०७,७७३,८१९	९,१६९,०५७,४५४	११,०८२,०५९,०३१	८,७२८,६९९,८३१
व्याज खर्च	४.३०	७,०९२,७३८,४६३	६,०३६,१३०,१०८	६,८३८,०३८,०८५	५,८२४,६८५,७५३
<b>खुद व्याज आम्दानी</b>		<b>४,५१५,०३५,३५६</b>	<b>३,१३२,९२७,३४६</b>	<b>४,२४४,०२०,९४६</b>	<b>२,९०४,०१४,०७८</b>
शुल्क तथा कमिशन आम्दानी	४.३१	१,१५९,२२७,००२	९३९,६१८,३०८	१,००३,५३०,८६६	७९४,२५०,०६८
शुल्क तथा कमिशन खर्च	४.३२	१०१,४१८,६९१	६९,९२६,८३८	९३,९५५,२७०	६२,७०८,०२७
<b>खुद शुल्क र कमिशन आम्दानी</b>		<b>१,०५७,८०८,३११</b>	<b>८६९,६९१,४७०</b>	<b>९०९,५७५,५९६</b>	<b>७३१,५४२,०४१</b>
<b>खुद व्याज, शुल्क र कमिशन आम्दानी</b>		<b>५,५७२,८४३,६६७</b>	<b>४,००२,६१८,८१६</b>	<b>५,१५३,५९६,५४२</b>	<b>३,६३५,५५६,११९</b>
खुद व्यापार आम्दानी	४.३३	३५२,०४९,४९०	२९९,६०५,९८३	३५२,०४९,४९०	२९९,६०५,९८३
अन्य संचालन आम्दानी	४.३४	२१२,६५०,६४१	१६६,९७०,४९४	२१०,३७३,९१९	१६४,९६२,२२८
<b>जम्मा संचालन आम्दानी</b>		<b>६,१३७,५४३,७९८</b>	<b>४,४६९,१९५,२९३</b>	<b>५,७१६,०१९,९५१</b>	<b>४,१००,१२४,३३०</b>
कर्जाको क्षति प्रभार/(विपर्यय) तथा अन्य हानी	४.३५	१७६,०५५,०८२	(१९२,०४७,३४७)	१६६,२७२,६३४	(२१९,६५०,७८९)
<b>खुद संचालन आम्दानी</b>		<b>५,९६१,४८८,७१६</b>	<b>४,६६९,२४७,६४०</b>	<b>५,५४९,७४७,३१७</b>	<b>४,३१९,७७५,११९</b>
<b>संचालन खर्च</b>					
कर्मचारी खर्च	४.३६	१,५८७,१८२,६०२	१,१५७,९३९,८६०	१,४१५,७९३,४९३	१,०२१,५७०,४३५
अन्य संचालन खर्च	४.३७	७६४,१५३,४९८	६४२,७२३,३२२	७०८,६६१,४०६	५८९,३९४,१९९
ह्रास कट्टी र परिशोधन	४.३८	१८७,६६९,४९९	१५५,९८७,५६०	१७६,७९३,३५५	१४७,६९५,२३८
<b>संचालन नाफा</b>		<b>३,४२२,४८३,११७</b>	<b>२,७०४,५९१,८९८</b>	<b>३,२४८,४९९,०६३</b>	<b>२,५६९,११५,२४७</b>
गैर संचालन आम्दानी	४.३९	१७,०९०,६७२	४३,१४०,१९३	१७,०९०,६७२	४३,१४०,१९३
गैर संचालन खर्च	४.४०	१७,६०९,१४८	३७,९३५,३७९	१७,५८५,९०१	३७,९३५,३७९
<b>आय कर अधिको नाफा</b>		<b>३,४२१,९६४,६४१</b>	<b>२,७०९,७९६,७१२</b>	<b>३,२४८,००३,८३४</b>	<b>२,५६६,३२०,०६१</b>
आयकर खर्च	४.४१				
चालु कर		१,०४३,४५१,७८०	८६५,७९१,६३७	९९४,१६७,०४४	८२९,६२१,०४२
स्थगन कर खर्च/(आम्दानी)		(१,८७७,०८३)	(११६,३७२,०९६)	(३,४३९,२३७)	(११७,०९३,७३४)
<b>यस अवधिको नाफा</b>		<b>२,३८०,३८९,९४४</b>	<b>१,९६०,३७७,१७९</b>	<b>२,२५७,२७६,०२७</b>	<b>१,८५३,७९२,७५३</b>
<b>नाफा वॉइफॉइड :</b>					
बैंकको शेयर धनी		२,३४५,५५८,८४१	१,९४०,१०३,३५६	२,२५७,२७६,०२७	१,८५३,७९२,७५३
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		३४,८३१,१०३	२०,२७३,८१५	-	-
<b>यस अवधिको नाफा</b>		<b>२,३८०,३८९,९४४</b>	<b>१,९६०,३७७,१७९</b>	<b>२,२५७,२७६,०२७</b>	<b>१,८५३,७९२,७५३</b>
<b>प्रति शेयर आम्दानी</b>					
आधारभुत प्रति शेयर आम्दानी (Basic EPS)		२४.४६	२२.८८	२३.५४	२१.८६
डाइलुटेड प्रति शेयर आम्दानी (Diluted EPS)		२४.४६	२२.८८	२३.५४	२१.८६

आजको मितिको प्रतिवेदन अनुसार

द. सुनिल केसी  
प्रमुख कार्यकारी अधिकृत

द. पवन कुमार गोल्याण  
अध्यक्ष

द. निको पिल  
संचालक

द. राजेन्द्र काफ्ले  
संचालक

द. सि.ए. सुनिर कुमार ढुंगेल  
एस. ए. आर. एसोसिएट्स,  
चार्टर्ड एकाउण्टेन्ट्स

द. हरिश्चन्द्र सुवेदी  
संचालक

द. प्रदीप राज पाण्डे  
संचालक

द. नविन मानन्धर  
प्रमुख वित्त अधिकृत

द. मृदुल पराजुली  
प्रमुख वित्त तथा योजना

मिति: आईतबार, २४ कार्तिक २०७६  
ठेगाना: एनएमबि भवन, बबरमहल, काठमाडौं



# एकीकृत अन्य विस्तृत आम्दानीको विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

(रकम रु. मा)

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
यस वर्षको नाफा	२,३८०,३८९,९४४	१,९६०,३७७,१७१	२,२५७,२७६,०२७	१,८५३,७९२,७५३
आयकर पछिको अन्य विस्तृत आम्दानी				
क) नाफा/(नोक्सान) मा पुनःवर्गिकरण नगरिने				
फेयर भ्यालुमा मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानी बाट भएका नाफा/(नोक्सान)	२,४७४,६४०	(४१,०११,३१०)	२,१६२,१४०	(३८,२७०,०६७)
पुनः मुल्याङ्कनबाट भएका नाफा/(नोक्सान)	-	-	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्कित नाफा/(नोक्सान)	(४,१८८,५८७)	(२४,७५०,०३२)	(१,२६९,९५५)	(२४,९७१,६०४)
माथि उल्लेख गरिएका बुँदाको आयकर	(५१४,१८४)	(१९,७२८,४०३)	२६७,६५६	(१८,९७२,५०१)
नाफा/नोक्सानमा वर्गिकरण नगरिने खुद अन्य विस्तृत आम्दानी	(१,१९९,७६३)	(४६,०३२,९३९)	६२४,५३०	(४४,२६९,१७०)
ख) नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न लायक	-	-	-	-
हेजिङबाट भएको नगद प्रवाहको नाफा/(नोक्सान)	-	-	-	-
सटही नाफा/(नोक्सान) (विदेशी संचालनको वित्तीय सम्पत्तिको रूपान्तरणमा भएको)	-	-	-	-
माथि उल्लेख गरिएका बुँदाको आयकर	-	-	-	-
नाफा/(नोक्सान) पुनःवर्गिकरण	-	-	-	-
नाफा/(नोक्सान)मा पुनःवर्गिकरण गरिएका वा गर्न लायक खुद अन्य विस्तृत आम्दानी	-	-	-	-
ग) इक्विटी तरिकाबाट लेखाङ्कित सहायक निकायको अन्य विस्तृत आम्दानीको अंश	-	-	-	-
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी	(१,१९९,७६३)	(४६,०३२,९३९)	६२४,५३०	(४४,२६९,१७०)
जम्मा विस्तृत आम्दानी	२,३७९,१९०,१८१	१,९१४,३४४,२३०	२,२५७,९००,५५६	१,८०९,५२३,५८३
कुल विस्तृत आम्दानीको वाँडफाँड				
बैंकको इक्विटी शेयर धनी	२,३४४,७२८,४२१	१,८९३,९९४,४१६	२,२५७,९००,५५६	१,८०९,५२३,५८३
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)	३४,४६१,७६१	२०,३४९,८१४	-	-
यस वर्षको जम्मा विस्तृत आम्दानी	२,३७९,१९०,१८१	१,९१४,३४४,२३०	२,२५७,९००,५५६	१,८०९,५२३,५८३

आजको मितिको प्रतिवेदन अनुसार

द. सुनिल केसी  
प्रमुख कार्यकारी अधिकृत

द. पवन कुमार गोल्याण  
अध्यक्ष

द. निको पिल  
संचालक

द. राजेन्द्र काफ्ले  
संचालक

द. सि.ए. सुनिर कुमार ढुंगेल  
एस. ए. आर. एसोसिएट्स,  
चार्टर्ड एकाउण्टेन्ट्स

द. हरिश्चन्द्र सुवेदी  
संचालक

द. प्रदीप राज पाण्डे  
संचालक

द. नविन मानन्धर  
प्रमुख वित्त अधिकृत

द. मृदुल पराजुली  
प्रमुख वित्त तथा योजना

मिति: आईतबार, २४ कार्तिक २०७६  
ठेगाना: एनएमबी भवन, बबरमहल, काठमाडौं

# एकीकृत नगद प्रवाह विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>कारोवार संचालनबाट नगद प्रवाह</b>				
व्याज प्राप्ती	१०,५४६,८६६,४८५	८,७९४,९८८,५३४	१०,०२९,२३७,५५९	८,३६४,८७३,०३६
शुल्क तथा अन्य प्राप्ती	१,१३२,८६४,०८०	९२९,७८७,३८७	९७०,८७०,८९२	७९०,३०४,११४
लाभश प्राप्ती	-	-	-	-
अन्य कारोवार संचालनबाट प्राप्ती	३८५,७१४,३९२	३५८,०४१,८४०	३८४,७७५,८६१	३५७,५५५,४१७
व्याज भुक्तानी	(६,८२३,०४२,०२०)	(६,०३९,५२७,२३८)	(६,५६१,९७३,३२६)	(५,८२८,०८२,८८३)
कमिशन तथा शुल्क भुक्तानी	(९३,९५५,२७०)	(६९,९२६,८३८)	(९३,९५५,२७०)	(६२,७०८,०२७)
कर्मचारीहरूलाई नगद भुक्तानी	(१,४५६,०४५,७८२)	(१,१४७,०४७,७३०)	(१,२९५,३२४,८९१)	(१,०१३,२७९,४९९)
अन्य खर्च भुक्तानी	(७६७,५९२,५७३)	(६६९,०४१,५२४)	(७००,३९०,०३३)	(६१३,३४४,६९०)
<b>संचालन सम्पत्ति र दायित्वको घटक अधिको संचालन नगद प्रवाह</b>	<b>२,९२४,८१९,३१२</b>	<b>२,१५७,२७४,४३१</b>	<b>२,७३३,२४०,७९३</b>	<b>१,९९५,३१७,४६७</b>
<b>संचालन सम्बन्धि चालु सम्पत्तिमा घट(बढ)</b>				
नेपाल राष्ट्र बैंकबाट बाँकी रकममा	(३,९७०,०७६,१८४)	२,३८७,६९३,७८५	(३,९७८,२७६,१८४)	२,४०२,१९३,७८५
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्दातमा	(२,२६५,२१५,१३५)	३३८,९९४,८६८	(२,२६५,२१५,१३५)	४०६,८८७,९९४
अन्य व्यापारिक सम्पत्तिमा	(१८,६७०,०००)	(२३,४४०,०००)	(१८,६७०,०००)	(२३,४४०,०००)
बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटीमा	(८१७,७३७,७६३)	(६३४,६५७,९६१)	(८१७,७३७,७६३)	(६३४,६५७,९६१)
ग्राहकलाई दिइएको कर्जा तथा सापटीमा	(१६,४२८,७६१,७३६)	(१३,०४४,८३९,०८३)	(१५,५०९,०१६,३४३)	(१२,६४६,६०८,१२८)
अन्य सम्पत्तिमा	३,५५३,०८३,७९७	(२,८६१,३५९,६६८)	३,५७३,४४९,१९८	(२,८६८,३१०,५८८)
<b>कुल</b>	<b>(१९,९४७,३७७,०२१)</b>	<b>(१३,८३७,६०८,०६०)</b>	<b>(१९,०१५,४६६,२२८)</b>	<b>(१३,३६३,९३४,८९९)</b>
<b>संचालन सम्बन्धि चालु दायित्वमा घट(बढ)</b>				
बैंक तथा वित्तीय संस्थाहरूलाई दिनु पर्ने बाँकी रकममा	(४११,९०३,९५५)	१२९,८७७,९५६	(४११,९०३,९५५)	१२९,८७७,९५६
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने बाँकी रकममा	२,५३१,४५१,४३१	(४५०,४८७,१५९)	२,५४३,४५१,४३१	(४५०,४८७,१५९)
ग्राहकको निक्षेपमा	१४,३९५,०९९,८६७	११,९४५,५५७,२८४	१३,९२१,४३४,७४८	११,६५३,२००,६१५
ऋण सापटीमा	३,७५८,९९४,०८३	१४१,१५१,५३९	३,४६८,०६०,०००	(५५,३४७,३०८)
अन्य दायित्वमा	३८२,५४५,३७३	२,०३३,६०९,२५६	३८७,४२०,११४	२,२२३,१४२,४७०
<b>आयकर अगाडीको कार्यगत गतिविधिबाट खुद नगद प्रवाह</b>	<b>२०,६५५,३६६,८००</b>	<b>१३,७९९,७०३,८७६</b>	<b>१९,९०८,४६२,३३८</b>	<b>१३,५००,३८१,५७४</b>
आयकर भुक्तानी	(१,१७२,१८१,३७८)	(६६४,९७४,६१३)	(१,१२५,४१३,४७२)	(६३३,१३२,५२६)
<b>कार्यगत गतिविधिबाट खुद नगद प्रवाह</b>	<b>२,४८३,१८५,४२२</b>	<b>१,४५४,३२९,६३४</b>	<b>२,५००,८४८,४३२</b>	<b>१,४९८,६३१,६१६</b>



<b>लगानी कारोवारमा नगद प्रवाह</b>						
धितोपत्र खरिद	(४,८३४,२६८,८२७)	(१०,५२१,८७५,४७६)	(४,८३४,२६८,८२७)	(१०,४०१,२७०,७४०)		
धितोपत्र बिक्रि	४,२९२,२००,३२६	८,३८१,५७७,२४३	४,२९२,२००,३२६	८,३७७,७६०,९६२		
स्थिर सम्पत्तिको खरिद	(२१०,५९२,००७)	(२८४,५३०,६२५)	(२१०,५९२,००७)	(२६८,७७५,८४०)		
स्थिर सम्पत्तिको बिक्रि	९२,५८४,०८५	११,५८३,८७९	९२,५८४,०८५	१०,५८३,५२५		
अमूर्त सम्पत्तिको खरिद	(१०७,१०२,७४४)	(१२,८८८,७९८)	(१०७,१०२,७४४)	(१२,२१०,७९८)		
अमूर्त सम्पत्तिको बिक्रिबाट प्राप्ती	-	-	-	-		
लगानी सम्पत्ति खरिद	(५३,४८०,७५९)	-	(५३,४८०,७५९)	-		
लगानी सम्पत्ति बिक्रिबाट प्राप्ती	१०,८४४,०००	७३,५९७,२००	१०,८४४,०००	७३,५९७,२००		
साहयक कम्पनी, सम्बद्ध र संयुक्त उद्यममा भएको लगानी	-	-	-	-		
व्याज प्राप्ती	६६०,२३५,५३७	३८४,३१७,७५५	६६०,२३५,५३७	३८४,३१७,७५५		
लाभान्श प्राप्ती	७१,०२०,७५८	१३४,१००,१६०	७१,०२०,७५८	१३२,७५८,०५५		
<b>लगानी कारोवारमा प्रयोग भएको खुद नगद</b>	<b>(७८,५५९,६३२)</b>	<b>(१,९३४,११८,६६२)</b>	<b>(७८,५५९,६३२)</b>	<b>(१,८७२,२४०,६८२)</b>		
<b>वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह</b>						
ऋणपत्र निष्काशनबाट प्राप्ती	१,६८४,५०५,०००	-	१,६८४,५०५,०००	-		
ऋणपत्रको भुक्तानी	-	-	-	-		
असुरक्षित दायित्वको निष्काशनबाट प्राप्ती	-	-	-	-		
असुरक्षित दायित्वमा भएको भुक्तानी	-	-	-	-		
शेयर निष्काशनबाट प्राप्ती	४६६,३०३,९४९	१००,०००,०००	४६६,३०३,९४९	४६६,३०३,९४९		
लाभान्श भुक्तानी	(१,८५७,०८३,५७०)	(१२८,६२८,००२)	(१,८५७,०८३,५७०)	(१,८५७,०८३,५७०)		
व्याज भुक्तानी	-	-	-	-		
अन्य प्राप्ती/भुक्तानी	१३,३०१,५००	-	१३,३०१,५००	-		
<b>वित्तीय श्रोत कारोवारबाट खुद नगद</b>	<b>३०७,०२६,८७९</b>	<b>(२८,६२८,००२)</b>	<b>३३५,६५४,८८१</b>	<b>(२१,८८१,९५०)</b>		
<b>नगद प्रवाहमा भएको खुद घट/(बढ)</b>	<b>२,६८९,११४,९६०</b>	<b>(५०८,३५९,०३१)</b>	<b>२,६८९,११४,९६०</b>	<b>(३२६,४९९,०१५)</b>		
नगद तथा नगद समानको शुरुवाती मौज्दात	६,०२४,६१९,३३२	६,४५८,१५०,७३९	६,०२४,६१९,३३२	५,४९९,९६८,६२२		
मर्जरबाट प्राप्त नगद तथा नगद समान	-	-	-	-		
नगद तथा नगद समानको विनिमय दरमा भएको फरक	८८,०१२,३७२	६,९२६,४९८	८८,०१२,३७२	६,९२६,४९८		
<b>नगद तथा नगद समानको अन्तिम मौज्दात</b>	<b>६,११२,६३४,००४</b>	<b>६,९९१,५७६,२०६</b>	<b>६,११२,६३४,००४</b>	<b>६,९९१,५७६,२०६</b>		

आजको मितिको प्रतिवेदन अनुसार

**द. सि.ए. सुनिल कुमार डुंगेल**  
एस. ए. आर. एसोसिएट्स,  
चाटर्ड एकाउण्टन्ट्स

**द. राजेन्द्र काफ्ले**  
संचालक

**द. मुकुल पराजुली**  
प्रमुख वित्त तथा योजना

**द. निको पिल**  
संचालक

**द. नविन मानन्धर**  
प्रमुख वित्त अधिकृत

**द. पवन कुमार गोल्याण**  
अध्यक्ष

**द. प्रदीप राज पाण्डे**  
संचालक

**द. सुनिल केशी**  
प्रमुख कार्यकारी अधिकृत

**द. हरिश्चन्द्र सुवेदी**  
संचालक

मिति: आईतबार, २४ कार्तिक २०७६  
ठेगाना: एनएमबी भवन, बबरमहल, काठमाडौं

# एकीकृत इक्विटीमा परिवर्तनको विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

रकम रु. मा

समूह												
इक्विटी धारकलाई बाँडफाँड योग्य इक्विटी												
विवरण	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटही घटबढ कोष	नियामक जगेडा कोष	फेयर ग्यालु कोष	पुरमल्याङ्गन कोष	सञ्चित नाफा	अन्य जगेडा	कुल रकम	नियन्त्रण नहुने स्वार्थ	जम्मा इक्विटी
श्रावण १, २०७६ सालको मौज्जात समायोजन/पुरनस्थापना (समूह)	६,४६१,७७४,३३४	१,४४४,७५१,१०९	१,३०९,६९१,९००	४,४६,४२३,२४४	-	२१,६६६,३७१	-	१,४१३,६६६,४१९	२,७७,७७४,०३९	११,०६४,४३६,६६६	११,६६,६६,६६६	११,१६,६६,६६६
पूँजी समायोजन कोष समायोजन	-	-	-	-	-	-	-	(४,६६६,३७१)	-	(४,६६६,३७१)	-	(४,६६६,३७१)
श्रावण १, २०७५ समायोजन/पुरनस्थापित मौज्जात	६,४६१,७७४,३३४	१,४४४,७५१,१०९	१,३०९,६९१,९००	४,४६,४२३,२४४	-	२१,६६६,३७१	-	१,४०९,७७४,०३९	२,६७,७७४,०३९	११,०६४,४३६,६६६	११,१६,६६,६६६	
यास वर्षको विस्तृत आवधिकी नाफा	-	-	-	-	-	-	-	१,४०९,७७४,०३९	-	१,४०९,७७४,०३९	-	१,४०९,७७४,०३९
आयकर परभावको अन्य विस्तृत आवधिकी	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानी बाट भएका नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
पुरन: मुल्याङ्कनबाट भएका नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाम योजनाबाट विमाङ्कित नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
नगद प्रवाहको हेजिङबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
विदेशी विनिमय संचालनको विविध सम्पत्ति विनिमयबाट भएको सटही नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
जगेडा कोषबाट निकालिएको रकम	-	-	३७४,०९४,६०४	१,७७१,६२४	४०४,४०६,६१२	-	-	(६६६,६६६)	१०९,६६६,६६६	-	-	-
साधारण जगेडा कोष	-	-	३७४,०९४,६०४	-	-	-	-	-	-	-	-	-
ऋणपत्र भुक्तानी कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
सटही घटबढ कोष	-	-	-	१,७७१,६२४	-	-	-	-	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
ग्राहक संरक्षण कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
नियामक जगेडा कोष	-	-	-	-	४०४,४०६,६१२	-	-	(४०४,४०६,६१२)	-	-	-	-
जगेडा कोषमा सारिएको रकम	-	-	-	-	-	-	-	९२,४२१,७७४	(९२,४२१,७७४)	-	-	-
कर्मचारी दक्षता अभिवृद्धी कोष	-	-	-	-	-	-	-	३,०३७,९९९	(३,०३७,९९९)	-	-	-
लगानी समायोजन कोष	-	-	-	-	-	-	-	६,२०४,०४६	(६,२०४,०४६)	-	-	-
इक्विटीमा देखाइएको शेयरधनी सँगको कारोवार	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर निकालाशन	-	-	-	-	-	-	-	-	-	-	-	-
FPO जारी तथा बाँडफाँड	१,१४१,४१६,३००	-	-	-	-	-	-	-	-	-	-	१,१४१,४१६,३००
FPO प्रिमियम	-	२,६४६,७६६,९७९	-	-	-	-	-	-	-	-	-	२,६४६,७६६,९७९
FPO प्रिमियम खर्च (कर बाहेक)	-	(२३,२२४,३४०)	-	-	-	-	-	-	-	-	-	(२३,२२४,३४०)
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
नियन्त्रण नहुने स्वार्थ	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लामांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
वोनस शेयर निकालाशन	-	(१,४३६,२४०)	-	-	-	-	-	-	-	-	-	(१,४३६,२४०)
नगद लामांश भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
जम्मा योगदान तथा बाँडफाँड	१,१४१,४१६,३००	२,६२३,१४१,३६९	३७४,०९४,६०४	१,७७१,६२४	४०४,४०६,६१२	२१,६६६,३७१	-	९६७,७७४,०३९	६७,७७४,०३९	४,६६,६६,६६६	१९,६६,६६,६६६	४,६६,६६,६६६
आषाढ २०७५ को अन्त्य मौज्जात	७,६०३,२९०,६३४	४,०६६,६६६,६६६	१,६६६,६६६,६६६	४,६६६,६६६	४०४,४०६,६१२	४,६६६,६६६	-	२,६६६,६६६	३६६,६६६,६६६	१९,६६,६६,६६६	१९,६६,६६,६६६	१९,६६,६६,६६६

श्रावण १, २०७५ सालको मौज्जात समायोजन/पुनःस्थापना (समूह)	७६०३२९०.६३४	४,०६६.८४४,४९८	१,६८३,९९१,७०४	५६,३७६,८७८	४०४,४०६,६१२	(६,८२४,४४६)	२,४७६,४७७,७८८	३६४,९८३,५६८	१६६,४९,५७४,५६८	१३१,४८०,०४४	१६,७८१,०४४,९९३
श्रावण १, २०७५ समायोजन/पुनःस्थापित मौज्जात यस वर्षको विस्तृत आवन्दी नाफा	७६०३२९०.६३४	४,०६६.८४४,४९८	१,६८३,९९१,७०४	५६,३७६,८७८	४०४,४०६,६१२	(६,८२४,४४६)	२,४७६,४७७,७८८	३६४,९८३,५६८	१६६,४९,५७४,५६८	१३१,४८०,०४४	१६,७८१,०४४,९९३
आयकर पत्रघातको अन्य विस्तृत आवन्दी फेरार भेलुमा मुल्याङ्कन गरिएका इविटी उपकरणका लगानी बाट भएका नाफा/नोक्सान पुनः मुल्याङ्कनबाट भएका नाफा/नोक्सान परिभाषित लाम योजनाबाट हिमाङ्किक नाफा/नोक्सान नगद प्रवाहको हेजिङबाट भएको नाफा/नोक्सान विदेशी विनिमय संचालनको वित्तिय सम्पत्ति विनिमयबाट भएको साटही नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आवन्दी जग्गा कोषबाट सारिएको रकम	-	-	-	-	-	१,७३२,२४८	२,३४४,५४८,६४१	(२,५६२,६६९)	२,३४४,७६६,४२१	३४,४६१,७६१	२,३७९,१९०,१६१
साधारण जग्गा कोष	-	-	४४७,५७६,७६७	२२,००३,०९३	४१४,३२६,४४२	-	(१,०४५,२६०,२०६)	१,२४,१७८,६४८	२,८२७,७६५	(२३४)	२,८२७,५३१
ऋणपत्र भुक्तानी कोष	-	-	४४७,५७६,७६७	-	-	-	(४४७,५७६,७६७)	-	-	-	-
साटही घटबढ कोष	-	-	-	२२,००३,०९३	-	-	(९०,४४२,४११)	९०,४४२,४११	-	-	-
कर्मचारी दक्षता अभिवृद्धी कोष	-	-	-	-	-	-	(२२,००३,०९३)	-	-	-	-
संस्थानगत सामाजिक उत्तरदायित्व कोष	-	-	-	-	-	-	(१७,२००,४३०)	१७,२००,१६६	(२४४)	(२३४)	(४८०)
ग्राहक संरक्षण कोष	-	-	-	-	-	-	(४१४,३२६,४४२)	४,४२४,९६१	२,८२७,००९	-	२,८२७,००९
नियामक जग्गा कोष	-	-	-	-	-	-	(११,०००,०००)	११,०००,०००	-	-	-
एनएमबि कर्मचारी सहत कोष	-	-	-	-	-	-	(१,०००,०००)	१,०००,०००	(१,०००,०००)	-	(१,०००,०००)
जग्गा कोषमा सारिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-
कर्मचारी दक्षता अभिवृद्धी कोष	-	-	-	-	-	-	-	-	-	-	-
एनएमबि कर्मचारी सहत कोष	-	-	-	-	-	-	-	-	-	-	-
इविटीमा देखाइएको शेयरधनी सँगको कारोवार शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-
FMO बाट प्राप्त शेयर विमोचन	-	-	४,७१,५६९,२००	-	-	-	-	-	-	-	-
शेयर जारी खर्च (कर बाहेक)	-	-	(४,२६४,२४१)	-	-	-	-	-	-	-	-
वोनस शेयर निष्काशन (NMBMF)	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	१,०,७७६,९३८	-	-	-	१,०,७७६,९३८
शेयरधनीलाई लामाश विवरण	-	-	-	-	-	-	-	-	-	-	-
वोनस शेयर निष्काशन	२,०१४,८७२,०१८	(२,०२०,३४९,९३१)	-	-	-	-	(४,२८९,०२४)	-	(१,०,७७६,९३८)	-	(१,०,७७६,९३८)
नगद लामाश भुक्तानी	२,०१४,८७२,०१८	(१,५४४,०४४,९८२)	-	-	-	-	(१,८४९,३४०,०३२)	-	(१,८४९,३४०,०३२)	-	(१,८४९,३४०,०३२)
जम्मा योगदान तथा वौडफौड	२,०१४,८७२,०१८	(१,५४४,०४४,९८२)	-	-	-	-	(१,८४९,३४०,०३२)	-	(१,८४९,३४०,०३२)	-	(१,८४९,३४०,०३२)
आषाढ २०७६ को अन्त्य मौज्जात	९,६१८,१६२,६३२	२,४१२,७९८,५१७	२,१११,५७१,४७२	७८,३७६,४७२	८१८,७३३,०६४	(४,०९२,२९८)	१,९६१,७२२,४४७	४८४,४९९,४४८	१,७९,५११,८७९,४७९	१६४,३६६,६१६	१७,७७७,२६९,०८९

# एकीकृत इक्विटीमा परिवर्तनको विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

(रकम रु. मा)

बैंक												
इक्विटी धारकलाई बाँडफाँड योग्य इक्विटी												
विवरण	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सट्टी घटबढ कोष	नियामक कोष	फेयर ग्यालु कोष	पुरर्मुल्याङ्कन कोष	सञ्चित नाफा	अन्य कोष	कुल रकम	नियन्त्रण नहुने स्वार्थ	कुल इक्विटी
श्रावण १, २०७६ सालको मौज्जात समायोजन/पुनःस्थापना	६,४६१,७७४,३३४	१,४२४,२२१,९४७	१,३०१,०९२,९०३	४,४६४,२४४	-	१९,७३१,७४१	-	१,३६४,९४८,६६१	२,७७,२४३,७७९	१०,९०२,२६०,७७९	-	१०,९०२,२६०,७७९
पूँजी समायोजन कोष समायोजन	-	-	-	-	-	-	-	(४,०३०,९६६)	-	-	-	-
श्रावण १, २०७५ समायोजित/पुनःस्थापित मौज्जात	६,४६१,७७४,३३४	१,४२४,२२१,९४७	१,३०१,०९२,९०३	४,४६४,२४४	-	१९,७३१,७४१	-	१,३६०,९१७,६६१	२,७७,२४३,७७९	१०,९०२,२६०,७७९	-	१०,९०२,२६०,७७९
यास वर्षको विस्तृत आव्दानी नाफा	-	-	-	-	-	-	-	१,६४३,७६२,७४३	-	१,६४३,७६२,७४३	-	१,६४३,७६२,७४३
आयकर परव्यातको अन्य विस्तृत आव्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानी बाट भएका नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	(२६,७६६,०४७)	-	(२६,७६६,०४७)
पुनः मुल्याङ्कनबाट भएका नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	(१७,४६०,१२३)	-	-	(१७,४६०,१२३)
परिमार्जित लाभ योजनाबाट विमाङ्कित नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
नगद प्रवाहको हेजिङबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
विदेशी विनिमय संचालनको विविध सम्पत्ति विनिमयबाट भएको सट्टी नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
यास वर्षको विस्तृत आव्दानी जगेडा कोषबाट निकालिएको रकम	-	-	३७०,७६६,४४१	१,७३१,६२४	४०४,४०६,६१२	(२६,७६६,०४७)	-	१,६४३,७६२,७४३	(१७,४६०,१२३)	१,६०६,४३६,६६३	-	१,६०६,४३६,६६३
साधारण जगेडा कोष	-	-	३७०,७६६,४४१	-	-	-	-	(६६४,७३१,२४४)	-	-	-	-
ऋणपत्र मुक्तानी कोष	-	-	-	-	-	-	-	(१०,९९९,४०३)	९०,९९९,४०३	-	-	-
सट्टी घटबढ कोष	-	-	-	१,७३१,६२४	-	-	-	(१,७३१,६२४)	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष	-	-	-	-	-	-	-	(१६,६७४,९२६)	१६,६७४,९२६	-	-	-
शेयरमा आधारित मुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
नियामक जगेडा कोष	-	-	-	-	४०४,४०६,६१२	-	-	(४०४,४०६,६१२)	-	-	-	-
जगेडा कोषमा सारिएको रकम	-	-	-	-	-	-	९,२४२,१७४	९,२४२,१७४	(९,२४२,१७४)	-	-	-
कर्मचारी वक्षता अभिवृद्धी कोष	-	-	-	-	-	-	३,०३७,११६	३,०३७,११६	(३,०३७,११६)	-	-	-
लगानी समायोजन कोष	-	-	-	-	-	-	६,२०४,०४६	६,२०४,०४६	(६,२०४,०४६)	-	-	-
इक्विटीमा देखाइएको शेयरधनी सँगको कारोवार	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर निष्काशन	१,१४१,४१६,३००	-	-	-	-	-	-	-	-	-	-	-
FPO जारी तथा बाँडफाँड	-	-	-	-	-	-	-	-	-	१,१४१,४१६,३००	-	१,१४१,४१६,३००
FPO प्रिमियम	-	२,६४९,७३२,९७९	-	-	-	-	-	-	-	२,६४९,७३२,९७९	-	२,६४९,७३२,९७९
FPO प्रिमियम खर्च (कर बाहेक)	-	(२३,२२४,३४०)	-	-	-	-	-	-	-	(२३,२२४,३४०)	-	(२३,२२४,३४०)
शेयरमा आधारित मुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभाना वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
वोनस शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-
नगद लाभाना मुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
जम्मा योगदान तथा बाँडफाँड	१,१४१,४१६,३००	२,६४९,७३२,९७९	३७०,७६६,४४१	१,७३१,६२४	४०४,४०६,६१२	(२६,७६६,०४७)	-	१,६४३,७६२,७४३	६६,१६६,०९७	४,६६७,४६४,४२२	-	४,६६७,४६४,४२२
आषाढ २०७५ को अन्त्य मौज्जात	७,६०३,२९०,६३४	४,०९१,३६६,४६६	१,६७१,६५१,४४४	४,६३५,८६८	४०४,४०६,६१२	(७०४,७२६६)	-	२,३३६,९६१,४२७	३६०,३६४,६३६	१६,४६६,६०९,३०१	-	१६,४६६,६०९,३०१



क्रमांक	विवरण	७६०३२२०६३४	४०९१३६६५६६	१६७१६५१७४४	४६३७६६७६	४०४४०६६१२	(७०४७२६६)	२३३९१६१५७७	३०३३५६६६	१६४६६६६६६६६	१६४६६६६६६६६६
श्रावण १, २०७५ सालको मौज्जात		-	-	-	-	-	-	-	-	-	-
समायोजन/पुनःस्थापना		-	-	-	-	-	-	-	-	-	-
श्रावण १, २०७५ समायोजित/पुनःस्थापित मौज्जात		७६०३२२०६३४	४०९१३६६५६६	१६७१६५१७४४	४६३७६६७६	४०४४०६६१२	(७०४७२६६)	२३३९१६१५७७	३०३३५६६६	१६४६६६६६६६६६	१६४६६६६६६६६६६
यस वर्षको विस्तृत आवन्दी		-	-	-	-	-	-	-	-	-	-
नाफा		-	-	-	-	-	-	-	-	-	-
आयकर पत्रमातको अन्य विस्तृत आवन्दी		-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्लुमा मुल्याङ्कन गरिएका इभिएटी उपकरणका लगानी बाट भएका नाफा/नोक्सान		-	-	-	-	-	-	-	-	-	-
पुनः मुल्याङ्कनबाट भएका नाफा/नोक्सान		-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाम योजनाबाट हिमाङ्किक नाफा/नोक्सान		-	-	-	-	-	-	-	-	-	-
नगद प्रवाहको हेजिङबाट भएको नाफा/नोक्सान		-	-	-	-	-	-	-	-	-	-
विदेशी विनिमय संचालनको वित्तिय सम्पत्ति विनिमयबाट भएको सटही नाफा/नोक्सान		-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आवन्दी		-	-	-	-	-	-	-	-	-	-
जग्गा कोषमा सारिएको रकम		-	-	-	-	-	-	-	-	-	-
साधारण जग्गा कोष		-	-	-	-	-	-	-	-	-	-
ऋणपत्र भुक्तानी कोष		-	-	-	-	-	-	-	-	-	-
सटही घटबढ कोष		-	-	-	-	-	-	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष		-	-	-	-	-	-	-	-	-	-
नियामक जग्गा कोष		-	-	-	-	-	-	-	-	-	-
एनएमबि कर्मचारी राहत कोष		-	-	-	-	-	-	-	-	-	-
जग्गा कोषबाट सारिएको रकम		-	-	-	-	-	-	-	-	-	-
कर्मचारी दक्षता अभिवृद्धी कोष		-	-	-	-	-	-	-	-	-	-
एनएमबि कर्मचारी राहत कोष		-	-	-	-	-	-	-	-	-	-
इकिटीमा देखाइएको शेयरखनी सँगको कारोवार		-	-	-	-	-	-	-	-	-	-
शेयर निष्काशन		-	-	-	-	-	-	-	-	-	-
FMO बाट प्राप्त शेयर निमोचन		-	-	-	-	-	-	-	-	-	-
शेयर जारी खर्च (कर बाहेक)		-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी		-	-	-	-	-	-	-	-	-	-
शेयरखनीलाई लामोश वितरण		-	-	-	-	-	-	-	-	-	-
बोनस शेयर निष्काशन		-	-	-	-	-	-	-	-	-	-
नगद लामोश भुक्तानी		-	-	-	-	-	-	-	-	-	-
जम्मा योगदान तथा वीडफौड		२,०१४,६७२,०१६	(१,४४६,६६६,०६९)	-	-	-	-	-	-	-	-
आधाढ २०७६ को अन्त्य मौज्जात		९,६१६,६६६,६६६	२,४१२,७६६,६६६	२,१२३,३०६,६६६	७६,३७६,९७२	६१,७६६,६६६	(६,४६६,६६६)	१,७६६,६६६,६६६	४७६,६६६,६६६	१९,४६६,६६६,६६६	१९,४६६,६६६,६६६

आजको मितिको प्रतिवेदन अनुसार

द. सि.ए. सुनिल कुमार ढुंगेल  
एस. ए. आर. एसोसिएट्स,  
चाटर्ड एकाउण्टेन्ट्स

द. राजेन्द्र कार्पेल  
संचालक

द. निको पिल  
संचालक

द. पवन कुमार गोल्याण  
अध्यक्ष

द. सुनिल केशी  
प्रमुख कार्यकारी अधिकृत

द. मुकुल पराजुली  
प्रमुख वित्त तथा योजना

द. नविन मानन्धर  
प्रमुख वित्त अधिकृत

द. प्रदीप राज पाण्डे  
संचालक

द. हरिश्चन्द्र सुवेदी  
संचालक

मिति: आईतबार, २४ कार्तिक २०७६  
ठेगाना: एनएमबि भवन, बबरमहल, काठमाडौं

## बाँड्न योग्य नाफा/नोक्सानको विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)  
(नेपाल राष्ट्र बैंकको नियमावली बमोजिम)

विवरण	असाढ मसान्त २०७६	असाढ मसान्त २०७५
नाफा नोक्सान विवरण बमोजिमको नाफा/(नोक्सान)	२,२५७,२७६,०२७	१,८५३,७९२,७५३
बाँडफाँड :		
क. जगोडा कोष	(४५१,४५५,२०५)	(३७०,७५८,५५१)
ख. सटही घटबड कोष	(२२,००३,०९३)	(१,७३१,६२४)
ग. पूँजी चुक्ता कोष	(९०,४५२,५११)	(९०,९९९,५०३)
घ. संस्थागत सामाजिक दायित्व कोष	(२२,५७२,७६०)	(१८,५३७,९२८)
ङ. कर्मचारी तालिम कोष	-	-
च. लगानी समायोजन कोष	-	-
<b>नियामक समायोजन अघिको नाफा/नोक्सान</b>	<b>१,६७०,७९२,४५७</b>	<b>१,३७१,७६५,१४७</b>

(रकम रु. मा)



नियामक समायोजन :		
क. व्याज वक्यौता /अधिल्लो व्याज वक्यौता प्राप्ति घटवढ	(३६८,६३८,१६५)	(२२२,६७९,१७६)
ख. ऋण नोक्सान व्यवस्थामा घटवढ	-	-
ग. लगानीमा घाटाको लागि व्यवस्थाको घटवढ	(४३,१४१,२३५)	(५९,७७४,६२७)
घ. गैर वैकिङ्ग सम्पत्तिको व्यवस्थाको घटवढ	(३,१७१,५८२)	(६६,८६९,०११)
ङ. स्थान कर सम्पत्ति घटवढ	-	-
च. ख्याती घटवढ	-	-
छ. मोलतोल खरिदमा नाफाको घटवढ	-	-
ज. विमाङ्कि घाटाको घटवढ	(८८८,९६९)	(४८,०२६,५०२)
फ. अन्य	-	-
-फेयर भ्यालु कोष को घटवढ	१,५१३,४९८	(७,०५७,२९६)
<b>कुल समायोजन</b>	(४१४,३२६,४५२)	(४०४,४०६,६१२)
<b>बाँड्न योग्य नाफा/(नोक्सान)</b>	<b>१,२५६,४६६,००५</b>	<b>९६७,३५८,५३६</b>

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

नगद तथा नगद समान

४.१

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नगद मौज्जात	२,४५२,२६३,१३४	२,४०९,७३५,३०९	२,४५२,१३१,८७९	२,४०९,७१७,७५८
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	१,६१४,४८३,०६३	१,५९५,७५५,२५०	९०९,२२२,१५७	८१९,४५०,७००
माग तथा अल्प सुचानामा प्राप्त हुने रकम	५,२२२,९३६,२७७	२३६,७६८,७२८	५,२२२,९३६,२७७	२३६,७६८,७२८
अन्य	४,२१२,०६४,१९०	१,७१४,४६६,९१९	४,२१२,०६४,१९०	१,७१४,४६६,९१९
<b>जम्मा</b>	<b>८,५०१,७४६,६६४</b>	<b>५,९५६,७२६,२०६</b>	<b>८,०९६,३५४,५०३</b>	<b>५,१८०,४०४,१०५</b>

नगदको फेयर भ्यालु Carrying Amount रहेको छ ।

डुकुटीमा रहेको नगदलाई भौतिक तथा वित्तीय जोखिमबाट हुनसक्ने क्षेतिका लागि पर्याप्त बिमा गरिएको छ । नियमक तरलता तथा व्यवसायीक आवश्यकता अनुसार डुकुटीमा नगद राखिएको छ । वैदेशिक मुद्रामा रहेको नगदमा विनीमय दरको जोखिम रहन्छ । वैदेशिक मुद्रालाई नजिकबाट अनुगमन गरी जोखिम देखिएमा तुरुन्त व्यवस्थापन गरिन्छ ।

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात

४.२

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नेपाल राष्ट्र बैंकसँग रहेको वैधानिक मौज्जात	८,२६८,५६६,४४२	५,१६०,५८३,५०४	८,२५२,५३६,४४२	५,१३६,३५३,५०४
पुनः विक्रिको निम्ति खरिद गरिएको धितोपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट अन्य निक्षेप तथा लिन बाँकी वक्यौता रकम	२,५७६,६४५,१४१	१,७०४,१५७,४३३	२,५७६,६४५,१४१	२,१२३,८४१,०५६
<b>जम्मा</b>	<b>१०,८४५,२११,५८४</b>	<b>६,८६४,७४०,९३७</b>	<b>१०,८२९,१८१,५८४</b>	<b>७,२६०,१९४,५६०</b>

केन्द्रीय बैंकमा रहेको मौज्जातको फेयर भ्यालु Carrying Amount रहेको छ ।

सो मौज्जात मूख्यत केन्द्रीय बैंकको अनिवार्य नगद अनुपात (CRR) तथा SLR कायम गर्नका लागि उपयोग गरिएको छ । यसलाई पछि परिशोधित लागतमा गणना गरिन्छ ।

अन्य बाँकी वक्यौता रकममा नेपाल राष्ट्र बैंकमा रहेको स्थानीय सरकारको (लि.का.) (कन्ट्रि) मौज्जात हो ।

**बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात**

४.३

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
आन्तरिक बैंक तथा वित्तीय संस्था सँगको मौज्जात	-	-	-	-
विदेशी बैंक तथा वित्तीय संस्था सँगको मौज्जात	२,१७२,९६७,२३९	२,७६,४०७,१७१	२,१७२,९६७,२३९	२,७६,४०७,१७१
घटाउने: प्रभारको लागि व्यवस्था	-	-	-	-
<b>जम्मा</b>	<b>२,१७२,९६७,२३९</b>	<b>२,७६,४०७,१७१</b>	<b>२,१७२,९६७,२३९</b>	<b>२,७६,४०७,१७१</b>

यो सम्पतिहरूलाई परिशोधित लागतमा गणना गरिएको छ र सो सँग सम्बन्धित जोखिमलाई निरन्तर रूपमा मूल्यांकन गरिन्छ । सो सम्पतिहरूबाट प्राप्त भएको व्याजलाई नाफा नोक्सानमा व्याज आम्दानीमा प्रस्तुत गरिएको छ ।

**ब्यूटन (डेसिभिटिभ) वित्तीय उपकरण**

४.४

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>व्यापारिक लगानी</b>				
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	१,८९९,४६९,३५५	१,३९२,७९८,९४३	१,८९९,४६९,३५५	१,३९२,७९८,९४३
अग्रिम विनिमय सम्झौता	६,१३९,९२३,८८३	५,३३१,६१९,२१८	६,१३९,९२३,८८३	५,३३१,६१९,२१८
अन्य	५५६,०८९,०४४	७८२,३३३,३२३	५५६,०८९,०४४	७८२,३३३,३२३
<b>जोखिम व्यवस्थापनको निम्ति</b>				
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
<b>जम्मा</b>	<b>८,५९५,४८२,२८२</b>	<b>७,५०६,७५१,४८५</b>	<b>८,५९५,४८२,२८२</b>	<b>७,५०६,७५१,४८५</b>

ब्यूटन वित्तीय उपकरण भन्नाले खुद मूल्य सम्बन्धीत व्याज दर, वित्तीय उपकरणको मूल्य तथा अन्यको उतारचढावमा निर्भर रहने गर्दछ । ब्यूटन वित्तीय उपकरणलाई सरुमा र त्यसपछि फेर्य भ्यालुमा मापन गरिन्छ र व्यापारीक नाफा नोक्सानलाई SOPL को खुद व्यापारीक आम्दानीमा जनाईन्छ । रिपोर्टिङ्ग मितिमा forward market rate प्रयोग गरि फेर्य भ्यालुमा जनाईन्छ ।

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

### अन्य व्यापारिक सम्पत्तिहरू

४.५

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
ट्रेजरी बिल	-	-	-	-
नेपाल सरकारको ऋणपत्र	३४०,३९०,०००	३२१,७२०,०००	३४०,३९०,०००	३२१,७२०,०००
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-
स्वदेशी इजाजत प्राप्त संस्थाको वण्ड	-	-	-	-
शेयर	-	-	-	-
अन्य	-	-	-	-
<b>जम्मा</b>	<b>३४०,३९०,०००</b>	<b>३२१,७२०,०००</b>	<b>३४०,३९०,०००</b>	<b>३२१,७२०,०००</b>
उधारो (प्लेज्ड) राखिएको	-	-	-	-
उधारो (प्लेज्ड) नराखिएको	३४०,३९०,०००	३२१,७२०,०००	३४०,३९०,०००	३२१,७२०,०००

नेपाल राष्ट्र बैंकले जारी गरेको बजार निर्माता प्रक्रिया -२०७० अन्तर्गत बैंकले नागरिक बजत पत्रहरू खरिद गरेको छ । यी यन्त्रहरूलाई बैंकले परिपक्व हुने समयसम्म नराख्ने हेतुका साथ खरिद तथा बिक्री गर्ने गरेको छ । यी यन्त्रहरूको फेयर म्यालु करिब Carrying Amount हुने गर्छ ।

### बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी

४.६

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
माइक्रो फाइनेन्स संस्थालाई दिइएको कर्जा	३,३५२,१०९,९७२	२,५२२,७६५,६११	३,३५२,१०९,९७२	२,५२२,७६५,६११
अन्य	-	-	-	-
घटाउने : प्रभारको लागि व्यवस्था	३४,१४७,९८५	२५,१९७,८४२	३४,१४७,९८५	२५,१९७,८४२
<b>जम्मा</b>	<b>३,३१७,९६१,९८७</b>	<b>२,४९७,५६७,७६९</b>	<b>३,३१७,९६१,९८७</b>	<b>२,४९७,५६७,७६९</b>

यी सम्पत्तिहरूलाई परिशोधित लागतमा गणना गरिएको छ र सो सँग सम्बन्धित जोखिमलाई निरन्तर रूपमा मूल्याङ्कन गरिन्छ । सो सम्पत्तिहरूबाट प्राप्त भएको व्याजलाई नाफा नोक्सानमा व्याज आम्दानीमा प्रस्तुत गरिएको छ ।



४.६.१. प्रभारको निम्ति व्यवस्था

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
श्रावण १ को मौज्जात	२५,१९७,८४२	१८,८५१,२६३	२५,१९७,८४२	१८,८५१,२६३
यस वर्षको प्रभार	-	-	-	-
यस वर्षको जम्मा	८,९५०,१४३	६,३४६,५८०	८,९५०,१४३	६,३४६,५८०
उठेको/विपर्यय	-	-	-	-
अपलेखन गरिएको रकम	-	-	-	-
आषाढ अन्त्यको मौज्जात	३४,१४७,९८५	२५,१९७,८४२	३४,१४७,९८५	२५,१९७,८४२

ग्राहकलाई कर्जा तथा सापटी

४.७

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
अपलेखित मुल्यामा मुल्याङ्कन गरिएको कर्जा र सापटी	९,२,४४३,६८०,८०१	७५,६७८,२७१,३२१	८९,८४९,८०८,८२५	७३,९१९,२२६,७०६
घटाउने : प्रभार व्यवस्था	-	-	-	-
सामूहिक प्रभार	९९३,६७४,६६८	८४३,४०४,१४६	९७७,८३३,५३४	८२१,७३३,२१६
एकल प्रभार	४३८,११६,८२२	४२१,२८२,४०५	३८६,९४३,८९८	३८५,७२१,७२४
खुद रकम	९१,०११,८८९,३१२	७४,४१३,५८४,७७०	८८,४८५,०३१,३९४	७२,७११,७७१,७६६
FVTPL मा मुल्याङ्कन गरिएको कर्जा तथा सापटी	-	-	-	-
जम्मा	९१,०११,८८९,३१२	७४,४१३,५८४,७७०	८८,४८५,०३१,३९४	७२,७११,७७१,७६६

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

४७.१ : कर्जा प्रकारको आधारमा कर्जा र सापटीको विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>कर्जा प्रकार</b>				
आवधीक कर्जा	२१,८१९,२७८,८२७	१४,२६८,६२५,६५४	२१,८१९,२७८,८२७	१४,२६८,६२५,६५४
ओभर ड्राफ्ट	५,९२९,६८८,११२	३,०९९,९७४,८२६	५,९२९,६८८,११२	३,०९९,९७४,८२६
ट्रष्ट रिसिप्ट/आयात कर्जा	४,१४६,३१३,९७४	३,९३९,६१४,३४६	४,१४६,३१३,९७४	३,९३९,६१४,३४६
माग तथा अन्य चालु पूँजी कर्जा	१८,३३२,५७१,९००	१६,१२४,७९८,३१५	१८,३३२,५७१,९००	१६,१२४,७९८,३१५
व्यक्तिगत आवासिय कर्जा	९,१९१,४९८,३६७	८,४११,८६२,८४६	९,१९१,४९८,३६७	८,४११,८६२,८४६
रियल स्टेट कर्जा	३,२७०,०११,९६४	३,७७७,३०९,१४६	३,२७०,०११,९६४	३,७७७,३०९,१४६
मार्जिन लेन्डिङ्ग कर्जा	२९,४,६०५,४९७	४१७,४७१,४६१	२९,४,६०५,४९७	४१७,४७१,४६१
हायर पव्वेज कर्जा	४,१७९,११७,८९०	४,६०७,०४१,०२७	४,१७९,११७,८९०	४,६०७,०४१,०२७
पिछडिएको वर्गलाई कर्जा	३,७७९,६३१,०४७	२,९५४,९३६,१०५	१,२३५,३५३,६२९	१,२३०,२१३,६८२
विल खरिद	-	८,०००,०००	-	८,०००,०००
कर्मचारी कर्जा	६९८,४५१,३०५	६११,९२७,०२४	६९१,४३६,२७८	६०५,७२०,०१२
अन्य	२०,१५०,९९२,८४०	१७,३०१,२२१,६१८	२०,१५०,९९२,८४०	१७,३०१,२२१,६१८
<b>जम्मा</b>	<b>९१,७९२,१६१,७२३</b>	<b>७५,४६२,७८२,३६९</b>	<b>८९,२४०,६६९,२७७</b>	<b>७३,७३१,८५२,९३४</b>
लिन वौकी व्याज	६५१,५१९,०७८	२१५,४८८,९५१	६०८,९३९,५४८	१८७,३७३,७७२
<b>कुल जम्मा</b>	<b>९२,४४३,६८०,८०१</b>	<b>७५,६७८,२७१,३२१</b>	<b>८९,८४९,६०८,८२५</b>	<b>७३,९१९,२२६,७०६</b>



**४.७२ : मुद्राको आधारमा कर्जा र सापटीको विश्लेषण**

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नेपाली रुपैया	८८,९४६,०२५,४७३	७४,०१४,८८३,७०३	८६,३५२,१५३,४९७	७२,२५५,८३९,०८९
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	३,४७७,७५९,३०६	१,६४३,८५३,३३८	३,४७७,७५९,३०६	१,६४३,८५३,३३८
ग्रेट ब्रिटेन पाउन्ड	-	-	-	-
युरो	१९,८९६,०२२	१९,५३४,२८०	१९,८९६,०२२	१९,५३४,२८०
जापानिज ऐन	-	-	-	-
चाइनिज युआन	-	-	-	-
अन्य	-	-	-	-
<b>जम्मा</b>	<b>९२,४४३,६८०,८०१</b>	<b>७५,६७८,२७१,३२१</b>	<b>८९,८४९,८०८,८२५</b>	<b>७९,९१९,२२६,७०६</b>

**४.७३ : धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण**

ग्राहकहरूलाई प्रदान गरिएको कर्जा तथा सापटहरूलाई धितो बन्दक लिएर डिफल्टको जोखिम घटाईएको छ । ग्राहकहरूलाई प्रदान गरिएको कर्जा तथा सापटहरूमा बन्दक गरिएका धितोहरूका प्रकार निम्नानुसार छन् ।

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>सुरक्षण</b>				
चल/अचल सम्पति	८९,८२३,८५०,८८१	७३,६६२,०५८,२३३	८९,३५२,२४७,५४०	७३,३२९,४९६,१३५
सुन र चाँदी	-	-	-	-
स्वदेशी बैंक तथा वित्तिय संस्थाको ग्यारेन्टि	१८,८९८,३५८	७,५३८,७८९	१८,८९८,३५८	७,५३८,७८९
सरकारी ग्यारेन्टि	८९,१२५,८३२	८३,०००,१६७	८९,१२५,८३२	८३,०००,१६७
अन्तराष्ट्रिय सुचिकृत बैंकको ग्यारेन्टि	-	-	-	-
निर्यात कागजपत्रको धितो	-	-	-	-
मुद्दति निक्षेपको धितो	३८५,०२५,४१६	४९८,२७१,५१३	३८५,०२५,४१६	४९८,२७१,५१३
सरकारी सेक्युरिटीको धितो	४,५११,६७९	९२०,१०२	४,५११,६७९	९२०,१०२
काउन्टर ग्यारेन्टि	-	-	-	-
व्याक्तिगत ग्यारेन्टि	६७४,४६६	४८४,०६८	-	-
अन्य धितो	२,१२१,५९४,१७०	१,४२५,९९८,४४८	-	-
<b>जम्मा</b>	<b>९२,४४३,६८०,८०१</b>	<b>७५,६७८,२७१,३२१</b>	<b>८९,८४९,८०८,८२५</b>	<b>७९,९१९,२२६,७०६</b>
सुरक्षण नगरिएको	-	-	-	-
<b>कुल जम्मा</b>	<b>९२,४४३,६८०,८०१</b>	<b>७५,६७८,२७१,३२१</b>	<b>८९,८४९,८०८,८२५</b>	<b>७९,९१९,२२६,७०६</b>

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

४.७.४ : प्रभारको लागि व्यवस्था

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>निर्दिष्ट प्रभारको लागि व्यवस्था</b>				
श्रावण १ को मौज्जात	४२१,२८२,४०५	७१९,९२४,४९३	३८५,७२१,७२४	७०८,३८५,३९५
यस वर्षको प्रभार :	-	-	-	-
यस वर्षको थप	-	-	-	-
यस वर्ष उठेको/विपर्यय	१६,८३४,४१८	(२९८,६४२,०८८)	१,२२२,१७४	(३२२,६६३,६७१)
अपलेखन	-	-	-	-
विदेशी मुद्राको प्रभारमा विनिमय दरको घट/बढ	-	-	-	-
अन्य उत्तारचढाव	-	-	-	-
<b>आषाढ अन्त्यको मौज्जात</b>	<b>४३८,११६,८२२</b>	<b>४२१,२८२,४०५</b>	<b>३८६,९४३,८९८</b>	<b>३८५,७२१,७२४</b>
<b>सामुहिक प्रभारको लागि व्यवस्था</b>				
श्रावण १ को मौज्जात	८२१,७३३,२१६	७२४,८५९,८८९	८२१,७३३,२१६	७२४,८५९,८८९
यस वर्षको प्रभार :	-	-	-	-
यस वर्षको थप/विपर्यय	१७१,९४१,४५१	९६,८७३,३२८	१५६,१००,३१७	९६,८७३,३२८
विदेशी मुद्राको प्रभारमा विनिमय दरको घट/बढ	-	-	-	-
अन्य उत्तारचढाव	-	-	-	-
<b>आषाढ अन्त्यको मौज्जात</b>	<b>९९३,६७४,६६८</b>	<b>८२१,७३३,२१६</b>	<b>९७७,८३३,५३४</b>	<b>८२१,७३३,२१६</b>
<b>प्रभारको लागि जम्मा व्यवस्था</b>	<b>१,४३१,७९१,४९०</b>	<b>१,२४३,०१५,६२१</b>	<b>१,३६४,७७७,४३१</b>	<b>१,२०७,४५४,९४०</b>

### धितोपत्रमा लगानी

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
अपलेखित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी	९,८२०,३१८,९३९	९,०२४,०५६,८८४	९,६९०,९८८,५७६	८,८९४,९६७,८९८
FVTOCI मा मुल्याङ्कन गरिएको इक्विटीमा गरिएको लगानी	६३८,३६२,४३९	५८४,३११,३२७	६२४,३६२,४३९	५५३,४७८,८२७
<b>जम्मा</b>	<b>१०,४५८,६८१,३७८</b>	<b>९,६०८,३६८,२११</b>	<b>१०,३१५,३५१,०१६</b>	<b>९,४४८,४४६,७२५</b>

४.८

धितोपत्रमा लगानीलाई तीन भागमा विभाजन गरिएको छ: FVTPL, परिषोधित लागत र FVTOCI

४.८.१ परिपोषित मुल्यमा मुल्याङ्कन गरिएका धितोपत्रमा लगानी

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
ऋण धितोपत्र	१४,९८९,९५३	१४,०८८,९८६	-	-
सरकारी ऋण पत्र	८,२५२,०४४,२०२	५,४७९,३६९,०९८	८,२५२,०४४,२०२	५,४७९,३६९,०९८
सरकारी ट्रेजरी बिल	७८६,८११,३८२	२,५३८,०२२,०६१	७८६,८११,३८२	२,५३८,०२२,०६१
नेपाल राष्ट्र बैंकको वण्ड	-	-	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-	-	-
अन्य लगानी	७६६,४७३,४०२	९९२,६७६,७३९	६५२,१३२,९९२	८७७,६७६,७३९
घटाउने: हानी नोक्सानी व्यवस्था	-	-	-	-
<b>जम्मा</b>	<b>९,८२०,३१८,९३९</b>	<b>९,०२४,०५६,८८४</b>	<b>९,६९०,९८८,५७६</b>	<b>८,८९४,९६७,८९८</b>

आषाढ मसान्त २०७६ को अन्य लगानीको विवरण निम्न छन् :

विवरण	व्याज दर	परिपक्व मिति	फेस भ्यालु (\$)	खुद रकम (रु)
१. सिन्डिकेट बैंक, लण्डन	३.८८%	०४ डिसेम्बर २०१९	१,४००,०००	१५४,८१९,३१२
२. आइसीआए बैंक, दुबई	३.७५%	१८ मार्च २०२०	१,०००,०००	१११,०२२,८४०
३. आइसीआए बैंक, दुबई	३.७७%	१८ मार्च २०२०	१,७००,०००	१८८,७१८,९०१
४. आइसीआए बैंक, दुबई	३.७६%	१८ मार्च २०२०	३००,०००	३३,३०६,४४९
५. सिन्डिकेट बैंक, लण्डन	२.५३%	०४ डिसेम्बर २०१९	१,४८०,०००	१६४,२६५,४९०
<b>जम्मा</b>				<b>६५२,१३२,९९२</b>

४.८.२ अन्य विस्तृत आम्दानीको विवरण मार्फत फेयर भ्यालुमा मुल्याङ्कन गरिएका शेयर लगानी

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
इक्विटी उपकरणहरू				
सुचिकृत शेयर	५९३,३६६,५३९	५५६,९१९,३२७	५९३,३६६,५३९	५३९,०८६,८२७
सुचिकृत नगरिएका शेयर	४४,९९५,९००	२७,३९२,०००	३१,९९५,९००	१४,३९२,०००
<b>जम्मा</b>	<b>६३८,३६२,४३९</b>	<b>५८४,३११,३२७</b>	<b>६२५,३६२,४३९</b>	<b>५५३,४७८,८२७</b>

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

४.८.३ इक्विटीमा गरिएको लगानीको जानकारी

विवरण	समूह				बैंक			
	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५	
	लागत मूल्य	फेयर म्यालु	लागत मूल्य	फेयर म्यालु	लागत मूल्य	फेयर म्यालु	लागत मूल्य	फेयर म्यालु
<b>सूचीकृत इक्विटीमा भएको लगानी</b>								
यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड	२११,३००	२४६,०००	२११,३००	२४६,६००	२११,३००	२४६,०००	२११,३००	२४६,६००
एन एल जी इन्स्योरेन्स कम्पनी लिमिटेड	-	५,४००	-	४३,७१०	-	५,४००	-	४३,७१०
रिडी हाइड्रो पावर लिमिटेड	३,६००	४,४१०	३,६००	५,७६१	३,६००	४,४१०	३,६००	५,७६१
रुरल माइक्रोफाइनास वित्तिय संस्था लिमिटेड	-	४५६,०७३	-	४११,३९०	-	४५६,०७३	-	४११,३९०
लक्ष्मी लघुवित्त संस्थान लिमिटेड	-	२,६४४	-	४,३९२	-	२,६४४	-	४,३९२
मेरो माइक्रोफाइनास वित्तीय संस्था लिमिटेड	३७०,२३,०००	४६,०४६,०००	१४,०००,०००	२०,०२०,०००	३७,०२३,०००	४६,०४६,०००	१४,०००,०००	२०,०२०,०००
बुटवल पावर लिमिटेड	२०९,००६,६७९	१६७,६६६,६७९	२०९,००६,६७९	१९,०,६४०,६०३	२०९,००६,६७९	१६७,६६६,६७९	२०९,००६,६७९	१९०,६४०,६०३
नेपाल टेलिकम	३४,६९६,४७२	३४,३६२,४०२	-	-	३४,६९६,४७२	३४,३६२,४०२	-	-
एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १	१०४,०००,०००	११३,२१०,०००	११२,४००,०००	१२९,४३७,४००	१०४,०००,०००	११३,२१०,०००	१०४,०००,०००	१२९,४३७,४००
एनएमबि हाईब्रिड फण्ड १	१४०,०००,०००	१४०,४२०,०००	१४०,०००,०००	१४४,६३०,०००	१४०,०००,०००	१४०,४२०,०००	१४०,०००,०००	१४४,६३०,०००
लक्ष्मी इक्विटी फण्ड	४०,९४७,१००	३१,२४२,६३७	४०,९४७,१००	३३,१६७,१४१	४०,९४७,१००	३१,२४२,६३७	४०,९४७,१००	३३,१६७,१४१
एनआईसी एशिया ग्रोथ फण्ड	१०,०००,०००	१०,२६०,०००	१०,०००,०००	९,१९०,०००	१०,०००,०००	१०,२६०,०००	१०,०००,०००	९,१९०,०००
सानिमा इक्विटी फण्ड	२०,०००,०००	१६,६००,०००	२०,०००,०००	१९,१२०,०००	२०,०००,०००	१६,६००,०००	२०,०००,०००	१९,१२०,०००
सिटिजन म्युचल फण्ड १	१०,०००,०००	१०,१६०,०००	१०,०००,०००	९,२६०,०००	१०,०००,०००	१०,१६०,०००	१०,०००,०००	९,२६०,०००
<b>कुल</b>	<b>६०६,६२०,१४१</b>	<b>५९३,३६६,४३९</b>	<b>५९६,६६६,६७९</b>	<b>५४६,९१९,३२७</b>	<b>६०६,६२०,१४१</b>	<b>५९३,३६६,४३९</b>	<b>५९६,६६६,६७९</b>	<b>५४६,९१९,३२७</b>

सूचीकृत नभएको इन्स्टीटुमा भएको लगानी									
नेपाल स्टक एक्सचेंज लिमिटेड	५,०००	७१,६००	५,०००	५,०००	५,०००	५,०००	५,०००	५,०००	५,०००
नेपाल क्लियरिङ हाउस लिमिटेड	४,१९८,०००	६,०४५,१००	४,१९८,०००	४,१९८,०००	४,१९८,०००	४,१९८,०००	४,१९८,०००	४,१९८,०००	४,१९८,०००
कर्जा सूचना केन्द्र लिमिटेड	१८९,०००	१,८९०,०००	१८९,०००	१८९,०००	१८९,०००	१८९,०००	१८९,०००	१८९,०००	१८९,०००
सिडिजन म्युचुअल फण्ड २	२,०००,०००	२,०००,०००	-	-	-	-	-	-	-
नाबिल ब्यालेन्स फण्ड २	१०,०००,०००	१०,०००,०००	-	-	-	-	-	-	-
सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड	११,०००,०००	११,०००,०००	११,०००,०००	११,०००,०००	११,०००,०००	११,०००,०००	११,०००,०००	११,०००,०००	११,०००,०००
नेपाल फिनसपट कम्पनी लिमिटेड	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००
सिडिबिबी हाईड्रो फण्ड लिमिटेड	१०,०००,०००	११,६८९,२००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	११,६८९,२००	१०,०००,०००	१०,०००,०००
<b>कूल</b>	<b>३९,३९२,०००</b>	<b>४४,९९५,९००</b>	<b>२७,३९२,०००</b>	<b>२७,३९२,०००</b>	<b>२७,३९२,०००</b>	<b>२७,३९२,०००</b>	<b>३१,९९५,९००</b>	<b>१४,३९२,०००</b>	<b>१४,३९२,०००</b>
<b>कूल जम्मा</b>	<b>६४६,२८२,१५१</b>	<b>६३८,३६२,४३९</b>	<b>५९४,०६०,९७९</b>	<b>५८४,३९१,३२७</b>	<b>६३३,२८२,१५१</b>	<b>६३३,२८२,१५१</b>	<b>६२४,३६२,४३९</b>	<b>५६३,५६०,६७९</b>	<b>५५३,४७८,८२७</b>

नेपाल सरकारको ट्रेजरी बिल तथा ऋणपत्रहरूलाई बैंकले परिपक्व हुने बेलासम्म राख्न सक्ने अभिप्राय तथा क्षमता रहेकोले यो सम्पत्तिहरूलाई परिपक्व हुने वित्तीय सम्पत्ति अन्तर्गत वर्गिकरण गरिएको छ । यी उपकरणहरूलाई परिपक्वित लागतमा देखाएको छ । यी उपकरणहरूले प्रदान गर्ने स्थिर दरले गर्दा यी उपकरणहरूमा निहित जोखिमहरूलाई पर्याप्त रूपमा क्षतिपूर्ति गर्दछ । विकास ऋणपत्रहरूमा भुक्तानी गरेको प्रिमियमलाई प्रभावकारी ब्याजदर (Effective Interest Rate) गणना गर्दा समावेश गरिएको छ । ट्रेजरी बिल तथा ऋणपत्रहरूमा पाकेको ब्याजलाई लगानीमा देखाईएको छ ।

माथिको तालिकामा उल्लेख भएका कुनै पनि शेयर लगानीमा बैंकको नियन्त्रण (Control) वा उल्लेखनिय प्रभाव (Significant influence) रहेको छैन । यी लगानीमा भएको उतारचढावलाई अन्य विस्तारित आय विवरणमा समायोजित गरिएको छ ।

बैंकले रु.१०५,०००,००० एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड-१ मा रु.९४०,०००,००० एनएमबि हाईब्रिड फण्ड-१ मा बीउ पूँजीका रूपमा लगानी गरेको छ । यी दुवै सामुहिक लगानी कोषमा बैंक कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको छ । वित्तीय सम्पत्तिको फेयर म्यालुमा संघी खुद परिवर्तन (Cumulative net change)को मापन FVTOCI को गरिएको छ र त्यसलाई फेयर म्यालु कोषमा देखाईएको छ ।

तल उल्लेखित कम्पनीले ३ वर्ष भन्दा बढी समय देखि लामोश घोषणा तथा वितरण गरेको छैन ।

१. एनएमबि हाईब्रिड फण्ड १
२. एनआईसी एशिया ग्रीथ फण्ड १

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

चालु कर सम्पत्ति

४.९

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>चालु कर सम्पत्ति</b>				
चालु वर्षको आय कर सम्पत्ति	१,०६२,४५४,१५०	७३२,३६७,६४४	९५६,९४९,९४५	६३३,१३२,५२६
गत वर्षहरूको कर सम्पत्ति	-	१२०,७५२,२३८	-	१२०,७५२,२३८
<b>जम्मा आय कर सम्पत्ति</b>	<b>१,०६२,४५४,१५०</b>	<b>८५३,११९,८८२</b>	<b>९५६,९४९,९४५</b>	<b>७५३,८८४,७६४</b>
<b>चालु कर दायित्व</b>				
चालु वर्षको आयकर दायित्व	१,१००,४९३,९३८	९२३,१९१,३६६	९९२,५२८,५१५	८२४,३०२,९२०
गत वर्षहरूको कर दायित्वहरू	-	-	-	-
<b>जम्मा आय कर दायित्व</b>	<b>१,१००,४९३,९३८</b>	<b>९२३,१९१,३६६</b>	<b>९९२,५२८,५१५</b>	<b>८२४,३०२,९२०</b>

आषाढ मसान्तमा अग्रीम आयकरको विवरण यस प्रकारको छ ।

विवरण	रकम
क. गत वर्षबाट अल्ट्या गरिको अग्रीम आयकर	-
ख. आ.व. २०७५/७६ मा किस्ताबन्दी अन्तर्गत दाखिला गरेको जम्मा अग्रीमकर	९,४८,८२०,५१८
ग. आ.व. २०७५/७६ को अग्रीम कर कटौती रकम	८,१२९,४२७
घ. आयकर मुदा बाफत सारिएको कर रकम	७७,८४८
ङ. आ.व. २०७५/७६ को लागि व्यवस्था गरिएको आयकर	९९२,५२८,५१५
<b>जम्मा भुक्तान गर्नुपर्ने आयकर (क+ख+ग-घ-ङ)</b>	<b>(३५,६५६,४१८)</b>

तीन अग्रीम कर कटौतीको किस्ता कूल आयकर दायित्वको ९० % भन्दा बढी जम्मा गरिएको छ र बाँकी आयकर दायित्व आरिक्न मसान्त भित्र दाखिला गरिएको छ ।

सहायक कम्पनीमा भएको लगानी

४.१०

विवरण	बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सूचीकृत सहायक कम्पनीमा भएको लगानी	४८,५५२,०००	४८,५५२,०००
सूचीकृत नभएको सहायक कम्पनीमा भएको लगानी	२००,०००,०००	२००,०००,०००
<b>जम्मा लगानी</b>	<b>२४८,५५२,०००</b>	<b>२४८,५५२,०००</b>
घटाउने : प्रभार व्यवस्था	-	-
<b>शुद्ध Carrying Amount</b>	<b>२४८,५५२,०००</b>	<b>२४८,५५२,०००</b>

४.१०.१ : सूचीकृत सहायक कम्पनीमा भएको लगानी

विवरण	बैंक			
	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड, ८२६,२३१ साधारण शेयर, प्रति शेयर १०० ले चुक्ता	४८,५५२,०००	४८,५५२,०००	४८,५५२,०००	४८,५५२,०००
<b>कुल</b>	<b>४८,५५२,०००</b>	<b>४८,५५२,०००</b>	<b>४८,५५२,०००</b>	<b>४८,५५२,०००</b>

४.१०.२ : सूचीकृत नभएको सहायक कम्पनीमा भएको लगानी

विवरण	बैंक			
	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
एनएमबि क्यापिटल लिमिटेड, २,०००,००० संस्थापक शेयर, प्रति शेयर १०० ले चुक्ता	२००,०००,०००	२००,०००,०००	२००,०००,०००	२००,०००,०००
<b>कुल</b>	<b>२००,०००,०००</b>	<b>२००,०००,०००</b>	<b>२००,०००,०००</b>	<b>२००,०००,०००</b>

४.१०.३ : बैंकको सहायक कम्पनीहरूसँग सम्बन्धित जानकारी

विवरण	बैंक	
	बैंकले धारण गरिएको स्वामित्वको प्रतिशत	आषाढ मसान्त २०७५
एनएमबि क्यापिटल लिमिटेड	१००%	१००%
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड	५१%	५१%

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

### ४.१०.४ : सहायक कम्पनीहरूको ऋण नियन्त्रित स्वरूप

विवरण	समूह	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
NCI सँग रहेको इक्विटी इन्स्ट्रुमेन्ट (%)	४९%	४९%
यस वर्षको नाफा/(नोक्सान) वॉडफॉड	३४,८३१,१०३	२०,२७३,८१५
आषाढ अन्त्यमा NCI सँग रहेको संवित मौज्जात	१६५,३९६,६१६	१३१,४८०,०५४
NCI लाई दिएको लाभांश	५,४४,९६४	७२६,६१९

### सम्बद्ध कम्पनीमा भएको लगानी

बैंकको आव. २०७५/७६मा कुनै सम्बद्ध कम्पनीमा लगानी नभएको ।

४.११

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सूचीकृत सम्बद्ध कम्पनीमा भएको लगानी	-	-	-	-
सूचीकृत नभएको सम्बद्ध कम्पनीमा भएको लगानी	-	-	-	-
<b>कुल लगानी</b>	-	-	-	-
घटाउने : प्रभार व्यवस्था	-	-	-	-
खुद Carrying Amount	-	-	-	-

### ४.११.१ : सूचीकृत सम्बद्ध कम्पनीमा भएको लगानी

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
लागत मूल्य	-	फेयर भ्यालु	फेयर भ्यालु	लागत मूल्य
	-	-	-	-
	-	-	-	-
	-	-	-	-



४.११.२ : सूचीकृत नभएको सम्बद्ध कम्पनीमा भएको लगानी

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
	लागत मूल्य	फेयर भ्यालु	फेयर भ्यालु	लागत मूल्य
	-	-	-	-
	-	-	-	-
	-	-	-	-

४.११.३ : बैंकका सम्बन्ध कम्पनीहरूको जानकारी

विवरण	समूह		बैंक	
	बैंकले धारण गरिएको स्वामित्वको प्रतिशत	आषाढ मसान्त २०७५	बैंकले धारण गरिएको स्वामित्वको प्रतिशत	आषाढ मसान्त २०७५
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
	-	-	-	-
	-	-	-	-
	-	-	-	-
	-	-	-	-
	-	-	-	-

४.११.४ : सम्बन्ध कम्पनीहरूको इक्विटी भ्यालु

विवरण	समूह	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
	-	-
	-	-
	-	-

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

### लगानी सम्पत्तिहरू

४.१२

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
फेयर भ्यालुमा मुल्याङ्कन गरिएको लगानी सम्पत्ति				
श्रावण १ को मौज्जात	५९,७७४,६२७	७७,४८८,८२७	५९,७७४,६२७	७७,४८८,८२७
यस वर्षको थप/घट	४३,१४१,२३५	(१७,७९४,२००)	४३,१४१,२३५	(१७,७९४,२००)
यस वर्षको फेयर भ्यालुमा खुद वदलाव	-	-	-	-
समायोजन	-	-	-	-
<b>खुद रकम</b>	<b>१०२,९१५,८६२</b>	<b>५९,७७४,६२७</b>	<b>१०२,९१५,८६२</b>	<b>५९,७७४,६२७</b>
<b>लागतमा मुल्याङ्कन गरिएको लगानी सम्पत्ति</b>				
श्रावण १ को मौज्जात	-	-	-	-
यस वर्षको थप/घट	-	-	-	-
समायोजन	-	-	-	-
संचित हास कट्टी	-	-	-	-
संचित प्रभार नोक्सान	-	-	-	-
<b>खुद रकम</b>				

NAS 40 Investment Property बमोजिम, गैर बैकिङ्ग सम्पत्तिलाई फेयर भ्यालुमा देखाएको छ ।

NAS 16 Property, Plant & Equipment बमोजिम वर्गिकरण गरिएका तथा NFRS ५ बमोजिम वर्गिकरण गरिएका घर तथा जग्गा बाहेक सबै घर तथा जग्गा लगानी सम्पत्ति (Investment Property) हुन् ।

गैर बैकिङ्ग सम्पत्तिहरू प्रयोग गर्ने अभिप्राय नरहेकाले गर्दा हासकट्टी गरिएको छैन ।



आषाढ मसान्त २०७६ मा रहेको गैर बैकिङ्ग सम्पत्तिको विवरण यस प्रकार छन् ।

ऋणी वा पार्टीको नाम	गैर बैकिङ्ग सम्पत्ति सकार गरेको मिति	रकम
१. किपु क्वालिटि मिट प्रोडक्स प्रा. लि.	१६ जुलाई, २०१५	५,३५४,०००
२. कामधेनु महिला दुग्ध उत्पादक सा. सं. लि.	१६ नोबेम्बर, २०१७	७८५,०००
३. अन्किता ईम्पेक्स	४ मार्च, २०१८	१३,९३६,०००
४. जलथल लाइभ स्टक प्रा. लि.	४ सेप्टेम्बर, २०१८	२,२००,०००
५. फ्याक्ट्री आउटलेट एण्ड क्लोथिङ स्टोर	१८ जुन, २०१८	१५,५३०,०००
६. चाइना हाइजिनिंक मिट प्रो एण्ड सप. प्रा. लि.	१५ जुलाई, २०१८	२०,१३४,०००
७. चाइना हाइजिनिंक मिट प्रो एण्ड सप. प्रा. लि.	९ फेब्रुअरी, २०१८	६,६१२,१२५
८. इस्टन सुज सेन्टर	१ फेब्रुअरी, २०१९	४,०४१,५००
९. चन्द्रकला लिम्बाङ	१ फेब्रुअरी, २०१९	४६६,०००
१०. माउनी टेडर्स	१ मार्च, २०१९	३,१२०,०००
११. नेशनल सोलार एण्ड इनभेष्टमेन्ट	७ जनावरी, २०१९	२०,६९५,०००
१२. उज्वल टेडिङ एण्ड सप्लायर्स	९ जनावरी, २०१९	४,६५०,३८४
१३. बाबु राई	९ जनावरी, २०१९	१,५७४,८५३
१४. आर्सिडि टेक्नोलोजी नेपाल	१३ जनावरी, २०१९	७२,०००
१५. इभरग्रीन	८ फेब्रुअरी, २०१९	३,७४५,०००
<b>जम्मा</b>		<b>१०२,९१५,८६२</b>

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## सम्पत्ति र उपकरण

४.१३

विवरण	जग्गा	भवन	लीज होल्ड सम्पत्ति	कम्प्युटर र एसासिरीज	समूह			भेशिनीरी	अन्य उपकरणहरू	जम्मा
					परिवहन साधन	फर्निचर तथा फिक्सर				
<b>परल मोल</b>										
श्रावण १, २०७४ को मौज्जात	८२९,६३७,४१०	१६२,६५८,३५८	१८३,५२८,०६६	१५१,६४०,९०६	७२,३६०,२५४	२६९,१७९,७०६		१०१,८४२,४६३	२,०५५,४९३,२४९	
यस वर्ष थप	-	-	-	-	-	-	-	-	-	
थप	-	-	-	-	-	-	-	-	-	
पूँजीकृत	-	६,१६५,६३०	६३,०४८,४८२	२२,८६३,६१४	६५,७१९,९५०	९०,५९४,१५२		१२,४८१,७५०	२,८३,७००,२००	
यस वर्षको विक्रि	-	-	(१,०१३,३६३)	(१,१३९)	(१८,६९२,२९६)	(१३,२८२,७९७)		(१,६६०,२३२)	(३४,८०७,२३८)	
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-	-	-	-	-	
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	८२९,६३७,४१०	१६८,८२३,९८८	२४५,५६३,१८५	१७४,५०३,३८१	३३२,१२३,७४१	३४६,४९१,०६०		११२,६६३,९८१	२,३०४,८३६,२११	
यस वर्ष थप	-	-	-	-	-	-	-	-	-	
थप	-	-	-	-	-	-	-	-	-	
पूँजीकृत	-	१,५७२,४६५	२०,९१७,६९८	३४,१३५,७४४	८६,३२१,१५७	५३,५२९,०११		३,७८९,८००	२,१३,४९९,९१०	
यस वर्षको विक्रि	(५,५६६,००५)	-	(८,५२५)	(१२,९०३)	(१०,४०२,५९९)	(८,५२९)		(४,१२७)	(५६,८५१,८५४)	
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-	-	-	-	-	
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	८२४,०७१,४०५	१७०,३९६,४५३	२६६,४७२,३५८	२०८,६२६,२२२	३६८,०४२,२९९	३९९,१६१,७४५		११६,४५७,९०८	२,४६१,४८४,२६७	
<b>परिषोधन र प्रभार</b>										
श्रावण १, २०७४ को मौज्जात	-	३४,२०१,८७२	९६,१६४,५९८	९१,९५०,३३१	११४,१६७,२७८	१३३,९१५,०४४		६९,४०२,२८३	५९०,८६१,३९८	
सालको परिषोधन	-	४,०३०,६५८	१९,७६८,७२२	१९,२८०,८६०	५३,५२४,१०७	३७,६३६,०३०		७,६८७,६९६	१४८,८७६,६५४	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	
विक्रि	-	-	(८१८,५८६)	-	(१३३,८५१)	(१३,२२०,३३८)		(८१,७६७)	(२९,२४७,६९१)	
समायोजन	-	-	-	-	-	-	-	-	-	
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	-	३८,२३२,५३१	११५,११४,७३४	१११,२३१,१९१	१५२,६९८,२३७	१५८,३३०,७३५		७७,००८,२१२	७१०,४९०,३६२	
सालको परिषोधन	-	४,१०३,१४०	२४,५९३,००७	२३,२०२,३४७	६०,९१२,३२६	४३,२२१,२९६		८,७९५,३९३	१७४,०८२,२७६	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	
विक्रि	-	-	-	-	(३८,८४७,२०९)	(८१८,७७७)		-	(३९,६६५,९८६)	
समायोजन	-	-	-	-	-	-	-	-	-	
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	-	४२,३३५,६७१	१३९,७०७,७४१	१३४,४३३,५३८	१७५,७६३,३५३	२००,७३३,२५४		८५,८०३,६०४	८४४,९०६,६५२	
<b>पूँजीगत निर्माण</b>										
पूँजीगत										
<b>खुद किताबी म्यालु</b>										
आषाढ २०७४ अन्तिमको मौज्जात	८२९,६३७,४१०	१२८,४५६,४८६	८७,३६३,४६८	५९,६९०,५७४	१७०,९२८,८९९	१३५,२६४,६६२		३२,४४०,१८१	१,४६५,०८१,८५१	
आषाढ २०७५ अन्तिमको मौज्जात	८२९,६३७,४१०	१३०,५९१,४५८	१३०,४४८,४५१	६३,२७२,१९०	१७९,४२५,५०४	१८८,१६०,३२५		३५,६५५,७६९	१,५९९,३४५,८४९	
आषाढ २०७६ अन्तिमको मौज्जात	८२४,०७१,४०५	१२८,०६०,७८२	१२६,७६४,६१७	७४,१९२,६८४	१९३,२७८,३८६	१९८,४२८,४९०		३०,६५४,३०४	१,६१६,५७७,६१६	

बैंक									
विवरण	जग्गा	भवन	लीजहोल्ड सम्पत्ति	कम्प्युटर र एसोसिएज	परिवहन साधन	फर्निचर तथा फिक्सर	मेशिनरी	अन्य उपकरणहरू	जम्मा
<b>परल मोल</b>									
श्रावण १, २०७४ को मौज्जात	८२९,६३७,४१०	१६२,६५८,३५८	१७५,२९८,७३५	१४१,९५१,२९३	२६९,९४६,४८५	५६,६८५,५५१	२६९,१७९,७०६	९९,६५२,१०७	२,००५,००९,६४४
यस वर्ष थप	-	-	-	-	-	-	-	-	-
थप	-	-	-	-	-	-	-	-	-
पूँजीकृत	-	६,१६५,६३०	६२,९३८,०७८	१८,०५९,९४६	५९,२७४,६७०	१९,२६१,६१३	९०,५९४,१५२	१२,४८१,७५०	२६८,७७५,८४०
यस वर्षको वित्ति	-	-	(१,०१३,३६३)	-	(१८,६९२,२९६)	(१५४,८०३)	(१३,२८२,७९७)	(८८,३००)	(३३,२३१,५६०)
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	८२९,६३७,४१०	१६८,८२३,९८८	२३७,२२३,४५०	१६०,०११,२३९	३१०,५२८,८५९	७५,७९२,३६०	३४६,४९१,०६०	११२,०४५,५५७	२,२४०,५५३,९२४
यस वर्ष थप	-	-	-	-	-	-	-	-	-
थप	-	-	-	-	-	-	-	-	-
पूँजीकृत	-	१,५७२,४६५	२०,१६१,१२३	२७,१७३,०७०	८४,५४५,१५७	८,५७४,५९३	५३,५२४,०३५	३,६२७,३२०	१,९९,१७७,७६३
यस वर्षको वित्ति	(५,५६६,००५)	-	-	-	(५०,४०२,५९९)	-	(८५३,३५१)	-	(५६,८२१,९५५)
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-	-	-	-	-
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	८२४,०७१,४०५	१७०,३९६,४५३	२५७,३८४,५७३	१८७,१८४,३०९	३४४,६७१,४१७	८४,३६६,९५३	३९९,१६१,७४५	११५,६७२,८७७	२,३८२,९०९,७३२
<b>परिषोधन र प्रभार</b>									
श्रावण १, २०७४ को मौज्जात	-	३४,२०१,८७२	९२,६५०,०७३	८७,५६६,१६९	१०८,३२१,१४६	४३,३३१,०५४	१३३,९१५,०४४	६८,४०५,१८१	५६८,३९०,५३८
सालको परिषोधन	-	४,०३०,६५८	१९,२०६,५१५	१७,२११,६८९	५०,५५०,१२७	४,६६९,१८५	३७,६३६,०३०	८,५३७,२९९	१,४१,८४१,५०३
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-
वित्ति	-	-	(८१८,५८६)	-	(१४,९९३,१४८)	(१३३,८५१)	(१३,२२०,३३८)	(८१,७६७)	(२९,२४७,६९१)
समायोजन	-	-	-	-	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	-	३८,२३२,५३१	१११,०३८,००२	१०४,७७७,८५८	१४३,८७८,१२५	४७,८६६,३८८	१५८,३३०,७३५	७६,८६०,७७२	६८०,९८४,३५०
सालको परिषोधन	-	४,१०३,१४०	२३,९७१,२०९	१९,७७४,८९७	५७,३७५,६६८	६,५३६,२६०	४३,२२१,२९६	८,७१०,१९४	१,६३,६९२,६६४
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-
वित्ति	-	-	-	-	(३८,८४७,२०९)	-	(८१८,७७७)	-	(३९,६६५,९८६)
समायोजन	-	-	-	-	-	-	-	-	-
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	-	४२,३३५,६७१	१३५,००९,२१०	१२४,५५२,७५५	१६२,४०६,५८३	५४,४०२,६४७	२००,७३३,२५४	८५,५७०,९०७	८०५,०११,०२७
<b>पूँजीगत निर्माण</b>									
पूँजीगत निर्माण	-	-	-	-	-	-	-	-	-
<b>खुद किताबी म्यालु</b>									
खुद किताबी म्यालु	-	-	-	-	-	-	-	-	-
आषाढ २०७४ अन्तिमको मौज्जात	८२९,६३७,४१०	१२८,४५६,४८६	८२,६४८,६६२	५४,३८५,१२३	१६१,६२५,३३९	१३,३५४,४९७	१३५,२६४,६६२	३१,२४६,९२७	१,४३६,६१९,१०६
आषाढ २०७५ अन्तिमको मौज्जात	८२९,६३७,४१०	१३०,५९१,४५८	१२६,१८५,४४८	५५,२३३,३८१	१६६,६५०,७३४	२७,९२५,९७२	१८८,१६०,३२५	३५,१८४,८४५	१,५५९,५६९,५७४
आषाढ २०७६ अन्तिमको मौज्जात	८२४,०७१,४०५	१२८,०६०,७८२	१२३,३७५,३६२	६२,६३१,५५४	१८२,२६४,८३४	२९,९६४,३०६	१९८,४३८,४९०	३०,१०१,९७१	१,५७७,८९८,७०४

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

ख्याती तथा अमूर्त सम्पत्ति

४.१४

विवरण	ख्याती	समूह		अन्य	कुल
		खरिद	सप्टवेयर विकास		
<b>परल मोल</b>					
श्रावण १, २०७४ को मौज्जात	-	४७,१३४,४२०	-	-	४७,१३४,४२०
यस वर्ष थप	-	-	-	-	-
थप	-	-	-	-	-
पूँजीकृत	-	१२,७५३,१९८	-	-	१२,७५३,१९८
यस वर्षको विक्रि	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	-	५९,८८७,६१९	-	-	५९,८८७,६१९
यस वर्ष थप	-	-	-	-	-
थप	-	-	-	-	-
पूँजीकृत	-	१०७,६१६,५८३	-	-	१०७,६१६,५८३
यस वर्षको विक्रि	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	-	१६७,५०४,२०१	-	-	१६७,५०४,२०१
<b>परिषोधन र प्रभार</b>					
श्रावण १, २०७४ को मौज्जात	-	३१,०४९,५१४	-	-	३१,०४९,५१४
सालको परिषोधन	-	६,१९४,२९४	-	-	६,१९४,२९४
यस वर्षको प्रभार	-	-	-	-	-
विक्रि	-	-	-	-	-
समायोजन	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	-	३७,२४३,८०८	-	-	३७,२४३,८०८
सालको परिषोधन	-	-	-	-	-
यस वर्षको प्रभार	-	१३,५८७,२२३	-	-	१३,५८७,२२३
विक्रि	-	-	-	-	-
समायोजन	-	-	-	-	-
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	-	५०,८३१,०३१	-	-	५०,८३१,०३१
<b>पूँजीगत निर्माण</b>					
<b>खुद किताबी म्यालु</b>					
आषाढ २०७४ अन्तिमको मौज्जात	-	१६,०८४,९०६	-	-	१६,०८४,९०६
आषाढ २०७५ अन्तिमको मौज्जात	-	२२,६४३,८११	-	-	२२,६४३,८११
आषाढ २०७६ अन्तिमको मौज्जात	-	११६,६७३,१७१	-	-	११६,६७३,१७१

विवरण	ख्याती	बैंक		अन्य	कुल
		सप्टवेयर			
		खरिद	विकास		
<b>परल माल</b>					
श्रावण १, २०७४ को मौज्जात	-	४५,८८६,६२७	-	-	४५,८८६,६२७
यस वर्ष थप	-	-	-	-	-
थप	-	-	-	-	-
पूँजीकृत	-	१२,२१०,७९८	-	-	१२,२१०,७९८
यस वर्षको विक्रि	-	-	-	-	-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	-	<b>५८,०९७,४२६</b>	-	-	<b>५८,०९७,४२६</b>
यस वर्ष थप	-	-	-	-	-
थप	-	-	-	-	-
पूँजीकृत	-	१०६,४५५,२८२	-	-	१०६,४५५,२८२
यस वर्षको विक्रि	-	-	-	-	-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	-	<b>१६४,५५२,७०७</b>	-	-	<b>१६४,५५२,७०७</b>
<b>परिषोधन र प्रभार</b>					
श्रावण १, २०७४ को मौज्जात	-	३०,१८९,४८२	-	-	३०,१८९,४८२
सालको परिषोधन	-	५,८५३,७३५	-	-	५,८५३,७३५
यस वर्षको प्रभार	-	-	-	-	-
विक्रि	-	-	-	-	-
समायोजन	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	-	<b>३६,०४३,२१७</b>	-	-	<b>३६,०४३,२१७</b>
सालको परिषोधन	-	-	-	-	-
यस वर्षको प्रभार	-	१३,१००,६९१	-	-	१३,१००,६९१
विक्रि	-	-	-	-	-
समायोजन	-	-	-	-	-
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	-	<b>४९,१४३,९०८</b>	-	-	<b>४९,१४३,९०८</b>
<b>पूँजीगत निर्माण</b>					
शुद्ध किताबी म्यालु	-	-	-	-	-
आषाढ २०७४ अन्तिमको मौज्जात	-	१५,६९७,१४६	-	-	१५,६९७,१४६
आषाढ २०७५ अन्तिमको मौज्जात	-	२२,०५४,२०९	-	-	२२,०५४,२०९
आषाढ २०७६ अन्तिमको मौज्जात	-	११५,४०८,५००	-	-	११५,४०८,५००

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## स्थगन कर सम्पत्ति

स्थगन आयकर सम्पत्ति तथा स्थगन आयकर दायित्व सिर्जनाले गर्दा पूँजीकोष अनुपात गणनालाई र बैंकको लाभांश घोषणा गर्ने क्षमतालाई प्रभाव पार्ने गर्दछ । स्थगन आयकरले बैंकको लेखापन तथा आयकरको लेखापनको फरकले गर्दा सिर्जना हुने सम्पत्ति तथा दायित्वलाई जनाउँछ । स्थगन आयकर कोष भएको खण्डमा प्राथमिक पूँजी-तह १ बाट स्थगन आयकर सम्पत्तिलाई घटाईएको छ । NAS ०९ बमोजिम स्थगन आयकर सम्पत्ति/दायित्व तय गरिएको छ ।

४.१५

विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७६			आषाढ मसान्त २०७६		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>						
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	३४,१४७,९८५	३४,१४७,९८५	-	३४,१४७,९८५	३४,१४७,९८५	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी	१,३६४,७७७,४३१	१,४०७,३५६,९६२	(४२,५७९,५३०)	१,३६४,७७७,४३१	१,३६४,७७७,४३१	-
लगानी सम्पत्ति	-	-	-	-	-	-
धितोपत्रमा लगानी	-	(३२२,२५८)	३२२,२५८	-	(१,०१६,८३६)	१,०१६,८३६
सम्पत्ति र उपकरण	१,७३४,१८८,९३८	१,७१९,११४,२३३	१५,०७४,७०४	१,६९८,४८०,२१७	१,६९३,३०७,५०३	५,१७२,७१४
परिभाषित कर्मचारी लाभ योजना	२१७,०६४,३१०	-	२१७,०६४,३१०	१९८,६२९,८९८	-	१९८,६२९,८९८
पट्टा दायित्व	८,२७१,३७३	-	८,२७१,३७३	८,२७१,३७३	-	८,२७१,३७३
व्यवस्था	९,०७८,४४५	-	९,०७८,४४५	९,०७८,४४५	-	९,०७८,४४५
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>	<b>१,०१०,२५८,५४४</b>	<b>९४८,०८९,०७६</b>	<b>६२,१६९,४६८</b>	<b>९९४,०१५,६०५</b>	<b>९२७,३६४,८२५</b>	<b>६६,६५०,७८०</b>
<b>गत वर्षको बाँकी कर घाटामा स्थगन कर</b>	<b>३,३८९,८१३</b>	<b>-</b>	<b>३,३८९,८१३</b>	<b>३,३८९,८१३</b>	<b>-</b>	<b>३,३८९,८१३</b>
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर						
<b>खुद स्थगन कर सम्पत्ति/(दायित्व), आषाढ मसान्त २०७६</b>						
स्थगन कर सम्पत्ति/दायित्व, श्रावण १ २०७५			६५,५५९,२८१			७०,०४०,५९३
सालको स्थापित/रिभर्सल			(६४,०६६,९९०)			(६६,८६९,०११)
नाफा नोकसान खाता मा देखाइएको स्थगन कर खर्च/(आय)			१,४९२,२९०			३,१७१,५८१
अन्य विस्तृत आयमा देखाइएको स्थगन कर खर्च/(आय)			(१,८७७,०८३)			(३,४३९,२३७)
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आय)			३८४,७९३			२६७,६५६
			-			-



विवरण	समूह			बैंक		
	आषाढ मसान्त २०७५			आषाढ मसान्त २०७५		
	स्थान कर सम्पत्ति	स्थान कर दायित्व	खुद स्थान कर सम्पत्ति/दायित्व	स्थान कर सम्पत्ति	स्थान कर दायित्व	खुद स्थान कर सम्पत्ति/दायित्व
<b>अस्थाई भिन्नातामा स्थान कर</b>						
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी	१,२३१,४४३,३३७	१,२५९,५५८,५१६	(२८,११५,१७९)	१,२३१,४४३,३३७	१,२३१,४४३,३३७	-
लगानी सम्पत्ति	-	५९,७७४,६२७	(५९,७७४,६२७)	-	५९,७७४,६२७	(५९,७७४,६२७)
छितोपत्रमा लगानी	-	१०,७१३,७२१	(१०,७१३,७२१)	-	१०,३८१,२२१	(१०,३८१,२२१)
सम्पत्ति र उपकरण	९२०,३९०,८८४	७८७,३६७,८२७	१३३,०२३,०५७	८७६,९८०,६२०	७५१,९८६,३७२	१२४,९९४,२४८
परिभाषित कर्मचारी लाभ योजना	१६४,९९१,००६	-	१६४,९९१,००६	१५१,२१४,५९१	-	१५१,२१४,५९१
पट्टा दायित्व	-	-	-	-	-	-
व्यवस्था	५,५४४,३३६	५८४,५६६	४,९५९,७७०	५,५४४,३३६	-	५,५४४,३३६
<b>अस्थाई भिन्नातामा स्थान कर</b>	<b>६९५,३६६,७८१</b>	<b>६३४,६७२,९७८</b>	<b>६०,६७७,१०८</b>	<b>६७६,५५४,८६५</b>	<b>६१६,०७५,६६७</b>	<b>६३,४७९,१९८</b>
गत वर्षको बाँकी कर घाटा/स्थान कर				३,३८९,८१३	-	३,३८९,८१३
करको दरमा परिवर्तनले सिर्जना भएको स्थान कर						
<b>खुद स्थान कर सम्पत्ति/दायित्व, आषाढ मसान्त २०७५</b>			<b>६४,०६६,९९०</b>			<b>६६,८६९,०११</b>
स्थान कर सम्पत्ति/दायित्व, श्रावण १ २०७४			७२,०३३,५१०			६९,१९७,२२५
सालको स्थापित/रिभर्सल			(१३६,१००,४९९)			(१३६,०६६,२३७)
नाफा नोक्सान खाता मा देखाइएको स्थान कर खर्च/(आय)			(११६,३७२,०९६)			(११७,०९३,७३४)
अन्य विस्तृत आयमा देखाइएको स्थान कर खर्च/(आय)			(१९,७२८,४०३)			(१८,९७२,५०१)
इक्विटीमा सिधै देखाइएको स्थान कर खर्च/(आय)			-			-

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## अन्य सम्पत्ति

४.१६

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
वित्तिका लागि उपलब्ध सम्पत्तिहरू	-	-	-	-
अन्य गैर बैकिङ्ग सम्पत्तिहरू	-	-	-	-
भुक्तानी हुन बाँकी विल्स	-	-	-	-
उठ्न बाँकी आसामी	५५,४६५,५४७	४७८,१८८,६६४	२९,२६८,८९८	३०,३३४,१२८
लिम बाँकी आम्दानी	१६,८४७,२२४	१२,४३४,९२१	१६,८४७,२२४	१२,४३४,९२१
पूर्व भुक्तानी तथा निक्षेप	७२,८४१,५९३	४३,२२७,७५१	७२,७४९,६०४	४२,३८८,६१९
आयकर जम्मा	६३,७०३,६१६	६३,७०३,६१६	६३,७०३,६१६	६३,७०३,६१६
स्थगन कर्मचारी खर्च	७३९,८७८,७४६	४५१,०३७,१८६	७३९,८७८,७४६	४५१,०३७,१८६
<b>अन्य :</b>				
सुन तथा सुन व्यापारका लागि अग्रिम भुक्तानी	२२८,७४७,१२९	-	२२८,७४७,१२९	-
मसलन्द मौज्दात	१८,७१८,३३९	१९,७३६,७१९	१७,७७१,६६८	१८,७७१,७७४
इनधनको मौज्दात	-	३४,२५५	-	३४,२५५
Gold Markup	३२,५१३,८५७	-	३२,५१३,८५७	-
CBS Project को लागि अग्रिम भुक्तानी	-	३८,२२२,०००	-	३८,२२२,०००
FPO शेयरहोल्डरहरूबाट प्राप्त हुनुपर्ने शेयर बाँडफाँड	-	३,८०१,२४९,२७९	-	३,८०१,२४९,२७९
अन्य	१,१७७,८०७	१,२२०,६५५	३९२,८६८	२०८,१२४
<b>जम्मा</b>	<b>१,२२९,८९३,८५८</b>	<b>४,९०९,०५५,०४६</b>	<b>१,२०१,८७३,६११</b>	<b>४,४५८,३८३,९०३</b>

आषाढ मसान्त २०७६ मा रहेको साविकको Bank of Asia को आई.पि.ओ.को प्राप्ति तथा क्यापिटल मर्जेन्टमा रहेको मौज्दातको व्यवस्था क्रमस रू ५५,४४,३३६ र रू ३५,३४,१०९ रहेको छ र सोलाई आसामी र नगद तथा नगद समानबाट क्रमस घटाईएको छ ।

**बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी**

४.१७

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नगदी वजारबाट निक्षेप	-	-	-	-
अन्तरवैकिक लेनदेन	-	५००,०००,०००	-	५००,०००,०००
अन्य बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	-	-	-	-
राफसाफ खाता	-	-	-	-
अन्य बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	६२४,३६४,९९६	५३६,२६८,९९६	६२४,३६४,९९६	५३६,२६८,९९६
<b>जम्मा</b>	<b>६२४,३६४,९९६</b>	<b>१,०३६,२६८,९९६</b>	<b>६२४,३६४,९९६</b>	<b>१,०३६,२६८,९९६</b>

**नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी**

४.१८

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नेपाल राष्ट्र बैंकबाट पुनः प्राप्त ऋण	५८५,३०३,३६२	६६०,०७१,६४१	५८५,३०३,३६२	६६०,०७१,६४१
हाल साविकको तरलताको सुविधा	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट लेन्डर अफ लास्ट रिसेट सुविधा	-	-	-	-
पुनः खरिद सम्झौतामा विक्रि गरिएको सेक्युरिजिहरू	-	-	-	-
अन्य	२,६१८,२१९,७१०	-	२,६१८,२१९,७१०	-
<b>जम्मा</b>	<b>३,२०३,५२३,०७२</b>	<b>६६०,०७१,६४१</b>	<b>३,२०३,५२३,०७२</b>	<b>६६०,०७१,६४१</b>

यस बैंकले नेपाल राष्ट्र बैंकबाट पूर्णवित्तीय कर्जा सुविधा (Refinance facility) लिएको छ जुन आषाढ मसान्त २०७६ मा रु ५८५,३०३,३६२ रहेको छ । यो सुविधा जलविद्युत तथा होटल परियोजनामा लगानी रहेका ग्राहकहरूका तथा भुक्तम्य पिडितहरू लागि ब्याज दर राहत अनुरूप लिइएको हो ।  
अन्य अन्तर्गत नेपाल राष्ट्र बैंकमा रहेको स्थानीय सरकारको (लि. का.) (कन्ट्रा) मौज्जात हो ।

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## डेबिटिभ (ब्युत्पन्न) वित्तीय उपकरणहरू

४.१९

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
व्यापारको निम्ति				
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	१,३८६,७५१,२००	१,३८२,०७१,८८७	१,८८६,७५१,२००	१,३८२,०७१,८८७
अग्रिम विनिमय सम्भौता	६,०१४,७७६,४५२	५,३१२,९३१,२०६	६,०१४,७७६,४५२	५,३१२,९३१,२०६
अन्य	५५६,८४६,७७७	७८२,४८०,७९८	५५६,८४६,७७७	७८२,४८०,७९८
<b>जोखिम व्यवस्थापनको निम्ति</b>				
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्भौता	-	-	-	-
अन्य	-	-	-	-
<b>जम्मा</b>	<b>८,४५८,३७४,४२९</b>	<b>७,४७७,४८३,८९२</b>	<b>८,४५८,३७४,४२९</b>	<b>७,४७७,४८३,८९२</b>

ब्युत्पन्न वित्तीय उपकरण भन्नाले खुद मूल्य सम्बन्धीत व्याज दर, वित्तीय उपकरणको मूल्य तथा अन्यको उतारचढावमा निर्भर रहने गर्दछ । ब्युत्पन्न वित्तीय उपकरणलाई सुरुमा र त्यसपछि फेयर भ्यालुमा मापन गरिन्छ र व्यापारीक नाफा नोक्सानलाई SOPL को खुद व्यापारीक आम्दानीमा जनाईन्छ । रिपोर्टिङ मितिमा forward market rate प्रयोग गरि फेयर भ्यालुमा जनाईन्छ ।

## ग्राहकबाट निक्षेप दायित्व

४.२०

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>संस्थापक ग्राहक</b>				
आवधिक निक्षेप				
माग निक्षेप	२८,३२०,८०१,३०८	२३,५८१,९१८,१४२	२८,३७०,८०१,३०८	२३,६७१,९१८,१४२
चालु निक्षेप	८,९५१,१६९,६५५	७,५७३,९४२,६५९	९,०४५,५२८,३३०	७,६४१,८३५,७८५
अन्य	५,४९४,३७८,१०४	५,६०५,९००,४७१	५,४९४,३७८,१०४	५,६०५,९००,४७१
<b>व्यक्तिगत ग्राहक :</b>				
आवधिक निक्षेप	५,७९५,४११,०७९	५,६२६,६०५,०१९	५,७९५,४११,०७९	५,६२६,६०५,०१९
बचत निक्षेप	२१,०३४,०३९,६३०	२२,१६१,८४१,६३०	२१,०३४,०३९,६३०	२२,१६१,८४१,६३०
चालु निक्षेप	२८,९२८,४४३,२१०	२०,५५७,९०९,८४२	२७,८४५,७२१,८१५	१९,८६१,३८१,१८९
अन्य	११७,६७९,२१९	२१६,७६८,६७३	११७,६७९,२१९	२१६,७६८,६७३
<b>जम्मा</b>	<b>९८,८३०,६६४,६४७</b>	<b>८४,५०९,५०२,७४६</b>	<b>९७,८९२,३०१,९६७</b>	<b>८३,९७०,८६७,२१९</b>

४.२०.१ : ग्राहकबाट प्राप्त निक्षेपको मुद्रा बमोजिम विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नेपाली रुपैया	९३,२८४,४०३,७१३	८२,०९२,४०७,५८१	९२,३४६,०४१,०३३	८१,५५३,७७२,०५४
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	४,२२२,४११,२०७	२,१५५,४३५,५८४	४,२२२,४११,२०७	२,१५५,४३५,५८४
ग्रेट ब्रिटेन पाउन्ड	२४,०१९,३८८	३१,३८५,३७८	२४,०१९,३८८	३१,३८५,३७८
युरो	१,०९८,२५९,९०६	३९,५६५,४८५	१,०९८,२५९,९०६	३९,५६५,४८५
जापानिज ऐन	८,२८८,५५६	-	८,२८८,५५६	-
चाइनिज युआन	१८३,८००,६५५	१८९,१५२,३९६	१८३,८००,६५५	१८९,१५२,३९६
अन्य	९,४८१,२२३	१,५५६,३२३	९,४८१,२२३	१,५५६,३२३
<b>जम्मा</b>	<b>९८,८३०,६६४,६४७</b>	<b>८४,५०९,५०२,७४६</b>	<b>९७,८९२,३०१,९६७</b>	<b>८३,९७०,८६७,२१९</b>

सापटी

यस बैंकले अन्तराष्ट्रिय वित्तीय निगम (आईएफसी)बाट USD १५ मिलियन, सीडीसी समूहबाट USD १५ मिलियन र लघु तथा मध्यम बण्ड, एसए, लकजमर्गाबाट रु. १६९.५६ मिलियन बैदेशिक ऋण लिएको छ ।

४.२१

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
आन्तरिक सापटी	-	-	-	-
नेपाल सरकार	-	-	-	-
अन्य संस्था	१,३६०,२४०,२०९	१,१८२,०८१,८९८	-	-
अन्य	-	-	-	-
<b>जम्मा</b>	<b>१,३६०,२४०,२०९</b>	<b>१,१८२,०८१,८९८</b>	<b>-</b>	<b>-</b>
<b>विदेशी सापटी</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
विदेशी बैंक तथा वित्तीय संस्था	३,४६८,०६०,०००	-	३,४६८,०६०,०००	-
बहुपक्षिय विकास बैंकहरू	-	-	-	-
अन्य संस्था	-	-	-	-
<b>जम्मा</b>	<b>३,४६८,०६०,०००</b>	<b>-</b>	<b>३,४६८,०६०,०००</b>	<b>-</b>
<b>जम्मा</b>	<b>४,८२८,३००,२०९</b>	<b>१,१८२,०८१,८९८</b>	<b>३,४६८,०६०,०००</b>	<b>-</b>

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

व्यवस्था

४.२२

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
लापरवाहीको निम्ति व्यवस्था	-	-	-	-
पुनः संरचनाको निम्ति व्यवस्था	-	-	-	-
चलिरहेको कानुनी तथा कर मुद्दाको निम्ति व्यवस्था	-	-	-	-
अनरियस सम्झौताको निम्ति व्यवस्था	-	-	-	-
अन्य	२२४,२१९	७३,५५६	-	-
जम्मा	२२४,२१९	७३,५५६	-	-

४.२२.१ : व्यवस्थामा भएको उतार चढाव

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
श्रावण १, को मौज्जात	७३,५५६	-	-	-
यस वर्षमा गरिएको व्यवस्था	१३५,६६५	-	-	-
यस वर्षमा प्रयोग गरिएको व्यवस्था	-	-	-	-
यस वर्षमा विपर्यय गरिएको व्यवस्था	१४,९९९	७३,५५६	-	-
सुविधा लिइएको छुट	-	-	-	-
आषाढ मसान्तको मौज्जात	२२४,२१९	७३,५५६	-	-

## अन्य दायित्व

४.२३

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	७३,२३०,६४३	७२,४६२,९६३	५९,४४५,२५०	६०,८६४,६४१
लामो विदाको लागि व्यवस्था	१३८,८४३,७६२	८६,०४४,९६१	१२८,७५०,६५४	८२,६०५,३०२
अल्पकालिन कर्मचारी लाभ	१,०२८,४४२	९,५४०	-	-
तिर्न षॉकी विल्स	९७,६२०,४८७	९८,३९७,७६३	९७,६२०,४८७	९८,३९७,७६३
साहु र दिन षॉकी	१,३७४,८७२,९९०	९१४,५२८,९६१	९२३,८०६,५८९	५१५,२८१,०१६
निक्षेपमा तिर्न षॉकी ब्याज	४१९,८४१,६८९	२२१,६०४,५२३	४१९,८४१,६८९	२२१,६०४,५२३
सापटीमा तिर्न षॉकी ब्याज	३८,५५६,०५१	६,३५९,१७८	३८,५५९,१६५	६,३५९,१७८
स्थगन अनुदान आयको दायित्व	२,२३३,२०७	२,९२५,१८०	-	-
तिर्न षॉकी लाभांश	५,१२८,७९३	१२,३१७,३६७	५,१२८,७९३	१२,३१७,३६७
वित्तीय लिज भित्रको दायित्व	८,२७१,३७३	-	८,२७१,३७३	-
तिर्न षॉकी कर्मचारी वोनस	३७९,०६५,३९७	२९९,४७३,५८५	३६०,८८९,३१५	२८५,१४६,६७४
अन्य :	-	-	-	-
तिर्न षॉकी भुक्तानीमा कर कट्टी	१०३,७९८,३६५	१३४,३६६,०९१	१०२,५५१,१५४	१२२,३०४,६३६
तिर्न षॉकी लेखापरीक्षण शुल्क	१,२५८,०७५	१,२५८,०७५	१,११८,७००	१,११८,७००
अन्य	३२,९९४,८८९	२१,८७०,७७८	-	-
जम्मा	२,६७५,९५३,३७३	१,८७१,६१६,५६६	२,१४५,९५५,८६८	१,४०५,९९९,८००

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

### ४.२३.१. निर्धारित कर्मचारी दायित्व

अनुमानित इकाई विधि प्रयोग गरि वार्षिक रूपमा स्वतन्त्र विमाङ्कित मूल्यांकनकर्ताद्वारा परिभाषित लाभ दायित्व (defined benefit obligation) गणना गरिन्छ । परिभाषित योगदान योजना (defined contribution plan) को रूपमा बैंकले आफ्नो कर्मचारीहरूलाई संवयकोष योगदान संचालन गरेको छ । साथै कर्मचारी सेवा अन्तर्गत उपदान भुक्तानीको लागि बैंकले परिभाषित लाभ योजना संचालन गरेको छ । परिभाषित योगदान अन्तर्गत बैंकले एक स्वतन्त्र रूपमा संचालन गरेको अवकाश कोषमा भुक्तानी गर्ने गरेको छ र सो भुक्तानीलाई संचालन खर्चमा देखाएको छ । सो भुक्तानी गरेपछि बैंकमा कुनै पनि दायित्व बाँकी रहँदैन । परिभाषित लाभ योजनाको दायित्व भएको परिभाषित लाभ दायित्वको वर्तमान मूल्यमा सम्पत्ति योजना (Plan Assets) को फेयर भ्यालु घटाएर बाँकी भएको रकम बुझ्नु पर्छ । यो दायित्वहरू विमाङ्कित अनुमानका आधारमा आंकलन गरिएका हुन्छन् ।

वित्तीय अवस्थाको विवरणमा देखाइएको रकमहरू

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
अनफन्डेड दायित्वको आजको मूल्य	१५३,६२५,१३९	९३,२५१,०५३	१३०,४१४,४८८	८३,३७८,२६०
फन्डेड दायित्वको आजको मूल्य	२५७,३०७,३९६	१९१,६८३,८०९	२५७,३०७,३९६	१९१,६८३,८०९
कुल दायित्वको आजको मूल्य	४१०,९३२,५३५	२८४,९३४,८६२	३८७,७२१,८८४	२७५,०६२,०६९
सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	१९७,८६२,१४६	१३०,८१९,१६८	१९७,८६२,१४६	१३०,८१९,१६८
खुद दायित्वको आजको मूल्य	१८९,८५९,७३८	१४४,२४२,९०१	१८९,८५९,७३८	१४४,२४२,९०१
परिभाषित लाभ दायित्वको लेखिकृत दायित्व	४१०,९३२,५३५	२८४,९३४,८६२	३८७,७२१,८८४	२७५,०६२,०६९

४.२३.२. सुविधा योजना सम्पत्ति

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सुविधा योजना सम्पत्तिमा संलग्न	-	-	-	-
इक्विटी सेक्युरिटीज	-	-	-	-
सरकारी बन्ड	-	-	-	-
बैंक निक्षेप	१९७,८६२,१४६	१३०,८१९,१६८	१९७,८६२,१४६	१३०,८१९,१६८
अन्य	-	-	-	-
जम्मा	१९७,८६२,१४६	१३०,८१९,१६८	१९७,८६२,१४६	१३०,८१९,१६८

४.२३.३. परिभाषित सुविधा योजना दायित्वको आजको भ्यालुमा उतारचढाव

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
श्रावण १ को लाम योजना दायित्व	२९४,७९१,२४६	२०४,२९७,९३९	२७४,०६२,०६९	१९४,७९३,६१७
विमाङ्कित नोक्सानी	२७,२०१,७७१	३४,००४,७७७	२४,९८०,९७८	३६,२३७,२२७
योजनाबाट प्राप्त लाम	(१८,९६०,०९१)	(११,९९३,८२०)	(१७,७२९,८२०)	(९,७०६,०९७)
चालु सुविधा खर्च र व्याज	१०७,८९९,६०९	४८,६२४,९६६	१०४,४०८,६४७	४२,८१७,३२२
आषाढ अन्तिमको लाम योजना दायित्व	४१०,९३२,४३५	२८४,९३४,८६२	३८७,७२१,८८४	२७४,०६२,०६९

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

### ४.२३.४: सुविधा योजना सम्पत्तिको आजको फेयर भ्यालुमा उतारचढाव

विवरण	समूह		बैंक
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	
श्रावण १ को लाभ योजना दायित्व	१३०,८१९,१६८	६१,०२४,०९६	६१,०२४,०९६
योजनामा दिएको योगदान	६०,८६४,६४१	७४,७८०,२८४	७४,७८०,२८४
सालभर तिरिएको लाभ	(९,४१९,४४८)	(४,९८६,२१३)	(४,९८६,२१३)
विमाङ्किक नाफा नोकसानी	१५,५९७,८८५	-	-
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	-	-	-
आषाढ अन्तिमको सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	१९७,८६२,१४६	१३०,८१९,१६८	१३०,८१९,१६८

### ४.२३.५: नाफा नोकसान विवरणमा देखाइएको रकम

विवरण	समूह		बैंक
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	
बालु सुविधा खर्च	८१,८३६,९०५	४०,२०८,३४२	३७,०३३,५४४
दायित्वमा ब्याज	३४,१६२,५२३	२७,६१७,१२४	२६,९९४,१५६
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	-	-	-
जम्मा	११५,९९९,४२८	६७,८२५,४६६	६४,०२७,७००

### ४.२३.६: अन्य विस्तृत आयमा देखाइएको रकम

विवरण	समूह		बैंक
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	
विमाङ्किक नाफा नोकसानी	(२,९३२,०११)	(१७,३२५,०२२)	(१७,४८०,१२३)
जम्मा	(२,९३२,०११)	(१७,३२५,०२२)	(१७,४८०,१२३)

४.२३.७ : विमाङ्किक अनुमानहरू

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
छुट दर	९.००%	९.००%	९.००%	९.००%
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ				
भविष्यमा हुने तलवमा वृद्धि	८.००%	८.००%	८.००%	८.००%
फिर्ता दर	१६.००%	१६.००%	१६.००%	१६.००%

सहायक कम्पनीहरू सम्पत्ति योजना रहेको छैन । विमाङ्किक प्रतिवेदनको आधारमा बैंकले उपदानको रकम नागरिक लगानी कोषमा जम्मा गर्ने गरेको छ ।

जारी गरिएको ऋण पत्र

४.२४

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
निष्काशित गरिएको ऋण पत्र(सेक्युरिजिज) को फेयर भ्यालुलाई नाफा नोक्सानमा देखाइएको	-	-	-	-
अपलेखित मुल्यमा निष्काशित गरीएको ऋण पत्र(सेक्युरिजिज)	२,२३९,२३६,४१२	५१७,५४७,९४५	२,२३९,२३६,४१२	५१७,५४७,९४५
जम्मा	२,२३९,२३६,४१२	५१७,५४७,९४५	२,२३९,२३६,४१२	५१७,५४७,९४५

बैंकद्वारा ६ फागुन २०७५ मा रु.५० करोड बराबरको अपरिवर्तनशिल '७% एनएमबि ऋणपत्र २०७७' जारी गरिएको थियो । पूर्ण रूपमा आवेदन परेको सो ऋणपत्रको अवधि ५ वर्ष ६ महिना रहेको छ । यस बैंकले दश वर्षको अवधीको लागि १०% व्याज दरमा रु. १,००० अडकित मूल्य भएको तीस लाख किता ऋणपत्र जारी गरेको छ । सार्वजनिक निष्काशनबाट रु. ९९,५०५,००० बराबरको ९९,५०५ किता र निजि प्लेसमेन्टबाट रु. १,५८५,००० बराबरको १,५८५,००० किता Subscribe भएको छ । ऋणपत्र ग्राहक हरूलाई मिति २०७५ चैत्र २९ गते अन्तिम बॉण्डफॉल गरी रु. १,६८४,५०५,००० बराबरको ऋणपत्र जारी गरिएको छ र यसको परिपक्व मिति (Maturity Date) २९ चैत्र २०८५ रहेको छ । जारी गरिएको ऋण पत्रलाई परिभाषित लागतमा देखाइएको छ ।

सुरक्षण नराखिएको सहायक आवधिक दायित्व

४.२५

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
युक्ता हुने अग्राधिकार शेयर	-	-	-	-
युक्ता नहुने अग्राधिकार शेयर	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

शेयर पूँजी

४.२६

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
साधारण शेयर	९,६१८,१६२,६५२	७,६०३,२९०,६३४	९,६१८,१६२,६५२	७,६०३,२९०,६३४
परिवर्त्य अग्राधिकार शेयर	-	-	-	-
बुक्ता नहुने (इरिडिमेबल) अग्राधिकार शेयर	-	-	-	-
परपिच्युअल ऋण	-	-	-	-
जम्मा	९,६१८,१६२,६५२	७,६०३,२९०,६३४	९,६१८,१६२,६५२	७,६०३,२९०,६३४

४.२६.१ : साधारण शेयर

विवरण	बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
अधिकृत पूँजी		
१००,०००,००० साधारण शेयर प्रति रु. १००	१०,०००,०००,०००	१०,०००,०००,०००
जारी पूँजी		
९६,१८१,६२७ साधारण शेयर प्रति रु. १००	९,६१८,१६२,६५२	७,६०३,२९०,६३४
बुक्ता पूँजी		
९६,१८१,६२७ साधारण शेयर प्रति रु. १००	९,६१८,१६२,६५२	७,६०३,२९०,६३४
जम्मा	९,६१८,१६२,६५२	७,६०३,२९०,६३४

विभिन्न वर्षहरूमा बैंकको चुक्ता पूँजीमा निम्न लिखित परिवर्तन भएका छन् ।

आर्थिक वर्षहरू	चुक्ता पूँजी रू.	कैफियत
२००६/०७ (२०६३/६४ वि.सं)	१९९,५४०,६००	३०% बोनस शेयर जारी
२००७/०८ (२०६४/६५ वि.सं)	१,०००,०००,०००	१:४ हकप्रद शेयर जारी
२००८/०९ (२०६५/६६ वि.सं)	१,४२४,६४१,३५०	१०% बोनस शेयर तथा ३०% हकप्रद शेयर जारी
२००९/१० (२०६६/६७ वि.सं)	१,६५१,६५०,०००	आ.व. २००८/०९ को बिक्री नभएको ५३,५८६.५० किता हकप्रद शेयर लिलाम बढाबढमा बिक्री गरिएको तथा ७१५,००० किता साधारण शेयरको थप नयाँ निष्काशन गरिएको । शेयर प्रिमियमको लेखांकन समेत गरिएको छ ।
२०१०/११ (२०६७/६८ वि.सं)	२,०००,०००,०००	१०:२१.०९ हकप्रद शेयर तथा विक्रि नभएको उक्त हकप्रद शेयरहरू लिलाम बढाबढमा बिक्री गरिएका
२०१३/१४ (२०७०/७१ वि.सं)	२,४००,०००,०००	२०% बोनस शेयर जारी
२०१५/१६ (२०७२/७३ वि.सं)	४,१५४,५५९,३२०	गाभिएका संस्थाका शेयर धनीहरूलाई प्रदान गरिएको शेयर
२०१५/१६ (२०७२/७३ वि.सं)	४,४८६,९२४,०६६	८% बोनस शेयर जारी
२०१६/१७ (२०७३/७४ वि.सं)	५,४३०,०६२,४६६	एफएमओ को अतिरिक्त लगानी रू.९४३,१३८,४००
२०१६/१७ (२०७३/७४ वि.सं)	६,४६१,७७४,३३४	१९% बोनस शेयर जारी
२०१७/१८ (२०७४/७५ वि.सं)	७,६०३,२९०,६३४	थप सार्वजनिक निष्काशन (FPO) जारी
२०१८/१९ (२०७५/७६ वि.सं)	९,६१८,१६२,६५२	आ.व. २०७३/७४ को १५% र आ.व. २०७४/७५ को १०% बोनस शेयर जारी

३१ श्रावण २०७५ मा आयोजित बैंकको २२औं साधारण सभाले स्वीकृत गरेको १५% बोनस शेयर (रू.१,१४०,४९३,५९५) ले बैंकको चुक्ता पूँजी रू.८,७४३,७८४,२२९ पुगेको छ भने २६ पौष २०७५ मा आयोजित बैंकको २३औं साधारण सभाले स्वीकृत गरेको १०% बोनस शेयर (रू.८,७४,३५८,४२३) ले बैंकको चुक्ता पूँजी रू.९,६१८,१६२,६५२ पुगेको छ ।

#### ४.२.६.२. साधारण शेयर स्वामित्व

विवरण	बैंक		
	आषाढ मसान्त २०७६	प्रतिशत	रकम
स्वदेशी स्वामित्व	७७.७७	७,४८०,००४,६५०	५,९१३,०४७,२११
नेपाल सरकार	-	-	-
क वर्गका इजाजत प्राप्त संस्थाहरू	-	-	-
अन्य इजाजत प्राप्त संस्थाहरू	-	-	-
अन्य संस्थाहरू	१३.७०	१,३१७,७०८,१००	१,१३०,२४५,४६५
सर्वसाधारण	६४.०७	६,९६२,२९६,५५०	४,७८२,८०१,७४६
अन्य	-	-	-
वैदेशिक स्वामित्व	२२.२३	२,१३८,१५८,००२	१,६९०,२४३,४२३
जम्मा	१००.००	९,६१८,१६२,६५२	७,६०३,२९०,६३४

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

आषाढ मसान्त २०७६ मा बैंकको ०.५% वा सो भन्दा बढी शेयर स्वामित्व रहेको शेयरधनीहरू यस प्रकार छन् ।

शेयरहोल्डरहरूको नाम	शेयर कित्ता	धारण %
१. एफ एम ओ, नेदरल्याण्डस	१६,३४८,२८८	१७.००
२. कर्मचारी संघकोष	६,५९९,०४०	६.८६
३. यंग लियन रियल्टी एस. डी. एन. वि एच डी. मलेसिया	५,०३३,३९०	५.२३
४. गार्ड्री इनमेस्टमेन्ट एण्ड म्यानेजमेन्ट (प्रा.) लि.	२,३६६,४२६	२.४६
५. धनन्जय प्रसाद आर्चाय	१,८२४,२९९	१.९०
६. नन्द किशोर राठी	२,०१०,९८३	२.०९
७. सन्तोष राठी	१,१८७,६१६	१.२३
८. पवन कुमार गोल्याण	१,१०३,०५४	१.१५
९. सन्तोष देवी मुरारका	९४८,६४७	०.९९
१०. पुरुषोत्तम लाल साँघाई	८६२,९९५	०.९०
११. दिनकन्धु अग्रवाल	६३९,६२३	०.६७
१२. अनन्त कुमार गोल्याण	६३६,२११	०.६६
१३. बलराम न्यौपाने	६३२,४५४	०.६६
१४. नरपत सिंह जैन	५४१,५८८	०.५६
१५. पशुपति मुरारका	५३८,७४०	०.५६
१६. अदित्य साँघाई	४९५,१६९	०.५१
१७. राज कुमार गोयल	४९४,०५८	०.५१
१८. अशोक कुमार अग्रवाल	४८२,३५७	०.५०

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
वैधानिक जगडा कोष	२,१४१,५७१,४७२	१,६८३,९९१,७०५	२,१२३,३०६,६५९	१,६७१,८५१,४५४
सटही समिकरण कोष	७८,३७६,९७२	५६,३७३,८७८	७८,३७६,९७२	५६,३७३,८७८
संस्थागत सामाजिक उत्तरदायित्व कोष	४९,१४६,९४३	३१,९४६,७४८	४८,४४२,६०३	३१,५४८,४००
पूँजी फिर्ता जगडा कोष	४००,०००,०००	३०९,५४७,४८९	४००,०००,०००	३०९,५४७,४८९
नियामक कोष	८१८,७३३,०६४	४०४,४०६,६१२	८१८,७३३,०६४	४०४,४०६,६१२
लगानी समायोजन कोष	१०,०००,०००	१०,०००,०००	१०,०००,०००	१०,०००,०००
पूँजीगत जगडा कोष	-	-	-	-
सम्पत्ति पुनः मूल्याङ्कन कोष	-	-	-	-
फेयर भ्यालु कोष	(५,०९२,२९८)	(६,८२४,५४६)	(५,४४३,७९८)	(७,०५७,२९६)
लाभांश समिकरण कोष	-	-	-	-
विमाड्डिक नाफा नोक्सान	(५१,३९,७९९४)	(४८,८३५,३२५)	(४८,९१५,४७१)	(४८,०२६,५०२)
विषेश कोष	-	-	-	-
अन्य कोष	-	-	-	-
स्थगन कर कोष	-	-	-	-
पूँजी समायोजन कोष	५,९९,७५८२	३,१६९,५७२	-	-
कर्मचारी दक्षता वृद्धि कोष (तालिम कोष)	५७,३२६,४४९	५७,३२६,४४९	५७,३२६,४४९	५७,३२६,४४९
कर्मचारी राहत कोष	-	-	-	-
अन्य कोष	१०,०००,०००	-	१०,०००,०००	-
जम्मा	३,५१९,१८८,७५७	२,५०२,९३१,२०८	३,४९१,७२६,४७७	२,४८५,९७०,४८४

इक्वीटीमा भएको परिवर्तन सम्बन्धी विवरणमा देखाईएका अन्य कोषहरूमा ऋणपत्र भुक्तानी कोष, कर्मचारी अभिवृद्धि कोष, संस्थागत सामाजिक उत्तरदायित्व कोष, लगानी समायोजन कोष, पूँजी समायोजन कोष, कर्मचारी राहत कोष तथा विमाड्डिक लाभ/हानी पर्दछन् ।

बैंकले आ.व. २०७५/७६ देखी कर्मचारीको श्रीमान्/श्रीमाती, सन्तान वा आफैँ कुनै गम्भीर प्रकारको रोगबाट ग्रसीत भई वा कुनै गम्भीर प्रकारको प्राकृतिक घटना भई वा कुनै अन्य गम्भीर कारणले तीव्र आर्थिक सङ्कट परेका बेला राहत स्वरूप सहयोग हेतु रु १०,०००,००० को कर्मचारी राहत कोष स्थापना गरिएको छ । यो कोषलाई Tier 2 Capital मा गणना गरिएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नियमनकारी कोष खडा गरिएको छ । बैंकले तयार गरेको NFRS Complaint वितीय विवरणमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सञ्चित मुनाफा (Retained earnings) खातामा खर्च गरी नियमनकारी कोषमा जम्मा गरिएको छ । नियमनकारी कोषमा जम्मा भएको रकमबाट लाभांश (नगद तथा बोनस शेयर) वितरण गर्न मिल्ने छैन । यस कोषमा छुट्याइएको रकममा NFRS अनुसारको समायोजनहरू तल उल्लेखित गरिएको छन् ।

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
कर्जा तथा सापटीमा व्याज मुलतवी (कर्मचारी सहित)	५९१,३१७,३४१	२२२,६७९,१७६
गैर बैंकिङ्ग सम्पत्ति(लगानी सम्पत्ति) को व्यवस्था	१०२,९१५,८६२	५९,७७४,६२७
स्थगन कर सम्पत्ति	७०,०४०,५९३	६६,८६९,०११
विमाड्डिक नोक्सानहरू	४८,९१५,४७१	४८,०२६,५०२
इविटटी शेयरहरूको फेयर भ्यालु समायोजन	५,५४३,७९८	७,०५७,२९६
जम्मा	८१८,७३३,०६४	४०४,४०६,६१२

कोर बैंकिंग प्रणालीको परिवर्तन पश्चात धेरै जसो कर्जाको व्याज अडग्रजी पात्र अनुसार सङ्कलन हुने भएकाले करिब पन्ध्र दिनको व्याज सङ्कलन गर्न बाँकी रहने गर्दछ ।

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## सम्भावित दायित्व र संकल्प

रु.२८

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सम्भावित दायित्व	४४,१०१,५२६,३६३	४४,१०१,४६७,८४३	४४,१०१,५२६,३६३	४४,१०१,४६७,८४३
वितरण नगरिएको सुविधाहरू	४३,८८४,९७७,७०५	४०,३८९,९६७,७३३	४३,८८४,९७७,७०५	४०,३८९,९६७,७३३
पूँजी प्रतिवद्धता	६६,३०३,१२१	१६५,६४५,३५२	६५,७५३,१२१	१६५,६४५,३५२
लीज प्रतिवद्धता	-	-	-	-
मुद्दा मामिला	१७५,०९६,१८०	१७५,०९६,१८०	१७५,०९६,१८०	१७५,०९६,१८०
जम्मा	८८,२७०,९०३,३६९	८४,५०३,१८०,८७९	८८,२७०,९०३,३६९	८४,५०३,१८०,८७९

## ४.२.८.१ : सम्भावित दायित्व

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
स्विकार्य र डकुमेन्ट क्रेडिट	२०,२७५,५६२,६९५	२०,५९५,६०१,९४८	२०,२७५,५६२,६९५	२०,५९५,६०१,९४८
संकलनको लागि वील्स	५,२०५,२३६,४९६	६,५९३,७२२,९२५	५,२०५,२३६,४९६	६,५९३,७२२,९२५
अग्रिम विनिमय सम्झौता	-	-	-	-
ग्यारेन्टिज	१८,६६३,७२१,७२२	१६,९१२,१४२,९६९	१८,६६३,७२१,७२२	१६,९१२,१४२,९६९
अन्डरराइटिङ्ग प्रतिवद्धता	-	-	-	-
अन्य प्रतिवद्धता	-	-	-	-
जम्मा	४४,१०१,५२६,३६३	४४,१०१,४६७,८४३	४४,१०१,५२६,३६३	४४,१०१,४६७,८४३

## ४.२.८.२ : वितरण नगरिएको सुविधाहरू

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
वितरण नगरिएको कर्जा	८,०८१,८४५,८९८	६,६५३,७०४,०००	८,०८१,८४५,८९८	६,६५३,७०४,०००
ओभर ड्राफ्टको उपयोग नगरिएको सिमा	४,३५०,२५४,३६०	३,८४०,३०४,७६६	४,३५०,२५४,३६०	३,८४०,३०४,७६६
क्रेडिट कार्डको उपयोग नगरिएको सिमा	९९,१४०,०७४	९९,१४०,०७४	९९,१४०,०७४	९९,१४०,०७४
लेटर अफ क्रेडिटको उपयोग नगरिएको सिमा	२०,५२५,७६१,९११	२३,५९३,१७२,२५५	२०,५२५,७६१,९११	२३,५९३,१७२,२५५
ग्यारेन्टिको उपयोग नगरिएको सिमा	१०,८२७,९७५,४६१	६,२८४,५१२,११४	१०,८२७,९७५,४६१	६,२८४,५१२,११४
जम्मा	४३,८८४,९७७,७०५	४०,३८९,९६७,७३३	४३,८८४,९७७,७०५	४०,३८९,९६७,७३३

### ४.२८.३ : पूँजी प्रतिवद्धता

सम्बन्धित अधिकारीद्वारा स्वीकृत गरिएको तर वितीय विवरणमा व्यवस्था नगरिएको पूँजीगत खर्च

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सम्पत्ति र उपकरणको लागि पूँजी प्रतिवद्धता				
स्विकृत र सम्भौता गरिएको	६,५८३,५८३	३,६६२,८५२	६,०३३,५८३	३,६६२,८५२
स्विकृत गरिएको तर सम्भौता नगरिएको	-	-	-	-
<b>जम्मा</b>	<b>६,५८३,५८३</b>	<b>३,६६२,८५२</b>	<b>६,०३३,५८३</b>	<b>३,६६२,८५२</b>
अमूर्त सम्पत्तिको लागि पूँजी प्रतिवद्धता				
स्विकृत र सम्भौता गरिएको	५९,७१९,५३८	१६१,९८२,५००	५९,७१९,५३८	१६१,९८२,५००
स्विकृत गरिएको तर सम्भौता नगरिएको	-	-	-	-
जम्मा	५९,७१९,५३८	१६१,९८२,५००	५९,७१९,५३८	१६१,९८२,५००
<b>जम्मा</b>	<b>६६,३०३,१२१</b>	<b>१६५,६४५,३५२</b>	<b>६५,७५३,१२१</b>	<b>१६५,६४५,३५२</b>

### ४.२८.४ : लिज प्रतिवद्धता

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
संचालित लिज प्रतिवद्धता	-	-	-	-
बैंक लिजी भएको खण्डमा रद्द गर्न नसकिने लिज सम्भौताको घटीमा तिर्नु पर्ने भविष्यको रकम	-	-	-	-
एक वर्ष ननाघेको	-	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्ष माथिको	-	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

### वर्त लीज प्रतिवद्धता

बैंक लिजी भएको खण्डमा रद्द गर्न नसकिने लिज सम्भौताको घटीमा तिर्नु पर्ने भविष्यको रकम	-	-	-	-
एक वर्ष ननाघेको	-	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्ष माथिको	-	-	-	-
जम्मा	-	-	-	-
<b>कुल जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

समुहको संचालित लिज प्रतिवद्धताहरू रद्द गर्न मिल्ने खालका छन् ।

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## ४.२८.५: आयकर मुद्दा

क. सम्भावित कर दायित्व

ठूला करदाता कार्यालयले जारी गरेको विभिन्न आर्थिक वर्षको संसोधित कर निर्धारण आदेशको विरुद्ध बैकले श्री सर्वोच्च अदालतमा, श्री राजश्व न्यायाधिकरणमा तथा श्री आन्तरिक राजस्व विभागको प्रसाशकियमा उजुरी दायर गरेका छ ।

आर्थिक वर्ष	विवरण	विवर्तित कर रकम रु.
<b>एनएमबि बैंक लिमिटेड</b>		
आ.व. २०६३/६४	२०७०/११/१५ मा श्री सर्वोच्च अदालतमा उजुरी दायर गरेको र अन्तिम निर्णय हुन बाँकि रहेको	३२,१८२,८८९
आ.व. २०६४/६५	२०७१/०९/२४ मा श्री सर्वोच्च अदालतमा उजुरी दायर गरेको र अन्तिम निर्णय हुन बाँकि रहेको	२६,९५४,०३८
आ.व. २०६६/६७	आन्तरिक राजश्व विभागको प्रशाशकीय पुनरावलोकनको निर्णय आएको र सो उपर बैकले मिति २०७५/०२/०८ मा राजश्व न्यायाधिकरणमा उजुरी दर्ता गरेकोमा अन्तिम निर्णय हुन बाँकि रहेको	३३,६९,३८५
आ.व. २०६७/६८	आन्तरिक राजश्व विभागको प्रशाशकीय पुनरावलोकनको निर्णय आएको र सो उपर बैकले मिति २०७५/०२/०८ मा राजश्व न्यायाधिकरणमा उजुरी दर्ता गरेकोमा अन्तिम निर्णय हुन बाँकि रहेको	७,७२४,८५०
आ.व. २०६८/६९	आन्तरिक राजश्व विभागको प्रशाशकीय पुनरावलोकनको निर्णय आएको र सो उपर बैकले मिति २०७४/०४/१६ मा राजश्व न्यायाधिकरणमा उजुरी दर्ता गरेकोमा अन्तिम निर्णय हुन बाँकि रहेको	५,८९९,१७८
आ.व. २०६९/७०	२०७४/०३/१५ मा श्री आन्तरिक राजश्व कार्यालयमा प्रशाशकीय पुनरावलोकनको लागी उजुरी दायर गरेको र अन्तिम निर्णय हुन बाँकि रहेको	१६,०९२,९९२
आ.व. २०७०/७१	२०७५/०४/२८ मा श्री आन्तरिक राजश्व कार्यालयमा प्रशाशकीय पुनरावलोकनको लागी उजुरी दायर गरेको र अन्तिम निर्णय हुन बाँकि रहेको	४,९८२,४७५
आ.व. २०७१/७२	२०७५/०९/०२ मा श्री आन्तरिक राजश्व कार्यालयमा प्रशाशकीय पुनरावलोकनको लागी उजुरी दायर गरेको र अन्तिम निर्णय हुन बाँकि रहेको	७,४७५,६२०
	<b>जम्मा</b>	<b>१३४,९७५,४२६</b>
<b>तत्कालिन क्लिन इनर्जी डेभोल्पमेण्ट बैंक लिमिटेड</b>		
आ.व. २०६५/६६	२०७०/०६/०८ मा आन्तरिक राजश्व कार्यालयमा प्रशाशकीय पुनरावलोकनको लागी उजुरी दायर गरेको र अन्तिम निर्णय हुन बाँकि रहेको	१,५०५,६३०
आ.व. २०६६/६७	२०७१/०८/२३ मा आन्तरिक राजश्व कार्यालयमा प्रशाशकीय पुनरावलोकनको लागी उजुरी दायर गरेको र अन्तिम निर्णय हुन बाँकि रहेको	१४,५९५,२६१
आ.व. २०६७/६८	आन्तरिक राजश्व विभागको प्रशाशकीय पुनरावलोकनका निर्णय मिति २०७४/०४/१६ मा आएको र सो उपर बैक राजश्व न्यायाधिकरणमा उजुरी गर्ने प्रक्रियामा रहेको	७,६९६,२६९
आ.व. २०६८/६९	आन्तरिक राजश्व विभागको प्रशाशकीय पुनरावलोकनका निर्णय मिति २०७४/०४/१६ मा आएको र सो उपर बैक राजश्व न्यायाधिकरणमा उजुरी गर्ने प्रक्रियामा रहेको	४,०१०,१२५
आ.व. २०६९/७०	२०७४/०४/२७ मा श्री आन्तरिक राजश्व कार्यालयमा प्रशाशकीय पुनरावलोकनको लागी उजुरी दायर गरेको र अन्तिम निर्णय हुन बाँकि रहेको	२,९५३,५२६
आ.व. २०७०/७१	२०७५/०६/१२ मा श्री आन्तरिक राजश्व कार्यालयमा प्रशाशकीय पुनरावलोकनको लागी उजुरी दायर गरेको र अन्तिम निर्णय हुन बाँकि रहेको	३,७८०,६७०
	<b>जम्मा</b>	<b>३४,४९९,४८१</b>
<b>तत्कालिन प्रुडेन्सीयल फाइनास लिमिटेड</b>		
आ.व. २०६५/६६	२०७०/०७/२९ मा आन्तरिक राजश्व कार्यालयमा प्रशाशकीय पुनरावलोकनको लागी उजुरी दायर गरेको र अन्तिम निर्णय हुन बाँकि रहेको	५,६५९,२७२
	<b>जम्मा</b>	<b>५,६५९,२७२</b>
	<b>कुल</b>	<b>१७५,०९६,१८०</b>

अन्तिम निर्णय हुन बाँकि रहेको हुनाले कूल विवादित कर रकम रु. १७५,०९६,१८० । अनुसुची ४.२८.५ मा आयकर वापत सम्भावित दायित्व शिर्षकमा देखाईएको छ र थप दायित्वको लागि व्यवस्था गरिएको छैन ।

एनएमबि बैंक लि. आ.व. २०७२/०७३ देखी आ.व. २०७४/०७५ र तत्कालिन क्लिन इनर्जी डेभोल्पमेण्ट बैंक लिमिटेडको आ.व. २०७१/०७२ देखी आ.व. २०७२/०७३ तथा तत्कालिन भुक्तुटी डेभोल्पमेण्ट बैंक लिमिटेड बैंकको आ.व. २०७२/०७३ सम्म कर निर्धारण हुन बाँकि रहेको छ ।

ख. यस बैकले आ.व. २०७२/७३ को दोस्रो त्रैमासमा कमलाटी, काठमाण्डौमा रहेको ८० आना (२५४३ बर्ग मी) जग्गा चार वटा वित्तीय संस्था संलग्न भएका लिलामी प्रक्रियाबाट सकार गरेको थियो । तत्कालिन जग्गा धनीले यो लिलामी प्रक्रिया खारेजीको लागि काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरी विचारधिन अवस्थामा रहेको छ ।

**व्याज आम्दानी**  
कर्जा लगानी, FVTPL मा मापन गरिने लगानी बाहेक, नगद तथा नगद समान, बैंक तथा वित्तीय संस्थाबाट लिने पर्ने आसामी लगायतबाट प्राप्त व्याज आम्दानी यस अर्न्तगत समावेश गरिएको छ ।

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नगद तथा नगद समान	६२,२१४,२३९	५२,७७०,४२८	१३,७८०,०४९	९,५९०,२५४
नेपाल राष्ट्र बैंक बाट पालन बाँकी	-	-	-	-
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	१४०,१६९,४४९	४२,५३८,६९२	१४०,१६९,४४९	४२,५३८,६९२
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा तथा सापटी	१४५,४३९,१५४	१२९,४६३,३७४	१४५,४३९,१५४	१२९,४६३,३७४
ग्राहकहरूलाई कर्जा तथा सापटी	१०,६२५,६६६,२६२	८,४३६,८५३,२४३	१०,१७२,२६३,५३८	८,०७७,८८६,३४०
धितो पत्रमा लगानी	५१४,४४८,५२०	४५४,३८४,४०४	४९४,०४८,७१७	४०७,९२४,७०२
कर्मचारी कर्जा तथा सापटी	९०,२०८,३२२	३६,३९५,२८७	९०,२०८,३२२	३६,३९५,२८७
अन्य	२९,६२७,८७३	१६,६५२,०२६	२६,१४९,८०२	२४,९०१,१८२
<b>जम्मा व्याज आम्दानी</b>	<b>११,६०७,७७३,८१९</b>	<b>९,१६९,०५७,४५४</b>	<b>११,०८२,०५९,०३१</b>	<b>८,७२८,६९९,८३१</b>

नेपाल राष्ट्र बैंकको व्याज आम्दानी जनाउने दिशानिर्देश बमोजिम आव. २०७५/७६ मा रु ३२,२१०,१८४.७५ व्याज आम्दानी घटाई व्याज मूलतबीमा राखिएको ।

### व्याज खर्च

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्ने बाँकी कर्जा सापट	६९,५६६,२१७	३८,३०७,१२२	६९,५६६,२१७	३८,३०७,१२२
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	१७,२१७,४७६	३२,५५०,९४७	१७,२१७,४७६	३२,५५०,९४७
ग्राहकबाट निक्षेप दायित्व	६,५९९,६०९,४९५	५,७६०,८०२,४३०	६,५३२,५८७,९९७	५,७९६,३३०,९४२
सापटी	३२३,४३५,५९१	१६९,३७३,७१९	३३५,७५७,५११	२,४००,८५३
जारी गरिएको धितो पत्र	८२,९०९,६८४	३५,०९५,८९०	८२,९०९,६८४	३५,०९५,८९०
सहायक आवधिक दायित्व	-	-	-	-
अन्य	-	-	-	-
<b>जम्मा व्याज खर्च</b>	<b>७,०९२,७३८,४९३</b>	<b>६,०३६,१३०,१०८</b>	<b>६,८३८,०३८,०८५</b>	<b>५,८२४,६८५,७५३</b>

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## शुल्क तथा कमिशन आम्दानी

४.३१

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
कर्जा व्यवस्थापन शुल्क	-	-	-	-
सेवा शुल्क	४८९,०९६,३९७	३८३,७२७,२२९	३४१,५३०,९९६	२४९,४९६,५०९
शहावित्तियकारण शुल्क	२९,५९६,९२१	२५,५८६,४९४	२९,५९६,९२१	२५,५८६,४९४
प्रतिवद्धता शुल्क	२,८८२,०१६	-	२,८८२,०१६	-
डिजिटि/डिटि/स्विफ्ट शुल्क	१९,३४७,५६९	१३,२३९,३६८	१९,३४७,५६९	१३,२३९,३६८
क्रेडिट कार्ड / ए टी एम जारी र नविकरण शुल्क	३९,०८८,३४३	३४,८७७,२३४	३९,०८८,३४३	३४,८७७,२३४
पूर्व भुक्तानी तथा स्वाप शुल्क	२५,६६३,९२३	२३,९८६,८४६	२५,६६३,९२३	२३,९८६,८४६
लगानी बैकिङ्ग शुल्क	-	-	-	-
सम्पत्ति व्यवस्थापन शुल्क	-	-	-	-
दलाली शुल्क	३,०८७,१४४	६,५७९,२२३	-	-
रेमिटेन्स शुल्क	२०,९१७,८१८	२४,९८२,२५४	२०,९१७,८१८	२४,९८२,२५४
एल सी मा कमिशन	७५,५९१,४०४	७०,९३७,५४३	७५,५९१,४०४	७०,९३७,५४३
ग्यारेन्टि सम्झौता जारीमा कमिशन	२५०,९८४,००९	१८०,९४३,९५५	२५०,९८४,००९	१८०,९४३,९५५
शेयर प्रत्याभूति जारीबाट कमिशन	-	-	-	-
लकर रेन्ट	२,७०५,२२०	२,५८२,६६५	२,७०५,२२०	२,५८२,६६५
<b>अन्य शुल्क र कमिशन आम्दानी</b>	-	-	-	-
बील्स खरिद तथा छुट्ट	-	-	-	-
संग्रह शुल्क	९,४०८,९६४	१४,५६८,२५१	९,४०८,९६४	१४,५६८,२५१
अभिकर्ता कमिशन	१३,३८५,७६०	११,६२३,८७६	१३,३८५,७६०	११,६२३,८७६
अन्य	१७७,४७२,३१४	१४५,९८३,३७१	१७७,४७२,३१४	१४५,९८३,३७१
<b>जम्मा शुल्क र कमिशन आम्दानी</b>	<b>१,१५९,२२७,००२</b>	<b>९३९,६१८,३०८</b>	<b>१,००३,५३०,८६६</b>	<b>७९४,२५०,०६८</b>



शुल्क तथा कमिशन खर्च

४.३२

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
ए टी एम व्यवस्थापन शुल्क	३९,४१०,०४४	३५,८०३,७५०	३९,४१०,०४४	३५,८०३,७५०
भिजा/मास्टर कार्ड शुल्क	२२,८०१,८६५	७,७८२,०३७	२२,८०१,८६५	७,७८२,०३७
प्रतिवद्धता कमिशन	-	-	-	-
दलाली खर्च	-	-	-	-
खिडि/टिडि/स्विफ्ट शुल्क	८,५८५,२८४	-	८,५८५,२८४	५,१५९,५३६
विप्रेषण शुल्क र कमिशन	-	-	-	-
अन्य शुल्क र कमिशन खर्च	३०,६२१,४९७	२६,३४१,०५२	२३,१५८,०७७	१३,९६२,७०५
<b>कुल शुल्क र कमिशन खर्च</b>	<b>१०१,४१८,६९१</b>	<b>६९,९२६,८३८</b>	<b>९३,९५५,२७०</b>	<b>६२,७०८,०२७</b>

खुद व्यापार आम्दानी

४.३३

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
व्यापारिक सम्पत्तिको फेयर भ्यालुमा वदलाव	-	-	-	-
व्यापारिक सम्पत्तिको निर्संगमा भएको नाफा/(नोक्सान)	-	-	-	-
व्यापारिक सम्पत्तिमा व्याज आम्दानी	-	-	-	-
व्यापारिक सम्पत्तिमा लाभंश आम्दानी	-	-	-	-
विदेशी सट्टी कारोवारमा नाफा/(नोक्सान)	३५२,०४९,४९०	२९९,६०५,९८३	३५२,०४९,४९०	२९९,६०५,९८३
अन्य	-	-	-	-
<b>खुद व्यापारिक आय</b>	<b>३५२,०४९,४९०</b>	<b>२९९,६०५,९८३</b>	<b>३५२,०४९,४९०</b>	<b>२९९,६०५,९८३</b>

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## अन्य संचालन आम्दानी

४.३४

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
विदेशी विनिमयको पुनर्मुल्याङ्कन आम्दानी	८८,०१२,३७२	६,९२६,४९८	८८,०१२,३७२	६,९२६,४९८
लगानी सेव्युरिटीको विक्रिमा हुने नाफा नोक्सान	२,८७०,७४१	३,२३७,८८६	-	९२०,८०५
लगानी सम्पत्तिको फेयर भ्यालुमा हुने नाफा नोक्सान	-	-	-	-
इविट्टी उपकरणमा लाभांश	७२,५९९,७०५	१३४,१००,१६०	७१,०२०,७५८	१३२,७५८,०५५
सम्पत्ति र सामग्रीको विक्रिमा हुने नाफा नोक्सान	३५,२००,६१४	६,५९४,३१५	३५,२००,६१४	६,५९९,६५६
लगानी सम्पत्तिको विक्रिमा हुने नाफा नोक्सान	५०४,४७६	३,१५५,०००	५०४,४७६	३,१५५,०००
संचालन पढा आय	-	-	२,१७२,९६६	२,१३७,३४४
सुन र चाँदीको विक्रिमा हुने नाफा नोक्सान	१३,४६२,७३३	१२,४६४,८७१	१३,४६२,७३३	१२,४६४,८७१
लकर रेन्ट	-	-	-	-
अन्य	-	-	४९१,७६५	-
जम्मा	२१२,६५०,६४१	१६६,९७०,४९४	२१०,३७३,९१९	१६४,९६२,२२८

## कर्जाको क्षति प्रभार/(विपर्यय) तथा अन्य हानी

४.३५

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
बैंक तथा वित्तीय संस्थालाई दिने कर्जा तथा सापटीमा हुने प्रभार	८,५०,१४३	६,३४६,५७९	८,५०,१४३	६,३४६,५७९
ग्राहकलाई दिने कर्जा तथा सापटीमा हुने प्रभार	१६७,१०४,९३९	(१९,८,१८६,९०१)	१५७,३२२,४९१	(२२५,७९०,३४३)
वित्तीय लगानीमा हुने प्रभार	-	(२०७,०२६)	-	(२०७,०२६)
बैंक तथा वित्तीय संस्थाको मौज्दातमा हुने प्रभार	-	-	-	-
सम्पत्ति र उपकरणमा हुने प्रभार	-	-	-	-
ख्याती र अमूर्त सम्पत्तिमा प्रभार	-	-	-	-
लगानी सम्पत्तिमा प्रभार	-	-	-	-
जम्मा	१७६,०५५,०८२	(१९,२,०४७,३४७)	१६६,२७२,६३४	(२१९,६५०,७८९)



४.३६

कर्मचारी खर्च

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
तलव	४९७,३०२,०४६	३८१,१०१,७०७	४३३,६१५,९८३	३३०,३६०,६०३
भत्ता	४०४,८२१,१४६	३४०,०४७,१७८	३३५,४९०,९६१	२८३,२८०,०२२
उपदान	५७,५५९,४८६	३९,५७८,६०९	५८,१७५,२९५	३५,८९३,०३७
संचय कोष	४१,१५०,८१४	३३,७२५,७११	३५,९५१,६३२	२९,९३५,३५८
पोशाक	-	१२,३२३	-	१२,३२३
तालिम तथा विकास खर्च	३२,९१२,७३३	२५,०९०,६१८	२८,३०४,६६८	२२,६०४,३०३
संचित विदा	११४,१२४,८१२	५३,९९०,९७७	१०५,४६५,६५७	५३,५२८,५५१
बिरामी बिदा खर्च	४०,५९३,६१८	२८,२२४,८७४	३२,६०३,४७२	२८,१३४,६६४
बिदा भत्ता	५०,५९९,२३४	२५,७६६,१०४	५०,११९,१५७	२५,३९३,८८८
घर बिदा खर्च	२२,९३१,९६०	-	२२,७४३,०२८	-
औषधोपचार	-	-	-	-
वीमा	१,१३७,७३९	१,१२५,३८०	-	-
कर्मचारी प्रोत्साहन	१,३००,०९६	४,९३२,०००	-	४०,०००
नगदमा राफसाफ हुने शोयमा आधारित खर्च	-	-	-	-
पेन्सन खर्च	-	-	-	-
NFRS अर्न्तगत वित्तीय खर्च	२१,८७८,७२१	(५१,९५४,६९९)	२१,८७८,७२१	(५१,९५४,६९९)
कर्मचारी सन्वधित अन्य खर्चहरू	३६,५२३,६७८	३१,१४९,८१७	३६,०२१,२६१	३०,७२४,२६४
भर्ती तथा छनोट खर्च	२०५,१७८	२०१,८३७	-	१५७,९३७
कर्मचारी कल्याण खर्च	३६,३१८,५००	३०,९४७,९८०	३६,०२१,२६१	३०,५६६,३२७
जम्मा	१,२०८,७११,२७०	८५८,७९९,५२०	१,०५४,९०४,१७८	७३६,४२३,७६२
कर्मचारी बोनस	३७८,४७१,३३२	२९९,१४०,३४०	३६०,८८९,३१५	२८५,१४६,६७४
कुल जम्मा	१,५८७,१८२,६०२	१,१५७,९३९,८६०	१,४१५,७९३,४९३	१,०२१,५७०,४३५

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## अन्य संचालन खर्च

४.३७

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
संचालकको सेवा शुल्क	४,३६०,६५५	३,४६४,८५०	३,२०७,०००	२,२५०,०००
संचालक संबन्धित खर्च	२,०९९,०५३	१,७७६,७८१	२,०८२,४८८	१,९६०,७४२
लेखापरिक्षण शुल्क	१,५३९,३९३	१,४३१,७१०	१,११८,७००	१,११८,७००
अन्य लेखापरिक्षण सम्बन्धि खर्चहरू	१,१०१,८६४	५,३७,८११	३००,१८२	३४३,९६९
व्यवसायिक र कानुनी खर्च	३,५०५,६७५	५,४८६,२३४	३,३४४,७३१	५,४८६,२३४
<b>कार्यालय व्यवस्थापन खर्च</b>	<b>४२६,६०३,४०९</b>	<b>३१२,५३७,०४४</b>	<b>३९५,६१४,४६३</b>	<b>२९०,८३६,००३</b>
क. विजुली र पानी	३२,६२७,६२९	२९,६०१,०८४	३१,४२०,६८७	२८,१२२,४३४
ख. वीमा	१७,८५४,९०२	१४,५३५,४५४	१७,५७८,०४२	१४,३०३,५६४
ग. हुलाक, दुरसंचार, फेक्स	५९,३८७,५२४	४९,४९८,१३६	५६,२०५,०१३	४६,४४८,६३४
घ. कार्यालय उपकरण, फर्निचर र मर्मत	३,७२४,५३१	४,७६४,४८५	२,७७४,५३८	३,९७६,४३३
ङ. भ्रमण भत्ता र खर्च	३२,४२७,००२	२७,८७२,४६९	२१,९०५,५३७	१८,९३१,२९२
च. मसलन्द तथा छपाई	४५,६३३,३७८	३०,७३१,८३४	४०,९१०,१५४	२७,३२८,५९९
छ. पत्रपत्रिका तथा पुस्तक	६३७,४८०	६९५,८९४	५२४,०३९	५७५,५६९
ज. कार्यालय संचालन खर्च	४९,३१५,६५७	३२,०९३,२४०	४८,६०६,८६५	३१,४४०,०७३
झ. ईन्धन खर्च	२७,४३८,३१८	२१,७७९,९२२	२६,७३३,५७८	२१,६४६,३४९
ञ. बाहिरी कर्मचारी खर्च	३४,८७७,५४७	१७,८२४,३७८	२७,७६८,६३१	१६,२४४,३४१
ट. सुरक्षा खर्च	१०७,०३५,९२२	७२,६६६,५१९	१०६,६३०,९०७	७२,२५२,१०७
ड. मर्मत खर्च	१५,६४३,५२०	१०,४७५,४७१	१४,५५६,४७१	९,५६६,६०८
संचालन पट्टा खर्च	१४९,१७८,२४१	१२३,७५६,३०५	१३४,९६५,७१०	११३,०९६,७१०
लगानी सम्पत्तिको संचालन खर्च	-	-	-	-
संस्थागत सामाजिक दायित्व खर्च	५,६७९,०३८	१,७६७,५३२	५,६७८,५५८	१,६६३,००२
अनारियस (Onerous) पट्टा व्यवस्था	-	-	-	-
<b>अन्य :</b>	<b>१७०,०८६,१६९</b>	<b>१९१,९६५,०५५</b>	<b>१६२,३४९,५७५</b>	<b>१७३,४३८,८३८</b>
साधारण सभा सम्बन्धी खर्च	३,४२८,६३४	३३६,७७५	३,०५५,९६९	-
मनोरञ्जन खर्च/व्यापारिक प्रबन्धन	२२,८८९,२१३	२२,२९४,७९३	२२,४५२,३५८	२२,२९४,७९३
विज्ञापन	७३,९७०,३२९	८५,५९०,२६३	७३,२६९,२८४	८४,९०१,४८३
चन्दा	४३,४४५	८५,६७०	१५,०००	४५,०००
सदस्यता शुल्क	११,४७४,२४४	७,१०९,०५०	१०,४२४,२४४	६,३८४,०५०
काँड कारेबार खर्च	-	-	-	-
बैंक शुल्क तथा कमिसन	३०६,०२०	५३०,८००	३०६,०२०	५३०,८००
कर तथा दरहरू	७९,१५,३०१	७,२९६,७१७	६,८८४,२१६	७,०२४,४५९
निक्षेप सुरक्षण खर्च	२३,५७३,३८८	२०,३४४,९९३	२३,५७३,३८८	२०,३४४,९९३
IS Audit-Compliance खर्च	१,१९१,४५८	१,१९१,४५८	१,१९१,४५८	१,१९१,४५८
शेयर अभौतिकरण खर्च	-	-	-	-
निष्काशन तथा निगरानी खर्च	५,७६५,१०४	१४,८७८,०५७	५,७६५,१०४	१०,७७६,२१२
मजूर	४३३,८६२	-	४३३,८६२	-
अन्य	१९,०९५,१७१	३३,३८४,९३७	१४,९७८,६७२	२१,०२४,०४८
<b>जम्मा</b>	<b>७६४,१५३,४९८</b>	<b>६४२,७२३,३२२</b>	<b>७०८,६६१,४०६</b>	<b>५८९,३९४,१९९</b>

### हास कट्टी र परिषोधन

हास कट्टी भनेका सम्पत्तिको उपयोगी जीवनमा हास मूल्य को व्यवस्थित विनियोजन हो भने परिषोधन भनेका अमूर्त सम्पत्तिको उपयोगी जीवनमा हास मूल्य को व्यवस्थित विनियोजन हो ।

४.३८

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सम्पत्ति तथा सामाग्रीमा हास कट्टी	१७४,०८२,२७६	१४९,७९३,२६६	१६३,६९२,६६४	१४९,८४१,५०३
लगानी सम्पत्तिमा हास कट्टी	-	-	-	-
अमूर्त सम्पत्तिको परिषोधन	१३,५८७,२२३	६,९४४,२९४	१३,१००,६९१	५,८५३,७३५
जम्मा	१८७,६६९,४९९	१५६,७३७,५६०	१७६,७९३,३५५	१५५,६९५,२३८

### नैर संचालन आम्दानी

संचालनमा प्रत्यक्ष सम्बन्ध नहुने कारोबारको आम्दानी निम्न बमोजिम प्रस्तुत गरिएको छ ।

४.३९

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
अपलेखन गरिएको कर्जाको असुली	१७,०९०,६७२	४३,१४०,१९३	१७,०९०,६७२	४३,१४०,१९३
अन्य आम्दानी	-	-	-	-
जम्मा	१७,०९०,६७२	४३,१४०,१९३	१७,०९०,६७२	४३,१४०,१९३

### नैर संचालन खर्च

संचालनमा प्रत्यक्ष सम्बन्ध नहुने कारोबारको खर्च निम्न बमोजिम प्रस्तुत गरिएको छ ।

४.४०

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
कर्जा अपलेखन	१७,५८५,९०१	३७,९३५,३७९	१७,५८५,९०१	३७,९३५,३७९
रिडन्डेसी (Redundancy) व्यवस्था	-	-	-	-
पूनःसंरचना खर्च	-	-	-	-
अन्य खर्च	२३,२४८	-	-	-
जम्मा	१७,६०९,१४९	३७,९३५,३७९	१७,५८५,९०१	३७,९३५,३७९

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## आयकर खर्च

४.४१

बैंकले आयकर ऐन, २०५८ बमोजिम आयकर गणना गरेको छ। बैंकले अधिल्लो वर्ष २०७५ मा व्याज मुलतबीमा आय कर तिरिकोले प्रभावकारी आय करको दर गत वर्ष भन्दा यस वर्ष कम रहेको छ ।

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
बालु कर खर्च	१,०४३,४५१,७८०	८६५,७९१,६३७	९९४,१६७,०४४	८२९,६२१,०४२
यस वर्ष	१,०४१,८१३,२५१	८६०,४७३,५१५	९९२,५२८,५१५	८२४,३०२,९२०
पछिल्लो वर्षहरूको समायोजन	१,६३८,५२९	५,३१८,१२२	१,६३८,५२९	५,३१८,१२२
स्थान कर खर्च	(७,९८८,९८०)	(११६,३७२,०९६)	(३,४३९,२३७)	(११७,०९३,७३४)
अल्पकालिन भिन्नाहरूको शुरुवात र रिमर्सल	(७,९८८,९८०)	(११६,३७२,०९६)	(३,४३९,२३७)	(११७,०९३,७३४)
कर दरमा परिवर्तन	-	-	-	-
पहिले लेखाङ्कन नगरिएको कर घाटा	-	-	-	-
जम्मा आयकर खर्च	१,०३५,४६२,८००	७४९,४१९,५४१	९९०,७२७,८०७	७१२,३२०,१८०

## ४.४.१.१ : कर खर्च र लेखाङ्कन नाफाको मिलान

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
कर अधिको नाफा	३,४०८,३२२,६९८	२,७०१,६०८,१७१	३,२४८,००३,८३४	२,५६६,३२०,०६१
कर ३० प्रतिशत दर	१,०२२,४९६,८०९	८७८,५८५,३९७	९७४,४०१,१५०	८४२,२२१,१५९
जोड्ने : करको निम्ति घटाउन नमिल्ने खर्चहरूको करमा पर्ने असर	२६५,०९३,१९८	२४६,६०३,०४२	२६१,५०७,४४७	२४६,६०३,०४२
घटाउने : छुट आम्दानीमा करको असर	१४,६७४,६४९	३३,१९५,८३८	१४,६७४,६४९	३३,१९५,८३८
<b>जोड्ने/घटाउने अन्य बस्तुहरूको करमा असर</b>	<b>२३१,१०२,१०७</b>	<b>२३१,५१९,०८६</b>	<b>२२८,७०५,४३३</b>	<b>२३१,३२५,४४३</b>
घटाउने : करको निम्ति घटाउन नमिल्ने खर्च/आम्दानीहरूको करमा पर्ने असर	२२८,०४६,०२३	२२८,१२९,२७३	२२५,३१५,६२०	२२७,९३५,६३०
घटाउने : अलिया गरिएको नोक्सानीमा करको असर	३,०५३,०८४	३,३८९,८१३	३,३८९,८१३	३,३८९,८१३
जम्मा आय कर खर्च	१,०४१,८१३,२५१	८६०,४७३,५१५	९९२,५२८,५१५	८२४,३०२,९२०
प्रभावकारी कर दर	३०.५७%	३१.८५%	३०.५६%	३२.१२%



# लेखापरीक्षण नभएको वित्तीय नतिजा

आर्थिक वर्ष २०७५/७६ (चौथो त्रैमासिक)

(रु. हजारमा)

एकीकृत वित्तीय अवस्थाको विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>सम्पति</b>		
नगद तथा नगद समान	८,०९५,७५८	५,९८०,४०४
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	९०,८९८,५३७	७,२६०,९९५
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	२,९७७,०९८	२७६,४०७
व्युत्पन्न वित्तीय उपकरण	८,५९५,४८२	७,५०६,७५९
अन्य व्यापारिक सम्पत्तिहरू	३४०,३९०	३२९,७२०
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी	३,३९७,९६२	२,४९७,५६८
ग्राहकलाई कर्जा तथा सापटी	८८,४८८,९८२	७२,७९९,७७२
धितोपत्रमा लगानी	९०,३९६,३५९	९,४४८,४४७
चालु कर सम्पत्ति	-	-
सब्सिडरी (सहायक)कम्पनीमा लगानी	२४८,५५२	२४८,५५२
सम्बन्ध कम्पनीमा लगानी	-	-
लगानी सम्पत्तिहरू	९०२,९९६	५९,७७५
सम्पत्ति र उपकरण	९,५७७,८९९	९,५५९,५७०
ख्याती तथा अमुर्त सम्पत्ति	९९५,४०९	२२,०५४
स्थगन कर सम्पत्ति	६६,८६९	६६,८६९
अन्य सम्पत्ति	९,२०६,७३५	४,४५८,३८४
<b>जम्मा सम्पत्ति</b>	<b>९३५,४६८,९३९</b>	<b>९९९,६९८,४६७</b>
<b>दायित्वहरू</b>		
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	६२४,३६५	९,०३६,२६९
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	३,२०३,५२३	६६०,०७२
व्युत्पन्न वित्तीय उपकरणहरू	८,४५८,३७४	७,४७७,४८४
ग्राहकबाट निक्षेप दायित्व	९७,८९२,३०२	८३,९७०,८६७
सापटी	३,४६८,०६०	-
चालु कर दायित्व	९,५९९	६०,४९८
व्यवस्था	९,०७८	-
स्थगन कर दायित्व	-	-
अन्य दायित्व	२,९०७,८०९	९,४०६,०००
जारी गरिएको ऋण पत्र	२,२३९,२३६	५९७,५४८
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-
<b>कूल दायित्व</b>	<b>९९८,०९२,३४८</b>	<b>९५,९२८,६५८</b>
<b>पूँजी</b>		
शेयर पूँजी	९,६९८,९६३	७,६०३,२९९
शेयर प्रिमियम	२,५९२,७९९	४,०६९,३६७
संचित नाफा	९,७९२,९७५	२,३३९,९८२
<b>जगेडा</b>	<b>३,५३९,८५६</b>	<b>२,४८५,९७०</b>
शेयर धनीहरूलाई बाँडफाँड गर्ने कुल इक्विटी	९७,४५५,७९९	९६,४८९,८०९
<b>गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)</b>	<b>-</b>	<b>-</b>
<b>जम्मा पूँजी</b>	<b>९७,४५५,७९९</b>	<b>९६,४८९,८०९</b>
जम्मा दायित्व र पूँजी	९३५,४६८,९३९	९९९,६९८,४६७

# लेखापरीक्षण नभएको वित्तीय नतिजा

आर्थिक वर्ष २०७५/७६ (चौथो त्रैमासिक)

(रु. हजारमा)

एकीकृत नाफा नोक्सान विवरण	आषाढ मसान्त २०७६ सम्म	आषाढ मसान्त २०७५ सम्म
व्याज आम्दानी	११,१०४,२३४	८,७२८,७००
व्याज खर्च	६,८३८,०३८	५,८२४,६८६
<b>खुद व्याज आम्दानी</b>	<b>४,२६६,१९६</b>	<b>२,९०४,०१४</b>
शुल्क तथा कमिशन आय	१,००३,५३१	७९४,२५०
शुल्क तथा कमिशन खर्च	९३,९५५	६२,७०८
<b>खुद शुल्क र कमिशन आय</b>	<b>९०९,५७६</b>	<b>७३१,५४२</b>
<b>खुद व्याज, शुल्क र कमिशन आय</b>	<b>५,१७५,७७२</b>	<b>३,६३५,५५६</b>
खुद व्यापार आय	३५२,०४९	२९९,६०६
अन्य संचालन आम्दानी	२१०,३७४	१६४,९६२
<b>जम्मा संचालन आय</b>	<b>५,७३८,१९५</b>	<b>४,१००,१२४</b>
कर्जाको क्षति प्रभार/(विपर्यय) तथा अन्य हानी	१६३,१२२	(२१९,६५१)
<b>खुद संचालन आय</b>	<b>५,५७५,०७३</b>	<b>४,३१९,७७५</b>
<b>संचालन खर्च</b>		
कर्मचारी खर्च	१,४१९,१५३	१,०२१,५७०
अन्य संचालन खर्च	७००,३९०	५८९,३९४
ह्रास कट्टी र परिषोधन	१७६,७९३	१४७,६९५
<b>संचालन नाफा</b>	<b>३,२७८,७३६</b>	<b>२,५६१,११५</b>
गैर संचालन आम्दानी	१७,०९१	४३,१४०
गैर संचालन खर्च	१७,५८६	३७,९३५
<b>आय कर अधिको नाफा</b>	<b>३,२७८,२४१</b>	<b>२,५६६,३२०</b>
आयकर खर्च		
चालु कर	९६८,१८८	८२९,६२१
स्थगन कर खर्च/(आम्दानी)	-	(११७,०९४)
<b>यस अवधिको नाफा</b>	<b>२,३१०,०५३</b>	<b>१,६१९,६०५</b>

## एकीकृत विस्तृत आम्दानीको विवरण

यस अवधिको नाफा	२,३१०,०५३	१,६१९,६०५
अन्य विस्तृत आम्दानी	६२५	(४४,२६९)
<b>कुल विस्तृत आम्दानी</b>	<b>२,३१०,६७८</b>	<b>१,५७५,३३६</b>

## बाँड्न योग्य नाफा/नोक्सानको विवरण

यस अवधिको नाफा		२,३१०,०५३
ने.रा.बै. निर्देशिका बमोजिम वैधानिक कोषमा रकमनान्तरण		(५९१,८९६)
ने.रा.बै. निर्देशिका बमोजिम नियामक समायोजन		(४४३,३६५)
<b>बाँड्न योग्य नाफा/(नोक्सान)</b>		<b>१,२७४,७९२</b>



# लेखापरीक्षण नभएको वित्तीय नतिजा

आर्थिक वर्ष २०७५/७६ (चौथो त्रैमासिक)

अनुपात	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
जोखिम भारित सम्पत्तिमा पूँजीकोष	१५.३२%	१५.७५%
निष्कृत्य कर्जा/कुल कर्जा (राष्ट्र बैंकको निर्देशिका अनुसार)	०.८२%	०.८८%
कुल कर्जा व्यवस्था/निष्कृत्य कर्जा (राष्ट्र बैंकको निर्देशिका अनुसार)	१८४.५२%	१८४.१७%
पूँजीको लागत (Cost Of Funds)	७.२६%	७.४६%
कुल कर्जा/निक्षेप (राष्ट्र बैंकको निर्देशिका अनुसार)	७६.८८%	७७.७२%
आधार दर	९.८६%	१०.७०%
ब्याज दर अन्तर (Weighted Average Interest Rate Spread)	४.२६%	४.१४%
<b>अन्य जानकारी</b>		
औषत उपज Average Yield (YTD Average)	१०.८०%	१०.९१%
ईक्विटीमा प्रतिफल	१३.६१%	१३.५४%
सम्पत्तिमा प्रतिफल	१.८६%	१.८०%
मूल्य आम्दानी अनुपात	१५.८६	१६.३८
प्रति शेयर नेटवर्थ (रु)	१८१.४९	२१६.८८
प्रति शेयर सम्पत्ति (रु)	१,४१८.४१	१,४७८.१९
तरलता अनुपात (रु)	२८.२८%	२३.६४%

# आ. व. २०७५/७६ को लेखा परीक्षण भएको र लेखा परीक्षण नभएको वित्तीय विवरणको तुलना

(रु. हजारमा)

वित्तीय अवस्थाको विवरण	लेखा परीक्षण नभएको वित्तीय विवरण		लेखा परीक्षण गरिएको वित्तीय विवरण		भिन्नता		भिन्नताका कारणहरू
	लेखा परीक्षण नभएको वित्तीय विवरण	लेखा परीक्षण गरिएको वित्तीय विवरण	रकम	प्रतिशतमा (राउन्डेड अफ)	रकम	प्रतिशतमा (राउन्डेड अफ)	
सम्पत्ति							
नगद तथा नगद समान	८,०९५,७५८	८,०९६,३५५	५९७	०%	५९७	०%	बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जातबाट पुनःवर्गीकरण
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	१०,८१८,५३७	१०,८२९,१८२	१०,६४४	०%	१०,६४४	०%	ने.रा.बैं. बाट प्राप्त गर्नु पर्ने सखिडीको समायोजन
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	२,१७७,०९८	२,१७२,९६७	(४,१३१)	०%	(४,१३१)	०%	नगद तथा नगद समानमा पुनःवर्गीकरण र समायोजन
व्युत्पन्न वित्तीय उपकरण	८,५९५,४८२	८,५९५,४८२	-	०%	-	०%	
अन्य व्यापारिक सम्पत्तिहरू	३४०,३९०	३४०,३९०	-	०%	-	०%	
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी	३,३१७,९६२	३,३१७,९६२	-	०%	-	०%	
ग्राहकलाई कर्जा तथा सापटी	८८,४८८,१८२	८८,४८५,०३१	(३,१५०)	०%	(३,१५०)	०%	धप हानी व्यवस्थाको कारणले
धितोपत्रमा लगानी	१०,३९६,३५१	१०,३९६,३५१	-	०%	-	०%	
चालु कर सम्पत्ति	-	-	-	-	-	-	
सखिडी (सहायक)कम्पनीमा लगानी	२४८,५५२	२४८,५५२	-	०%	-	०%	
सम्बन्ध कम्पनीमा लगानी	-	-	-	-	-	-	
लगानी सम्पत्तिहरू	१०२,९९६	१०२,९९६	-	०%	-	०%	
सम्पत्ति र उपकरण	१,५७७,८९९	१,५७७,८९९	०	०%	०	०%	
ख्याती तथा अमूर्त सम्पत्ति	११५,४०९	११५,४०९	०	०%	०	०%	
स्थगन कर सम्पत्ति	६६,८६९	७०,०४१	३,१७२	५%	३,१७२	५%	स्थगन करमा भएको परिवर्तन
अन्य सम्पत्ति	१,२०६,७३३	१,२०१,८७४	(४,८६१)	०%	(४,८६१)	०%	सन्झी डेब्टरको समायोजन र खुद व्यवस्था घटाईएको
<b>जम्मा सम्पत्ति</b>	<b>१३५,४६८,१३९</b>	<b>१३५,४७०,४१०</b>	<b>२,३४०</b>	<b>०%</b>	<b>२,३४०</b>	<b>०%</b>	
<b>दायित्वहरू</b>							
बैंक तथा वित्तीय संस्थालाई तिरने ऋण	६२४,३६५	६२४,३६५	-	०%	-	०%	
नेपाल राष्ट्र बैंकलाई तिरने ऋण	३,२०३,५२३	३,२०३,५२३	-	०%	-	०%	
व्युत्पन्न वित्तीय उपकरणहरू	८,४५८,३७४	८,४५८,३७४	-	०%	-	०%	
ग्राहकबाट निक्षेप दायित्व	९,७८९,३०२	९,७८९,३०२	-	०%	-	०%	
सापटी	३,४६८,०६०	३,४६८,०६०	-	०%	-	०%	
चालु कर दायित्व	९,५९९	३५,५७९	२५,९७९	२७१%	२५,९७९	२७१%	कर दायित्व परिवर्तन र कर सम्पत्तिमा गरिएको समायोजन
व्यवस्था	९,०७८	-	(९,०७८)	-१००%	(९,०७८)	-१००%	अन्य सम्पत्तिमा भएको व्यवस्था नेट अफ गरिएको
स्थगन कर दायित्व	-	-	-	-	-	-	
अन्य दायित्व	२,१०७,८०९	२,१४५,९५६	३८,१४६	२%	३८,१४६	२%	ने.रा.बैं.को निर्देशन बमोजिम व्याज मुल्यबी जनाईएको र कर्मचारी बोनस परिवर्तनले गर्दा
जारी गरिएको ऋण पत्र	२,२३९,२३६	२,२३९,२३६	-	०%	-	०%	
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	-	-	-	-	
<b>कुल दायित्व</b>	<b>११८,०१२,३४८</b>	<b>११८,०६७,३९५</b>	<b>५५,०४७</b>	<b>०%</b>	<b>५५,०४७</b>	<b>०%</b>	
<b>रूजी</b>							
शेयर रूजी	९,६१८,१६३	९,६१८,१६३	-	०%	-	०%	
शेयर प्रिमियम	२,५१२,७९९	२,५१२,७९९	-	०%	-	०%	
संचित नाफा	१,७६२,९७५	१,७८०,३२७	(१७,३५२)	-१%	(१७,३५२)	-१%	नाफामा भएको परिवर्तनले
जर्गडा	३,५३१,८५६	३,५३१,७२६	(१४०,१२९)	-१%	(१४०,१२९)	-१%	नाफामा भएको परिवर्तनले
शेयर धनीहरूलाई वॉइफॉइड गर्ने कुल इक्विटी	१७,४२५,७९१	१७,४२५,७९१	-	०%	-	०%	
<b>गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)</b>							
जम्मा रूजी	१७,४२५,७९१	१७,४२५,७९१	(५२,७७७)	०%	(५२,७७७)	०%	
जम्मा दायित्व र रूजी	१३५,४६८,१३९	१३५,४७०,४१०	२,३४०	०%	२,३४०	०%	

# आ. व. २०७५/७६ को लेखा परीक्षण भएको र लेखा परीक्षण नभएको वित्तीय विवरणको तुलना

(रु. हजारमा)

विवरण	लेखा परीक्षण गरिएको वित्तीय विवरण	लेखा परीक्षण नगरिएको वित्तीय विवरण	भिन्नता		भिन्नताका कारणहरू
			रकम	प्रतिशतमा (राउन्डिङ अफ)	
ब्याज आम्दानी	११,१०४,२३४	११,०८२,०५९	(२२,१७५)	०%	सम्बन्धीको ब्याज आम्दानी जनाएको र ने.रा.बै. को दिशानिर्देश अनुसार ब्याज मूल्तीबी कायम गरिएको
ब्याज खर्च	६,८३८,०३८	६,८३८,०३८	-	०%	
<b>खुद व्याज आम्दानी</b>	<b>४,२६६,१९६</b>	<b>४,२४४,०२१</b>	<b>(२२,१७५)</b>	<b>-१%</b>	ब्याज आम्दानी घटेकाले
शुल्क तथा कमिशन आय	१,००३,५३१	१,००३,५३१	-	०%	
शुल्क तथा कमिशन खर्च	९३,९५५	९३,९५५	-	०%	
<b>खुद शुल्क र कमिशन आय</b>	<b>९०९,५७६</b>	<b>९०९,५७६</b>	<b>-</b>	<b>०%</b>	
<b>खुद व्याज, शुल्क र कमिशन आय</b>	<b>५,१७५,७७१</b>	<b>५,१५३,५९७</b>	<b>(२२,१७५)</b>	<b>०%</b>	
खुद व्यापार आय	३५२,०४९	३५२,०४९	-	०%	
अन्य संचालन आम्दानी	२१०,३७४	२१०,३७४	-	०%	
<b>जम्मा संचालन आय</b>	<b>५,७३८,१९५</b>	<b>५,७३६,०२०</b>	<b>(२२,१७५)</b>	<b>०%</b>	
कर्जाको क्षति प्रभाव/(विपर्यय) तथा अन्य हानी	१६३,१२२	१६३,१२२	-	०%	
<b>खुद संचालन आय</b>	<b>५,५७५,०७३</b>	<b>५,५७२,८९८</b>	<b>(२,२२५)</b>	<b>०%</b>	थप हानी व्यवस्थाको कारणले
<b>संचालन खर्च</b>					
कर्मचारी खर्च	१,४१९,१५३	१,४१५,७९३	(३,३६०)	०%	कर्मचारीको बोनसमा भएको परिवर्तनले
अन्य संचालन खर्च	७००,३९०	७०८,६६१	८,२७१	१%	एनएएस १७ बमोजिम लिज खर्च लेखिएको
हास कटौती र परिषोधन	१७६,७९३	१७६,७९३	-	०%	
<b>संचालन नाफा</b>	<b>३,२७८,७३६</b>	<b>३,२४८,४९९</b>	<b>(३०,२३७)</b>	<b>-१%</b>	
गैर संचालन आम्दानी	१७०९१	१७,०९१	-	०%	
गैर संचालन खर्च	१७,५८६	१७,५८६	-	०%	
<b>आय कर अघिको नाफा</b>	<b>३,२७८,२४१</b>	<b>३,२४८,००४</b>	<b>(३०,२३७)</b>	<b>-१%</b>	
आयकर खर्च	-	-	-	-	
चालु कर	९६८,१८८	९९,४,९६७	२५,९७९	३%	नाफामा भएको परिवर्तन र कर समायोजन
स्थगन कर खर्च/(आम्दानी)	-	(३,४३९)	(३,४३९)	१००%	स्थगन करको समायोजन
<b>यस अघिको नाफा</b>	<b>२,३१०,०५३</b>	<b>२,२४९,२७६</b>	<b>(६०,७७७)</b>	<b>-२%</b>	
अन्य विस्तृत आम्दानी	६२५	६२५	-	०%	
<b>जम्मा विस्तृत आम्दानी</b>	<b>२,३१०,६७८</b>	<b>२,२५०,९०१</b>	<b>(५९,७७७)</b>	<b>-२%</b>	नाफामा भएको परिवर्तन
<b>बैंडन योग्य नाफा</b>					
यस अघिको नाफा	२,३१०,०५३	२,२४९,२७६	(६०,७७७)	(२%)	
घटबढ : ने.रा.बै. निर्देशिका बमोजिम नियामक समायोजन	(१,०३५,२६१)	(१,०००,८१०)	३४,४५१	(३%)	
<b>नियामक समायोजन पछिको नाफा</b>	<b>१,२७४,७९३</b>	<b>१,२४९,४६६</b>	<b>(२५,३२७)</b>	<b>-२%</b>	नाफामा भएको परिवर्तन र समायोजित नाफाको बाँडफाँडले

# प्रमुख लेखा नीतिहरू

आर्थिक वर्ष मिति २०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्म

## १. सामान्य जानकारी

१.१ एनएमबी बैंक लिमिटेड (यस पछि बैंक भनिएको) नेपालमा स्थापित सिमित दायित्व भएको कम्पनी हो । यसको रजिष्टर्ड कार्यालय गो.हु.का. नं ११५४३, बबरमहल, काठमाडौं, नेपालमा रहेको छ । यस बैंक नेपाल धितोपत्र विनियम बजार लिमिटेडमा सूचीकृत छ ।

यस बैंकले नेपाल राष्ट्र बैंकबाट बैकिङ्ग व्यवसाय गर्न २०५३ सालमा "ग" वर्गको र २०६६ सालमा "क" वर्गको इजाजत प्राप्त गरी वाणिज्य बैंकले गर्ने कार्य तथा सेवाहरू विगत २३ बर्षदेखि नेपाली वित्तीय क्षेत्रमा प्रदान गर्दै आइरहेको छ ।

## १.२ सहायक कम्पनीहरू :

एनएमबी क्यापिटल लि. यस बैंकको शत प्रतिशत लगानी रहेको सहायक कम्पनी हो। एनएमबी क्यापिटल सन् २०१० को सेप्टेम्बर १७ मा कम्पनी ऐन, २०६३ अर्न्तगत पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको छ साथै नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंक) नियमावली २०६४ अर्न्तगत मर्चेन्ट बैकिङ्ग कारोबार गर्न इजाजत प्राप्त छ ।

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो । सो संस्थामा यस बैंकको ५१ प्रतिशत लगानी रहेको छ । यस बैंक र सहायक कम्पनीहरूको आर्थिक वर्ष एकै रहेको छ ।

१.३ समूह भन्नाले यस बैंक र सहायक कम्पनीहरूलाई जनाउँदछ ।

## १.४ वित्तीय विवरणको स्वीकृति

बैंकको सञ्चालन समितिले आर्थिक वर्ष २०७४/०७५ को एकीकृत वित्तीय विवरण सहित २०७६ कार्तिक २४ गतेका दिन पारित गरेको छ साथै शेयरधनीको आगामी वार्षिक साधारण सभाको अनुमोदनको निमित्त सिफारिश गरिएको छ ।

## २. प्रमुख लेखा नीतिहरूको सारांश

वित्तीय विवरणहरू तयार पार्दा आधार मानिएका सर्वमान्य लेखा नीतिहरू तल उल्लेख गरिएका छन् । अन्यथा लेखिएकोमा बाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएको छ ।

### २.१ तयारीको आधार:

संगलन वित्तीय विवरणहरू अन्यथा उल्लेख भएका अवस्थाहरूमा बाहेक नेपाल लेखामान बोर्डद्वारा जारी गरिएका लेखानीतिहरू (नेपाल लेखामान मानक तथा नेपाल वित्तीय रिपोर्टिङ मानक) साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ का व्यवस्थाहरू, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूका अधिनमा रहि, नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशिका तथा विनियमावली बमोजिम प्रकटन गर्नु पर्ने विवरणहरू प्रस्तुत गरि तयार पारिएका छन् । वित्तीय विवरणहरू ऐतिहासिक लागतको आधारमा तयार

पारिएका छन् । नगद प्रवाह विवरण प्रत्यक्ष विधिबाट तयार पारिएको छ जस अर्न्तगत सञ्चालन मूनाफामा नगदमा कारोबार नहुने प्रकृतिका खर्चहरू जस्तै ह्यास कट्टी र नोकसानी व्यवस्थाहरूलाई समायोजन गरिएको छ । नगद प्रवाह विवरणलाई सञ्चालन, लगानी र वित्तीय गतिविधिहरूमा वर्गीकरण गरिएको छ ।

समूहले नेपाल चार्टर्ड एकाउन्टेन्ट संघबाट जारी "कार्भ आउट" लागु गरेको छ र यसको विस्तृत विवरण अतिरिक्त लेखा टिप्पणीहरूमा उल्लेख गरिएको छ ।

एकीकृत वित्तीय विवरण तयार पार्दा एन.एफ.आर.एस. १० को "एकीकृत वित्तीय विवरण" बमोजिम बैंक र सहायक कम्पनीहरूको सम्पत्ति, दायित्व, इक्विटी, आम्दानी र खर्चलाई लाईनसंग जोडिएको छ ।

एन.एफ.आर.एस. १०- को अनुच्छेद ८ बमोजिम निम्न तीन स्थानमा नियन्त्रण स्थापित हुन्छ ।

(क) लगानी कम्पनीमाथिको शक्ति

(ख) लगानी कम्पनीमा भएको सहभागीताले चल (Variable) प्रतिफल प्राप्त हुनु।

(ग) लगानीको प्रतिफलमा असर पार्न सक्ने गरी लगानी कम्पनीमाथि शक्ति (Power) प्रयोग गर्न सक्नु ।

गैह्र नियन्त्रण स्वार्थ भन्नाले त्यस्तो स्वामित्वलाई जनाउँदछ जसले शेयर धारकहरूलाई कम्पनीको नियन्त्रण प्रदान गर्दैन ।

## २.२ निरन्तर जारीको आधारमा (Going Concern Basis)

बैंकको संचालक समितिले Going Concern Basis को मूल्याङ्कन गरेको छ र भविष्यमा व्यवसाय जारी राख्न प्रयाप्त स्रोत तथा साधनहरू रहेकोमा सन्तुष्ट छ । यस बाहेक संचालक समिति कुनैपनि उल्लेखनीय अनिश्चितताहरू रहेको बारेमा जानकारी छैन जसले गर्दा बैंकको Going Concern मा उल्लेखनीय शंका पैदा होस् । संचालक समितिमा बैंकको संचालन बन्द गर्ने अथवा Liquidate गर्ने कुनै पनि मनसाय रहेको छैन । तसर्थ वित्तीय विवरणहरू "Going Concern" को आधारमा तयार पारिएको छ ।

## २.३ वित्तीय विवरणको उत्तरदायित्व

नेपाल लेखामान १ "वित्तीय विवरणको प्रस्तुतीकरण" को अनुच्छेद ६ तथा कम्पनी ऐन २०६३ को दफा १०८ (२) अनुसार बैंकको वित्तीय विवरण तयार पार्ने उत्तरदायित्व सञ्चालक समितिमा निहित रहेको छ । समितिले उक्त उत्तरदायित्वलाई वार्षिक प्रतिवेदनमा उल्लेख गरेबमोजिम स्वीकार गर्दछ । वित्तीय विवरणमा निम्न विवरणहरू समावेश गरिएका छन् ।

(क) एकीकृत वित्तीय स्थितिको विवरण

(ख) एकीकृत विस्तृत आय विवरण तथा एकीकृत अन्य विस्तृत आय विवरण



- (ग) एकीकृत नगद प्रवाहको विवरण
- (घ) एकीकृत इक्विटीको परिवर्तन
- (ङ) प्रमुख लेखा निति तथा टिप्पणीहरू जुन वित्तीय विवरणका प्रयोगकर्ताहरूलाई उल्लेख्य महत्व राख्दछ ।

#### २.४ विदेशी विनिमय कारोवारहरू :

विदेशी मुद्रामा रहेको सम्पत्ति एवं दायित्वहरूलाई वर्षान्तमा रहेको विद्यमान खरीद तथा बिक्री दरका मध्यदरले नेपाली रुपैयाँमा रूपान्तरण गरिएको छ ।

विदेशी मुद्राको खरीद दर र बिक्री दरको भिन्नताबाट प्राप्त आय दैनिक रूपमा गणना गरी विदेशी मुद्राको पुनःमुल्याङ्कनबाट हुने नाफा नोक्सानलाई विस्तृत आय विवरणको अनुसूची ४.३४ अन्तर्गत "सटहि घटबढ आम्दानी/नोक्सानी" शीर्षकमा देखाइएको छ । यस्तो पुनःमुल्याङ्कनबाट भएको नाफाको २५% रकम नेपाल राष्ट्र बैंकको निर्देशानुसार नाफा/नोक्सान बाँडफाँड हिसाबमा सटही घटबढ कोषमा विनियोजित गरिएको छ ।

विभिन्न विदेशी विनिमयको खरीद तथा बिक्रीबाट भएको आम्दानीलाई दैनिक रूपमा गणना गरी सटही घटबढ आम्दानी अन्तर्गत खरीद बिक्रीबाट हुने नाफामा अनुसूची ४.३३ मा देखाइएको छ ।

#### २.५ कार्यात्मक र प्रस्तुतीकरण मुद्रा (Functional & Presentation Currency)

एकीकृत वित्तीय विवरणहरू समूह संस्थाहरूको कार्यात्मक मुद्रा, नेपाली रुपैयाँमा प्रस्तुत गरिएको छ । उक्त विवरणहरू नेपाल राष्ट्र बैंकद्वारा तोकिएको ढाँचामा तयार गरिएको छ र वित्तीय स्थितिमा सम्पत्ति र दायित्वलाई तरलताको क्रममा प्रस्तुत गरिएको छ । विस्तृत आय विवरणमा आम्दानी र खर्चलाई तिनका प्रकृतिका आधारमा वर्गीकरण गरिएको छ । अंकहरूलाई निकटतम रुपैयाँमा परिणत गरी देखाइएको छ । यसले गर्दा हरेक अङ्कहरूको योग प्रस्तुत गरिएको योगफलसँग अलग हुन सक्दछ । यस बाहेक सबै प्रतिशतहरूलाई Rounding off गरी प्रस्तुत गरिएको छ ।

#### २.६ महत्वपूर्ण लेखांकन निर्णय र अनुमान

नेपाल वित्तीय रिपोर्टिङ मानक (एन.एफ.आर.एस) बमोजिम वित्तीय विवरण तयार गर्दा बैंक व्यवस्थापनलाई निश्चित निर्णय, अनुमान र धारणाहरू बनाउन आवश्यक छ । यसले बैंकको मूनाफा, वित्तीय स्थितिको विवरण र वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएका अन्य जानकारीहरूलाई समेत असर गर्न सक्दछ । यी अनुमानहरू उपलब्ध जानकारी र बैंक व्यवस्थापनको स्वविवेकमा आधारित हुन्छन् । वास्तविक परिमाणहरू मूल्याङ्कन गरे भन्दा फरक पर्न सक्दछन् र कहिलेकाहीँ यस्ता भिन्ताहरू महत्वपूर्ण पनि हुन सक्दछन् ।

बैंकले सम्पत्ति तथा दायित्वको फेयर भ्यालु अनुमान गर्न विभिन्न मूल्याङ्कन मोडेल र प्रविधिहरू प्रयोग गर्दछ । यी अनुमानहरूसँग सम्बन्धित महत्वपूर्ण बजार अनिश्चितताहरू हुन्छन् र यी

अनुमानहरू तथ्याङ्कमा अत्याधिक निर्भर हुन्छन्, (जस्तै व्याज र मुद्रा दरको स्थिति र अन्य कारकहरू) । यी अनुमानहरूसँग सम्बन्धित अनिश्चितताहरू मुख्यतः वित्तीय स्थितिको विवरणमा प्रकट हुन्छन् । बैंकले फेयर भ्यालु अनुमान गर्न चाहिने विभिन्न मोडेल र बजार तथ्याङ्क क्रमिक रूपमा अभैँ परिस्कृत गर्दै लैजाने छ । धारणा र पद्धतिहरूमा परिमार्जनको परिणाम स्वरूप परिवर्तन हुने अनुमानहरू त्यो अवधिमा प्रतिबिम्बित हुन्छ जुन अवधिमा सो को असर पहिला लागु गरिन्छ । ऋण र दावीहरूको हानी परिक्षण गर्दा पनि विभिन्न अनुमान र निर्णयहरू गरिएका हुन्छन् ।

#### २.७ लेखानीतिमा परिवर्तन

एन.एफ.आर.एस अनुपालन गर्नको लागि आवश्यकता अनुसार बैंकले लेखानीति परिवर्तन गर्दछ । लेखानीतिहरूमा परिवर्तनको प्रभाव Transaction मितिमा नाफा नोक्सान या (अन्य कोष) मा दिईएको छ ।

#### २.८ उल्लेखनीयता र एकीकरण (Materiality and Aggregation)

नेपाल लेखामान -०१ "वित्तीय विवरणको प्रस्तुतीकरण" बमोजिम हरेक समान प्रकारका उल्लेखनीय वस्तुहरू (Material Item) लाई अलग्गै वर्गमा प्रस्तुत गरिएको छ । यदि Material (महत्वपूर्ण) भएको खण्डमा विभिन्न प्रकृतिका वस्तुहरूलाई पनि अलग प्रस्तुत गरिएको छ । नेपाल लेखामानले स्वीकृती नदिएको खण्डमा आम्दानी र खर्चलाई नाफा नोक्सान विवरणमा एक आपसमा अफसेट गरिदैन । कानुनी अधिकार रहेको र उद्देश्यनै खुद रकम जनाउने छ भने मात्र वित्तीय सम्पत्ति र दायित्व एक आपसमा अफसेट गरिन्छ र खुद रकम जनाईछ ।

#### २.९ नयाँ लेखामान जारी भएको तर लागु नभएको

वित्तीय उपकरणको रिपोर्टिङको लागि एन.एफ.आर.एस. ३२ "वित्तीय उपकरण प्रस्तुतीकरण", एन.एफ.आर.एस. ३९ "वित्तीय उपकरण पहिचान र मापन र एन.एफ.आर.एस. ७ वित्तीय उपकरण- प्रकटीकरण लागु गरिएको छ । वित्तीय उपकरणको वर्गीकरणको लागि एन.एफ.आर.एस. ९ लागु गरिएको छ । नेपाल लेखामान बोर्डले अन्तराष्ट्रिय रूपमा जारी गरिएको IFRS लाई NFRS मा समावेश गरे पश्चात् लागु हुने गर्दछ ।

नेपाल लेखामान बोर्डबाट एन.एफ.आर.एस- ९, "वित्तीय उपकरण", एन.एफ.आर.एस- १५, "ग्राहकसँगको करार आम्दानी", र एन.एफ.आर.एस- १६, "पट्टा" जारी हुन बाँकी रहेको छ ।

#### २.१० वर्गीकरण र मापनको आधार

तल उल्लेखितहरू विषयहरू बाहेक वित्तीय विवरण ऐतिहासिक लागतको आधारमा तयार गरिएको छः।

नेपाल वित्तीय रिपोर्टिङ मानक (एन.एफ.आर.एस) ९ "वित्तीय उपकरण" बमोजिम लगानी सिक्वोरिटीज (इक्वीटी शेयर र म्यूचल फण्ड लगानी)लाई फेयर भ्यालु मापन गरिएको छ ।

# प्रमुख लेखा नीतिहरू

आर्थिक वर्ष मिति २०७४ श्रावण १ गते देखि २०७५ आषाढ ३२ गते सम्म

नेपाल लेखामान मानक (एनएएस) -४० "लगानी सम्पत्ति" -गैर बैकिङ सम्पत्तिको रूपमा प्राप्त भएको जग्गा र भवन फेयर भ्यालु मापन गरिएको छ ।

नेपाल लेखामान मानक (एनएएस) -१९ "कर्मचारी लाभ" बमोजिम कर्मचारीको लागि परिभाषित लाभ दायित्व र लामो/दिर्घ सेवा अवधि विदा दायित्वलाई फेयर भ्यालुमा मापन गरिएको छ ।

बैंकले आफ्नो वित्तीय सम्पत्तिलाई निम्न श्रेणीमा वर्गीकरण गरेको छ ।

(क) परिशोधित लागतमा मापन

(ख) उचित मानमा मापन

यो वर्गीकरण सम्पत्तिको अनुबन्धीत विशेषताहरू र सोको व्यवस्थापनको लागि अपनाईएको व्यवसायीक मोडेलमा निर्भर गर्दछ ।

## परिशोधित लागतमा वित्तीय सम्पत्ति (Financial Assets at Amortized Cost)

कुनै लगानीलाई परिशोधित लागतमा वर्गीकरण गर्न सो FVTPL मा नामित नभएको हुनु पर्ने र निम्न दुबै मापदण्ड पुरा भएको हुनु पर्दछ ।

(क) बैंकको व्यवसायीक मोडेल सम्पत्तिलाई होल्ड गर्ने र अनुबन्धीत नगद प्राप्त संकलन गर्ने ।

(ख) वित्तीय सम्पत्तिको सम्झौताका शर्तहरू बमोजिम निर्दिष्ट मितिहरूमा नगद प्रवाह हुने जसमा मूल रकम (principal amount) र बाँकी मूल रकमको व्याज मात्र समावेश हुने ।

## फेयर भ्यालुमा वित्तीय सम्पत्ति (Financial Assets at Fair value)

तसर्थ उपरोक्त मापदण्ड मध्य दुवै पुरा नगर्ने उक्त सम्पत्तिलाई परिशोधित लागतमा वर्गीकरण गर्न नमिल्ने भएकाले फेयर भ्यालुमा वर्गीकरण गर्नु पर्दछ ।

## फेयर भ्यालु निर्धारण

तरल बजारमा कारोवार हुने वित्तीय उपकरण (डेरिभेटिभ उपकरण सहित)को फेयर भ्यालु वासालातको मितिको बिड (bid) अथवा प्रस्तावित अन्तिम मूल्य (Closing Price) हो । सक्रिय बजार नहुने वित्तीय उपकरणहरूको फेयर भ्यालु विभिन्न मूल्य निर्धारण विधिहरू (गणितिय विधि) प्रयोग गरि निर्धारण गरिन्छ । यो विधिहरूलाई चाहिने निवेशहरू (inputs) सम्भव भए सम्म अवलोकन गर्न सकिने बजार तथ्याङ्कबाट लिइन्छ । फेयर भ्यालु विभिन्न मूल्य निर्धारण विधिहरूको प्रयोग गरि मापन गरिन्छ । यस प्रकृया अर्न्तगत भविष्यमा अपेक्षित नगद प्रवाह निर्धारण गर्ने र वासालात मिति सम्म "डिस्काउन्ट"/छुट गर्ने पर्दछ । यी उपकरणकाहरूको लागि अनुमान गरिएको भविष्यमा अपेक्षित नगद प्रवाह मार्केट/बजार तथ्याङ्कको धारणा (assumption)मा भर पर्दछ । त्यसैले फेयर भ्यालुको अनुमान फरक पर्ने हुन सक्छ र बजारबाट अनुभूत (realizable) नहुन सक्छ । विभिन्न बजार धारणाहरू

(assumptions) अर्न्तगत मानहरू पनि महत्वपूर्ण रूपले (significantly) फरक पर्न सक्दछ ।

बैंकले निम्न फेयर भ्यालु पदानुक्रम अनुसार फेयर भ्यालु मापन गरेको छ । यसले मापन गर्न प्रयोग हुने निवेश (inputs)को महत्वलाई भल्काउँदछ ।

स्तर-१:- समान उपकरणका लागि सक्रिय बजारमा उद्धृत बजार मूल्यहरू (unadjusted)

स्तर-२:- अवलोकन योग्य निवेशहरू (observable inputs) को आधारमा या त सिधै (मूल्यको रूपमा) वा अप्रत्यक्ष रूपमा (मूल्यबाट प्राप्त) मूल्य निर्धारण विधि ।

यस वर्ग अर्न्तगत उपकरणहरूको मूल्य निम्न तरिकाहरू प्रयोग गरी निर्धारण गरिन्छ -

(क) समान उपकरणका लागि सक्रिय बजारमा उद्धृत बजार मूल्य वा

(ख) सक्रिय बजार भन्दा कम मानिने बजारहरूमा समान उपकरणका लागि उद्धृत मूल्य वा

(ग) अन्य मूल्य निर्धारण विधिहरू जहाँ सबै महत्वपूर्ण निवेशहरू (inputs) प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बजार तथ्याङ्कबाट निरीक्षण गर्न सकिन्छ ।

स्तर-३:- निरीक्षण गर्न नसकिने महत्वपूर्ण निवेशहरू (significant unobservable inputs) प्रयोग गरिने मूल्य निर्धारण विधि ।

यस वर्ग अर्न्तगत समान उपकरणहरूको उद्धृत मूल्यलाई आधार लिएर मूल्य निर्धारण गरिने उपकरणहरू पर्दछन । यसरी मूल्याङ्कन गर्दा महत्वपूर्ण निरीक्षण गर्न नसकिने समायोजन (significant unobservable adjustments) वा धारणाहरू (assumptions) तय गर्न आवश्यक पर्दछ ।

## २.११ वित्तीय सम्पत्ति र वित्तीय दायित्व

अनुबन्धीत सम्झौता अनुसार भविष्यमा हुने नगद प्रवाह वा अर्को इकाईको इक्वीटी उपकरणको स्वामित्वबाट सृजीत सम्पत्ति वित्तीय सम्पत्ति अर्न्तगत पर्दछ ।

वित्तीय सम्पत्तिको मान सम्झौता दावीबाट मापन हुने हुँदा यी गैह्र भौतिक रूपमा हुन्छन् र अन्य मूर्त सम्पत्ति भन्दा बढी तरल मानिन्छन् ।

अनुबन्धीत सम्झौता अनुरूप सृजना हुने दायित्वलाई वित्तीय दायित्व भनिन्छ र यस्तो दायित्व निपटारा नगद वा अन्य वित्तीय सम्पत्तिको डेलिभरीबाट हुन्छ । वित्तीय दायित्व निपटारा आफ्नो इक्वीटी जारी गरेर अथवा अन्य वित्तीय सम्पत्ति वा वित्तीय दायित्वलाई सम्भावित अनुचित परिस्थितिमा परिवर्तन/आदन- प्रदानबाट हुन सक्छ ।



## २.१२ वित्तीय उपकरणहरूको पहिचान र डेरिग्रेज (Recognition and de-recognition)

वित्तीय उपकरणहरूलाई वित्तीय अवस्थाको विवरणमा निपटाराको मितिको आधारमा जनाईन्छ तर व्युत्पन्न उपकरणले भने व्यापारिक मिति (Trade Date) को आधारमा जनाईन्छ ।

वित्तीय सम्पत्तिबाट हुने नगद प्रवाहको अधिकार सम्भौता समाप्ति पछि वित्तीय सम्पत्तिलाई de-recognize गरिन्छ ।

सम्भौतामा भएको दायित्व भुक्तान, समाप्ति वा रद्द पछि वित्तीय दायित्वलाई de-recognize गरिन्छ ।

## २.१३ व्यापार संयोजन

एन.एफ.आर.एस- ३ बमोजम नियन्त्रण हस्तान्तरण भए पश्चात् अधिग्रहण विधि प्रयोग गरेर व्यापार संयोजन गरिएको छ । पहिचान योग्य खुद सम्पत्ति (Identifiable Net Assets) र Consideration Transferred लाई उचित मुल्यमा मापन गरिन्छ । ख्याति आएको खण्डमा वार्षिक रूपमा हानी नोक्सानी परीक्षण गरिन्छ भने मोलतोल खरिदमा भएको लाभलाई (ऋणपत्र अथवा इक्विटी जारी गर्दाको कारोवार खर्च बाहेकलाई) नाफा नोक्सान हिसाबमा खर्च जनाइन्छ ।

## २.१४ अफसेट

कानुनी अधिकार रहेको र उद्देश्य नै खुद रकम जनाउने छ भने मात्र वित्तीय सम्पत्ति र दायित्व एक आपसमा अफसेट गरिन्छ र खुद रकम जनाईछ ।

## २.१५ नगद र नगद समतुल्य

नगद र नगद समतुल्य भन्नाले खरिद गरेको अथवा फ्लेसमेन्ट गरिएको समय पश्चात तीन महिना वा सो भन्दा कम अवधीमा परिपक्व हुने मौद्रिक सम्पत्ति अथवा फ्लेसमेन्टलाई जनाउँदछ ।

प्रतिबन्धित मौज्दातलाई नगद र नगद समान समावेश गरिएको छैन र परिशोधित लागतमा जनाइनुका साथै वित्तीय स्थितिको विवरणमा भिन्नै स्थानमा (Line Item) प्रस्तुत गरिएको छ ।

## २.१६ हानी (Impairment)

### वित्तीय सम्पत्तिमा हानी

बैंकले प्रत्येक रिपोर्टिङ मितिमा कुनै एक वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिहरूको प्रभारको वस्तुगत प्रमाणको आँकलनबाट गर्दछ ।

कुनै वित्तीय सम्पत्ति वा समूहगत वित्तीय सम्पत्ति क्षीण भई हानी नोक्सानी उत्पन्न भएको मानिन्छ यदि र मात्र यदि त्यस्तो सम्पत्तिलाई सुरुमा जनाइए पश्चात त्यस्ता घटना वा परिघटनाहरू घट्छन् जसले त्यस्तो हानीको वस्तुगत प्रमाण दिन्छ र जसले गर्दा भविष्यमा हुने सम्भावित नगद प्रवाहको असरलाई उचित रूपले अनुमान गर्न सकिन्छ ।

बैंकले निम्न कारकहरूलाई वस्तुगत प्रमाण आँकलन गर्न प्रयोग गर्दछ ।

- ऋणी/दायित्वकर्ताको उल्लेखनीय वित्तीय कठिनाई
- सम्भौताको उल्लङ्घन जस्तै व्याज वा सावाँ रकमको भुक्तानीमा ढिलाई
- ऋणीको टाट पल्टिने सम्भावना भएको अथवा वित्तीय पूर्णगठन हुने सम्भावना भएको
- निरीक्षण योग्य तथ्याङ्कले सङ्केत गरे अनुसार समूहगत वित्तीय सम्पत्तिलाई सुरुमा जनाए पश्चात मापन गर्न सकिने गरी भविष्यमा हुने सम्भावित नगद प्रवाहमा ह्रास आएमा । यद्यपि यस्तो ह्रास समूहगत वित्तीय सम्पत्तिमा एक वित्तीय सम्पत्तिको भनि पहिचान गर्न कठिनाई हुन सक्दछ ।
- चुक्ता गर्ने ढाँचा अथवा आर्थिक अवस्थामा प्रतिकूल परिवर्तन जुन डिफाल्टसँग सम्बन्धित छ ।

### परिशोधित लागतमा राखिएको सम्पत्ति

वित्तीय सम्पत्ति सुरुमा जनाइए पश्चात भएका घटना वा परिघटनाहरूले हानीको वस्तुगत प्रमाण दिएपछि परिशोधित लागतमा राखिएको त्यस्तो वित्तीय सम्पत्तिको क्षति नोक्सानीलाई जनाईन्छ । यस्तो नोक्सानी व्यवस्थाको रकम, सम्पत्तिको लगानी रकम र ऋणको अनुमानित प्राप्ति मूल्य बीचको फरक हो ।

धितोबाट प्राप्त हुने अनुमानित रकम र ऋणीको पहिलाको आचरणको बैंकको विगतको अनुभवको आधारमा ऋणबाट प्राप्त हुने रकमको अनुमान गरिन्छ । एकल रूपमा सम्पत्तिको मुल्याङ्कन गरिन्छ (Individually assessed) र कुनै हानी नभएको अवस्थामा उस्तै प्रकारको क्रेडिट जोखिम भएको वित्तीय सम्पत्ति समूहबद्ध गरी सामूहिक रूपमा हानीको मूल्याङ्कन गरिन्छ । हरेक ऋण समूहको क्रेडिट जोखिम तथ्याङ्क व्यवस्थापनद्वारा स्वविवेकले विगतको अनुभवको आधारमा निर्धारण गरिन्छ । ऋणीको विभिन्न कारक जस्तै क्रेडिट मूल्याङ्कन सुध्रिएको अवस्थामा पहिला कायम गरिएको हानी नोक्सानी व्यवस्था उल्टाईन्छ र नाफा/नोक्सान हिसाबमा आम्दानी जनाइन्छ ।

हानी नोक्सानी व्यवस्था उल्टाईएको मितिमा त्यस्तो वित्तीय सम्पत्तिको हालको परिशोधित लागत त्यस्तो हानी नोक्सानी व्यवस्था नगरेको भए हुने परिशोधित लागत भन्दा धेरै हुँदैन । असुलीको सम्भावना नरहेमा वित्तीय सम्पत्ति (सम्बन्धित हानी नोक्सानी व्यवस्था खाता) लाई आंशिक रूपमा वा पूर्ण रूपमा अपलेखन गरिन्छ । धितोको बिक्रीबाट प्राप्त हुने कुनैपनि रकमलाई पछि आम्दानी जनाइन्छ ।

हरेक वासालात मितिमा सम्पत्तिमा हानी भए/नभएको संकेतलाई मुल्याङ्कन गरिन्छ र त्यस्तो संकेत रहेछ भने असुली रकमको आँकलन गरिन्छ ।

# प्रमुख लेखा नीतिहरू

आर्थिक वर्ष मिति २०७४ श्रावण १ गते देखि २०७५ आषाढ ३२ गते सम्म

## २.१७ व्युत्पन्न सम्पत्ति र व्युत्पन्न दायित्व

व्युत्पन्न सम्पत्ति र दायित्वले (डेबिटिभ) प्राथमिक वित्तीय साधनमा अन्तरनिहित एक वा अधिक वित्तीय जोखिमको उपकरण पार्टीहरूको बीच हस्तान्तरण गर्ने अधिकार र दायित्व सृजना गर्दछ ।

व्युत्पन्न वित्तीय साधनहरूले वित्तीय साधनको परिभाषा पूरा गर्दछन् र व्युत्पन्न सम्पत्ति र दायित्वलाई FVTPL मा मापन गरिन्छ र सम्बद्ध फेयर भ्यालु परिवर्तनहरू नाफा/नोक्सान हिसाबमा जनाईन्छ ।

## २.१८ ग्राहकहरू र बैंक तथा वित्तीय संस्थाहरूसँगको निक्षेप र ऋण पत्र

यसलाई वित्तीय दायित्वमा वर्गीकरण गरिएको छ र परिशोधित लागतमा मापन गरिएको छ ।

## २.१९ आम्दानीको लेखाङ्कन

बैंकले आफ्नो आम्दानी बैंकिंग व्यवसाय र सम्बन्धित क्रियाकलापहरूबाट उल्लेख्य मात्रामा प्राप्त गर्दछ । यस अर्न्तगत खुद व्याज आम्दानी र गैर व्याज आय पर्दछ । समूहले अन्यथा भनेको बाहेक एनएएस १८ "आम्दानी" बमोजिम लेखाङ्कन गरेको छ ।

### (क) खुद व्याज आम्दानी

व्याज आम्दानी र खर्च नाफा नोक्सान हिसाबमा प्रोदभावी आधारमा प्रभावकारी व्याज (Effective Interest) विधि प्रयोग गरी जनाइएको छ । भविष्यको अनुमानित नगद भुक्तानी/प्राप्तिलाई वित्तीय सम्पत्ति/दायित्वको अपेक्षित आयुमा ट्याक्कै डिष्काउन्ट गर्ने दरलाई प्रभावकारी व्याज दर भनिन्छ ।

वित्तीय सम्पत्तिलाई हानी पुगेको अवस्थामा व्याज आम्दानीलाई impaired value मा मुल प्रभावकारी व्याज दरको आधारमा जनाइन्छ । बैंकले व्याज आम्दानी ने.रा. बैंकको व्याज आम्दानी दिशानिर्देश बमोजिम जनाएको छ ।

### (ख) शुल्क र कमीशन आय

शुल्क र कमीशन आय साधारणतया सम्बन्धित सेवा भइसकेपछि वा एक सार्थक कार्यको कार्यन्वयन भइसकेपछि जनाइन्छ । ऋण प्रदान गर्दा लाग्ने सेवा शुल्क सो प्रदान भइसकेपछि जनाइन्छ ।

### (ग) लाभांश आय

लाभांश प्राप्त गर्ने हक स्थापित भइसकेपछि लाभांश आम्दानी जनाइन्छ । बोनश शेयरको हकमा लागतलाई परिवर्तन नगरी शेयरको संख्या मात्र बढाईन्छ ।

### (घ) खुद व्यापारिक लाभ

समूहले व्यापारिक सम्पत्ति/दायित्वको हकमा पाकेको व्याज, निपटारामा लाभ हानी, फेयर भ्यालु परिवर्तन, लाभांश र विदेशी विनिमयमको कारोबारबाट सृजित लाभ/हानी यस अर्न्तगत राखेको छ ।

## २.२० अन्तरिम रिपोर्टहरू

रिपोर्ट गरिएको वित्तीय विवरणसँग सम्बन्धित अन्तरिम रिपोर्ट नियामक रिपोर्टिङको आवश्यकता अनुसार रिपोर्ट गरिएको छ ।

## २.२१ डिस्काउन्टिङ (Discounting)

गैर चालु सम्पत्ति र दायित्वमा डिस्काउन्टिङ को प्रभाव प्रमुख भएको अवस्थामा लागु गरिएको छ ।

## २.२२ एनएफआरएस कार्यान्वयनको सीमा

जानकारी प्रयाप्त रूपमा उपलब्ध नभएको अवस्थामा र जानकारी प्राप्त गर्न लाग्ने लागत त्यसको फाइदा भन्दा बढी भएमा एनएफआरएस कार्यान्वयनको यस्तो अपवाद सम्बन्धित खण्डहरूमा उल्लेख गरी प्रकटन गरिएको छ ।

## २.२३ विगतमा अपनाईएको नीतिहरूबाट महत्वपूर्ण (significant) परिवर्तन

अघिल्लो GAAP (तत्कालीन नेपाल लेखाङ्कन मानकहरू र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरू) द्वारा अनुमोदित नीतिहरूबाट महत्वपूर्ण परिवर्तनहरू र एनएफआरएस लागु गर्नुको प्रभाव सम्बन्धित खण्डहरूमा विश्लेषण गरिएको छ ।

## २.२४ सम्पत्ति तथा उपकरण र अदृश्य/अमूर्त सम्पत्ति

(क) स्थिर सम्पत्तिलाई ऐतिहासिक लागत अवधारणाको आधारमा संचित ह्रास कट्टा पश्चात देखाइएको छ । (cost model)

(ख) स्थिर सम्पत्तिको अनुमानित उपयोगिता अवधिलाई आधारमानी Straight line basis को आधारमा नाफा नोक्सान हिसाबमा लेखांकन गरिएको छ । जग्गाको ह्रासकट्टी नगरिएको तथा विभिन्न वर्गका सम्पत्तिमा निम्नलिखित अवधि/दरमा ह्रासकट्टी गर्ने गरिएको छ ।

सम्पत्ति	अनुमानित उपयोगिता अवधि	ह्रासकट्टी दर
भवन	४० वर्ष	२.५%
कार्यलय संचालन उपकरण	७ वर्ष	१४.२८%
कम्प्युटर	५ वर्ष	२०%
फर्निचर	७ वर्ष	१४.२८%
सवारी साधन	५/७ वर्ष	२०%/१४.२८%
अदृश्य सम्पत्ति	सम्पत्तिको निश्चित/अनुमानित उपयोगिताको अवधिमा सफ्टवेयर - ५ वर्ष	

(ग) पट्टामा लिइएको सम्पत्तिमा गरिएको खर्चलाई परल मूल्यमा लेखांकन गरी पट्टाका अवधिमा अपलेखन हुने गरी परिशोधन नीति अपनाइएको छ ।



(घ) अदृश्य सम्पत्तिलाई पूँजीकृत गरी अनुमानित/निश्चित उपयोगिता अवधि भरी अपलेखन गरिएको छ । यस्तो लागतलाई अमूर्त सम्पत्ति अन्तर्गतको अनुसूची ४.१४ मा देखाइएको छ ।

(ङ) विक्री वा निसर्ग गरिएको स्थिर सम्पत्तिको ह्रासकट्टीलाई, सो सम्पत्ति बिक्री वा निसर्ग भएको मितिसम्म लेखांकन गरिएको छ ।

(छ) रु. १०,०००/- सम्म मूल्य पर्ने सम्पत्तिहरूलाई पूँजीकृत नगरी खरीद गरिएको वर्षमा खर्च जनाइएको छ ।

## २.२५ लगानी सम्पत्ति

एनएफआएस १६ (सम्पत्ति तथा उपकरण) बमोजिम वर्गीकरण गरिएको सम्पत्ति तथा उपकरण र एनएफआएस ५ (विक्रिका लागि उपलब्ध गैर अचल सम्पत्ति र बन्द गरिएको संचालन) बमोजिम वर्गीकरण गरिएको बाहेक जग्गा वा भवन वा दुबै लगानी सम्पत्ति हुन् । समुहले गैर बैकिङ्ग सम्पत्तिको रूपमा प्राप्त गरेको जग्गा वा भवन वा दुवैलाई लगानी सम्पत्तिको रूपमा वर्गीकरण गरेको छ । लगानी सम्पत्तिलाई फेयर भ्यालु मा जनाइएको छ र स्व प्रयोजनका लागि नभएको हुनाले ह्रासकट्टी गरिएको छैन ।

## २.२६ अवकाश कोष :

बैंकले आफ्ना कर्मचारीहरूको लागी सेवाबाट अवकाश प्राप्त गर्दाको अवस्थामा निम्न लिखित अवकाश सुविधाको व्यवस्था गरेको छ ।

### (क) संचय कोष :

स्थायी कर्मचारीहरूबाट समयावधिक योगदानको आधारमा संचय कोषको व्यवस्था गरेको छ । कर्मचारी संचयकोषमा योगदान गरिएको समयमा नै खर्च जनाइएको छ । उक्त कोष बैंकभन्दा भिन्न संस्था हो ।

### (ख) उपदान कोष :

नेपाल लेखामानको प्रावधान अनुसार स्वतन्त्र एक्चुअरीले गरेको मुल्याङ्कन अनुसार उपदानको व्यवस्था गरिएको छ । कर्मचारीहरूले सेवाबाट अवकाश प्राप्त गर्दा कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी विनिमयमावली अनुसार उपदानको हिसाब गरेर कर्मचारीलाई उपदान भुक्तानी गरिन्छ ।

### (ग) संचित बिदा :

नेपाल लेखामानको प्रावधान अनुसार स्वतन्त्र एक्चुअरीले गरेको मुल्याङ्कन अनुसार बिरामी बिदा वापतको व्यवस्था गरिएको छ । कर्मचारीहरूले सेवाबाट अवकाश प्राप्त गर्दा कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी विनिमयमावली अनुसार संचित बिरामी बिदाको हिसाब गरेर कर्मचारीलाई भुक्तानी गरिन्छ ।

### (घ) संचित घर बिदा :

नेपाल लेखामानको प्रावधान अनुसार स्वतन्त्र एक्चुअरीले गरेको मुल्याङ्कन अनुसार घरबिदा वापतको व्यवस्था गरिएको छ । कर्मचारीहरूले सेवाबाट अवकाश प्राप्त गर्दा अथवा संचित घर बिदा योग्य संचित घर भन्दा धेरै भएमा कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी विनिमयमावली अनुसार संचित घर बिदाको हिसाब गरेर कर्मचारीलाई भुक्तानी गरिन्छ ।

## २.२७ संचालनपट्टा

त्योस्तो पट्टा जस्मा जोखिम र इनामको एक महत्वपूर्ण भाग धनीले आफैसँग राख्छ त्यसलाई संचालन पट्टाको रूपमा वर्गीकरण गरिन्छ । बैंकले एनएएस १७ "पट्टा" लागु गरेको छ ।

## २.२८ आयकर :

### (क) चालू आयकर :

कम्पनीको आयकर ऐन, २०५८ र सोमा समय समयमा भएको संशोधनको आधारमा आयकर व्यवस्था गरिएको छ ।

### (ख) स्थगन आयकर :

वित्तीय विवरणमा सम्पत्ति र दायित्वको मुल्य र सोको कर मुल्यमा हुने अस्थायी फरकमा प्रचलित करको दर प्रयोग गरि आउने रकमलाई स्थगन कर भनेर जनाईन्छ । स्थगन आयकर वासलसतको मितिमा प्रचलित करको दर प्रयोग गरि निर्धारण गरिन्छ र स्थगन आयकर सम्पत्ति प्राप्त गर्दा अथवा स्थगन आयकर दायित्व फछ्यौट गर्दा उपयोग गर्न सकिन्छ । स्थगन गरिएको कर सम्पत्तिलाई भविष्यमा पर्याप्त करयोग्य आय सिर्जित भई उक्त करयोग्य आयमा समायोजन गर्न सकिन्छ भन्नेमा व्यवहारिक रूपले सुनिश्चितता नभएसम्म स्थगन कर सम्पत्तिलाई लेखाङ्कन गरिदैन । शुरुको मौज्जातमा रहेको अस्थायी फरकसँग सम्बन्धित स्थगन कर इक्वीटीमा समायोजन गरिन्छ र त्यस पश्चात् पछिल्लो वर्षहरूमा आउने फरकहरू नाफा/ नोकसान हिसाब खातामा स्थगन आय वा नोकसानीसँग जनाइन्छ ।

नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम स्थगन कर सम्पत्ति र दायित्वलाई एक अर्कामा मिलान गरी खुद रकमलाई अन्य सम्पत्तिहरू अथवा अन्य दायित्वहरू अन्तर्गत प्रस्तुत गरिएको छ ।

## २.२९ सेग्मेन्टल रिपोर्टिङ (Segmental Reporting)

बैंकको यस्तो घटक जुन व्यापार गतिविधिमा पनि संलग्न हुन्छ र जसबाट आम्दानी र खर्च पनि हुन्छ (बैंककै अर्को घटकसँग कारोवार गरी आम्दानी/खर्च पनि हुने घटक समेत गरी) र त्यसको संचालन नतिजा बैंक व्यवस्थापनद्वारा मूल्याङ्कन गरी ती घटकहरूमा स्रोत साधन बाँडफाँड गरिन्छ, त्यस्तो घटकलाई संचालन क्षेत्र (Operating Segments) भनिन्छ ।

# प्रमुख लेखा नीतिहरू

आर्थिक वर्ष मिति २०७४ श्रावण १ गते देखि २०७५ आषाढ ३२ गते सम्म

व्यवस्थापन र रिपोर्टिङको लागि बैकलाई निम्न क्षेत्रमा विभाजन गरिएको छ : रिटेल, SME/MSME, कर्पोरेट, विपन्न, ट्रेजरी र अन्य । आयकरलाई कुनै संचालन क्षेत्रमा विभाजन गरिदैन र समुहगत आधारमा व्यवस्थापन गरिन्छ । सबै क्षेत्रहरू बीचमा हुने कारोवार Arm Length Price मा गरिन्छ र क्षेत्रहरू बीचको आम्दानी खर्चलाई "अन्यमा" राखी हटाइएको छ । अन्य सपोर्ट लागतहरू (Support Cost) संचालन क्षेत्रलाई हुने फाईदाको अनुमानको आधारमा व्यवस्थापनद्वारा आंकलन गरी ती क्षेत्रहरूमा विभाजन गरिएको छ ।

## २.३० शेयर पूँजी र जगेडा

बैंकको साधारण शेयरको मूल्याङ्कन प्रति साधारण शेयरको प्राप्त मूल्यमा गरिन्छ । साधारण शेयर धारक साधारण सभामा प्रति शेयर एक मत र वार्षिक लाभांशको हकदार हुन्छन् ।

जगेडा कोषको विभिन्न शिर्षकको व्याख्या निम्न रूपमा उल्लेख गरिएको छ ।

### (क) साधारण जगेडा कोष:

साधारण जगेडा कोष चुक्ता पूँजीको दोब्बर नभएसम्म बैकले खुद नाफाको न्यूनतम २० प्रतिशत र त्यसपछि न्यूनतम १० प्रतिशत रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ । साधारण जगेडा कोषमा जम्मा भएको रकम शेयरधनीलाई कुनै पनि रूपमा वितरण गर्न पाइने छैन । सो कोषमा भएको रकम अन्य शिर्षकमा सार्नु परेमा नेपाल राष्ट्र बैंकको विशेष स्वीकृति लिनु पर्नेछ ।

### (ख) सटही घटबढ कोष:

विदेशी मुद्राको खरीद दर र विक्री दरको भिन्नताबाट पुनःमूल्याङ्कन भएको नाफाको २५ प्रतिशत बैकले सटही घटबढ कोषमा जम्मा गर्नु पर्नेछ । सो नियम भारतिय रूपैया (भारु) को हकमा लागु हुने छैन ।

### (ग) फेयर भ्यालु कोष:

यो स्वेच्छिक (non-statutory) कोष हो र वित्तीय सम्पत्तिको लेखाङ्कन नीति लागु गर्नको लागि आवश्यक छ ।

नेपाल वित्तीय रिपोर्टिङ मानक बमोजिम वित्तीय सम्पत्ति de-recognize नगरेसम्म FVTOCI (Fair value through other comprehensive Income) मा मापन गरिएको त्यस्तो सम्पत्तिको फेयर भ्यालु को संचयी खुद परिवर्तनलाई फेयर भ्यालु कोषमा जनाईछ । त्यस्तो सम्पत्तिको निपटारा पछि प्राप्त फेयर भ्यालुलाई फेयर भ्यालु शीर्षकबाट संचित नाफा/नोक्सान हिसाबमा जनाईन्छ ।

### (घ) सम्पत्ति पुनःमूल्याङ्कन कोष:

यो स्वेच्छिक (non-statutory) जगेडा हो र गैर-वित्तीय

सम्पत्तिहरू जस्तै: सम्पत्ति, उपकरण, लगानी सम्पत्ति र अमूर्त सम्पत्तिहरूको पुनःमूल्याङ्कन मोडेल अनुरूप लेखाङ्कन गर्न यस कोषको आवश्यकता पर्दछ । बैकसँग सम्पत्ति पुनःमूल्याङ्कन जगेडामा कुनै रकम छैन ।

### (ङ) पूँजी समायोजन कोष:

यो एक वैधानिक कोष हो र राष्ट्र बैंकको परिपत्र १२।०७२।७३ अनुरूप लेखाङ्कन यस कोषमा गरिन्छ । वैशाख २०७२ को भुक्तानको गर्दा पुनरतालिकीकरण वा पुनसंरचना गरिएको कर्जाको व्याजलाई पूँजीकरण गरी जनाइएको आम्दानी रकमलाई कर्जा पूर्ण रूपमा चुक्ता नहुञ्जेल बाँडफाँड नगरी पूँजी समायोजन कोषमा राख्नु पर्दछ ।

### (च) संस्थागत सामाजिक उत्तरदायित्व कोष:

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यस कोषमा खुद लाभको १ प्रतिशत बराबरको रकम वार्षिक रूपमा जम्मा गर्नु पर्दछ । सो रकम अर्को बर्ष संस्थागत सामाजिक जिम्मेवारीका लागि खर्च गरिनेछ ।

### (छ) लगानी समायोजन कोष:

मार्क टु मार्केट नगरिएका बिक्रीका लागि उपलब्ध इक्विटी लगानीको निश्चित प्रतिशत बैकले यस कोषमा जम्मा गर्नु पर्दछ । यस कोषमा भएको परिवर्तनहरू संचित मुनाफामा पुनःवर्गीकरण गरिएको छ ।

### (ज) ऋण पत्र भुक्तानी कोष:

बैंकले ऋणपत्र जारी गरेको हकमा ऋणपत्र भुक्तानी कोष कायम गर्नुपर्नेछ । बैकको ऋणपत्र जारी गर्न राष्ट्र बैंकको अनुमोदनको शर्त अनुसार बैकले ऋणपत्रको अंकित मूल्यको २० प्रतिशत रकम ऋणपत्र भुक्तानी कोषमा जम्मा गर्नु पर्नेछ ।

### (झ) कर्मचारी प्रशिक्षण कोष:

बैंकले कर्मचारी प्रशिक्षण र विकासका खर्चको लागी अधिल्लो आर्थिक बर्षको कर्मचारी खर्चको ३ प्रतिशत रकम कर्मचारी प्रशिक्षण कोषमा जम्मा गर्नुपर्नेछ । यदि सो वर्षमा अनिवार्य खर्च रकम बैकले खर्च गर्न नसकेमा सो खर्च हुन बाँकी रकम कर्मचारी प्रशिक्षण कोषमा संचित हुनेछ ।



### अ. विमाङ्किक नाफा/नोक्सान कोष

यो गैर वैधानिक कोष हो र कर्मचारी लाभको लेखा नीति लागु गर्न आवश्यक पर्दछ । एनएफआरएस १८ बमोजिम परिभाषित लाभ दायित्व मूल्याङ्कनमा मानिएका विमाङ्किक धारणहरूको परिवर्तनबाट हुने विमाङ्किक नाफा/नोक्सानलाई यस कोष अर्न्तगत राखिन्छ । यस कोषमा हुने परिवर्तनलाई अन्य विस्तृत आम्दानी विवरण जनाइएको छ ।

### ट. नियमनकारी कोष

यो गैरमुक्त नियमनकारी कोष हो । बैंकले तयार गरेको NFRS Complaint वित्तीय विवरणमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सञ्चित मुनाफा (Retained earnings) खातामा खर्च गरी नियमनकारी कोषमा जम्मा गरिएको छ । यस कोष अर्न्तगत व्याज मूलतः बाट जनाइएको व्याज आम्दानी, राष्ट्र बैंक र एनएफआरएस बमोजिम ऋण नोक्सानी व्यवस्था बीचको फरक, स्तगन कर सम्पत्ति बराबरको रकम, अन्य विस्तृत आम्दानी विवरणमा जनाइएको विमाङ्किक नाफा/नोक्सान तथा इक्विटी शेयरहरूको फेयर भ्यालु समायोजन र एनएफआरएस बमोजिम जनाइएको ख्याति पर्दछन् ।

### २.३१ स्टेशनरी :

खरिद गरिएका स्टेशनरी मौज्जातलाई लागत मूल्यको आधारमा लेखांकन गरी उपयोग गरिएको समयमा खर्च जनाइएको छ ।

### २.३२ व्यवस्था, सम्भावित दायित्व तथा सम्भावित सम्पत्ति :

विगतका कुनै घटनाको कारण वर्तमान दायित्व सृजना भई बैंकको स्रोतको प्रवाह हुने सम्भावना भएमा र सो दायित्व रकमको उचित अनुमान गर्न सकिएमा बैंकले व्यवस्था गर्दछ । सम्भावित बाध्यता वा वर्तमान दायित्व (जसबाट सम्भवत बैंकको स्रोतको प्रवाह हुदैन) को लागी बैंकले सम्भावित दायित्वको प्रकटन गर्दछ । सम्भावित दायित्व वा वर्तमान दायित्व जसबाट बैंकको स्रोतको प्रवाह हुने सम्भावना न्यून रहेमा बैंकले व्यवस्था वा प्रकटन गर्नेछैन ।

सम्भावित सम्पत्तिलाई वित्तीय विवरणमा देखाइएको छैन यद्यपी यिनीहरूलाई समय समयमा निर्धारण गरिन्छ र आर्थिक लाभ हुने निश्चित हुने खण्डमा जुन आ. व. मा सो परिवर्तन भएको हो सो आ. व. मा सम्पत्ति र सम्बन्धित आयको लेखाङ्कन गरिन्छ ।

### २.३३ वासलात मिति पछिका घटनाहरू :

वासलातको मिति र वित्तीय विवरण जारी गर्न स्विकृत भएको मितिको बीचमा घटेका अनुकूल वा प्रतिकूल घटनाहरूलाई वासलातको मितिपछिको घटना भनिन्छ ।

वासलातको मिति र वित्तीय विवरण जारी गर्न स्विकृत भएको मितिको बीचमा घटेका सारभुत र अर्थपूर्ण घटनाहरूको वित्तीय विवरणमा नेपाल वित्तीय रिपोर्टिङ मानक बमोजिम उचित समायोजन र लेखा सम्बन्धी टिप्पणीहरूमा उचित प्रकटन गरिएको छ ।

### ३. निकटतम रूपैयाँ तथा पुनःवर्गीकरण

वित्तीय विवरणहरूलाई नेपाली रूपैयाँमा प्रस्तुत गरिएको छ । अङ्कहरूलाई निकटतम रूपैयाँमा परिणत गरी देखाइनुको साथै गत वर्षको केही अंकहरू तुलना गर्न सजिलोका लागि आवश्यकता अनुसार वर्गीकरण वा पुनःवर्गीकरण गरिएको छ ।

# अतिरिक्त लेखा टिप्पणी

## १. कर्मचारी बोनस :

कर्मचारी बोनस तथा आयकर व्यवस्था गर्नु अधिको १० प्रतिशतको हिसाबले हुन आउने रकम कर्मचारी बोनस वापत व्यवस्था गरिएको छ ।

## २. साधारण जगेडा कोष :

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०६३, दफा ४४ को व्यवस्था बमोजिम प्रस्तुत वर्षको खूद नाफाको २० प्रतिशत रकम रु ४५१,४५५,२०५।- नाफा नोक्सान बाँडफाँड हिसाबबाट विनियोजन गरी साधारण जगेडा कोषमा सारिएको छ ।

## ३. सटही घटबढ कोष :

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०६३, दफा ४५ को व्यवस्था बमोजिम विदेशी मुद्राको विनिमय दरमा आउने पुनःमुल्याङ्कन फरकबाट भएको नाफाको २५ प्रतिशतले हुने रकम रु. २२,००३,०९३।- "नाफा नोक्सान बाँडफाँड हिसाब" बाट रकमान्तर गरी "सटही घटबढ कोष" मा सारिएको छ ।

## ४. सटही घटबढ आम्दानी

विदेशी मुद्राको खरीद दर र विक्री दरको भिन्नताबाट प्राप्त आय दैनिक रूपमा गणना गरी विदेशी मुद्राको पुनःमुल्याङ्कनबाट हुने नाफा नोक्सानलाई विस्तृत आय विवरणको अनुसूची ४.३४ अन्तर्गत "सटही घटबढ आम्दानी/नोक्सानी" शीर्षकमा देखाइएको छ । विभिन्न विदेशी विनिमयको खरीद तथा विक्रीबाट भएको आम्दानीलाई दैनिक रूपमा गणना गरी सटही घटबढ आम्दानी अन्तर्गत खरीद विक्रीबाट हुने नाफामा अनुसूची ४.३३ मा देखाइएको छ । बैंकले रु. ४४०,०६९,८६२ सटही घटबढ आम्दानी कमाएको छ जसमध्ये रु. २० करोड २९ लाख आम्दानी नन् डेलिभरेबल फर्वाड करारको कारोवारबाट आम्दानी गरिएको हो ।

## ५. लगानी समायोजन कोष :

लगानी NFRS बमोजिम व्यवस्था प्रस्तुत गरिएको छ र यसर्थ (सीइडिबि हाइड्रो फण्डको १०० प्रतिशत लगानी रु. १०,०००,००० लगानी समायोजन कोषमा विनियोजन गरिएको छ ।

विवरण	लगानी	व्यवस्था प्रतिशत	व्यवस्था रकम रु.
लगानी समायोजन कोष खडा गर्न नपर्ने	२०,४३८,७०००	०%	-
लगानी समायोजन कोष १०० प्रतिशत खडा गर्नुपर्ने	१०,०००,०००	१००%	१०,०००,०००
जम्मा	२९४,३८७,०००		१०,०००,०००

## ६. ऋणपत्र भुक्तानी कोष :

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम, रु. ९०,४५२,५९९ बराबरको रकम ऋणपत्र भुक्तानी कोषमा सारिएको छ । वासलात मितिमा ऋणपत्र भुक्तानी कोषमा रु. ४००,०००,००० बराबरको रकम रहको छ ।

ऋणपत्र - १	
ऋणपत्र रकम	५००,०००,०००
जारि मिति	१८-फेब्रुवरी-२०१५
परिपक्व मिति (Maturity Date)	२९-अगष्ट-२०२०
जारि वर्ष बाहेकको सुरुवाती वर्ष	२०१५-१६
भुक्तानी वर्ष बाहेकको अन्तिम वर्ष	२०१९-२०
ऋण भुक्तानी कोषमा जम्मा गर्नु पर्ने कुल वर्ष	५ वर्ष
ऋण भुक्तानी कोष प्रति वर्ष	१००,०००,०००
हालको वर्ष	२०१८-१९
आ.व. २०१८-१९ सम्म कोषमा जम्मा गर्नु पर्ने कुल वर्ष	४ वर्ष
४ वर्षमा आवश्यक ऋण भुक्तानी कोष (क)	४००,०००,०००



# अतिरिक्त लेखा टिप्पणी

ऋणपत्र - २	
ऋणपत्र रकम	१,६८४,५०५,०००
जारी मिति	१२-अप्रिल-२०१९
परिपक्व मिति (Maturity Date)	१२-अप्रिल-२०२९
जारी वर्ष बाहेकको सुरुवाती वर्ष	२०१९-२०
भुक्तानी वर्ष बाहेकको अन्तिम वर्ष	२०२७-२८
ऋण भुक्तानी कोषमा जम्मा गर्नु पर्ने कुल वर्ष	९
ऋण भुक्तानी कोष प्रति वर्ष	१८७,९६७,२२२.२२
हालको वर्ष	२०१८-१९
आ.व. २०१८-१९ सम्म कोषमा जम्मा गर्नु पर्ने कुल वर्ष	शून्य
आवश्यक ऋण भुक्तानी कोष (ख)	शून्य
कुल ऋण भुक्तानी कोष (क) + (ख)	४००,०००,०००
आ.व. २०१७-१८ सम्मको कुल ऋण भुक्तानी कोष	३०९,५४७,४८९
यस वर्षको थप ऋण भुक्तानी कोष	९०,४५२,५११

## ७. संस्थागत सामाजिक उत्तरदायित्व कोष :

यस बैंकले नेपाल राष्ट्र बैंकको परिपत्र बै.वि.नि.वि/नीति/परिपत्र/कखग/११/०७३/०७४ मिति २०७३/१०/१२ अनुसार खुद मुनाफाको १ प्रतिशत हुन आउने रू २२,५७२,७६० छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरि जम्मा गरिएको छ ।

विवरण	रकम(रू)
क) खुद नाफा आ.वा २०७५/२०७६	२,२५७,२७६,०२७
ख) खुद नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा सारिएको	२२,५७२,७६०
ग) सुरुवाती संस्थागत सामाजिक उत्तरदायित्व कोष	३१,५४८,४००
घ) आ.वा २०७५/२०७६ संस्थागत सामाजिक उत्तरदायित्व खर्च लेखिएको	५,६७८,५५८
ङ) अन्तिम संस्थागत सामाजिक उत्तरदायित्व कोष(ख+ग-घ)	४८,४४२,६०३
च) खुद उत्तर चडाव (ङ-ग)	१६,८९४,२०२

## ८. कर्मचारी दक्षता अभिवृद्धि कोष :

यस बैंकले नेपाल राष्ट्र बैंकको परिपत्र बै.वि.नि.वि/नीति/परिपत्र/कखग/१०/०७३/०७४ मिति २०७३/०९/२६ अनुसार कूल कर्मचारी खर्चको न्यूनतम ३ प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्नु पर्नेमा सो भन्दा बढी रू २८,३०४,६६८ गरिएको हुँदा कर्मचारी दक्षता अभिवृद्धि कोषमा कुनै रकम सारिएको छैन ।

विवरण	रकम(रू)
क) कर्मचारी खर्च आ.व २०७४/२०७५	७३६,४२३,७६२
ख) माथीको कर्मचारी खर्चको ३ प्रतिशत रकम आ.व २०७५/२०७६ खर्च गर्नुपर्ने	२२,०९२,७१३
ग) तालिम खर्च आ.व २०७५/२०७६	२८,३०४,६६८
घ) थप (घट)(ग-ख)	६,२११,९५५
ङ) सुरुवाती कर्मचारी दक्षता अभिवृद्धि कोष	-
संचित मुनाफाबाट सारिएको	-

# अतिरिक्त लेखा टिप्पणी

## ९. प्रस्तावित लाभांश

आषाढ ३१, २०७६ मा समाप्त भएको आर्थिक वर्षका लागि सञ्चालक समितिले २१% बोनस लाभांश तथा १४% नगद लाभांश (कर प्रयोजन सहित) भुक्तानी गर्न सिफारिश गरेको छ । उक्त लाभांश साविकको ओम विकास बैंकको समायोजित चुक्ता शेयर पूँजी समेत गरि रु ११,५२९,७४१,७०८ मा एनएमबी बैंक लिमिटेडको आषाढ मसान्त २०७६ को संचित मुनाफाबाट प्रदान गरिनेछ । सोको वितरण आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात हुनेछ ।

## १०. अवितरित लाभांश :

आ.व. २०७४/७५ को अन्त्य सम्ममा ५ वर्ष देखि वितरण नभएको लाभांश रकम रु. ५,१२८,७९३.३१/- रहेको छ र कूल अवितरित लाभांश रु. ५,१२८,७९३.३१/- रहेको छ । कम्पनी ऐन २०६३ अनुसारको अवितरित लाभांशलाई लगानिकर्ता सुरक्षण कोषमा जम्मा गरिएको छ ।

## ११. प्रति शेयर आम्दानी :

प्रति शेयर आम्दानी (सामान्य) NAS २६ 'प्रति शेयर आम्दानी'को अनुसार गणना गरिएको छ, जस अनुसार कर पछिको नाफालाई बर्ष भरी रहेको बक्यौता इक्विटी शेयर संख्याको भारत औषतले भाग गरी गणना गरिएको छ । बोनस शेयर जारी गर्दा स्रोत साधनमा कुनै परिवर्तन नहुने भएकोले विगत वर्षको प्रति शेयर आम्दानीलाई पुनःस्थापना (Restate) गरिएको छ ।

विवरण	आ.व. २०७५/७६	आ.व. २०७४/७५
बक्यौता इक्विटी शेयर संख्याको भारत औषत संख्या	९५,९००,१५७	८४,७९,७६५२
कूल नाफा	२,२५७,२७६,०२७	१,८५३,७९२,७५३
प्रति शेयर आम्दानी(सामान्य)	२३.५४	२१.८६
प्रति शेयर अंकित मूल्य	१००	१००

# अतिरिक्त लेखा टिप्पणी



## १२. प्रमुख सूचकांक

विवरण	सूचाङ्क	आ.व. २०७१/७२	आ.व. २०७२/७३	आ.व. २०७३/७४	आ.व. २०७४/७५	आ.व. २०७५/७६
१ खुद नाफा/कुल आम्दानी प्रतिशत	प्रतिशत	१८.४२	२०.९०	२०.५२	१८.०९	१८.०६
२ प्रति शेयर आम्दानी	रु.	२१.४८	२२.१०	२२.२४	२१.८६	२३.५४
३ प्रति शेयर बजार मूल्य	रु.	५०७.००	८१०.००	५४५.००	३५८	३८२
४ मूल्य आम्दानी अनुपात (PE Ratio)	अनुपात	२०.२४	२९.१५	२०.२७	१२.४८	१६.२३
५ शेयर पूँजीमा लाभांश (बोनस सहित)	प्रतिशत	८.४२	२०.००	१५.७९	३०.००	३५.००
६ शेयर पूँजीमा नगद लाभांश भुक्तानी	प्रतिशत	०.४२	१.००	०.७९	२०.००	१४.००
७ ब्याज आम्दानी/कर्जा तथा सापट	प्रतिशत	७.८६	७.१६	९.२६	१०.७८	११.१७
८ कर्मचारी खर्च/कुल संचालन खर्च	प्रतिशत	४८.६६	५७.१५	५५.०३	५८.०९	६१.५२
९ कुल निक्षेप तथा सापटीमा ब्याज खर्च	प्रतिशत	३.६३	३.०८	४.७१	६.७६	६.५८
१० सटही घटबढ आम्दानी/कुल आम्दानी	प्रतिशत	०.२९	०.२१	०.२४	०.२७	०.३२
११ कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	३५.३२	३४.०१	३४.७७	३८.७२	३४.२१
१२ खुद नाफा/कर्जा सापट	प्रतिशत	१.८१	२.०५	२.३४	२.४३	२.४२
१३ खुद नाफा/कुल सम्पत्ति	अनुपात	१.२१	१.४९	१.६९	१.६५	१.६७
१४ कुल कर्जा/निक्षेप	प्रतिशत	७५.३२	८४.०७	८५.५०	९०.४६	९४.६१
१५ कुल संचालन खर्च/कुल सम्पत्ति	प्रतिशत	१.३६	१.४८	१.६९	१.५६	१.७०
१६ जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता						
(क) प्राथमिक पूँजी	प्रतिशत	८.८४	९.३४	१२.३९	१४.७८	१३.०९
(ख) पुरक पूँजी	प्रतिशत	२.२९	१.६४	१.२२	०.९७	२.३४
(ग) कुल पूँजी कोष	प्रतिशत	११.१३	१०.९८	१३.६१	१५.७५	१५.४३
१७ तरलता (CRR)	अनुपात	१३.३२	१०.८१	७.७२	६.६८	४.१९
१८ निष्कृत कर्जा/कुल कर्जा	प्रतिशत	०.४२	१.८१	१.६८	०.८८	०.८२
१९ आधार दर	प्रतिशत	७.८९	६.६८	१०.१२	१०.७०	९.८६
२० ब्याज दर अन्तर (Weighted Average Interest Rate Spread)	प्रतिशत	४.१९	४.३१	३.८९	३.४५	३.५४
२१ सम्पत्तिमा प्रतिफल	प्रतिशत	१.४०	१.९२	१.८२	१.८०	१.८३
२२ ईक्विटीमा प्रतिफल	प्रतिशत	१६.४०	२१.९६	१६.४९	१३.५४	१३.३२
२३ लागत आम्दानी अनुपात	प्रतिशत	३७.३५	३६.४९	३६.७१	३६.९०	३५.०१
२४ कोषको लागत (YTD)	प्रतिशत	४.५५	३.९९	५.०६	७.४६	७.२६
२५ औषत उपज (YTD)	प्रतिशत	८.७४	८.३०	८.९५	१०.९१	१०.८०
२६ बुक खद नेटवर्थ	रु. (हजारमा)	३,२९६,४४७	७,१५०,०३३	१०,९०२,२६१	१६,४८९,८०९	१७,४०३,०१४
२७ कुल शेयर	संख्या (हजारमा)	२४,०००	४४,८६९	६४,६१८	७६,०३३	९६,१८२
२८ कुल कर्मचारी	संख्या	३५७	७५५	९१८	१,०८०	१,१२०
२९ शाखा संख्या	संख्या	२९	६९	८०	११०	११०
३० एटिएम संख्या	संख्या	३७	४९	६६	९६	१०३

# अतिरिक्त लेखा टिप्पणी

## १३. कर्जा अपलेखन :

बैंकले रु. १४,६२२,१९५ बराबरको कर्जा तथा सापटि (व्याज बाहेक) अन्तर्गत अपलेखन गरेको छ :

क्र.सं.	ग्राहकहरूको नाम	सुविधा	मिति	रकम
१	चाईना हाइजिन मासु उत्पादन तथा आपूर्तिकर्ता प्रा.लि.	ओभरड्राफ्ट लोन	१७/०२/१९	१४,६२२,१९५
	जम्मा			१४,६२२,१९५

यद्यपि बैंकले यस वर्ष रु १७,५८५,९०१ विगत वर्षमा अपलेखन गरिएको कर्जा र व्याज रिकभरि गरेको छ ।

## १४. अन्य सम्पत्ति अपलेखन :

बैंकले यस आ.व. मा कुनै पनि अन्य सम्पत्ति अपलेखन गरेको छैन ।

## १५. ग्राहकबाट निक्षेप दायित्वमा भएका परिवर्तनको विवरण

ग्राहकबाट निक्षेप दायित्वमा भएका परिवर्तनको विवरण निम्नानुसार रहेको छ :

विवरण	आ.व. २०७५/२०७६	आ.व. २०७४/२०७५	बृद्धि/(कमी)
मुद्दति निक्षेप	४९,४०४,८४०,९२६	४५,८३३,७५९,७७१	३,५७१,०८१,१५५
मागेको वखतमा तिनुपर्ने निक्षेप	९,१४६,३१०,२५७	७,६४१,८३५,७८५	१,५०४,४७४,४७२
चल्ती निक्षेप	५,६८३,१२०,५९८	४,७९०,५१६,७८२	८९२,६०३,८१६
बचत निक्षेप	२८,१९६,७५६,४४६	१९,८६१,३८१,१८९	८,३३५,३७५,२५७
अन्य	५,४६१,२७३,७३९	५,८४३,३७३,६९२	(३८२,०९९,९५३)
जम्मा	९७,८९२,३०१,९६७	८३,९७०,८६७,२१९	१३,९२१,४३४,७४८

## १६. एजेन्सी खाता

बैंकको अन्य शाखा नभएको तथा अन्तर बैंक हिसाब मिलान निम्नानुसार रहेको छ :

रकम (रु.)

विवरण	≤ १ वर्ष	≥ १ वर्ष ≤ ३ वर्ष	≥ ३ वर्ष	जम्मा रकम (रु.)
एजेन्सी हिसाब	५२१,०९३,२८०/-	१५०,०००/-	-	५२१,२४३,२८०/-
अन्तर शाखा	-	-	-	-

## १७. व्याजको पूँजीकरण

नेपाल राष्ट्र बैंकले राष्ट्रिय प्राथमिक क्षेत्र अन्तर्गतको कर्जा भनेर स्विकृत गरेको पाँचवटा परियोजनालाई प्रवाह गरिएको कर्जा तथा सापटमा मोराटोरियम अवधिमा पाकेको व्याजलाई पूँजीकृत गरि रु. १०५,१७९,६४७.७४/- यस आ. व. मा व्याज आम्दानी जनाईएको छ ।

क्र.सं.	ऋणी	पूँजीकृत रु
१	विन्दावासीनी हाईड्रो पावर डेभलपमेन्ट कम्पनी प्रा.लि.	१०,४०९,७७३.९०
२	इष्टर्न हाईड्रो पावर कम्पनी लि.	६,०९०,५८९.१८
३	कलङ्गा हाईड्रो पावर प्रा.लि.	२६,९६८,५३३.३७
४	लिर्बटी इनर्जी कम्पनी लि.	१५,७५५,८४७.४६
५	अपर सोलु हाईड्रो इलेक्ट्रीक लि.	४५,९५४,९०३.८३
	कुल	१०५,१७९,६४७.७४



# अतिरिक्त लेखा टिप्पणी

## १८. लाभांश आम्दानी

यस बैकले आ.व. २०७५/७६ मा निम्न बमोजिम लाभांश आम्दानी गरेको छ ।

विवरण	रकम (रु)
एनएमबी सुलभ लगानी कोष १ - आ.व. २०७४/७५	२२,१०५,२६२
एनसीएचल - आ.व.२०७४/७५	९०६,७८८
एनएमबी क्यापिटल लिमिटेड - आ.व. २०७४/७५	३८,०००,०००
मेरो माइक्रोफाइनास - आ.व. २०७४/७५	२,००२,०००
बुटवल उर्जा कम्पनी लिमिटेड २०७४/७५	७,५०९,२१२
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड -आ.व. २०७४/७५	११०
ग्रामिण लघुवित्त संस्था लिमिटेड- आ.व. २०७४/७५	५,६७०
कर्जा सुचना केन्द्र आ.व. २०७४/७५ र आ.व. २०७३/७४	४४६,२५०
नेपाल स्टक एक्सचेन्ज लि.	४५,४६६
<b>कूल आम्दानी</b>	<b>७१,०२०,७५८</b>

# अतिरिक्त लेखा टिप्पणी

## १९. भुक्तानी अवधिको आधारमा सम्पत्ति दायित्वको वर्गीकरण :

रु दश लाखमा

विवरण	१ देखि १० दिन	११ देखि १८० दिन	१८१ देखि २७० दिन	२७१ दिन देखि १ वर्ष	१ वर्ष माथि	जम्मा
क) सम्पत्ति						
१ नगद मौज्दात	२,४५२	-	-	-	-	२,४५२
२ बैंक मौज्दात	९,६८८	-	-	-	-	९,६८८
३ विदेशी बैंकमा गरिएको लगानी	३,१८९	३१८	३२९	११०	-	३,९४६
४ कल मनी	-	-	-	-	-	-
५ श्री नेपाल सरकारको ऋणपत्र	३३९	८८६	२९३	१२२	७,६४४	९,२८४
६ नेपाल राष्ट्र बैंकको बण्डस्	-	-	-	-	-	-
७ अन्तर बैंक कर्जा	३,०५३	-	-	-	-	३,०५३
८ कर्जा सापट तथा बिल खरिद	२६,८४५	१४,०५२	५,७०९	४,११७	४१,१६४	९१,८८७
९ पाउनु पर्ने ब्याज	१३१	-	-	-	-	१३१
१० रिभर्स रिपो	-	-	-	-	-	-
११ प्रतिबद्धता अर्न्तगत अन्य संस्थाहरुबाट प्राप्त हुने	-	-	-	-	-	-
१२ क्र.सं. २०, २१ र २२ का सुविधाहरुको भुक्तानी	२२,८११	१०,११५	२,९७३	४,१४३	७,६३५	४७,६७७
१३ अन्य	-	-	-	-	-	-
<b>कुल सम्पत्ति</b>	<b>६८,५०८</b>	<b>२५,३७१</b>	<b>९,३०४</b>	<b>८,४९२</b>	<b>५६,४४३</b>	<b>१६८,११८</b>
ख) दायित्व						
१४ चल्ती निक्षेप	७,८३७	-	-	-	-	७,८३७
१५ बचत निक्षेप(मागेको वखतमा पाईने निक्षेप सहित)	१०,७३२	१,०४३	१,०४३	१,१०१	२३,९६७	३७,८८६
१६ मुहती निक्षेप	१४,१६२	१२,०२६	९,०२५	७,२९७	६,८९४	४९,४०५
१७ ऋणपत्रहरु	-	-	-	-	२,१८५	२,१८५
१८ सापटी	४२	५४४	-	-	३,४६८	४,०५४
१९ माग/अल्प सूचना	-	-	-	-	-	-
२० अन्तर बैंक/वित्तीय संस्था	-	-	-	-	३,४६८	३,४६८
२१ पुनर कर्जा	४२	५४४	-	-	-	५८६
२२ अन्य	-	-	-	-	-	-
२३ अन्य दायित्व तथा व्यवस्थाहरु	७९३	१०२	१०२	१०२	३,१४९	४,२४७
२४ सण्डी क्रेडिटर्स	७०	-	-	-	-	७०
२५ भुक्तानी दिनु पर्ने बिल	९६	-	-	-	-	९६
२६ भुक्तानी दिनु पर्ने ब्याज	५२१	-	-	-	-	५२१
२७ व्यवस्थाहरु	४	-	-	-	१६६	१७०
२८ अन्य	१०२	१०२	१०२	१०२	२,९८३	३,३८९
२९ प्रतिबद्धता अर्न्तगत अन्य संस्थाहरुलाई दिनुपर्ने	१,०९६	२९	-	-	-	१,१२५
३० उपभोग भईनसकेको स्वीकृति सुविधाहरु	४,३३२	-	-	-	-	४,३३२
३१ प्रतिपत्र/जमानत (खुद)	१७,३८३	१०,०८७	२,९७३	४,१४३	७,६३५	४२,२२१
३२ रिपो	-	-	-	-	-	-
३३ क्रम संख्या ११ अर्न्तगतको सुविधा भुक्तानी	-	-	-	-	-	-
३४ अन्य	-	-	-	-	-	-
<b>कुल दायित्व</b>	<b>५६,३७६</b>	<b>२३,८३०</b>	<b>१३,१४३</b>	<b>१२,६४३</b>	<b>४७,२९८</b>	<b>१५३,२९०</b>
खुद वित्तीय सम्पत्ति	१२,१३२	१,५४१	(३,८३९)	(४,१५१)	९,१४५	१४,८२९
संचित खुद वित्तीय सम्पत्ति	१२,१३२	१३,६७३	९,८३४	५,६८३	१४,८२९	-



# अतिरिक्त लेखा टिप्पणी

## २०. अधिकेन्द्रित जोखिमको सारांश :

विवरण	कर्जा, सापटी तथा बिलस	निक्षेप	आकस्मिक
३१ आषाढ २०७६ मा कूल रकम	९१,८८६,९५४,९९४	९८,५१६,६६६,९६३	४४,१४४,५२६,३६३
एक इकाईमा भएको उच्चतम एक्सपोजर	४,७५८,२८७,०६४	४,९९१,६४७,८८९	६,१६८,५३७,८७०
एक इकाईमा भएको उच्चतम एक्सपोजरको प्रतिशत	५.१८%	५.०७%	१३.९७%

## २१. बैकले आफ्नो सम्पत्तिको जमानीमा लिएको कर्जा

आफ्नो सम्पत्तिको जमानीमा बैकले कुनै ऋण लिएको छैन ।

## २२. बहुमूल्य धातुको कारोबार

आपूर्तिकर्ता संग भएको व्यवस्था अनुरूप बैकले आपूर्तिकर्ताको तर्फबाट मौज्जात राखि Consignment basis मा बहुमूल्य धातुको (सुन, चाँदी) कारोबार गर्ने गरेको छ । वासलातको मितिमा Consignment को रू ३२,५१३,८५७ रहेको छ र अनुसुची ४.१६ मा "सुन मार्क अप" शिर्षकमा देखाइएको छ । नेपाल राष्ट्र बैकको निर्देशन अनुसार बहुमूल्य धातुको (सुन, चाँदी) कारोबार गर्ने गरेको छ।

वासलातको मितिमा सुनको कारोवारको लागी प्रदान गरिएको पेशकी रू २२८,७४७,१२९ रहेको छ । यसलाई अनुसुची ४.१६ मा "अग्रिम भुक्तानी" शिर्षकमा देखाइएको छ ।

## २३. पूँजीगत निर्माण

यस आर्थिक वर्षको अन्तमा कुनैपनि पूँजीगत निर्माण रहेको छैन ।

## २४. कर्जाको प्रभार

बैकले वासलात भित्रको ऋण लगानीमा सम्भावित कर्जा जोखिम वापत व्यवस्था गरेको छ ।

एकल रूपमा महत्वपूर्ण मानिएको ऋणहरू (शीर्ष ५० फाइलहरू, नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम ५०% र १००% जाखिम व्यवस्था गरिएका फाइलहरू र विशेष सम्पत्ति व्यवस्थापन विभाग अन्तर्गतका फाइलहरू चयन गरिएको) लाई एकल प्रभारको रूपमा हानी नोक्सानीको सङ्केतको लागि वस्तुगत आँकलन गरिन्छ । बैकले मूल अनुबंधीय सर्तहरू बमोजिम सबै रकम उठाउन नसकेको निर्धारित भएमा त्यस्तो ऋण क्षीण भएको मानिन्छ । एकल रूपमा महत्वपूर्ण मानिएको ऋणको क्रेडिट एक्सपोजरलाई विभिन्न कारकहरूबाट मूल्याङ्कन गरिन्छ जस्तै ऋणको समग्र वित्तीय अवस्था स्रोतहरू, भुक्तानी रेकर्ड र जहाँ लागु हुन्छ त्यहाँ धितोको विक्रिबाट प्राप्त हुने मूल्य । यदि कुनै ऋणमा प्रभारको प्रमाण फेला परेमा त्यस्तो प्रभारको व्यवस्था गर्न ऋणबाट लिने रकम (पाकेको व्याज सहित) त्यसबाट उठ्ने अनुमानित रकम भन्दा जति कम हुन्छ सोही रकम कर्जा जोखिम अन्तर्गत व्यवस्था गरिन्छ । भविष्यमा हुने अनुमानित नगद प्रवाहलाई (धितोको निसर्ग गर्दा लागेको लागत कटा गरी प्राप्त भएको अनुमानित रकम) मूल प्रभावकारी व्याजदरले डिस्काउन्ट गर्दा आउने वर्तमान मूल्यमा अनुमानित रकम मानिन्छ ।

एकल रूपमा महत्वपूर्ण नभएको अथवा एकल रूपमा प्रभारको लागि मूल्याङ्कन भएपनि हानी नोक्सानीको वस्तुगत प्रमाण नभएको ऋण लगानीलाई समान प्रकारका जोखिम विशेषता (ऋण प्रकार/विगतको भुक्तानीको रेकर्ड जस्ता कारक मानी)को आधारमा सामूहिक प्रभारको लागि मूल्याङ्कन गरिन्छ । यसको लागि बैकले ओभरड्राफ्ट लोन, चालु पूँजि कर्जा, आवधिक कर्जा र रिटेल EMI गरी चारवटा वर्गीकरण गरेको छ । सामूहिक नोक्सानी व्यवस्था विगतको डिफल्टको सम्भावना, विगतकै डिफल्टको वास्तविक नोक्सानी र डिफल्ट हुदाँको एक्सपोजरलाई समिक्षा गरी निर्धारण गरिएको छ ।

## NAS ३९ को अनुच्छेद ६३ बमोजिमको हानी नोक्सानी :

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
एकल प्रभार व्यवस्था	७५२,४४१,१३६	८९६,३०७,७०१
सामूहिक प्रभार व्यवस्था	१५०,२५५,१९४	७४,३९५,७१५
जम्मा	९०२,६९६,३३०	९७०,७०३,४१६

## प्रभारको मापनको लागि प्रयोग गरिएको Loss given Default Status (LGD) :

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
ओभरड्राफ्ट लोन	१९%	२१%
आवधिक कर्जा	४%	५%
रिटेल EMI	१९%	२२%
चालु पूँजि कर्जा	२५%	२८%

# अतिरिक्त लेखा टिप्पणी

## २५. NFRS का carve-out हरू

लेखामान बोर्ड नेपालले सिफारिस गरे बमोजिम नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (Ican) ले NFRS कार्यान्वयन गर्नका लागि तल उल्लेख गरिएका carve-out हरू जारी गरेको छ । साथै वैकल्पिक व्यवस्थाहरूको समेत प्रावधान गरेको छ ।

### (क) NFRS १०- 'एकीकृत वित्तीय विवरण'

अव्यवहारिक हुने स्थिति बाहेक NFRS १० को अनुच्छेद १९ मा व्यवस्था गरे अनुसार होल्डीङ कम्पनीले एकै प्रकारको कारोबार र समान परिस्थितिमा अन्य घटनाको लागि समान लेखांकन नीतिहरू प्रयोग गरि एकीकृत वित्तीय विवरण बनाउन पर्ने प्रावधानलाई छुट दिएको छ । एकै प्रकारको कारोबार र समान परिस्थितिमा अन्य घटनाको लागि यस बैंक तथा बैंकका अन्य दुई कम्पनीहरूद्वारा समान लेखांकन नीतिहरूको प्रयोग गरिएको छ र सोहि अनुसार एकीकृत वित्तीय विवरण तयार गरिएको छ ।

### (ख) NAS ३९- वित्तीय साधनहरू : मान्यता र मापन

बैंक तथा वित्तीय संस्था ऐन २०७३ अन्तर्गत दर्ता भएका बैंक तथा वित्तीय संस्थाहरूलाई यो विकल्प प्रदान गरिएको छ । यी संस्थाहरूलाई वित्तीय सम्पत्ति(कर्जा तथा सापटी) को Impairments loss गणना गर्दा NAS ३९ को अनुच्छेद ६३ अनुसार "Incurred loss model" प्रयोग गर्नु नपर्ने विकल्प दिईएको छ । यी संस्थाहरूले यी मध्ये जुन बढी हुन्छ त्यहीबाट "Impairment loss" गणना गर्नुपर्दछ ।

- नेपाल राष्ट्र बैंकले तोकेको बमोजिम हुन आउने सम्भावित नोक्सानी व्यवस्था रकम
- NAS ३९ को परिच्छेद ६३ अनुसार Incurred loss Model प्रयोग गरी हुन आउने रकम

यो विकल्प अनिवार्य रहेकोले समूहले यसलाई माथिको व्यवस्था अन्तर्गत नै देखाएको छ ।

अन्य वित्तीय सम्पत्तिहरूको Impairment loss लाई NAS ३९ को परिच्छेद ६३ बमोजिम समूहले परिशोधित लागतमा मापन गरेको छ

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
क) NAS ३९ को परिच्छेद ६३ अनुसार Incurred loss Model प्रयोग गरी हुन आउने रकम	९०२,६९६,३३०	९७०,७०३,४९६
ख) नेपाल राष्ट्र बैंकले तोकेको बमोजिम हुन आउने सम्भावित नोक्सानी व्यवस्था रकम	१,३९८,९२५,४९६	१,२३२,६५२,७८३
क र ख मध्यको अधिकतम	१,३९८,९२५,४९६	१,२३२,६५२,७८३

### (ग) NAS ३९- वित्तीय साधनहरू: मान्यता र मापन

विश्वसनीय हिसावले निर्धारण गर्न अव्यावहारिक हुने र नगन्य रहने स्थिति रहँदा यी दुई व्यवस्थामा विकल्प प्रदान गरिएको छ ।

- NAS ३९ को परिच्छेद ९ अनुसार वित्तीय साधनहरूको प्रभावकारी व्याजदर गणना गर्दा ती वित्तीय साधनहरूको अनुबंधीय शर्तहरू बमोजिम तिरिएको र लिएको सम्पूर्ण शुल्क र बिन्दुहरूलाई सामिल गर्नु नपर्ने विकल्प
- NAS ३९ को परिच्छेद ९ बमोजिम वित्तीय सम्पत्ति र एकै प्रकारका वित्तीय सम्पत्तीहरू (Impairment loss भई अपलेखन भई सकेको) को ब्याज आम्दानी गणना गर्दा सम्पत्तिको भविष्यको नगद प्रवाह Discount गर्दा प्रयोग हुने ब्याजदर लाई उपयोग गर्नु नपर्ने विकल्प ।

समूहले यी दुबै विकल्प उपयोग गरेको छ । सम्पूर्ण शुल्कहरूलाई सम्बन्धित वर्षमा नै आम्दानी देखाइएको छ । साथै समूहले Impaired वित्तीय सम्पत्तिको ब्याज आम्दानी गणना नेपाल राष्ट्र बैंकको व्याज आम्दानी मार्ग निर्देशन बमोजिम गरिएको छ ।



## २६. वित्तीय अवधि

बैंकले नेपाली पात्रो अनुसारको नेपाली आर्थिक बर्ष पछ्याउँछ । सोहि मितिको अङ्ग्रेजी रूपान्तरन तल देखाइएको छ ।


विवरण	नेपाली पात्रो	अङ्ग्रेजी पात्रो
तुलनात्मक वासलात मिति	असार ३२ २०७५	जुलाई १६ २०१८
तुलनात्मक रिपोर्टिङ्ग अवधी	श्रावण १ २०७४ -असार ३२ २०७५	जुलाई १५ २०१७ - जुलाई १६ २०१८
यस वर्षको वासलात मिति	असार ३१ २०७६	जुलाई १६ २०१९
यस वर्षको रिपोर्टिङ्ग अवधी	श्रावण १ २०७५ -असार ३१ २०७६	जुलाई १७ २०१८-जुलाई १६ २०१९

## २७. जोखिम व्यवस्थापन

### जोखिम व्यवस्थापन संरचना

जोखिम व्यवस्थापन रणनीति तय गर्ने उपयुक्त जोखिम ग्रहण गर्न सक्ने उपयुक्त क्षमता निर्धारण गर्ने तथा जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरूको प्रभावकारी कार्यान्वयन निश्चित गर्ने मुख्य अधिकार यस बैंकको संचालक समितिमा निश्चित छ । संचालक समिति स्तरिय जोखिम व्यवस्थापन समिति र लेखा परिक्षक समिति, व्यवस्थापन स्तरिय सम्पत्ति दायित्व समिति, कर्जा जोखिम व्यवस्थापन समिति, पर्यावरण तथा सामाजिक समिति, कर्जा असूलि समिति, संस्थागत सुशासन समिति, संचालन जोखिम व्यवस्थापन समिति जस्ता समितिहरू मार्फत बैंकले बलियो जोखिम व्यवस्थापन प्रणाली स्थापना गरेको छ । यी व्यवस्थापन स्तरिय समितिहरू मार्फत नयाँ/संशोधित नीति तथा प्रक्रिया, जोखिम व्यवस्थापनका प्रतिवेदनहरू, पोर्टफोलियो विश्लेषण, Stress Testing, लगानी, तरलता, पूँजीकोष अनुपात, बजार विश्लेषण र अन्य महत्वपूर्ण जोखिमसंग सम्बन्धित समस्याहरूलाई जोखिम व्यवस्थापन समितिमा समिक्षा र निर्णयका लागि पेश गरिन्छ ।

बैंकको Organogram मा जोखिम व्यवस्थापन संरचना:



# अतिरिक्त लेखा टिप्पणी

## जोखिम सुशासन

व्यापार प्रक्रियामा देखा पर्ने विभिन्न जोखिमहरूलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न जोखिम व्यवस्थापन ढाँचा बनाउने र कार्यान्वयन गर्ने आकांक्षा बैंकले राख्दछ । बैंकको जोखिम सुशासन मुख्यतः यी सिद्धान्तहरूमा आधारित छन् ।

१. जोखिम ग्रहण गर्न सक्ने क्षमता निर्धारण
२. जोखिम संस्कृति
३. प्रभावकारी Reporting
४. प्रभावकारी कार्यात्मक संरचना, नीति र प्रक्रिया
५. जोखिम व्यवस्थापनका लागि पर्याप्त संरचना तथा श्रोतहरू

बैंकको जोखिम ग्रहण गर्न सक्ने क्षमता भित्र रही जोखिम व्यवस्थापन गर्ने जिम्मेवारीलाई संचालक समिति हुँदै सम्बन्धित समितिहरू मार्फत उपयुक्त विभाग/शाखामा हस्तान्तरण गरिएको छ ।

साथसाथै, Global Alliance for Banking on Values (GABV) को एक सक्रिय सदस्य भएको हुनाले दिगो आर्थिक, सामाजिक तथा वातावरणीय विकास गर्न यस बैंक सदैव तत्पर रहेको छ । साथै, व्यक्तिहरूलाई उनीहरूको आवश्यकता पूरा गर्न र बलियो समुदायको निर्माण गर्न मद्दत पुऱ्याउने कार्यमा बैंक संलग्न रहेको छ ।

## एनएमबि बैंकमा कर्जा जोखिम व्यवस्थापन

कर्जा जोखिम भनेको कर्जा सम्भौतामा उल्लेख भएका शर्तहरूको पालना गर्न नसक्दा सिर्जना हुने सम्भावित नोकसानीलाई जनाउँछ । कर्जा नीति, कर्जा जोखिम व्यवस्थापन संरचना, कर्जा प्रक्रिया नियमावली, Product paper हरू र अन्य कर्जा संग सम्बन्धित कागजहरूले बैंकमा बलियो कर्जा जोखिम व्यवस्थापन वातावरण बनाउन मद्दत पुऱ्याउँछ । यी कागजहरूले विभिन्न विभाग/शाखाहरूमा Risk Taker हरूको भूमिका जिम्मेवारीको व्यवस्था गरेका छन् । बैंकमा प्रभावकारी कर्जा जोखिम व्यवस्थापन गर्न कर्जा जोखिम व्यवस्थापन विभाग, कर्जा प्रशासन र नियन्त्रण विभाग, ऋण असूली विभाग तथा व्यापार परिवर्तन विभागहरूको भूमिका रहेको हुन्छ । कर्जा सुविधा प्रदान गर्नु अगावै ऋणीको तथा ऋणीको व्यवसायको विस्तृत विश्लेषण गर्ने गरिन्छ । ऋणीलाई वर्गिकरण गर्ने आन्तरिक कर्जा जोखिम मूल्यांकन गर्ने प्रक्रिया रहेको छ । ग्राहकको उचित आर्थिक आवश्यकता तथा ग्राहकको समयमै ऋण चुक्ता गर्ने क्षमताको आधारमा ऋण प्रवाह गर्ने गरिन्छ । Concentration Risk व्यवस्थापन गर्न र कर्जा Portfolio को गुणस्तर मापन गर्न बैंकले Product र उद्योग/क्षेत्रका आधारमा निस्कृय कर्जाको निगरानी गर्ने गर्दछ । यी निगरानीहरू कर्जा जोखिम व्यवस्थापन समिति तथा जोखिम व्यवस्थापन समितिमा त्रैमासिक रूपमा गर्ने गरिन्छ ।

## एनएमबि बैंकमा संचालन तथा बजार जोखिम

नेपाली बैंकहरूका लागि संचालन तथा बजार जोखिम नया चुनौतीको रूपमा प्रकट भएका छन् । बजारमा अस्तिरता र तरलता घटबढ भएको समयमा यस बैंक चनाखो भई बस्नु आवश्यक छ । विस्तृत जोखिम व्यवस्थापन ढाँचा सशक्त राख्न सबै प्रकारका जोखिमहरूलाई घटाउन आवश्यक छ ।

चार विकास बैंक र एक फाइनेन्स कम्पनी मर्ज गरेर एनएमबि बैंक एक ठूलो परिवर्तनबाट गुज्रिएको छ । यस पश्चात सेवा विस्तार गर्न बैंकले डिजिटाइजेसन र प्राविधिक विकासको सहयोग लिएको छ ।

लाभ र जोखिमको समानता सुनिश्चित गर्न Basel III ले व्यवस्थित र पेशेवर विधिहरू अपनाई जोखिम व्यवस्थापन गर्ने गरेका छौं । बैंकको नियमित व्यवसाय गर्ने क्रममा सम्भावित नकरात्मक प्रभाव पार्ने खालका विभिन्न प्रकारका जोखिमहरू सामाना गर्न स्वभाविक हो । यस बैंकको जोखिम व्यवस्थापन विधिमा जोखिम पहिचान— मापन र मूल्यांकन पर्दछ र यी विधिहरूले गर्दा वित्तीय परिणाम र पूँजीमा नकरात्मक प्रभाव पार्नबाट जोगाउने गर्दछ ।

बजार जोखिम अन्तर्गत ब्याजदर जोखिम र विदेशी विनिमय जोखिम पर्ने गर्दछन् ।

ब्याजदरको परिवर्तनले गर्दा वित्तीय परिणाम र पूँजीमा हुने नकरात्मक प्रभावको जोखिमलाई ब्याजदर जोखिम भनिन्छ । बैंकको प्राय Product हरू परिवर्तनीय ब्याजदरमा रहेका हुन्छन् । मुद्दती निक्षेप मात्र स्तिर ब्याजदरमा रहेको हुन्छ । नेपाली बजारमा धेरै छोटो समयमा ब्याजदर परिवर्तन हुने गर्दैन । एल्को (ALCO) समितिले ब्याजदरको परिवर्तनलाई नियमित रूपमा निगरानी राख्ने गर्दछ ।



# अतिरिक्त लेखा टिप्पणी

विनिमय दरको परिवर्तनले गर्दा वित्तीय परिणाम र पूँजीमा हुने नकरात्मक प्रभावको जोखिमलाई विदेशी विनिमय जोखिम भनिन्छ । ग्राहकहरूको निम्ति विप्रेषण र व्यापार लेनदेनको आधारमा कारोबार गर्ने गरिएको हुनाले विदेशी विनिमय जोखिम न्यूनतम रहने गरेको छ ।

कर्मचारीहरूको काममा अनुभवको कमि, अपर्याप्त आन्तरिक नियन्त्रण, सूचना तथा अन्य प्रणालीको अपर्याप्त व्यवस्थापन र अपरिहार्य वाह्य घटनाहरूले निम्त्याउने वित्तीय परिणाम र पूँजीमा नकरात्मक प्रभावको जोखिमलाई संचालन जोखिम भन्ने गरिन्छ । संचालन जोखिमलाई निगरानी गर्न यस बैंकमा एक स्वतन्त्र विभाग गठन गरिएको छ । सम्भावित संचालन जोखिम नियन्त्रण गर्न मासिक रूपमा संचालन जोखिम व्यवस्थापन समितिको बैठक बस्ने गर्दछ । सम्भावित संचालन जोखिम पहिचान गर्न Minimum Control Standards, Incident Reporting Guidelines र Whistle Blowing Policy विकास पालना गर्दै आएको छ । हरेक घटना/कारणको जोखिम दर्जा मापन गरी संचालन जोखिम विभागले अन्ततः गएर संचालन जोखिम व्यवस्थापन समितिमा छलफल गरी उपयुक्त नियन्त्रणको विकास गर्नको लागि निर्णय गर्ने गर्दछ । चाहेको खण्डमा यी छलफल/निर्णयहरू जोखिम व्यवस्थापन समिति र संचालक समितिमा समेत प्रस्तुत गर्ने गरिन्छ । यस संगसंगै संचालन जोखिम विभागले विभाग/शाखाहरूको निगरानी तथा ती विभाग/शाखाहरूलाई संचालन जोखिमबाट प्रशिक्षण दिने काम समेत गर्दछ ।

## तरलता जोखिम

आफ्नो बहन गर्नुपर्ने दायित्वहरूलाई बहन गर्न पर्याप्त वित्तीय तरल श्रोतहरू रहने सम्भावित स्थितिलाई तरलता जोखिम भन्ने गरिन्छ । यस्तो समयमा बैंकलाई अत्याधिक मूल्यमा मात्र वित्तीय श्रोतहरूको पहुँच हुने गर्दछ ।

तरलता जोखिमको व्यवस्थापन तरलता जोखिम ढाँचाले (Liquidity Risk Framework) ले गर्ने गर्दछ तथा यसको व्यवस्थापन एल्कोले गर्दछ । यी नीतिहरूका आधारमा बैंकले Marketable Securities हरूको तरल पोर्टफोलियो सुरक्षित राखेको हुन्छ ।

## अन्य जोखिमहरू

बैंक अगाडि बढ्दै गर्दा प्रतिष्ठा जोखिम, कानून र अनुपालन जोखिम, मानव संसाधन जोखिम जस्ता अन्य जोखिमहरूलाई पनि व्यवस्थापन गर्दै लान महत्त्वपूर्ण हुन्छ । कानून र अनुपालन व्यवस्थापन गर्न बैंक भित्र एक अलग विभाग गठन भएको छ । मानव संसाधन संग सम्बन्धित जोखिमहरू व्यवस्थापन गर्न मानव संसाधन विभाग तथा संचालक समिति स्तरिय मानव संसाधन समितिको जिम्मेवारी रहेको हुन्छ । अन्य जोखिमहरू व्यवस्थापन गर्न बैंक भित्र विभिन्न कर्मचारीहरूलाई जिम्मेवारी दिएको छ ।

## आन्तरिक नियन्त्रण

लाभदायक व्यवसायका अवसरहरूको फाइदा लिन, बैंकलाई सम्भावित क्षतिबाट जोगाउन, प्रचलित कानून र नियमहरू संग अनुपालन सुनिश्चित गर्न तथा वाह्य घटनाहरू प्रति प्रतिलोभ बढाउन व्यवस्थापन गर्नु पर्ने जोखिमहरूलाई व्यवस्थापन गर्न यस बैंकमा संचालक समिति र व्यवस्थापन सदैव तत्पर रहेको छ । यी कार्यहरूलाई पूर्ण गर्न बैंकले जोखिम पहिचान, जोखिम मूल्यांकन र जोखिम घटाउन उपयुक्त नीति र प्रक्रियाहरू स्थापना गरेको छ । आन्तरिक नियन्त्रणको प्रभावकारीतालाई सुनिश्चित गर्न संचालक समिति, जोखिम व्यवस्थापन समिति, व्यवस्थापन र आन्तरिक देखा परिक्षण विभागले नियमित रूपमा समिक्षा गरेको छ ।

वार्षिक योजनाका आधारमा आर्थिक लेखा परिक्षण विभागले आन्तरिक नियन्त्रणको प्रभावकारिता तथा नीति र प्रक्रियाहरू अनुपालनलाई निगरानी राख्ने गर्दछ । जोखिममा आधारित मूल्यांकन विधि (Risk based assessment methodology) ले निर्धारण गरेको आधिक जोखिम रहेको क्षेत्रमा आन्तरिक लेखा परिक्षणको ध्यान केन्द्रित रहने गर्दछ । आन्तरिक लेखा परिक्षणको प्रतिवेदनहरू आवधिक रूपमा लेखा परिक्षण समितिमा पेश गर्ने गरिन्छ । तत्काल सुधारात्मक प्रक्रियाहरू सुरु गर्नका लागि आन्तरिक लेखा परिक्षण प्रतिवेदनमा रहेको निस्कर्षहरूलाई प्रमुख कार्यकारी अधिकृत, विभाग प्रमुखहरू तथा शाखा प्रमुखहरू समक्ष पेश गर्ने गरिन्छ ।

# अतिरिक्त लेखा टिप्पणी

## २८. वित्तीय उपकरणको वर्गीकरण र फेयर भ्यालुको पदानुक्रम

फेयर भ्यालु निर्धारण गर्न प्रयोग गरिने महत्वपूर्ण आगतहरूको निरीक्षण गर्न सकिने आधारमा व्यवस्था राखिएको सम्पत्ति दायित्वलाई तीन स्तरमा वर्गीकरण गरिएको छ । महत्वपूर्ण मूल्याङ्कन आगतहरूको परिवर्तनले रिपोर्टिङ अवधिमा फेयर भ्यालु पदानुक्रम भित्रै एक स्तरबाट अर्को स्तरमा स्थानान्तरण हुन सक्दछ । मुख्य बजार (Principle Market) वा मूल्य निर्धारण विधिमा आगतहरूको अवलोकनको स्तरमा महत्वपूर्ण परिवर्तन भएमा बैकले फेयर भ्यालु पदानुक्रममा भित्र एक स्थरबाट अर्को स्तरमा स्थानान्तरण रिपोर्टिङ अवधिको अन्तिममा गर्दछ ।

स्तर-१ फेयर भ्यालु मापन भन्नाले समान सम्पत्ति वा दायित्वको सक्रिय बजारमा भएको असमायोजित उद्धृत मूल्य (Unadjusted) ।

स्तर-२ मूल्य निर्धारण भन्नाले उस्तै प्रकारको साधनको मूल्य सक्रिय बजारमा वा उस्तै प्रकारको साधनको उद्धृत मूल्य निष्कृत बजारमा र अवलोकनीय महत्वपूर्ण आगतहरूको प्रयोग गरी मूल्याङ्कन गरिएको विधि ।

स्तर-३ त्यस्तो पोर्टफोलियो जसको मूल्य मूल्याङ्कनमा कम्तिमा एउटा आगतको उल्लेखनीय भुमिका रहन्छ र यस्तो आगत अवलोचनीय बजार तथाङ्कबाट प्राप्त गर्न सकिदैन ।

वित्तीय उपकरणहरूलाई निरन्तर रूपमा फेयर भ्यालु वा परिशोधित लागतमा मापन गरिन्छ । महत्वपूर्ण लेखा नीतिका सारांशको मापन फेयर भ्यालु नाफा/नोक्सान सहित अन्य आम्दानी र खर्च जनाउने विधि उल्लेख गरिएको छ । NAS ३९ बमोजिमको वर्गीकरण र वासलातको शीर्षक अनुसार वित्तीय उपकरणहरू निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

Particulars	फेयर भ्यालुको पदानुक्रम स्तर	२०७६ साल आषाढ मसान्तमा		२०७५ साल आषाढ मसान्तमा	
		Carrying Amount	फेयर भ्यालु	Carrying Amount	फेयर भ्यालु
<b>FVTPL</b>					
अन्य व्यापारिक सम्पत्ति	३	३४०,३९०,०००	३४०,३९०,०००	३२१,७२०,०००	३२१,७२०,०००
व्युत्पन्न वित्तीय साधन	१	८,५९५,४८२,२८२	८,५९५,४८२,२८२	७,५०६,७५१,४८५	७,५०६,७५१,४८५
<b>कुल</b>		<b>८,९३५,८७२,२८२</b>	<b>८,९३५,८७२,२८२</b>	<b>७,८२८,४७१,४८५</b>	<b>७,८२८,४७१,४८५</b>
<b>FVTOCI</b>					
सुचिकृत शेयर	१	५९३,३६६,५३९	५९३,३६६,५३९	५३९,०८६,८२७	५३९,०८६,८२७
सुचिकृत नगरिएका शेयर	३	३१,९९५,९००	३१,९९५,९००	१४,३९२,०००	१४,३९२,०००
<b>कुल</b>		<b>६२५,३६२,४३९</b>	<b>६२५,३६२,४३९</b>	<b>५५३,४७८,८२७</b>	<b>५५३,४७८,८२७</b>
<b>जम्मा</b>		<b>९,५६१,२३४,७२१</b>	<b>९,५६१,२३४,७२१</b>	<b>८,३८१,९५०,३१२</b>	<b>८,३८१,९५०,३१२</b>
परिशोधित मूल्य					
नगद तथा नगद समान	३	८,०९६,३५४,५०३	८,०९६,३५४,५०३	५,१८०,४०४,१०५	५,१८०,४०४,१०५
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	३	१०,८२९,१८१,५८४	१०,८२९,१८१,५८४	७,२६०,९९४,५६०	७,२६०,९९४,५६०
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	३	२,१७२,९६७,२३९	२,१७२,९६७,२३९	२,७६,४०७,१७१	२,७६,४०७,१७१
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी	३	३,३१७,९६१,९८७	३,३१७,९६१,९८७	२,४९७,५६७,७६९	२,४९७,५६७,७६९
ग्राहकलाई कर्जा तथा सापटी	३	८८,४८५,०३१,३९४	८८,४८५,०३१,३९४	७२,७११,७७१,७६६	७२,७११,७७१,७६६
धितोपत्रमा लगानी (शेयर बाहेक)	३	९,६९०,९८८,५७६	९,६९०,९८८,५७६	८,८९४,९६७,८९८	८,८९४,९६७,८९८
<b>कुल</b>		<b>१२२,५९२,४८५,२८२</b>	<b>१२२,५९२,४८५,२८२</b>	<b>९६,८२१,३१३,२६९</b>	<b>९६,८२१,३१३,२६९</b>
<b>जम्मा वित्तीय सम्पत्ति</b>		<b>१३२,१५३,७२०,००४</b>	<b>१३२,१५३,७२०,००४</b>	<b>१०५,२०३,२६३,५८१</b>	<b>१०५,२०३,२६३,५८१</b>
<b>FVTPL/FVTOCI</b>					
कर्मचारीको परिभाषित लाभ दायित्व	३	५९,४४५,२५०	५९,४४५,२५०	६०,८६४,६४१	६०,८६४,६४१
<b>कुल</b>		<b>५९,४४५,२५०</b>	<b>५९,४४५,२५०</b>	<b>६०,८६४,६४१</b>	<b>६०,८६४,६४१</b>
परिशोधित मूल्य					
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	३	६२४,३६४,९९६	६२४,३६४,९९६	१,०३६,२६८,९५१	१,०३६,२६८,९५१
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	३	३,२०३,५२३,०७२	३,२०३,५२३,०७२	६६०,०७१,६४१	६६०,०७१,६४१
ग्राहकबाट निक्षेप दायित्व	३	९७,८९२,३०१,९६७	९७,८९२,३०१,९६७	८३,९७०,८६७,२१९	८३,९७०,८६७,२१९
सापटी	३	३,४६८,०६०,०००	३,४६८,०६०,०००	-	-
अन्य दायित्व	३	१,८४६,९३७,४३८	१,८४६,९३७,४३८	१,१४०,२२५,२२१	१,१४०,२२५,२२१
जारी गरिएको ऋण पत्र	३	२,२३९,२३६,४१२	२,२३९,२३६,४१२	५१७,५४७,९४५	५१७,५४७,९४५
<b>कुल</b>		<b>१०९,२७४,४२३,८८५</b>	<b>१०९,२७४,४२३,८८५</b>	<b>८७,३२४,९८०,९७७</b>	<b>८७,३२४,९८०,९७७</b>
<b>FVTPL</b>					
व्युत्पन्न वित्तीय साधन	१	८,४५८,३७४,४२९	८,४५८,३७४,४२९	७,४७७,४८३,८९२	७,४७७,४८३,८९२
<b>कुल</b>		<b>८,४५८,३७४,४२९</b>	<b>८,४५८,३७४,४२९</b>	<b>७,४७७,४८३,८९२</b>	<b>७,४७७,४८३,८९२</b>
<b>जम्मा वित्तीय दायित्व</b>		<b>११७,७९२,२४३,५६४</b>	<b>११७,७९२,२४३,५६४</b>	<b>९४,६६३,३२९,५१०</b>	<b>९४,६६३,३२९,५१०</b>



# अतिरिक्त लेखा टिप्पणी

इक्विटी लगानीको फेयर भ्यालुको पदानुक्रम निम्न बमोजिम रहेको छ ।

विवरण	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५		फेयर भ्यालुको पदानुक्रम
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	
सूचीकृत इक्विटीमा भएको लगानी					
यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड	२११,३००	२४६,०००	२११,३००	२५८,६००	स्तर-१
एन एल जी इन्स्योरेन्स कम्पनी लिमिटेड	-	५,४००	-	४३,७१०	स्तर-१
रिडी हाइड्रो पावर लिमिटेड	३,६००	४,४१०	३,६००	५,७८१	स्तर-१
बुटवल पावर लिमिटेड	२०९,००६,६७९	१८७,६८८,८७३	२०९,००६,६७९	१९०,६५०,८०३	स्तर-१
रुरल माइक्रोफाइनास वित्तिय संस्था लिमिटेड	-	४५८,०७३	-	४११,३९०	स्तर-१
लक्ष्मी लघुवित्त संस्थान लिमिटेड	-	२,६४४	-	४,३९२	स्तर-१
मेरो माइक्रोफाइनास वित्तिय संस्था लिमिटेड	३७,०२३,०००	४६,०४६,०००	१४,०००,०००	२०,०२०,०००	स्तर-१
नेपाल टेलिकम लिमिटेड	३४,६९८,४७२	३४,३८२,५०२	-	-	
<b>कुल</b>	<b>२८०,९४३,०५१</b>	<b>२६८,८३३,९०२</b>	<b>२२३,२२१,५७९</b>	<b>२११,३९४,६७६</b>	
सूचीकृत म्युचुअल फण्ड भएको लगानी					
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १	१०५,०००,०००	११३,६१०,०००	१०५,०००,०००	१२१,२७५,०००	स्तर-१
एनएमबि हाईब्रिड फण्ड १	१४०,०००,०००	१४०,४२०,०००	१४०,०००,०००	१३५,६६०,०००	स्तर-१
लक्ष्मी इक्विटी फण्ड	४०,९४७,१००	३१,२४२,६३७	४०,९४७,१००	३३,१६७,१५१	स्तर-१
एनआईसी एशिया ग्रोथ फण्ड	१०,०००,०००	१०,२८०,०००	१०,०००,०००	९,१९०,०००	स्तर-१
सानिमा इक्विटी फण्ड	२०,०००,०००	१८,८००,०००	२०,०००,०००	१९,१२०,०००	स्तर-१
सिटिजन म्युचुअल फण्ड १	१०,०००,०००	१०,१८०,०००	१०,०००,०००	९,२८०,०००	स्तर-१
<b>कुल</b>	<b>३२५,९४७,१००</b>	<b>३२४,५३२,६३७</b>	<b>३२५,९४७,१००</b>	<b>३२७,६९२,१५१</b>	
<b>सूचीकृतमा जम्मा लगानी</b>	<b>६०६,८९०,१५१</b>	<b>५९३,३६६,५३९</b>	<b>५४९,१६८,६७९</b>	<b>५३९,०८६,८२७</b>	
सूचीकृत नभएको इक्विटीको लगानी					
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड	५,०००	७,६००	५,०००	५,०००	स्तर-३
नेपाल विलियरिङ्ग हाउस लिमिटेड	४,१९८,०००	६,०४५,१००	४,१९८,०००	४,१९८,०००	स्तर-३
कर्जा सूचना केन्द्र लिमिटेड	१८९,०००	१,८९०,०००	१८९,०००	१८९,०००	स्तर-३
सिटिजन्स म्युचुअल फण्ड २	२,०००,०००	२,०००,०००			स्तर-३
नबिल ब्यालेन्स फण्ड २	१०,०००,०००	१०,०००,०००	-	-	स्तर-३
सिईडिबी हाईड्रो फण्ड लिमिटेड	१०,०००,०००	११,९८९,२००	१०,०००,०००	१०,०००,०००	स्तर-३
<b>कुल</b>	<b>२६,३९२,०००</b>	<b>३१,९९५,९००</b>	<b>१४,३९२,०००</b>	<b>१४,३९२,०००</b>	
<b>कुल जम्मा</b>	<b>६३३,२८२,१५१</b>	<b>६२५,३६२,४३९</b>	<b>५६३,५६०,६७९</b>	<b>५५३,४७८,८२७</b>	

# अतिरिक्त लेखा टिप्पणी

## २९. पूँजी पर्याप्तता

२०७६ साल आषाढ ३१ गतेको पूँजीकोष तालिका तल देखाइएको छ ।

### पूँजीकोष तालिका

२०७६ साल आषाढ ३१ गते (जुलाई १६, २०१९)

रकम रु. हजारमा

१.१) जोखिम भारित सम्पत्ति	यस वर्ष	गत वर्ष
क. कर्जा जोखिम	११२,६३२,०९२	९५,७०९,५९७
ख. सञ्चालन जोखिम	५,११७,६३०	४,१५९,७२०
ग. बजार जोखिम	२,१४४,६६०	१,९९४,२९०
<b>जोखिम भारित सम्पत्ति</b>	<b>११९,८९४,५८२</b>	<b>१०१,८६३,६०७</b>
Pillar II अन्तरगतको समायोजन		
जोड: ६.४ (क) (१०) अनुसार पर्याप्त सूचना प्रवाह नगरे बापत जोखिम भारित सम्पत्तिको ३ प्रतिशत	१,२३८,९४७	१,०२६,६८३
जोड: अप्रर्याप्त तरल सम्पत्ति बापत कूल निक्षेपको २ प्रतिशत	२,३९७,८९२	२,०३७,२७२
जोड: नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप जोखिम भारित सम्पत्तिको २ प्रतिशत	-	२,०३७,२७२
<b>कुल जोखिम भारित सम्पत्ति (pillar II अन्तरगतको समायोजन पछि)</b>	<b>१२३,५३१,४२१</b>	<b>१०६,९६४,८३४</b>

# अतिरिक्त लेखा टिप्पणी



(रकम रु. हजारमा)

१.२) पूँजी	यस वर्ष	गत वर्ष
<b>प्राथमिक पूँजी (तह १)</b>	<b>१६,१६६,५१२</b>	<b>१५,८१०,५१०</b>
क. चुक्ता पूँजी	९,६१८,१६३	७,६०३,२९१
ख. इरिडिमेवल नन् क्युम्युलेटिभ प्रिफरेन्स शेयर	-	-
ग. शेयर प्रिमियम	२,५१२,७९९	२,९२०,८७३
घ. प्रस्तावित बोनस शेयर	-	१,१४०,४९४
ङ. साधारण जगेडा कोष	२,१२३,३०७	१,६७१,८५१
च. सञ्चित नाफा/(नोक्सान) गत आ.व. सम्मको	१,७८०,३२७	२,३३९,१८२
छ. चालू आ.व. को नाफा/(नोक्सान)	-	-
ज. पूँजी फिर्ता समायोजन कोष	-	-
झ. पूँजी समायोजन कोष	५७,३२६	५७,३२६
ञ. लाभांश समिकरण कोष	-	-
ट. घटाउने: स्थगन कर सम्पति	-	-
ठ. अन्य स्वतन्त्र कोषहरू (स्थगन कर कोष)	-	-
ड. ऋणपत्र भूक्तानी कोष	४००,०००	३०९,५४७
घटाउने	-	-
क. ख्याति (Goodwill) वापतको रकम	(११५,४०९)	(२२,०५४)
ख. अदृश्य सम्पति	-	-
ख. अपलेखन नगरिएका विविध सम्पति	-	-
ग. इजाजत प्राप्त संस्थामा गरिएको शेयर लगानी	(२१०,०००)	(२१०,०००)
घ. वित्तीय स्वार्थ रहेको कम्पनीमा रहेको लगानी	-	-
ङ. सीमाभन्दा बढी लगानी	-	-
च. प्रत्याभूति (Underwriting) अन्तर्गत गरिएको लगानी	-	-
छ. पारिस्परिक क्रस होल्डिङ्ग	-	-
ज. उपयोग नभएका तथा सिमा नाधेका जग्गा तथा भवन खरिद	-	-
झ. अन्य	-	-
Pillar II अन्तरगतको समायोजन	-	-
घटाउने: ६.४ (क) (१) अनुसार अपर्याप्त व्यवस्था	-	-
घटाउने: ६.४ (क) (२) अन्तरगत सम्बन्धित पक्षलाई तथा निषेधित क्षेत्रमा प्रवाहित कर्जा । सुविधा	-	-
<b>पुरक पूँजी (तह २)</b>	<b>२,८९४,८६३</b>	<b>१,०४०,७४४</b>
क. क्युम्युलेटिभ र रिडिमेवल प्रिफरेन्स शेयर	-	-
ख. सुरक्षण नराखिएको सहायक आवधिक ऋण	१,७८४,५०५	२००,०००
ग. हाइब्रिड पूँजी उपकरणहरू	-	-
घ. असल कर्जा नोक्सानी व्यवस्था	१,०११,९८२	७७४,३७०
ङ. सटही समीकरण कोष	७८,३७७	५६,३७४
च. लगानी समायोजन कोष	१०,०००	१०,०००
छ. सम्पति पुनर्मूल्याङ्कन कोष	-	-
ज. अन्य कोष	१०,०००	-
<b>कुल पूँजीकोष (तह १ तह २)</b>	<b>१९,०६१,३७५</b>	<b>१६,८५१,२५४</b>
<b>१.३) पूँजीकोष अनुपात</b>	<b>यस वर्ष</b>	<b>गत वर्ष</b>
प्राथमिक पूँजी (Tier I)/कुल जोखिम भारत सम्पति	१३.०९	१४.७८
पूँजीकोष (Tier I tyf Tier II)/कुल जोखिम भारत सम्पति	१५.४३	१५.७५

# अतिरिक्त लेखा टिप्पणी

## कर्जा जोखिम

२०७६ साल आषाढ ३१ गते (जुलाई १६, २०१९)

(रकम रु. हजारमा)

विवरण	२०७६ आषाढ मसान्त						गत आ.ब.	
	किताबी मूल्य	विशेष व्यवस्था	गणना गर्न सकिने CRM	खुद रकम	जोखिम भारत प्रतिशत	जोखिम भारत रकम	खुद रकम	जोखिम भारत रकम
	(क)	(ख)	(ग)	(घ=क-ख-ग)	(ङ)	(च=घXङ)		
वासलातभित्रको कारोबार								
नगद मौज्जात	२,४५२,१३२	-	-	२,४५२,१३२	०%	-	२,४०९,७१८	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	८,२५२,५३६	-	-	८,२५२,५३६	०%	-	५,१३६,३५४	-
सुन	-	-	-	-	०%	-	-	-
नेपाल सरकारको ऋणपत्रमा गरिएको लगानी	९,२८६,६०१	-	-	९,२८६,६०१	०%	-	१०,३३४,६२८	-
नेपाल सरकार उपरको सम्पूर्ण दावी	३,६६२,५०२	-	-	३,६६२,५०२	०%	-	९१०,५८८	-
नेपाल राष्ट्र बैंकको ऋणपत्रमा गरिएको लगानी	-	-	-	-	०%	-	-	-
नेपाल राष्ट्र बैंक उपरको सम्पूर्ण दावी	-	-	-	-	०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA rating 0-1)	-	-	-	-	०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA rating -2)	-	-	-	-	२०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA rating -3)	-	-	-	-	५०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA rating 4-6)	-	-	-	-	१००%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA rating -7)	-	-	-	-	१५०%	-	-	-
BIS, IMF, ECB, EC र बहुपक्षीय विकास बैंकहरू उपरको दावी	-	-	-	-	०%	-	-	-
अन्य बहुपक्षीय विकास बैंकहरू उपरको दावी	-	-	-	-	१००%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA rating 0-1)	-	-	-	-	२०%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA rating -2)	-	-	-	-	५०%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA rating 3-6)	-	-	-	-	१००%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA rating -7)	-	-	-	-	१५०%	-	-	-
तोकिएको पूँजीकोष कायम गर्ने स्वदेशी बैंक उपरको दावी	३,४०३,९६५	-	-	३,४०३,९६५	२०%	६८०,७९३	१,०२३,९२०	२०४,७८४
तोकिएको पूँजीकोष कायम नगर्ने स्वदेशी बैंक उपरको दावी	२,७४७	-	-	२,७४७	१००%	२,७४७	-	-
विदेशी बैंक उपरको दावी (ECA rating 0-1)	२,३३५,१०४	-	-	२,३३५,१०४	२०%	४६७,०२१	१,४१४,०७५	२८२,८१५
विदेशी बैंक उपरको दावी (ECA rating -2)	१,१८०,९०५	-	-	१,१८०,९०५	५०%	५९०,४५३	१८२,३५०	९१,१७५
विदेशी बैंक उपरको दावी (ECA rating 3-6)	१,४१७,५४६	-	-	१,४१७,५४६	१००%	१,४१७,५४६	-	-
विदेशी बैंक उपरको दावी (ECA rating -7)	-	-	-	-	१५०%	-	-	-
तोकिएको पूँजीकोषमा १ प्रतिशत भन्दा बढीले पूँजीकोष कायम गर्ने SAARC क्षेत्रभित्र स्थापना भएका विदेशी बैंक उपरको दावी	१४३,७०७	-	-	१४३,७०७	२०%	२८,७४१	९१५,६१४	१८३,१२३



# अतिरिक्त लेखा टिप्पणी

रकम रु. हजारमा

विवरण	२०७६ आषाढ मसान्त						गत आ.ब.	
	किताबी मूल्य	विशेष व्यवस्था	गणना गर्न सकिने CRM	खुद रकम	जोखिम भारत प्रतिशत	जोखिम भारत रकम	खुद रकम	जोखिम भारत रकम
	(क)	(ख)	(ग)	(घ=क-ख-ग)	(ङ)	(च=घXङ)		
स्वदेशी संघ संस्थाहरू उपरको दावी	६५,६७५,७३०	-	-	६५,६७५,७३०	१००%	६५,६७५,७३०	५४,१९९,०७६	५४,१९९,०७६
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA rating 0-1)	-	-	-	-	२०%	-	-	-
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA rating -2)	-	-	-	-	५०%	-	०	०
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA rating 3-6)	-	-	-	-	१००%	-	-	-
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA rating -7)	-	-	-	-	१५०%	-	-	-
उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio) (भाखा ननाघेको)	९,४१३,१२८	-	-	९,४१३,१२८	७५%	७,०५९,८४६	७,१०२,९८६	५,३२७,२४०
ग्रानुलरिटी सीमा बाहेक अन्य शर्त पालना गरेको उपभोग्य तथा साना कर्जा	-	-	-	-	१००%	-	८६,०२६	८६,०२६
आवासिय घरजग्गाबाट सुरक्षित दावी	१०,३८९,५२४	-	-	१०,३८९,५२४	६०%	६,२३३,७१४	९,१४०,९०४	५,४८४,५४२
आवासिय घरजग्गाबाट पूर्ण सुरक्षित नभएको दावी	-	-	-	-	१५०%	-	-	-
आवासिय घरजग्गाबाट सुरक्षित दावी (भाखा नाघेको)	११८,८५८	३५,७६२	-	८३,०९६	१००%	८३,०९६	४९,०५८	४९,०५८
व्यापारिक घरजग्गाबाट सुरक्षित दावी	३७६,३६३	-	-	३७६,३६३	१००%	३७६,३६३	३५०,०५३	३५०,०५३
भुक्तानी अवाधि समाप्त भईसकेको दावी (आवासिय घरजग्गा सुरक्षित बाहेक)	८८०,१९७	३५७,३८९	-	५२२,८०८	१५०%	७८४,२१२	५४३,४८३	८१५,२२४
उच्च जोखिमयुक्त दावी	४,६५५,५५१	-	३८६,९५५	४,२६८,५९७	१५०%	६,४०२,८९५	३,१३५,८६६	४,७०३,७९९
धितो पत्र (bonds & shares) बापत कर्जा लगानी	२९४,६०५	-	-	२९४,६०५	१००%	२९४,६०५	-	-
स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	६५९,५२२	७,९२०	-	६५१,६०३	१००%	६५१,६०३	५६४,८३५	५६४,८३५
स्टक एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	४,३९२	-	-	४,३९२	१५०%	६,५८८	४,३८७	६,५८९
आवासिय घरजग्गाबाट सुरक्षित कर्मचारी कर्जा	४४२,२५७	-	-	४४२,२५७	६०%	२६५,३५४	७७१,०४२	४६२,६२५
असूल गर्न बाँकी व्याज । नेपाल सरकारको ऋणपत्रमा दावी	९२,६४५	-	-	९२,६४५	०%	-	१०३,८२४	-
मार्गस्थ नगद तथा भुक्तानी प्राप्त हुने क्रममा रहेको अन्य नगद सम्पत्ति	-	-	-	-	२०%	-	-	-
अन्य सम्पत्ति	३,३३५,५२५	-	-	३,३३५,५२५	१००%	३,३३५,५२५	६,२५५,४०४	६,२५५,४०४
जम्मा	१२८,४७६,०४०	४०१,०७०	३८६,९५५	१२७,६८८,०१६		९४,३५६,८३९	१०४,६३४,१८९	७९,०६६,३५९

# अतिरिक्त लेखा टिप्पणी

## कर्जा जोखिम क्रमशः

(रकम रु. हजारमा)

विवरण	२०७६ आषाढ मसान्त						गत आ.ब.	
	किताबी मूल्य	विशेष व्यवस्था	गणना गर्न सकिने CRM	खुद रकम	जोखिम भारत प्रतिशत	जोखिम भारत रकम	खुद रकम	जोखिम भारत रकम
	(क)	(ख)	(ग)	(घ=क-ख-ग)	(ङ)	(च=घXङ)		
वासलात बाहिरका कारोवार								
जुनसुकै बेला फिर्ता लिन सकिने प्रतिबद्धता	-	-	-	-	०%	-	-	-
बिल कलेक्सन	५,२०५,२३६	-	-	५,२०५,२३६	०%	-	६,५९३,७२३	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-	१००%	-	-	-
६ महिनाभन्दा कम अवधिको प्रतित-पत्र स्वदेशी कारोवार पक्ष	३,८३६,११५	-	४०२,६५९	३,४३३,४५६	२०%	६८६,६९१	३,९६१,७४७	७९२,३४९
विदेशी कारोवार पक्ष (Counter Party) (ECA 0-1)	-	-	-	-	२०%	-	-	-
विदेशी कारोवार पक्ष ९Counter Party) (ECA -2)	-	-	-	-	५०%	-	-	-
विदेशी कारोवार पक्ष (Counter Party) (ECA 3-6)	-	-	-	-	१००%	-	-	-
विदेशी कारोवार पक्ष (Counter Party) (ECA -7)	-	-	-	-	१५०%	-	-	-
६ महिनाभन्दा बढी अवधिको प्रतित-पत्र स्वदेशी कारोवार पक्ष	१५,२६७,४२६	-	४,००२,३०५	११,२६५,१२१	५०%	५,६३२,५६१	११,४६९,९९२	५,७३४,९९६
विदेशी कारोवार पक्ष (Counter Party) (ECA 0-1)	-	-	-	-	२०%	-	-	-
विदेशी कारोवार पक्ष (Counter Party) (ECA -2)	-	-	-	-	५०%	-	-	-
विदेशी कारोवार पक्ष (Counter Party) (ECA 3-6)	-	-	-	-	१००%	-	-	-
विदेशी कारोवार पक्ष (Counter Party) (ECA -7)	-	-	-	-	१५०%	-	-	-
बिड वण्ड, परफरमेन्स वण्ड, काउण्टर ग्योरेण्टी स्वदेशी कारोवार पक्ष	५,०८६,०४३	-	२९५,६६४	४,७९०,३७८	५०%	२,३९५,१८९	४,०४८,३४९	२,०२४,१७४
विदेशी कारोवार पक्ष (Counter Party) (ECA 0-1)	१,५५९,२५१	-	१,२४७,४००	३११,८५०	२०%	६२,३७०	३६२,७९२	७२,५५८
विदेशी कारोवार पक्ष (Counter Party) (ECA -2)	८,४५३,३६९	-	४,२२६,६८४	४,२२६,६८४	५०%	२,११३,३४२	३,२९९,४८०	१,६४९,७४०
विदेशी कारोवार पक्ष (Counter Party) (ECA 3-6)	-	-	-	-	१००%	-	-	-
विदेशी कारोवार पक्ष (Counter Party) (ECA -7)	-	-	-	-	१५०%	-	-	-
प्रत्याभूति (Underwriting) सम्बन्धित प्रतिबद्धता	-	-	-	-	५०%	-	-	-
बैंकबाट सुरक्षणको रूपमा प्रदान गरिएका जमानतहरू (Lending of Bank's Securities or Posing)	-	-	-	-	१००%	-	-	-
पुन खरीद सम्झौता अन्तर्गतको कर्जा	-	-	-	-	१००%	-	-	-
अग्रिम भुक्तानी जमानत	२,१५२,०३१	-	२४२,९३१	१,९०९,१००	१००%	१,९०९,१००	२,१००,४६२	२,१००,४६२
वित्तीय जमानत	१,६००	-	३३८	१,२६३	१००%	१,२६३	१,३१८	१,३१८
स्वीकार तथा दरपिट (Acceptance and Endorsements)	१,१७२,०२२	-	४०४	१,१७१,६१८	१००%	१,१७१,६१८	१,७२८,७७१	१,७२८,७७१
भुक्तानी नगरिएको भाग तथा आंशिक भुक्तानी गरिएको शेयर तथा सुरक्षण (Unpaid portion of Party Paid Shares and Securities)	-	-	-	-	१००%	-	-	-
अपरिवर्त्य कर्जा प्रतिबद्धता छोटो अवधि	१९,२२८,७२१	-	-	१९,२२८,७२१	२०%	३,८४५,७४४	१०,७३१,९७२	२,१४६,३९४
अपरिवर्त्य कर्जा प्रतिबद्धता लामो अवधि	-	-	-	-	५०%	-	-	-
तोकिएको पूँजीकोषमा १ प्रतिशत भन्दा बढीले पूँजीकोष कायम गर्ने SAARC क्षेत्रभित्र स्थापना भएका विदेशी बैंक उपरको दावी	१,४११,४३४	-	-	१,४११,४३४	२०%	२८२,२८७	१,२३१,८७५	२४६,३७५
अन्य सम्भावित दायित्वहरू	१७५,०९६	-	-	१७५,०९६	१००%	१७५,०९६	१४६,१००	१४६,१००
दावी नपरेका जमानतहरू	-	-	-	-	२००%	-	-	-
<b>जम्मा</b>	<b>६३,५४८,३४४</b>	<b>-</b>	<b>१०,४१८,३८६</b>	<b>५३,१२९,९५८</b>		<b>१८,२७५,२६१</b>	<b>४५,६७६,५८१</b>	<b>१६,६४३,२३८</b>
<b>कूल कर्जा जोखिम (क+ख)</b>	<b>१९२,०२४,३८५</b>	<b>४०१,०७०</b>	<b>१०,८०५,३४१</b>	<b>१८०,८१७,९७३</b>		<b>११२,६३२,०९२</b>	<b>१५०,३१०,७७०</b>	<b>९५,७०९,५९७</b>
Pillar II अन्तरगतको समायोजन								
जोडः ६.४ (क) (३) अन्तर्गत प्रति ग्राहक कर्जा तथा सुविधा सीमाभन्दा बढी प्रवाहित कर्जा तथा सुविधाको १० प्रतिशत								
जोडः ६.४ (क) (४) अन्तर्गत पुन स्वीकार हुनेगरी विक्री गरिएको कर्जाहरूको १ प्रतिशत								
कूल कर्जा जोखिम (pillar II अन्तरगतको समायोजन पछि)								



# अतिरिक्त लेखा टिप्पणी

कर्जा जोखिम न्यूनिकरणको लागि योग्य रकम  
२०७६ साल आषाढ ३१ गते (जुलाई १६, २०१९)

(रकम रु. हजारमा)

कर्जा रकम	आफ्नो बैकमा रहेको निक्षेप	अन्य बैकमा रहेको निक्षेप	सुन	नेपाल सरकार र नेपाल राष्ट्र बैकको सुरक्षण	नेपाल सरकारको जमानत	अन्य देशको सरकारको जमानत	स्वदेशी बैकको जमानत	विदेशी बहुपक्षीय विकास बैकहरूको जमानत	विदेशी बैकको जमानत तथा सुरक्षण	जम्मा
	(क)	(ख)	(ग)	(घ)	(ङ)	(च)	(छ)	(ज)	(झ)	
<b>वासलातभित्रको कारोबार</b>										
नगद मौज्दात	-	-	-	-	-	-	-	-	-	-
नेपाल राष्ट्र बैकमा रहेको मौज्दात	-	-	-	-	-	-	-	-	-	-
सुन	-	-	-	-	-	-	-	-	-	-
नेपाल सरकारको ऋणपत्रमा गरिएको लगानी	-	-	-	-	-	-	-	-	-	-
नेपाल सरकार उपरको सम्पूर्ण दावी	-	-	-	-	-	-	-	-	-	-
नेपाल राष्ट्र बैकको ऋणपत्रमा गरिएको लगानी	-	-	-	-	-	-	-	-	-	-
नेपाल राष्ट्र बैक उपरको सम्पूर्ण दावी	-	-	-	-	-	-	-	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैक उपरको दावी (ECA rating -1)	-	-	-	-	-	-	-	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैक उपरको दावी (ECA rating -2)	-	-	-	-	-	-	-	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैक उपरको दावी (ECA rating -3)	-	-	-	-	-	-	-	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैक उपरको दावी (ECA rating -4-6)	-	-	-	-	-	-	-	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैक उपरको दावी (ECA rating -7)	-	-	-	-	-	-	-	-	-	-
BIS, IMF, ECB, EC र बहुपक्षीय विकास बैकहरू उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
अन्य बहुपक्षीय विकास बैकहरू उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA rating 0-1)	-	-	-	-	-	-	-	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA rating -2)	-	-	-	-	-	-	-	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA rating 3-6)	-	-	-	-	-	-	-	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA rating -7)	-	-	-	-	-	-	-	-	-	-
तोकिएको पूँजीकोष कायम गर्ने स्वदेशी बैक उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
तोकिएको पूँजीकोष कायम नगर्ने स्वदेशी बैक उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
विदेशी बैक उपरको दावी (ECA rating 0-1)	-	-	-	-	-	-	-	-	-	-
विदेशी बैक उपरको दावी (ECA rating -2)	-	-	-	-	-	-	-	-	-	-
विदेशी बैक उपरको दावी (ECA rating 3-6)	-	-	-	-	-	-	-	-	-	-
विदेशी बैक उपरको दावी (ECA rating -7)	-	-	-	-	-	-	-	-	-	-
तोकिएको पूँजीकोषमा १ प्रतिशतभन्दा बढीले पूँजीकोष कायम गर्ने SAARC क्षेत्रभित्र स्थापना भएका विदेशी बैक उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
स्वदेशी संघ संस्थाहरू उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA rating 0-1)	-	-	-	-	-	-	-	-	-	-
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA rating -2)	-	-	-	-	-	-	-	-	-	-
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA rating 3-6)	-	-	-	-	-	-	-	-	-	-
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA rating -7)	-	-	-	-	-	-	-	-	-	-
उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio) (भाखा ननाघेको)	-	-	-	-	-	-	-	-	-	-
ग्रानुलारिटी सीमा बाहेक अन्य शर्त पालना गरेको उपभोग्य तथा साना कर्जा	-	-	-	-	-	-	-	-	-	-
आवासिय घरजग्गाबाट सुरक्षित दावी	-	-	-	-	-	-	-	-	-	-
आवासिय घरजग्गाबाट पूर्ण सुरक्षित नभएको दावी	-	-	-	-	-	-	-	-	-	-
आवासिय घरजग्गाबाट सुरक्षित दावी (भाखा नाघेको)	-	-	-	-	-	-	-	-	-	-
व्यापारिक घरजग्गाबाट सुरक्षित दावी	-	-	-	-	-	-	-	-	-	-
भुक्तानी अर्वाधि समाप्त भईसकेको दावी (आवासीय घरजग्गा सुरक्षित बाहेक)	-	-	-	-	-	-	-	-	-	-
उच्च जोखिमयुक्त दावी	३८२,४६६	-	-	४,४८९	-	-	-	-	-	३८६,९५५
स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	-	-	-	-	-	-	-	-	-	-
स्टक एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	-	-	-	-	-	-	-	-	-	-
अन्य सम्पत्ति	-	-	-	-	-	-	-	-	-	-
<b>जम्मा</b>	<b>३८२,४६६</b>	<b>-</b>	<b>-</b>	<b>४,४८९</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>३८६,९५५</b>

# अतिरिक्त लेखा टिप्पणी

कर्जा जोखिम न्यूनिकरणको लागि योग्य रकम क्रमशः

(रकम रु. हजारमा)

विवरण	आफ्नो बैकमा रहेको निक्षेप	अन्य बैकमा रहेको निक्षेप	सुन	नेपाल सरकार र नेपाल राष्ट्र बैकको सुरक्षण	नेपाल सरकारको जमानत	अन्य देशको सरकारको जमानत	स्वदेशी बैकको जमानत	विदेशी बहुपक्षीय विकास बैकहरूको जमानत	विदेशी बैकको जमानत तथा सुरक्षण	जम्मा
वासलात बाहिरका कारोवार										
जुनसुकै बेला फिर्ता लिन सकिने प्रतिबद्धता										
६ महिनाभन्दा कम अवधिको प्रतित-पत्र स्वदेशी कारोवार पक्ष	१८३,५३८							२१९,१२१		४०२,६५९
विदेशी कारोवार पक्ष (Counter party) (ECA 0-1)										
विदेशी कारोवार पक्ष (Counter party) (ECA-2)										
विदेशी कारोवार पक्ष (Counter party) (ECA 3-6)										
विदेशी कारोवार पक्ष (Counter party) (ECA-7)										
६ महिनाभन्दा बढी अवधिको प्रतित-पत्र स्वदेशी कारोवार पक्ष	८१८,४२१							३,१८३,८८४		४,००२,३०५
विदेशी कारोवार पक्ष (Counter party) (ECA 0-1)										
विदेशी कारोवार पक्ष (Counter party) (ECA-2)										
विदेशी कारोवार पक्ष (Counter party) (ECA 3-6)										
विदेशी कारोवार पक्ष (Counter party) (ECA-7)										
बिड बण्ड, परफरमेन्स बण्ड, काउण्टर ग्यारेण्टी स्वदेशी कारोवार पक्ष	२९५,६६४									२९५,६६४
विदेशी कारोवार पक्ष (Counter party) (ECA 0-1)									१,२४७,४००	१,२४७,४००
विदेशी कारोवार पक्ष (Counter party) (ECA-2)									४,२२६,६८४	४,२२६,६८४
विदेशी कारोवार पक्ष (Counter party) (ECA 3-6)										
विदेशी कारोवार पक्ष (Counter party) (ECA-7)										
प्रत्याभूति (Underwriting) सम्बन्धित प्रतिबद्धता										
बैंकबाट सुरक्षणको रूपमा प्रदान गरिएका जमानतहरू										
पुन खरीद सम्झौता अन्तर्गतको कर्जा										
अग्रिम भुक्तानी जमानत	२४२,९३१									२४२,९३१
वित्तीय जमानत	३३८									३३८
स्वीकार तथा दरपिठ (Acceptance and Endorsements)	४०४									४०४
भुक्तानी नगरिएको भाग तथा आशिक भुक्तानी गरिएको शेयर तथा सुरक्षण (Unpaid portion of party paid shares and securities)										
अपरिवर्त्य कर्जा प्रतिबद्धता छोटो अवधि										
अपरिवर्त्य कर्जा प्रतिबद्धता लामो अवधि										
तोकिएको पूँजीकोषमा १ प्रतिशत भन्दा बढीले पूँजीकोष कायम गर्ने SAARC क्षेत्रभित्र स्थापना भएका विदेशी बैक उपरको दावी										
अन्य सम्भावित दायित्वहरू										
जम्मा	१,५४१,२९६							३,४०३,००६	५,४७४,०८५	१०,४१८,३८६
कूल कर्जा जोखिम (क+ख)	१,९२३,७६२			४,४८९				३,४०३,००६	५,४७४,०८५	१०,८०५,३४१



# अतिरिक्त लेखा टिप्पणी

## सञ्चालन जोखिम

२०७६ साल आषाढ ३१ गते (जुलाई १६, २०१९)

(रकम रु. हजारमा)

विवरण	२०७६ आषाढ मसान्तको अधिल्ला वर्षहरू		
	२०७२/७३	२०७३/७४	२०७४/७५
खुद व्याज आम्दानी	२,०१३,२८२	२,६०३,९८०	२,९०४,०१४
कमिशन तथा डिस्काउण्ट आम्दानी	१९७,६१६	६३५,०६९	७९४,२५०
अन्य सञ्चालन खर्च	२१८,१०६	१२१,९७८	१६४,९६२
सटही घटबढ आम्दानी	१६०,२६९	१५४,७९०	२९९,६०६
थप व्याज मुलतबी हिसाब	३,४१२	(३,०७२)	(३३,०१०)
कुल आम्दानी (क)	२,५९२,६८४	३,५१२,७४४	४,१२९,८२२
तोकिएको प्रतिशत (ख)	१५%	१५%	१५%
कुल आम्दानीको तोकिएको प्रतिशतले हुने रकम (ग)=कXख	३८८,९०३	५२६,९१२	६१९,४७३
सञ्चालन जोखिमको लागि आवश्यक पूँजी (घ)=ग को औसत			५११,७६३
जोखिम भार गुणाङ्क (Reciprocal of Capital Requirement) (ङ)			१०
सञ्चालन जोखिमको लागि जोखिम भारित रकम (च)=घXङ			५,११७,६३०
Pillar II अन्तरगतको समायोजन			
६.४ (अ) (८) अनुशार गत तीन वर्षको कुल आम्दानी ऋणात्मक भएमा			
कुल कर्जा तथा लगानी (विशेष व्यवस्थाको समायोजन पछि )			
सञ्चालन जोखिमको लागि आवश्यक पूँजी			
जोखिम भार गुणाङ्क (Reciprocal of Capital Requirement of 10%) (छ)			१०
सञ्चालन जोखिमको लागि जोखिम भारित रकम			
सञ्चालन जोखिमको लागि जोखिम भारित रकम (ज)=च+छ			

# अतिरिक्त लेखा टिप्पणी

## बजार जोखिम

२०७६ साल आषाढ ३१ गते (जुलाई १६, २०१९)

(रकम रू. हजारमा)

क्र.सं.	विवरण	२०७६ आषाढ मसान्त			गत वर्ष विदेशी मुद्राको सान्दर्भिक खुद अवस्था (ने.रू.)
		विदेशी मुद्राको खुद अवस्था (वि.मु)	विदेशी मुद्राको खुद अवस्था (ने.रू.)	विदेशी मुद्राको सान्दर्भिक खुद अवस्था (ने.रू.)	
१	भारतीय रुपैया	(२,६४७,६८९)	(४,२३८,२८९)	४,२३८,२८९	३,९१३,१११
२	अमेरिकी डलर	८५.२	९,३६३	९,३६३	२३,६९३
३	पाउन्ड स्टर्लिङ्ग	(१२.५)	(१,७०८)	१,७०८	१,७४४
४	स्वीस फ्रान्क	(४.२)	(४७०)	४७०	४७
५	युरो	(४९.३)	(६,०८२)	६,०८२	१,४२२
६	जापानी येन	(४२६.७)	(४३४)	४३४	१३,८२७
७	स्वीडिस कोनर	(१.०)	(१२)	१२	०
८	डानिस कोनर	(१०.०)	(१६५)	१६५	१५५
९	हङकङ्ग डलर	(११.२)	(१५७)	१५७	११२
१०	अस्ट्रेलियन डलर	(६२.६)	(४,८५९)	४,८५९	१,१६६
११	सिंगापुर डलर	(७२.९)	(५,९०२)	५,९०२	१,३७९
१२	कोरियन वोन	(३२२.९)	(३०)	३०	१७,६३०
१३	दिराम	(५६.०)	(१,६७५)	१,६७५	२९१
१४	मलेसियन रिगिट	(११८.४)	(३,१६८)	३,१६८	२,९४७
१५	थाई भाट	(२७.०)	(९६)	९६	१९१
१६	कतारी रियाल	(१०७.४)	(३,२५७)	३,२५७	२,१२६
१७	चिनिया युआन	(१६१.०)	(२,५७१)	२,५७१	३,२३५
१८	क्यान्याडियन डलर	(६९.३)	(५,८३३)	५,८३३	३६८
१९	साउदी अरब रियाल	(१८६.६)	(५,४६६)	५,४६६	५,०५६
२०	कुव्याति डिनार	(०.४)	(१६०)	१६०	८१
२१	बहराईनि डिनार	(०.०)	(१४)	१४	२
खुद अवस्था (क)				४,२८९,७१२	३,९८८,५८३
तोकिएको प्रतिशत (ख)				५%	५%
बजार जोखिमका लागि आवश्यक पूँजी (ग)=(कXख)				२१४,४८६	१९९,४२९
जोखिम भार गुणाङ्क (Reciprocal of Capital Requirement) (घ) (१००/१०)				१०	१०
बजार जोखिमका लागि जोखिम भारत रकम (ङ)=(गXघ)				२,१४४,८६०	१,९९४,२९०



## ३०. परिचालनका क्षेत्रहरू (Operating segments)

### (क) सामान्य जानकारी

व्यवस्थापन र रिपोर्टिङको लागि बैकलाई निम्न क्षेत्रमा विभाजन गरिएको छ : खुद्रा (रिटेल), एसएमी र एमएसएमी, कर्पोरेट, लघुवित्त (विपन्न), ट्रेजरी र अन्य । आयकरलाई कुनै संचालन क्षेत्रमा विभाजन गरिदैन र समुहगत आधारमा व्यवस्थापन गरिन्छ । सबै क्षेत्रहरू बिचमा हुने कारोवार Arm Length Price मा गरिन्छ र क्षेत्रहरू बिचको आम्दानी खर्चलाई "अन्यमा" राखी हटाईएको छ । अन्य सपोर्ट लागतहरू (Support Cost) संचालन क्षेत्रलाई हुने फाईदाको अनुमानको आधारमा व्यवस्थापनद्वारा आंकलन गरी ती क्षेत्रहरूमा विभाजन गरिएको छ ।

### (ख) Products र सेवाहरूको विश्लेषण

बैकले प्रदान गर्ने Products/र सेवाहरू सामान्यतया यी वर्गहरूमा विभाजन गर्न सकिन्छ :

#### (i) खुद्रा बैकिङ (Retail banking)

खुद्रा बैकिङलाई उपभोक्ता बैकिङ पनि भनिन्छ । यस अन्तर्गत कम्पनी, निगम वा अन्य बैकहरू नभई सर्व साधारणहरूलाई प्रदान गरिने सेवालाई वर्गीकरण गरिन्छ । बचत खाता, कारोबार खाता, व्यक्तिगत कर्जा, घर कर्जा, डेविट र क्रेडिट कर्जाहरू लाई यसमा समावेश गरिएको छ ।

#### (ii) कर्पोरेट, साना तथा मझौला व्यवसाय । संस्थागत बैकिङ (खुद्रा बाहेक)

यी एकाईहरूले सामान्यतया साना तथा मझौला व्यवसाय देखि ठूला समूहमा रहेका र देशभरि कार्यालय रहेका कम्पनीहरूलाई सेवा प्रदान गर्ने गर्दछन् ।

#### (iii) ट्रेजरी इकाई :

ट्रेजरी इकाईलाई तीन खण्डमा विभाजन गरिएको छ । जस अन्तर्गत अगाडि, बिच र पछाडि पर्दछन् । नेपाल राष्ट्र बैकको बिदेशी बिनिमय नियमहरूको परिधि भित्र रही यस इकाईले आफ्नो कार्य संपादन गर्ने गर्दछ । ट्रेजरी इकाईको मुख्य कार्य भनेको बिनिमय दरलाई अद्यावधिक गर्ने, बिदेशी मुद्राको स्थिती जाँच गर्ने, कोष व्यवस्थापन गर्ने, अन्तरबैक सापटी गर्ने रहेका छन् ।

#### (iv) ब्यापार वित्त (trade Finance) :

प्रतित पत्र, ग्यारेन्टी संग सम्बन्धित कार्यलाई ब्यापार वित्त इकाईले हेर्ने गर्दछ ।

#### (v) अन्य

# अतिरिक्त लेखा टिप्पणी

## (ग) नाफा नोक्सान तथा सम्पत्ति दायित्व सम्बन्धी विवरण

विवरण	खुद्रा (रिटेल्)	एसएमी र एमएसएमी	संस्थागत (कर्पोरेट)	लघुवित्त (विपन्न)	ट्रेजरी	अन्य	जम्मा
क बाह्य ग्राहकबाट आम्दानी	२,२६८,२३०,११२	३,४२९,७५४,५१९	५,१७९,०१७,५७३	४८८,९१६,७४५	१,१७१,६५६,७४५	१५,९८७,११३	१२,५५३,५६२,८०७
ख अन्तर क्षेत्रहरू आम्दानी	२,२६७,७४७,७४१	(१,७०८,२२९,१०६)	(१४३,७६८,८४३)	(२५८,५२७,०४७)	२३५,६८७,४२८	(३९२,९१०,१७४)	-
ग खुद्रा आम्दानी	४,५३५,९७७,८५३	१,७२१,५२५,४१२	५,०३५,२४८,७३१	२३०,३८९,६९९	१,४०७,३४४,१७३	(३७६,९२३,०६१)	१२,५५३,५६२,८०७
घ व्याज आम्दानी	४,२४०,०२१,११७	३,१८६,७५६,४४७	४,७४५,१२९,०९४	४८१,८७३,३७६	९३१,७४४,१६६	-	१३,५८५,४९४,२०१
ङ व्याज खर्च	३,५७३,२८७,३५४	१,७६६,६३२,३७१	३,०८०,५३६,५०७	२७२,६५५,९६१	३०५,४५०,८८७	३९२,९१०,१७४	९,३४९,४७३,२५५
च खुद्रा व्याज आम्दानी	६६६,७३३,७६३	१,४७०,१२४,०७७	१,६६४,५९२,५८७	२०९,२१७,४१६	६२६,२६३,२७९	(३९२,९१०,१७४)	४,२४४,०२०,९४६
छ हास कटौती र परिशोधन	२१,७६३,७१९	३८,६४८,१३१	५५,३५४,०१५	६,०१७,२२४	३८,२४६,६४६	१६,७६३,६२०	१७६,७९३,३५५
ज क्षेत्र नाफा/नोक्सान	५०९,७५१,८४७	९३९,७५३,३२५	१,२४७,३८५,९३३	११८,६७८,५८४	६५७,६२७,५१८	(२२५,१५३,३७४)	३,२४८,००३,८३४
झ अन्य वस्तुगत विवरण	-	-	-	-	-	-	-
कर्जा तथा सापटी	१६,६७६,७५७,७३३	२९,६१४,६७७,००२	४२,४१५,७९६,९७१	४,६१०,७८३,२१३	-	-	९३,३१८,०१४,९२०
निक्षेप दायित्व	५०,९७५,०१९,२०३	१,४३७,७९२,७९३	४५,६६७,१२०,८०४	४३६,८१४,१६४	-	-	९८,५१६,६६६,९६३
ज सम्पत्ति हानीनोक्सानी	६४,७९७,२२४	८६,०६५,००७	५,०२१,०९५	१०,३८९,३०७	-	-	१६६,२७२,६३४
ट क्षेत्रहरू सम्पत्ति	१६,६७६,७५७,७३३	२९,६१४,६७७,००२	४२,४१५,७९६,९७१	४,६१०,७८३,२१३	२९,३०७,०३३,६८५	१२,८४५,३६०,९६८	१३५,४७०,४०९,५७३
ठ क्षेत्रहरू दायित्व	५६,९०५,७०९,८०६	१,६०४,९८३,५४४	५०,९८०,२६३,७६०	४८७,६३५,३२५	६,९६३,६१३,४०१	१८,५२८,२०३,७३७	१३५,४७०,४०९,५७३

## (घ) नाफा नोक्सान तथा सम्पत्ति दायित्वको मापन

### i. Reportable segment बिच हुने कारोबारको लेखाङ्कन आधार

व्यवस्थापनले एक निश्चित अवधिको लागि तोकेको (Fund transfer price) को आधार क्षेत्रलाई व्याज आम्दानी र खर्च विभाजन गर्ने गरिन्छ । आयकरलाई कुनै संचालन क्षेत्रमा विभाजन गरिदैन र समुहगत आधारमा व्यवस्थापन गरिन्छ । सबै क्षेत्रहरू बिचमा हुने कारोवार Arm Length Price मा गरिन्छ र क्षेत्रहरू बिचको आम्दानी खर्चलाई "अन्यमा" राखी हटाईएको छ । अन्य सपोर्ट लागतहरू (Support Cost) संचालन क्षेत्रलाई हुने फाईदाको अनुमानको आधारमा व्यवस्थापनद्वारा आंकलन गरी ती क्षेत्रहरूमा विभाजन गरिएको छ ।

### ii. Reportable segment को नाफा नोक्सान तथा बैंकको नाफा नोक्सान (आयकर अगाडि) मा मापन प्रक्रियाको फरक

✓ नरहेको

### iii. Reportable segment को सम्पत्ति दायित्व तथा बैंकको सम्पत्ति दायित्वमा मापन प्रक्रियाको फरक

✓ नरहेको

### iv. नाफा नोक्सान निर्धारण गर्ने मापन विधिमा अगाडिका अवधिसँग फरक

अगाडिका वर्षमा पनी यी विभाजनहरू बैंकभित्र रहेका व्यवसाय ईकाइका आधारमा साथै प्रदेशका आधारमा पनी गरिन्छ ।

### v. Reportable segment हरूलाई आम्दानी, नाफा नोक्सान र संपत्ति दायित्वको Reconciliation

# अतिरिक्त लेखा टिप्पणी



<b>(क) आय</b>	
विवरण	रकम रु
Reportable segment को कूल आमदानी	१५,०५७,४९३,२०५
अन्य आमदानी	-
Segment भित्रको आमदानी उल्मूलन	२,५०३,९३०,३९९
बैंकको आमदानी	१२,५५३,५६२,८०७
<b>(ख) नाफा नोक्सान विवरण</b>	
विवरण	रकम रु
Reportable segment को कूल नाफा नोक्सान	३,२४८,००३,८३४
अन्य नाफा नोक्सान	-
segment भित्रको नाफा नोक्सान उल्मूलन	-
नछुट्याईएको रकम	-
आयकर अधिको नाफा	३,२४८,००३,८३४
<b>(ग) सम्पत्ति</b>	
विवरण	रकम रु
Reportable segment को कूल सम्पत्ति	१३५,४७०,४०९,५७३
अन्य सम्पत्ति	-
नछुट्याईएको रकम	-
बैंकको सम्पत्ति	१३५,४७०,४०९,५७३
<b>(घ) दायित्व</b>	
विवरण	रकम रु
Reportable segment को कूल दायित्व	१३५,४७०,४०९,५७३
नछुट्याईएको रकम	-
अन्य दायित्व	-
Reportable segment को कूल दायित्व	१३५,४७०,४०९,५७३

## vii. Product र सेवाको जानकारी

विवरण	रकम (शुल्क आमदानी)
खुद्रा बैंकिंग	२९५,९५६,७३६
कर्पोरेट , साना तथा मझौला ब्यबसाय र संस्थागत	६५९,२३२,७८४
ट्रेजरी	४७५,६३०,००७
व्यापार बित्त	१७,६५३,७६६
अन्य	१६,४८२,३४२
<b>कूल</b>	<b>१,४६४,९५५,६३५</b>

# अतिरिक्त लेखा टिप्पणी

## viii. भौगोलिक क्षेत्रको जानकारी

विवरण	आम्दानी (रु.)
घरेलु	१२,५५३,५६२,८०७
प्रदेश १	१,६१९,७२८,५९८
प्रदेश २	८०४,९२१,२३६
प्रदेश ३	८,२१३,०८०,८७४
प्रदेश ४ (गण्डकी)	२५२,९७८,८३०
प्रदेश ५	१,३१७,८५५,७६६
प्रदेश ६ (कर्णाली)	६९,१५२,८४८
प्रदेश ७ (सुदुर पश्चिम)	२७५,८४४,६५५
विदेशी	-
कूल (घरेलु + विदेशी)	१२,५५३,५६२,८०७

## ix. प्रमुख ग्राहकको जानकारी

एउटै बाह्य ग्राहकबाट बैंडको कूल आम्दानीमा १० प्रतिशत भन्दा धेरै योगदान रहेमा ती ग्राहकमा बैंकको निर्भरता बारे विवरण  
✓ नरहेको

## ३१. शेयर विकल्प र शेयरमा आधारित भुक्तानी

समूहमा यस आर्थिक वर्ष तथा अगाडिका आ.व. हरूमा शेयर विकल्प र शेयरमा आधारित भुक्तानीसँग सम्बन्धित कारोबारहरू भएको छैन ।

## ३२. मर्जर र प्राप्ति

यस आर्थिक वर्ष र अगाडिका आ.व.मा समूहले कुनै पनि मर्जर र प्राप्तिमा संलग्न रहेको छैन । यद्यपि बैंकले ओम डेभलपमेन्ट बैंकसँग गाभिन मिति १६ मे २०१९ मा सहमति पत्रमा हस्ताक्षर गरेको छ । आवश्यक नियामक स्वीकृती प्राप्त गरिसकेपछि मिति २८ सेप्टेम्बर २०१९ (११ आश्विन २०७६) मा एनएमबी बैंक लिमिटेडको नाममा संयुक्त कारोबार गरि संचालनमा आएको छ ।

साविकको ओम डेभलपमेन्ट बैंक पोखरामा आधारित राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको आषाढ मसान्त २०७६ मा कुल पूँजी २.५१ खर्ब, जगेडा कोष १.३ खर्ब, ५३ शाखा, १९ एटिएम, कुल निक्षेप २५ खर्ब तथा कुल कर्जा लगानी २२ खर्ब रहेको छ । यो मर्जर साविकको ओम डेभलपमेन्ट बैंकको अधिकांश शाखाहरू रहेको प्रदेश ४ मा बैंकले थप कडा उपस्थिति जनाउने रणनीति अनुरूप रहेको छ । साविकको ओम डेभलपमेन्ट बैंकको शेयरधनीहरूलाई १ शेयर बापत ०.७६ शेयर अनुपात प्रदान गरिएको छ ।

## ३३. एकीकृत नगरिएका कम्पनीहरूको बारे थप जानकारी

समूहमा एकीकृत नगरिएका कम्पनीहरू नरहेका

## ३४. वासलातको मितिपछिको घटना

वासलातको मिति पश्चात् समायोजन अथवा वित्तिय विवरणमा प्रकटन गरिनु पर्ने कुनै पनि परिवेश सिर्जना भएको छैन ।

## ३५. सम्बन्धित समूह बारे जानकारी

### (क) संचालक समितिलाई भत्ता तथा सुविधा

बैंकको संचालक समितिलाई बैठक भत्ता बापत रु. १,६५९,०००/- प्रदान गरिएको छ । संचालक समितिका अध्यक्ष तथा अन्य संचालकलाई प्रति बैठक क्रमशः रु १३,००० र रु १२,००० प्रदान गरिएको छ ।

# अतिरिक्त लेखा टिप्पणी



संचालक समिति तहका उप-समितिलाई प्रदान गरिएको बैठक भत्ता निम्न बमोजिम छन् :

संचालक समिति तहका उप-समिति	बैठक संख्या	बैठक भत्ता (रु)
लेखा परीक्षण समिति	१७	३९६,०००
जोखिम व्यवस्थापन समिति	१९	४४४,०००
मानव संसाधन प्रवर्धन समिति	६	१३२,०००
भवन निर्माण समिति	७	१८०,०००
सम्पत्ति शुद्धिकरण निवारण समिति	४	७२,०००
मर्जर समिति	९	३२४,०००
ए.एम.एल समिति	१	१२,०००

पौष ४, २०७० मा बैंकको १८औं वार्षिक साधारण सभाको स्विकृती बमोजिम संचालक समितिको सदस्यहरूलाई टेलिफोन, पत्रिका र मोबाइल खर्चको लागी मासिक भत्ता रु. ८,०००/- तथा पौष २६, २०७५ मा बैंकको २३औं वार्षिक साधारण सभाको स्विकृती बमोजिम चैत्र २०७५ देखी मासिक भत्ता रु. १२,०००/- प्रदान गरिएको छ । यस आ. व. मा संचालक समितिको सदस्यहरूलाई मासिक भत्ता प्रदान गरिएको जम्मा रकम रु. ६२४,०००/- रहेको छ ।

संचालक समितिमा सदस्यहरू निम्न बमोजिम रहेका छन् :

पवन कुमार गोल्याण	(संस्थापक समुह)	अध्यक्ष
निको पिल	(संस्थापक समुह)	संचालक
राजेन्द्र काफ्ले	(कर्मचारी संचय कोषको तर्फबाट-संस्थापक समुह)	संचालक
हरिश्चन्द्र सुवेदी	(संस्थापक समुह)	संचालक
प्रदीप राज पाण्डे		स्वतन्त्र संचालक
नन्दकिशोर राठी	(निको पिलको लागि वैकल्पिक संचालक)	

नोट: सञ्चालक श्री हरि बाबु न्यौपानेले सञ्चालक समितिको सदस्य पदबाट दिनु भएको राजीनामा मिति २०७५ फागुन २९ मा स्वीकृत भएको ।

(ख) संस्थापकलाई प्रदान गरिएको कर्जा

संस्थापकलाई कुनै कर्जा प्रदान नगरिएको ।

ग) प्रमुख व्यवस्थापनका कर्मचारीलाई प्रदान गरिएको पारिश्रमिक विवरण :

क्र.सं.	विवरण	रकम (रु.)
१	अल्पकालीन कर्मचारी सुविधा	६३,८५९,२९८
२	भविष्यमा प्रदान गरिने कर्मचारी सुविधा	नभएको
३	अन्य दीर्घकालीन सुविधा	नभएको
४	सेवा अवधि समाप्त भएपछि दिईने कर्मचारी सुविधा	नभएको
५	शेयर भुक्तानी	नभएको
	प्रमुख व्यवस्थापनका कर्मचारीलाई प्रदान गरिएको कूल पारिश्रमिक	६३,८५९,२९८

# अतिरिक्त लेखा टिप्पणी

प्रमुख कार्यकारी अधिकृतलाई आ.व. २०७५/७६ मा प्रदान गरिएको तलब तथा पारिश्रमिक निम्न बमोजिम छन् :

विवरण	तलब	सचय कोष	भत्ता	बोनस तथा वे ल्फेयर	अन्य	कूल जम्मा
प्रमुख कार्यकारी अधिकृत (सुनिल के.सी.)	५,९०४,०००	५९०,४००	५,२४८,०००	४,७३७,६०९	२०८,८६०	१६,६८८,८६९
<b>कूल जम्मा</b>	<b>५,९०४,०००</b>	<b>५९०,४००</b>	<b>५,२४८,०००</b>	<b>४,७३७,६०९</b>	<b>२०८,८६०</b>	<b>१६,६८८,८६९</b>

अन्य जानकारी :

प्रमुख व्यवस्थापनका कर्मचारीले बैंकको कार्यकारी समितिको सदस्यहरूलाई जनाउँछ । प्रमुख व्यवस्थापनका कर्मचारीलाई निम्नलिखित सुविधाहरू प्रदान गरिएको छ :

- बैंकको कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी विनिमयमावली अनुसार प्राप्त गर्ने सुविधाहरू ।
- बोनस ऐन अनुसार प्राप्त गर्ने बोनस ।
- बैंकको कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी विनिमयमावली अनुसार प्राप्त गर्ने सवारी साधन भत्ता ।

हालका प्रमुख व्यवस्थापनका कर्मचारीहरूमा निम्न पदाधिकारीहरू समावेश हुनुहुन्छ ।

- सुनिल के.सी. प्रमुख कार्यकारी अधिकृत
- प्रदीप प्रधान प्रमुख संचालन अधिकृत
- शरद तेगी तुलाधर प्रमुख जोखिम अधिकृत
- शबनम लिम्बु (जोशी) प्रमुख मानव संसाधन अधिकृत
- प्रमोद दहाल प्रमुख आन्तरिक लेखापरीक्षण तथा ए.एम.एल. अधिकृत
- सुदेस उपाध्याय प्रमुख व्यवसाय तथा रणनीति अधिकृत
- नविन मानन्धर प्रमुख वित्त अधिकृत
- गोविन्द घिमिरे प्रमुख व्यवसाय अधिकृत
- रोशन रेग्मी प्रमुख प्रोडक्ट डिजिटल च्यानल तथा रिटेल सेल्स

(घ) सहायक कम्पनी एनएमबि क्यापिटल लिमिटेड तथा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीसँगको कारोबार

आषाढ मसान्त २०७६ मा एनएमबि क्यापिटल लिमिटेड तथा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीसँगको मौज्जात, लगानी तथा कर्जा/सापटी रकमहरू यस प्रकार छन् :

क्र.सं.	विवरण	एनएमबि क्यापिटल लिमिटेड	एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड
१	लगानी	२००,०००	४८,५५२
२	कल, चल्ती तथा मुद्दति निक्षेप	१४०,१०४	४,२५५
३	कर्जा/सापटी	-	६००,०००
४	कल तथा मुद्दति निक्षेपमा प्रदान गरिएको ब्याज खर्च	२,१३८	-
५	ऋणमा ब्याज आम्दानी	-	६५,०७७
६	एनएमबी क्यापिटल लिमिटेडले कार्यालय स्थान पट्टामा लिएको	२,१७३	-
७	एनएमबी बैंक तथा एनएमबी क्यापिटल लिमिटेड व्यवस्थापन सेवा करार वापतको भुक्तानी	२,४००	-
८	एनएमबी बैंकको शेयर रजिष्ट्रार कार्य वापतको भुक्तानी	७६२	-
९	एनएमबी सुलभ लगानी कोष १ (बीउ पूंजी)	१०५,०००	-
१०	एनएमबी हाईब्रिड कोष १ (बीउ पूंजी)	१४०,०००	-
११	एनएमबी सुलभ लगानी कोष १ बाट लाभांश भुक्तानी	२२,१०५	-
१२	एनएमबी क्यापिटल लिमिटेडबाट आ. व. २०७४/७५ को लाभांश भुक्तानी	३८,०००	-

समूहबीच भएका सम्बन्धित कारोबारहरू समूहको वित्तीय विवरण प्रस्तुत गर्नका लागि हटाइएको छ ।

# नयाँ पूँजी पर्याप्तता ढाँचा अन्तर्गतको २०७६ आषाढ सम्मको प्रकटीकरण



रकम रु. हजारमा

## १. पूँजी व्यवस्थापन

बैंकले विस्तृत पूँजी योजना तथा optimization/mitigation को प्रक्रियाबाट नयाँ नियमका कारण बैंक पूँजी पर्याप्ततामा पर्ने प्रभावको मूल्यांकन गर्दछ । पूँजी योजना बैंकको मध्यम अवधिको रणनीतिक योजना र वार्षिक बजेट निर्माण प्रक्रियाको एक अभिन्न अङ्ग हो । अनुमानित व्यवसाय संचालनको लागि जोखिम भारित सम्पत्तिहरूको गणना गरिनुका साथै आवश्यक पूँजीको अनुमान गर्दै आवश्यक पूँजी कायम राख्न योजना तयार पारिन्छ ।

## २. पूँजी संरचना र पूँजी पर्याप्तता :

### २.१ Tier 1 पूँजी र त्यस अन्तर्गतको घटकहरूको :

क्र.स.	विवरणहरू	रकम
१	चुत्ता शेयर पूँजी	९,६१८,१६३
२	शेयर प्रिमियम	२,५१२,७९९
३	प्रस्तावित बोनस शेयर	-
४	साधारण बैधानिक जगेडा कोष	२,१२३,३०७
५	सञ्चित मुनाफाहरू	१,७८०,३२७
६	पूँजी समायोजन कोष	५७,३२६
७	स्थगन कर कोषहरू	-
८	स्थगन कर सम्पत्ति	-
९	ऋणपत्र भुक्तानी कोष	४००,०००
१०	घटाउने : वित्तीयहितको उद्देश्यले संस्थाको पूँजीमा भूएको लगानी	(२१०,०००)
११	घटाउने : अमूर्त सम्पत्तिहरू	(११५,४०९)
<b>जम्मा प्राथमिक पूँजी</b>		<b>१६,१६६,५१२</b>

### २.२ Tier 2 पूँजी र त्यस अन्तर्गतको घटकहरूको :

क्र.स.	विवरणहरू	रकम
१	सुरक्षण नराखिएको सहायक आवधिक ऋण	१,७८४,५०५
२	सामान्य कर्जा नोक्सानी व्यवस्था	१,०११,९८२
३	सटही समीकरण कोष	७८,३७७
४	लगानी समायोजन कोष	१०,०००
५	अन्य कोष	१०,०००
<b>जम्मा पुरक पूँजी</b>		<b>२,८९४,८६३</b>

### २.३ सुरक्षण नराखिएको सहायक आवधिक ऋणको तिर्न बाँकी रकम, परिपक्वताको मिति, तथा यस बर्षमा उठेको रकम र पूँजीकोषमा गणना गर्न योग्य मुल्यको विस्तृत विवरण :

बैंकले मिति २०७१ साल फागुण ६ गते पाँच बर्ष छ महिनामा परिपक्व हुने रु. ५० करोड मूल्य बराबरको "७% एनएमबि ऋणपत्र २०७७" जारी गरेको थियो । सो ऋणपत्र पूर्णरूपमा बिक्रि भएको थियो । वर्षको अन्त्यमा, तिर्न बाँकी रकम जम्मा रु.५० करोड रहेको छ जसमध्ये रु. १० करोड बराबरको रकम पूँजीकोष (Tier 2) मा गणना गर्न योग्य रहेको छ ।

यस बैंकले दश वर्षको अवधीको लागि १०% व्याज दरमा रु १,००० अङ्कित मूल्य भएको तीस लाख कित्ता ऋणपत्र जारी गरेको छ । सार्वजनिक निष्काशनबाट रु ९९,५०५,००० बराबरको ९९,५०५ कित्ता र निजि पेस्मेन्टबाट रु १,५८५,०००,००० बराबरको १,५८५,००० कित्ता Subscribe भएको छ । ऋणपत्र ग्राहक हरूलाई मिति २०७५ चैत्र २९ गते अन्तिम बाँडफाँड गरी रु १,६८४,५०५,००० बराबरको ऋणपत्र जारी गरिएको छ ।

कुल ऋणपत्रको आषाढ मसान्त २०७६ मा परिशोधित लागत रु २,२३९,२३६,४१२ रहेको छ ।

यी उपकरणहरूको घट्दो मूल्य शक्तिको निरन्तर स्रोतको रूपमा प्रतिबिम्बित गर्न, पूँजी पर्याप्तता गणना गर्दा प्रति बर्ष २०% को सञ्चय छुटको दरले पछिल्लो ५ बर्षको अवधिको परिपक्वता लागु गरिएको छ ।

# नयाँ पूँजी पर्याप्तता ढाँचा अन्तर्गतको २०७६ आषाढ सम्मको प्रकटीकरण

## २.४. पूँजीबाट घटाएको :

पूर्ण स्वामित्व रहेको साहयक कम्पनी एनएमबि क्यापिटलको रु. २०,००,००,००० र सीईडीबी हाइड्रो फण्डको रु. १,००,००,००० भएको लगानी Tier 1 पूँजी गणना गर्दा घटाइएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको निर्देशिकाको अनुसार, स्थगन कर सम्पत्तिको सम्पूर्ण रकम स्थगन कर कोषको रकमसँग घटाइएको छ । यद्यपि, आर्थिक वर्ष २०७५/७६ मा स्थगन कर सम्पत्ति सिर्जना भएको छैन ।

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार, रु. ११,५४,०८,८०० बराबरको अमूर्त सम्पत्ति पनि घटाइएको छ ।

## २.५. जम्मा योग्यता भएको पूँजी :

क्र.स.	विवरण	रकम
१	प्राथमिक पूँजी (Tier 1)	१६,१६६,५१२
२	पुरक पूँजी (Tier 2)	२,८९४,८६३
जम्मा पूँजी कोष		१९,०६१,३७५

## २.६. न्यूनतम पूँजीकोष अनुपात :

क्र.स.	विवरण	प्रतिशत
१	Tier 1 पूँजीसँग जोखिम भारित सम्पत्ति	१३.०९%
२	Tier 1 र Tier 2 पूँजीसँग जोखिम भारित सम्पत्ति	१५.४३%

## २.७. सबै पूँजीगत उपकरणहरूको शर्तहरू, अवस्थाहरू र मुख्य विशेषताहरूको सारांश, विशेषगरी सुरक्षण नराखेको सहायक आवधिक दायित्व र हाइब्रिड पूँजीगत उपकरणहरू सन्दर्भमा :

बैंकको पूँजीगत उपकरणहरूमा पूर्णरूपमा चुत्ता रहेको इक्विटी शेयर तथा ऋणपत्र समावेश छन् । दुबै उपकरण रूपान्तरण योग्य छैनन् । ऋणपत्रको मुख्य विशेषताहरू माथि बुदा नं २.३ मा उल्लेख गरिएको छ ।

## ३. जोखिम भारित सम्पत्ति :

### ३.१. कर्जा जोखिम, सञ्चालन जोखिम तथा बजार जोखिमका लागि जोखिम भारित सम्पत्ति :

क्र.स.	विवरण	रकम
१	कर्जा जोखिम	११२,६३२,०९२
२	सञ्चालन जोखिम	५,११७,६३०
३	बजार जोखिम	२,१४४,८६०
जम्मा जोखिम भारित सम्पत्ति (१+२+३)		११९,८९४,५८२
जोड: ६.४ (क) (१०) अनुसार पर्याप्त सूचना प्रवाह नगरे बापत जोखिम भारित सम्पत्तिको ३ प्रतिशत		१,२३८,९४७
जोड: अप्रत्याप्त तरल सम्पत्ति बापत कूल निक्षेपको २ प्रतिशत		२,३९७,८९२
जोड: नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप जोखिम भारित सम्पत्तिको २ प्रतिशत		-
कुल जोखिम भारित सम्पत्ति (pillar II अन्तर्गतको समायोजन पछि)		१२३,५३१,४२१

# नयाँ पूँजी पर्याप्तता ढाँचा अन्तर्गतको २०७६ आषाढ सम्मको प्रकटीकरण



## ३.२. कर्जा जोखिम अन्तर्गतका प्रत्येक वर्गका लागि जोखिम भारत सम्पत्ति :

क्र.स.	विवरण	रकम
१	नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक उपरको दावी	-
२	आधिकारीक संस्थाहरू उपरको दावी	-
३	बैंक उपरको दावी	३,१८७,३०१
४	स्वदेशी संघ संस्थाहरू तथा Securities फर्महरू उपरको दावी	६५,६७५,७३०
५	विदेशी संघ संस्थाहरू उपरको दावी	-
६	उपभोग्य तथा साना कर्जा उपरको दावी	७,०५९,८४६
७	ग्रानुलारिटी सीमा बाहेक अन्य शर्त पालना गरेको उपभोग्य तथा साना कर्जा	-
८	आवासिय घरजग्गाबाट सुरक्षित दावी	६,२३३,७१४
९	आवासिय घरजग्गाबाट पूर्ण सुरक्षित नभएको दावी	-
१०	आवासिय घरजग्गाबाट सुरक्षित दावी (भाखा नाघेको)	८३,०९६
११	व्यापारिक घरजग्गाबाट सुरक्षित दावी	३७६,३६३
१२	भुक्तानी अवधि समाप्त भईसकेको दावी	७८४,२१२
१३	उच्च जोखिमयुक्त दावी	६,४०२,८९५
१४	धितो पत्र (bonds & shares) बापत कर्जा लगानी	२९४,६०५
१५	लगानी	९२३,५४५
१६	अन्य सम्पत्ति	३,३३५,५२५
१७	वासलत बाहिरका कारोवार	१८,२७५,२६१
		११२,६३२,०९२

## ३.३. जम्मा जोखिम भारत सम्पत्तिको गणना :

क्र.स.	विवरण	रकम
क	कर्जा जोखिम	११२,६३२,०९२
ख	सञ्चालन जोखिम	५,११७,६३०
ग	बजार जोखिम	२,१४४,८६०
१	जम्मा जोखिम भारत सम्पत्ति (क+ख+ग)	११९,८९४,५८२
	जोडः ६.४ (क) (१०) अनुसार पर्याप्त सूचना प्रवाह नगरे बापत जोखिम भारत सम्पत्तिको ३ प्रतिशत	१,२३८,९४७
	जोडः अप्रत्याप्त तरल सम्पत्ति बापत कूल निक्षेपको २ प्रतिशत	२,३९७,८९२
	जोडः नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप जोखिम भारत सम्पत्तिको २ प्रतिशत	-
	कूल जोखिम भारत सम्पत्ति (pillar II अन्तरगतको समायोजन पछि)	१२३,५३१,४२१
२	प्राथमिक पूँजी (तह १)	१६,१६६,५१२
३	कूल पूँजीकोष (तह १ र तह २)	१९,०६१,३७५
४	प्राथमिक पूँजी (Tier I)/कूल जोखिम भारत सम्पत्ति	१३.०९%
५	पूँजीकोष (Tier I तथा Tier II)/कूल जोखिम भारत सम्पत्ति	१५.४३%

## ३.४. निष्क्रिय कर्जाको विवरण :

क्र.स.	विवरण	कुल	व्यवस्था	खुद
१	पुनरतालिकीकरण/पुनरसंरचना	९६,८८४	२२,०४३	७४,८४१
२	कमसल	२१९,४५२	५४,८६३	१६४,५८९
३	शंकास्पद	२६०,०९०	१३०,०४५	१३०,०४५
४	खराब	१७९,९९२	१७९,९९२	-
जम्मा		७५६,४१८	३८६,९४३	३६९,४७५

# नयाँ पूँजी पर्याप्तता ढाँचा अन्तर्गतको २०७६ आषाढ सम्मको प्रकटीकरण

## ३.५. निस्क्रिय कर्जाको अनुपात :

कुल निस्क्रिय कर्जा कुल कर्जाको अनुपात : ०.८२ प्रतिशत

खुद निस्क्रिय कर्जा खुद कर्जाको अनुपात : ०.४९ प्रतिशत

## ३.६. निस्क्रिय कर्जामा भएको उतारचढावको विवरण :

क्र.स.	विवरण	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	उतारचढाव
१	पुनरतालिकीकरण/पुनरसंरचना	१,३६१	९६,८८४	९५,५२३
२	कमसल	१७२,३०३	२१९,४५२	४७,१४९
३	शंकास्पद	२५५,९८४	२६०,०९०	४,१०६
४	खराब	२३९,६६३	१७९,९९२	(५९,६७१)
<b>जम्मा निस्क्रिय कर्जा</b>		<b>६६९,३११</b>	<b>७५६,४१८</b>	<b>८७,१०७</b>

## ३.७. कर्जामा नोक्सानी व्यवस्था, कर्जामा व्याज मुलतवी र कर्जा सापटमा भएको उतारचढावको विवरण :

क्र.स.	विवरण	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	उतारचढाव
१	असल	७७८,७३५	८८८,८४९	११०,१०२
२	सुक्ष्म निगरानी	४२,९९८	१२३,१३२	७९,३४६
३	पुनरतालिकीकरण/पुनरसंरचना	१८९	२२,०४३	२१,८५४
४	कमसल	४३,०७६	५४,८६३	११,७८७
५	शंकास्पद	१२७,९९२	१३०,०४५	२,०५३
६	खराब	२३९,६६३	१७९,९९२	(५९,६७१)
<b>जम्मा कर्जा व्यवस्था</b>		<b>१,२३२,६५३</b>	<b>१,३१८,९२५</b>	<b>१६६,२७२</b>
<b>व्याज आसामी</b>		<b>२२२,६७९</b>	<b>६९७,३६४</b>	<b>४७४,६८४</b>

नेपाल राष्ट्र बैंकको व्याज आम्दानी जनाउने दिशानिर्देश बमोजिम आ.व. २०७५/७६ मा रु ३२,२१०,१८४.७५ व्याज आम्दानी घटाई व्याज मूलतबीमा राखिएको ।

कोर बैंकिंग प्रणालीको परिवर्तन पश्चात धेरै जसो कर्जाको व्याज अङ्ग्रेजी पात्र अनुसार सङ्कलन हुने भएको हुनाले करिब पन्ध्र दिनको व्याज सङ्कलन गर्न बाँकी रहने गर्दछ ।

## ३.८. अतिरिक्त कर्जा नोक्सानी व्यवस्था :

क्र.स.	विवरण	आषाढ मसान्त २०७६
१	असल	-
२	सुक्ष्म निगरानी	१०,८५१
३	पुनरतालिकीकरण/पुनरसंरचना	-
४	कमसल	-
५	शंकास्पद	-
६	खराब	-
<b>जम्मा अतिरिक्त कर्जा नोक्सानी व्यवस्था</b>		<b>१०,८५१</b>



# नयाँ पूँजी पर्याप्तता ढाँचा अन्तर्गतको २०७६ आषाढ सम्मको प्रकटीकरण

## ३.९. कर्जा जोखिम न्यूनीकरणको लागि योग्य रकम :

नयाँ पूँजी पर्याप्तता ढाँचाको व्यवस्था अनुसार बैंकले कर्जा जोखिम न्यूनीकरण अन्तर्गत योग्य रकम रु. १,०८,०५,३४१ हजारमा वासलात र वासलात बाहिरको कारोबारको लागि दाबी गरेको छ र सोको फाइदा पनि लिएको छ ।

## ४. बाह्य आवश्यकता अनुसार कायम गर्नुपर्ने :

नेपाल राष्ट्र बैंकको निर्देशिका नं १/०७५ अनुसार बैंकले न्यूनतम ११ प्रतिशतका दरले पूँजीकोष अनुपात कायम गर्नुपर्ने छ । सो सम्बन्धमा बैंकले रिपोर्टिङ अवधिको हरेक समयमा आफ्नो अनुपात कायम गरेको छ । रिपोर्टिङ अवधिमा बैंकले पालना गरेको अनुपातको विवरण तल देखाइएका छन् ।

विवरण	अनुपात कायम गर्नुपर्ने	बैंकको अनुपात
न्यूनतम सामान्य इक्विटी पूँजी अनुपात	४.५०%	७.७९%
पूँजी Conservation Buffer	२.५०%	२.५०%
न्यूनतम सामान्य इक्विटी र पूँजी Conservation Buffer	७.००%	१०.२९%
न्यूनतम Tier १ पूँजी (पूँजी Conservation Buffer बाहेक)	६.००%	१०.५९%
न्यूनतम कुल पूँजी (पूँजी Conservation Buffer बाहेक)	९.००%	१२.९३%
न्यूनतम कुल पूँजी (पूँजी Conservation Buffer सहित)	११.००%	१५.४३%
Leverage अनुपात	४.००%	८.४८%

## ५. वर्तमान र भविष्यका गतिविधिहरूलाई समर्थन गर्न बैंकको पूँजी पर्याप्तता आकलन गर्न बैंकको आन्तरिक दृष्टिकोणको सारांश ।

बैंकले कुनैपनि व्यवसाय अर्न्तगत निर्णय लिँदा Internal Capital Adequacy Assessment Process (ICAAP) र जोखिम व्यवस्थापन सम्बन्धी मार्गदर्शन कार्यान्वयन गरेको हुन्छ । पूँजीको स्थिति कायम राख्न तथा व्यवसायमा स्थिरता सुनिश्चित गर्न बैंकले ICAAP अनुसार अगाडी वढेको छ ।

जोखिम व्यवस्थापन समग्र बैकिङ व्यवसायको भलाईको लागि आवश्यक छ । कर्जा, सञ्चालन तथा बजार जोखिम स्वतन्त्ररूपमा एनएमबि बैंकले आफैँ व्यवस्थापन गर्दछ । कर्जा जोखिम विभागले कर्जाहरू प्रदान गर्नु अगावै कर्जासँग सम्बन्धित सम्पूर्ण जोखिमको समीक्षा गर्दछ । यो विभाग एक स्वतन्त्र कर्जाको जोखिम हेर्ने विभाग हो । कर्जा जोखिम व्यवस्थापन समितिले महिनाको एकपटक कर्जा पोर्टफोलियोको जोखिमको समीक्षा गर्दछ । सञ्चालन जोखिमको नजिकबाट निगरानी गरिन्छ र ALCO मार्फत व्यवस्थापन गरिन्छ । कर्जा जोखिम व्यवस्थापन समितिले विभिन्न एकाई तथा शाखाहरूमा हुन सक्ने सञ्चालन जोखिमको पहिचान/निगरानी गर्दछ । प्रक्रिया तथा नियन्त्रणको प्रभावकारी कार्यान्वयनको लागि सञ्चालन जोखिम एकाईद्वारा समयसमयमा समीक्षा गर्दै आएको छ । सञ्चालन जोखिम एकाईले शाखा तथा एकाईहरूको नियन्त्रण कमजोरीको (Control weakness) समीक्षा, जोखिम क्षेत्रहरू वरिपरि बलियो नियन्त्रणका लागि सिफारिस तथा निरन्तर रूपमा नियन्त्रण कार्यान्वयनको समीक्षा गर्दछ ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा थप एकजना गैर कार्यकारी सञ्चालक सदस्य र आन्तरिक लेखा परीक्षण विभागका प्रमुख सदस्य सचिव रहने गरि लेखा परीक्षण समितिको गठन गरिएको छ । लेखा परीक्षण समितिले नेपाल राष्ट्र बैंकले लेखा परीक्षण समितिको लागि तोकेको निर्देशनको परिधिभित्र रही आफ्नो कार्य सम्पादन गर्दै आएका छ । लेखा परीक्षकबाट प्राप्त प्रत्येक प्रतिवेदनका सम्बन्धमा लेखा परीक्षण समितिमा छलफल तथा पुनरावलोकन गरी सुधारको लागि आवश्यक निर्देशन दिने गरेको छ । समितिले लेखा परीक्षण कार्यबाट प्रत्येक जोखिमका क्षेत्रहरूलाई पहिचान गरी प्रतिवेदनमा सोको सम्बोधन भए नभएको भन्ने विषयमा विश्वस्त हुने गरेको छ । लेखा परीक्षकबाट प्राप्त भएको प्रतिवेदनलाई लेखा परीक्षण समितिमा छलफल तथा पुनरावलोकन गरी समय समयमा सञ्चालक समितिमा पेश गर्ने गरिएको छ । लेखा परीक्षण समितिबाट नियमित रूपमा संचालक समितिमा सुभावहरू प्राप्त भई रहेको छ ।

एकजना गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा बैंकमा जोखिम व्यवस्थापन समितिको गठन गरिएको छ । लेखा परीक्षण समितिका संयोजकलाई जोखिम व्यवस्थापन समितिमा पदेन सदस्यको रूपमा राखिएको छ । चिफ कम्प्लायन्स र चिफ अपरेसन अफिसर सदस्यहरू र जोखिम व्यवस्थापन विभागका प्रमुख सदस्य सचिव रहनु भएको छ । व्यवस्थापन तहको जोखिम समितिले पहिचान गरेका जोखिमहरू, नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनहरूमा हुने मुख्य परिवर्तनहरू तथा मौद्रिक नीतिमा भएका परिवर्तनहरूको कारणबाट बैंकको रणनीतिमा तत्कालै पर्ने प्रभावहरू तथा पूँजी कोष, तरलताको अवस्था, कर्जा निक्षेप अनुपात, बैंकको जोखिम वहन क्षमता लगायतका मुख्य विषयहरूमा छलफल गर्न यस समितिको बैठक बस्ने गरेको छ ।

# FPO जारी गर्दाको प्रक्षेपित वासलात र वास्तविक वासलात बीचको तुलना

(रु. हजारमा)

विवरण	०७५/७६	०७५/७६	फरक प्रतिशतमा	फरकको कारण (२० प्रतिशत भन्दा माथिका लागि)
कुल पूँजी तथा दायित्व	प्रक्षेपित	वास्तविक		
<b>इक्विटी</b>				
शेयर पूँजी	८,०००,०००	९,६१८,१६३	२०%	
जगेडा तथा कोषहरू	९,७२८,८६०	७,७८४,८५२	-२०%	
<b>कुल इक्विटी</b>	<b>१७,७२८,८६०</b>	<b>१७,४०३,०१४</b>	<b>-२%</b>	
ऋणपत्र तथा बन्ड	५००,०००	२,२३९,२३६	३४८%	ऋणपत्र जारी गरिएकाले
तिर्न बाँकि कर्जा सापट	१९७,८७०	३,४६८,०६०	१६५३%	बैदेशि ऋण तथा कव्यापारीक जरूरत अनुसार सापटी लिइएकाले
निकष दायित्व	१०८,०७८,७१०	९८,५१६,६६७	-९%	
अन्य दायित्व	१,४७०,४२०	१३,८४३,४३२	८४१%	मुख्यत डेरिभेटिभलाई NFRS अनुसार वासलात भित्रको item को रूपमा देखाइएकाले
<b>कुल पूँजी तथा दायित्व</b>	<b>१२७,९७५,८६०</b>	<b>१३५,४७०,४१०</b>	<b>६%</b>	
<b>सम्पत्ति</b>				
नगद र बैकमा रहेको मौज्दात	१४,५१७,३२०	८,०९६,३५५	-४४%	मुख्यत NFRS बमोजिम पूनःवर्गीकरण गरिएकाले
माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	६४९,०४०	५२२,९३६	-१९%	
लगानी	१९,०९९,२५०	१०,९०५,२९३	-४३%	मुख्यत NFRS बमोजिम पूनःवर्गीकरण गरिएकाले
कर्जा सापट तथा विल खरीद	८९,८२१,२२०	९१,८०२,९९३	२%	
स्थिर सम्पत्ति	१,५९६,४३०	१,६९३,३०८	६%	
गैर बैकिङ्ग सम्पत्ति	-	१०२,९१६	१००%	NBA लाई NFRS अनुसार फेयर भ्यालुमा देखाइएकाले
अन्य सम्पत्ति	२,२९२,६००	२२,३४६,६०९	८७५%	मुख्यत डेरिभेटिभलाई NFRS अनुसार वासलात भित्रको item को रूपमा देखाइएकाले
<b>कुल सम्पत्ति</b>	<b>१२७,९७५,८६०</b>	<b>१३५,४७०,४१०</b>	<b>६%</b>	



## FPO जारी गर्दाको प्रक्षेपित नाफा नोक्सान हिसाव र वास्तविक नाफा नोक्सान हिसाव बीचको तुलना

(रु. हजारमा)

विवरण	०७५/७६	०७५/७६	फरक प्रतिशतमा	फरकको कारण (२० प्रतिशत भन्दा माथिका लागि)
	प्रक्षेपित	वास्तविक		
व्याज आम्दानी	११,५२८,३८०	११,०८२,०५९	-४%	
व्याज खर्च	६,२२२,५५०	६,८३८,०३८	१०%	
<b>खुद व्याज आम्दानी</b>	<b>५,३०५,८३०</b>	<b>४,२४४,०२१</b>	<b>-२०%</b>	व्याज दर अन्तर घटेकाले
कमिशन,डिस्काउन्ट तथाअन्य संचालन आम्दानी	१,२१६,२५०	१,१२५,८९२	-७%	
सटही घटवढ आम्दानी	४७४,७००	४४०,०६२	-७%	
<b>कूल संचालन आम्दानी</b>	<b>६,९९६,७८०</b>	<b>५,८०९,९७५</b>	<b>-१७%</b>	व्याज दर अन्तर घटेकाले
कर्जा तथा सापटमा हानीनोक्सानी	११६,५८०	१६६,२७३	४३%	थप कर्जा बढेकाले तथा थप व्यवस्था गरिएकोले
<b>गैर सञ्चालन आम्दानी (नोक्सान)</b>	<b>६,८८०,२००</b>	<b>५,६४३,७०३</b>	<b>-१८%</b>	
<b>संचालन खर्च</b>				
कर्मचारी खर्च	१,४८५,८७०	१,४१५,७९३	-५%	
अन्य संचालन खर्च	१,१९४,५९०	९७९,४१०	-१८%	
<b>सञ्चालन मुनाफा</b>	<b>४,१९९,७४०</b>	<b>३,२४८,४९९</b>	<b>-२३%</b>	
गैर सञ्चालन आम्दानी	१८५,९४०	१७,०९१	-९१%	यथोचित अन्य गैर सञ्चालन आम्दानी नभएकाले
गैर सञ्चालन नोक्सान	-	१७,५८६	१००%	कर्जा अपलेखन गरिएकोले
<b>आयकर पहिलेको नाफा</b>	<b>४,३८५,६८०</b>	<b>३,२४८,००४</b>	<b>-२६%</b>	माथी उल्लेख गरिए बमोजिम
आयकर व्यवस्था	१,३१५,७००	९९०,७२८	-२५%	नाफामा भएको परिवर्तनले
<b>खुद नाफा(नोक्सान)</b>	<b>३,०६९,९८०</b>	<b>२,२५७,२७६</b>	<b>-२६%</b>	





**ओम डेभलपमेन्ट बैंक लि.**  
**OM DEVELOPMENT BANK LTD.**

अब एनएमबि बैंक लिमिटेड भएको छ ।



**NMB BANK**  
**एनएमबि बैंक**

**वार्षिक प्रतिवेदन**  
**२०७५/७६**

# P. L. Shrestha & Co.

## Chartered Accountants

### INDEPENDENT AUDITOR'S REPORT TO THE SHAREHOLDERS OF OM DEVELOPMENT BANK LIMITED

#### Report on the Audit of the Financial Statements

##### Opinion

We have audited the accompanying financial statements of **Om Development Bank Limited ("the Bank")**, which comprise the Statement of Financial Position as at Ashad 31, 2076, (July 16, 2019), the Statement of Profit or Loss (including Other Comprehensive Income), the Statement of Change in Equity and the Statement of Cash Flows for the year then ended, and a summary of the significant accounting policies and other explanatory information (hereafter referred to as "the financial statements").

In our opinion and to the best of our information and according to the explanations given to us, the aforesaid financial statements presents fairly, in all material respects, the financial position of the Bank, as at Ashad 31, 2076 (July 16, 2019), and its financial performance, changes in equity, cash flows for the year then ended, and a summary of significant accounting policies and other explanatory information, in accordance with Nepal Financial Reporting Standards with allowed carve outs and comply with Company Act, 2063 and Bank and Financial Institutions Act, 2073.

##### Basis for Opinion

We conducted our audit of the financial statements in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those Standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Bank in accordance with the Handbook of The Code of Ethics for Professional Accountants issued by The Institute of Chartered Accountants of Nepal (ICAN), and we have fulfilled our other ethical responsibilities in accordance with the ICAN's Handbook of The Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our audit opinion on the financial statements.

##### Information Other than the Financial Statements and Auditor's Report Thereon

The Bank's Management is responsible for the preparation of the other information. The other information comprises the information included in the Management report, Report of the Board of Directors and Chairman's statement but does not include the financial statements and our auditor's report thereon.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained during the course of our audit or otherwise appears to be materially misstated.

If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard.

##### Responsibility of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of these financial statements in accordance with Nepal Financial Reporting Standards, and for such internal control as management determines is necessary to enable the preparation of the financial statements that are free from material misstatement, whether due to fraud and error.

In preparing the financial statements, management is responsible for assessing the Bank's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Bank or to cease operations, or has no realistic alternative but to do so.

The Board of Directors is responsible for overseeing the Bank's financial reporting process.



113/19 Surung Galli, Maharajgunj, Kathmandu, Nepal, Tel.: +977 1 4412207  
Aslo at: Narayan Gopal Sadak, Maharajgunj, P.O. Box No. 3516  
Tel: +977 1 4720986, +977 1 4720880, Email: info@pls.com.np

Page 1 of 3



WE ARE AN INDEPENDENT MEMBER OF  
THE GLOBAL ADVISORY  
AND ACCOUNTING NETWORK



### **Auditor's Responsibilities for the Audit of the Financial Statements**

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit.

We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal controls relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Bank's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Bank's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Bank to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure and content of the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieve fair presentation.
- Obtain sufficient appropriate audit evidence regarding the financial information of the business activities within the Bank to express an opinion on the financial statements. We are responsible for the direction, supervision and performance of the audit. We remain solely responsible for our audit opinion.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

### **Report on Other Legal and Regulatory Requirements**

Based on our examination, we would like to further report that:

- i. We have obtained all the information and explanations, which were considered necessary for the purpose for our audit.
- ii. The Bank has kept proper books of accounts as required by law, in so far as it appears from our examination of those books of account.
- iii. The Statement of Financial Position, Statement of Profit or Loss (including other Comprehensive Income), the Statement of Change in Equity and the Statement of Cash Flows and attached Schedules dealt with by this report are in agreement with the books of account maintained by the Bank.
- iv. During our examination of the books of account of the Bank, we have not come across the cases where any office holder of the Bank has acted contrary to the provisions of law or caused loss or damage to the Bank.
- v. The Bank has been functioning as per the Directives of Nepal Rastra Bank.
- vi. We have not come across any fraudulence in the accounts, based on our sample examination of the books and



Page 2 of 3

- vii. The returns received from the branches of the Bank though the statements are not independently audited were adequate for the purpose of our audit.

**Other Matter**

The Bank has complied with Article III.1.5 of Separate Agreement to the Financing Agreement between the Bank, Ministry of Finance, Nepal Rastra Bank and KfW Development Bank dated October 7, 2016.

Place: Kathmandu  
Date: Mangsir 10, 2076

For P.L. Shrestha & Co.  
Chartered Accountants



Rajesh Poudel, FCA  
Partner

UDIN: 191127CA0008133QRk





# वित्तीय अवस्थाको विवरण

२०७६ साल आषाढ ३१ गते (जुलाई १६, २०१९) मसान्तको

(रकम रु. मा)

विवरण	नोट	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
<b>सम्पत्ति</b>				
नगद तथा नगद समान	४.१	४,५७३,५९७,७८३	४,६०६,७५४,५९३	३,३६३,२६८,२७०
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	४.२	१,१४८,३९७,९२८	१,१२२,४७०,१९०	८००,६२२,१९२
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	४.३	-	-	-
डेरिभेटिभ (व्युत्पन्न) वित्तीय उपकरण	४.४	-	-	-
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	-	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी	४.६	५६८,०८८,४८४	१२२,८२६,४५०	३३,७२६,४५०
ग्राहकलाई कर्जा तथा सापटी	४.७	२२,३६०,६०६,११६	१८,१८०,६००,१८४	१३,९४८,२५६,५२९
धितोपत्रमा लगानी	४.८	९१९,७९७,१०४	८५४,७६३,२७१	७९४,१००,०१७
चालु कर सम्पत्ति	४.९	२६,९०३,४२८	-	-
सब्सिडरी (सहायक)कम्पनीमा लगानी	४.१०	-	-	-
सम्बन्ध कम्पनीमा लगानी	४.११	-	-	-
लगानी सम्पत्तिहरू	४.१२	-	-	-
सम्पत्ति र उपकरण	४.१३	१८४,१८७,६३५	२११,१५८,५२९	१५६,१८६,१५७
ख्याती तथा अमूर्त सम्पत्ति	४.१४	४,३८४,५६०	६,२१३,१४८	५,०८३,३४१
स्थगन कर सम्पत्ति	४.१५	१८,०७३,४८१	-	-
अन्य सम्पत्ति	४.१६	५६,५४७,९३१	४७,५५१,२४२	४२,६०७,९५१
<b>जम्मा सम्पत्ति</b>		<b>२९,८६०,५८४,४५०</b>	<b>२५,१५२,३३७,६०६</b>	<b>१९,१४३,८५०,९०७</b>

आजको मितिको प्रतिवेदन अनुसार

# वित्तीय अवस्थाको विवरण

२०७६ साल आषाढ ३१ गते (जुलाई १६, २०१९) मसान्तको

(रकम रु. मा)

	नोट	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
<b>दायित्वहरू</b>				
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	१,४९६,१३२,३८४	५९९,११२,८५२	६१४,१४०,६४३
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	-	-	-
डेबिभेडिभ (ब्यूत्पन्न) वित्तीय उपकरणहरू	४.१९	-	-	-
ग्राहकबाट निक्षेप दायित्व	४.२०	२४,१५३,०१६,५३१	२०,८५६,०७८,५१६	१५,४४७,२८८,५७८
सापटी	४.२१	-	-	-
चालु कर दायित्व	४.९	-	१३,५२२,४७०	८,३५५,५६४
व्यवस्था	४.२२	-	-	-
स्थगन कर दायित्व	४.१५	-	५,३७५,४६०	३९,७८०,८३४
अन्य दायित्व	४.२३	३५६,५१९,९२४	३५३,११०,९६२	३०१,२९२,४९४
जारी गरिएको ऋण पत्र	४.२४	-	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	४.२५	-	-	-
<b>कूल दायित्व</b>		<b>२६,००५,६६८,८३९</b>	<b>२१,८२७,२००,२५९</b>	<b>१६,४१०,८५८,११३</b>
<b>पूँजी</b>				
शेयर पूँजी	४.२६	२,५१५,२३५,६००	२,५१५,२३५,६००	१,८७८,६९६,९८७
शेयर प्रिमियम		२८,६१४,७१३	२८,६१४,७१३	१५,३७२,५७४
संचित नाफा		५४८,९०९,५१९	३१२,८८१,८१०	३७६,७६२,८२७
जगेडा	४.२७	७६२,१५५,७८०	४६८,४०५,२२४	४६२,१६०,४०६
<b>शेयर धनीहरूलाई वॉडफॉड गर्ने कुल इक्विटी</b>		<b>३,८५४,९१५,६११</b>	<b>३,३२५,१३७,३४७</b>	<b>२,७३२,९९२,७९४</b>
<b>गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)</b>		<b>-</b>	<b>-</b>	<b>-</b>
<b>जम्मा पूँजी</b>		<b>३,८५४,९१५,६११</b>	<b>३,३२५,१३७,३४७</b>	<b>२,७३२,९९२,७९४</b>
<b>जम्मा दायित्व र पूँजी</b>		<b>२९,८६०,५८४,४५०</b>	<b>२५,१५२,३३७,६०६</b>	<b>१९,१४३,८५०,९०७</b>
संभावित दायित्व र संकल्प	४.२८	४११,०४३,८४६	५५०,६९८,४३१	५३०,६०२,२१३
<b>खुद सम्पत्ति प्रति शेयर</b>		<b>१५३.२६</b>	<b>१३२.२०</b>	<b>१४५.४७</b>

आजको मितिको प्रतिवेदन अनुसार

द. सुनिल केसी  
प्रमुख कार्यकारी अधिकृत

द. पवन कुमार गोल्याण  
अध्यक्ष

द. निको पिल  
संचालक

द. राजेन्द्र काफ्ले  
संचालक

द. हरिश्चन्द्र सुवेदी  
संचालक

राजेश पौडेल, एफ.सि.ए.  
पार्टनर  
पि.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउण्टेन्ट्स

द. प्रदीप राज पाण्डे  
संचालक

रवि शंकर सैन्जु  
संचालक

सुनीति श्रेष्ठ हाडा  
संचालक

नविन मानन्धर  
प्रमुख वित्त अधिकृत

मृदुल पराजुली  
प्रमुख वित्त तथा योजना

मिति: मंगलबार, १० मंसिर, २०७६  
ठेगाना: एनएमबि भवन, बबरमहल, काठमाडौं



# नाफा नोक्सान विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

(रकम रु. मा)

विवरण	नोट	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
व्याज आम्दानी	४.२९	३,३१३,६५७,४८४	२,४३६,२५८,९९९
व्याज खर्च	४.३०	(२,०८७,९२४,०२९)	(१,५६३,३९५,०२९)
<b>खुद व्याज आम्दानी</b>		<b>१,२२५,७३३,४५५</b>	<b>८७२,८६३,९७०</b>
शुल्क तथा कमिशन आम्दानी	४.३१	२०२,४०७,४३४	१७३,८८८,५०६
शुल्क तथा कमिशन खर्च	४.३२	(८,२१४,४८७)	(२,७७७,६७२)
<b>खुद शुल्क र कमिशन आम्दानी</b>		<b>१९४,१९२,९४७</b>	<b>१७१,११०,८३४</b>
<b>खुद व्याज, शुल्क र कमिशन आम्दानी</b>		<b>१,४१९,९२६,४०३</b>	<b>१,०४३,९७४,८०४</b>
खुद व्यापार आम्दानी	४.३३	३,७३५,६९६	१२७,७३४
अन्य संचालन आम्दानी	४.३४	१,०३३,११०	९,१८५,०२२
<b>जम्मा संचालन आम्दानी</b>		<b>१,४२४,६९५,२०८</b>	<b>१,०५३,२८७,५६०</b>
कर्जाको क्षति प्रभार/(विपर्यय) तथा अन्य हानी	४.३५	१८२,२०५,५३३	४६,८९९,४३५
<b>खुद संचालन आम्दानी</b>		<b>१,२४२,४८९,६७५</b>	<b>१,००६,३८८,१२५</b>
<b>संचालन खर्च</b>			
कर्मचारी खर्च	४.३६	३०८,३९२,८८४	२४६,९२४,१०७
अन्य संचालन खर्च	४.३७	१५६,४९४,१३७	१३६,९६६,१२५
ह्रास कट्टी र परिशोधन	४.३८	५७,४३६,६९८	४५,२८९,३२४
<b>संचालन नाफा</b>		<b>७२०,१६५,९५६</b>	<b>५७७,२०८,५६९</b>
गैर संचालन आम्दानी	४.३९	१९,९९३	१२,४००
गैर संचालन खर्च	४.४०	-	-
<b>आय कर अधिको नाफा</b>		<b>७२०,१८५,९४९</b>	<b>५७७,२२०,९६९</b>
आयकर खर्च	४.४१	१८४,७३८,१९२	१८२,८९३,०४१
चालु कर		२०५,४६६,३६२	१७८,४४०,८६३
स्थगन कर खर्च/(आम्दानी)		(२०,७२८,१७०)	४,४५२,१७८
<b>यस अवधिको नाफा</b>		<b>५३५,४४७,७५७</b>	<b>३९४,३२७,९२८</b>
<b>नाफा वॉडफॉड :</b>			
बैंकको शेयर धनी		५३५,४४७,७५७	३९४,३२७,९२८
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		-	-
<b>यस अवधिको नाफा</b>		<b>५३५,४४७,७५७</b>	<b>३९४,३२७,९२८</b>
<b>प्रति शेयर आम्दानी</b>			
आधारभुत प्रति शेयर आम्दानी (Basic EPS)		२९.२९	१९.५०
डाइलुटेड प्रति शेयर आम्दानी (Diluted EPS)		२९.२९	१९.५०

आजको मितिको प्रतिवेदन अनुसार

द. सुनिल केसी  
प्रमुख कार्यकारी अधिकृत

द. पवन कुमार गोल्याण  
अध्यक्ष

द. निको पिल  
संचालक

द. राजेन्द्र काफ्ले  
संचालक

द. हरिश्चन्द्र सुवेदी  
संचालक

राजेश पौडेल, एफ.सि.ए.  
पार्टनर  
पि.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउण्टेन्ट्स

द. प्रदीप राज पाण्डे  
संचालक

रवि शर्कर सैन्जु  
संचालक

सुनीति श्रेष्ठ हाडा  
संचालक

नविन मानन्धर  
प्रमुख वित्त अधिकृत

मृदुल पराजुली  
प्रमुख वित्त तथा योजना

मिति: मंगलबार, १० मंसिर, २०७६  
ठेगाना: एनएमबि भवन, बबरमहल, काठमाडौं

# अन्य विस्तृत आम्दानीको विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

(रकम रु. मा)

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
यस वर्षको नाफा	५३५,४४७,७५७	३९४,३२७,९२८
आयकर पछिको अन्य विस्तृत आम्दानी	-	-
क) नाफा/(नोक्सान) मा पुनःवर्गिकरण नगरिने	-	-
फेयर भ्यालुमा मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानी बाट भएका नाफा/(नोक्सान)	(९,०६९,२३६)	(१२९,५२५,१७४)
पुनः मुल्याङ्कनबाट भएका नाफा/(नोक्सान)	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/(नोक्सान)	-	-
माथि उल्लेख गरिएका बुँदाको आयकर	२,७२०,७७१	३८,८५७,५५२
नाफा/नोक्सानमा वर्गिकरण नगरिने खुद अन्य विस्तृत आम्दानी	(६,३४८,४६५)	(९०,६६७,६२२)
ख) नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न लायक	-	-
हेजिङबाट भएको नगद प्रवाहको नाफा/(नोक्सान)	-	-
सटही नाफा/(नोक्सान) (विदेशी संचालनको वित्तीय सम्पत्तिको रूपान्तरणमा भएको)	-	-
माथि उल्लेख गरिएका बुँदाको आयकर	-	-
नाफा/(नोक्सान) पुनःवर्गिकरण	-	-
नाफा/(नोक्सान)मा पुनःवर्गिकरण गरिएका वा गर्न लायक खुद अन्य विस्तृत आम्दानी	-	-
ग) इक्विटी तरिकाबाट लेखाङ्कित सहायक निकायको अन्य विस्तृत आम्दानीको अंश	-	-
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी	(६,३४८,४६५)	(९०,६६७,६२२)
जम्मा विस्तृत आम्दानी	५२९,०९९,२९२	३०३,६६०,३०६
बैंकको इक्विटी शेयर धनी	५२९,०९९,२९२	३०३,६६०,३०६
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)	-	-
यस वर्षको जम्मा विस्तृत आम्दानी	५२९,०९९,२९२	३०३,६६०,३०६

आजको मितिको प्रतिवेदन अनुसार

द. सुनिल केसी  
प्रमुख कार्यकारी अधिकृत

द. पवन कुमार गोल्याण  
अध्यक्ष

द. निको पिल  
संचालक

द. राजेन्द्र काफ्ले  
संचालक

द. हरिश्चन्द्र सुवेदी  
संचालक

राजेश पौडेल, एफ.सि.ए.  
पार्टनर  
पि.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउण्टेन्ट्स

द. प्रदीप राज पाण्डे  
संचालक

रवि शंकर सैन्जु  
संचालक

सुनीति श्रेष्ठ हाडा  
संचालक

नविन मानन्धर  
प्रमुख वित्त अधिकृत

मृदुल पराजुली  
प्रमुख वित्त तथा योजना

मिति: मंगलबार, १० मंसिर, २०७६  
ठेगाना: एनएमबि भवन, बबरमहल, काठमाडौं



# नगद प्रवाह विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

(रकम रु. मा)

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>कारोवार संचालनबाट नगद प्रवाह</b>		
व्याज प्राप्ती	३,२०२,७६८,७०३	२,४११,००३,८०५
शुल्क तथा अन्य प्राप्ती	२०६,१६३,१२३	१७४,०२८,६४०
लाभांश प्राप्ती	४,७४०,५५१	९,०१९,८२५
अन्य कारोवार संचालनबाट प्राप्ती	-	-
व्याज भुक्तानी	(२,०९७,२६०,९८९)	(१,५०५,२९०,१६१)
कमिशन तथा शुल्क भुक्तानी	(८,२१४,४८७)	(२,७७७,६७२)
कर्मचारीहरूलाई नगद भुक्तानी	(३५८,९९०,२७४)	(२२३,०९०,९८१)
अन्य खर्च भुक्तानी	(९१,९८५,१४४)	(१७०,९३८,५४८)
<b>संचालन सम्पत्ति र दायित्वको घटबढ अधिको संचालन नगद प्रवाह</b>	<b>८५७,२२१,४८४</b>	<b>६९१,९५४,९०९</b>
<b>संचालन सम्बन्धि चालु सम्पत्तिमा घट/(बढ)</b>	<b>(४,७३२,६६७,०६२)</b>	<b>(४,६७०,९३९,१९६)</b>
नेपाल राष्ट्र बैंकबाट बाँकी रकममा	(२५,९२७,७३८)	(३२१,८४७,९९८)
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्दातमा	-	-
अन्य व्यापारिक सम्पत्तिमा	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटीमा	(४४५,२६२,०३४)	(८९,१००,०००)
ग्राहकलाई दिइएको कर्जा तथा सापटीमा	(४,२५२,४८०,६००)	(४,२५५,०४७,९०८)
अन्य सम्पत्तिमा	(८,९९६,६८९)	(४,९४३,२९०)
<b>संचालन सम्बन्धि चालु दायित्वमा घट/(बढ)</b>	<b>४,१९३,९४९,७८२</b>	<b>५,३९४,२१७,८८३</b>
बैंक तथा वित्तीय संस्थाहरूलाई दिनु पर्ने बाँकी रकममा	८९७,०१९,५३२	(१५,०२७,७९१)
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने बाँकी रकममा	-	-
ग्राहकको निक्षेपमा	३,२९६,९३८,०१५	५,४०८,७८९,९३८
ऋण सापटीमा	-	-
अन्य दायित्वमा	(७,७६६)	४५५,७३६
<b>आयकर अगाडीको कार्यगत गतिविधिबाट खुद नगद प्रवाह</b>	<b>३१८,५०४,२०४</b>	<b>१,४१५,२३३,५९६</b>
आयकर भुक्तानी	(२४६,१८३,२४७)	(१७३,६९४,०९७)
<b>कार्यगत गतिविधिबाट खुद नगद प्रवाह</b>	<b>७२,३२०,९५७</b>	<b>१,२४१,५३९,४९९</b>

# नगद प्रवाह विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

(रकम रु. मा)

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>लगानी कारोवारमा नगद प्रवाह</b>		
धितोपत्र खरिद	(७४,१०३,०७०)	(१९०,१८८,४२८)
धितोपत्र बिक्रि	९६९,९६०	६,३१५,५३४
स्थिर सम्पत्तिको खरिद	(३०,४६५,८०४)	(१००,२६१,६९६)
स्थिर सम्पत्तिको बिक्रि	१२,२३५	६०,४८८
अमूर्त सम्पत्तिको खरिद	१,८२८,५८९	(१,१२९,८०७)
अमूर्त सम्पत्तिको बिक्रीबाट प्राप्ती	-	-
लगानी सम्पत्ति खरिद	-	-
लगानी समपत्ति बिक्रीबाट प्राप्ती	-	-
साहायक कम्पनी, सम्बद्ध र संयुक्त उद्यममा भएको लगानी	-	-
व्याज प्राप्ती	-	-
लाभांश प्राप्ती	-	-
<b>लगानी कारोवारमा प्रयोग भएको खुद नगद</b>	<b>(१०१,७५८,०९०)</b>	<b>(२८५,२०३,९०९)</b>
<b>वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह</b>		
ऋणपत्र निष्काशनबाट प्राप्ती	-	-
ऋणपत्रको भुक्तानी	-	-
असुरक्षित दायित्वको निष्काशनबाट प्राप्ती	-	-
असुरक्षित दायित्वमा भएको भुक्तानी	-	-
शेयर निष्काशनबाट प्राप्ती	-	२८७,०४६,०२६
लाभांश भुक्तानी	-	-
व्याज भुक्तानी	-	-
अन्य प्राप्ती/भुक्तानी	-	-
<b>वित्तीय श्रोत कारोवारबाट खुद नगद</b>	<b>-</b>	<b>२८७,०४६,०२६</b>
<b>नगद प्रवाहमा भएको खुद घट/(बढ)</b>	<b>(२९,४३७,१३३)</b>	<b>१,२४३,३८१,६१५</b>
नगद तथा नगद समानको शुरुवाती मौज्दात	४,६०६,७५४,५९३	३,३६३,२६८,२७०
मर्जरबाट प्राप्त नगद तथा नगद समान	-	-
नगद तथा नगद समानको विनिमय दरमा भएको फरक	(३,७९९,६७७)	१०४,७०९
<b>नगद तथा नगद समानको अन्तिम मौज्दात</b>	<b>४,५७३,५९७,७८३</b>	<b>४,६०६,७५४,५९३</b>

आजको मितिको प्रतिवेदन अनुसार

द. सुनिल केसी  
प्रमुख कार्यकारी अधिकृत

द. पवन कुमार गोल्याण  
अध्यक्ष

द. निको पिल  
संचालक

द. राजेन्द्र काफ्ले  
संचालक

द. हरिश्चन्द्र सुवेदी  
संचालक

राजेश पौडेल, एफ.सि.ए.  
पार्टनर  
पि.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउण्टेन्ट्स

द. प्रदीप राज पाण्डे  
संचालक

रवि शर्कर सैन्जु  
संचालक

सुनीति श्रेष्ठ हाडा  
संचालक

नविन मानन्धर  
प्रमुख वित्त अधिकृत

मृदुल पराजुली  
प्रमुख वित्त तथा योजना

मिति: मंगलबार, १० मंसिर, २०७६  
ठेगाना: एनएमबि भवन, बबरमहल, काठमाडौं

# इक्विटीमा परिवर्तनको विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

रकम रु. मा

इक्विटी धारकलाई बाँडफाँड योग्य इक्विटी													
विवरण	शेयर पूँजी	कल्ल इन् एडभान्स	शेयर प्रिमीमम	साधारण जगेडा कोष	सट्टी घटबढ कोष	नियामक कोष	फेयर ब्यालु कोष	पुनर्मुल्याङ्कन कोष	सञ्चित नाफा	अन्य कोष	कुल रकम	नियन्त्रण नहुने स्वार्थ	कुल इक्विटी
श्रावण १, २०७६ सालको मौज्दात समायोजन/पुनःस्थापना	२,०२२,०४,२१०० (३७८,१०७,३००)	२३४,७४,२१,८२७	-	₹२१,०६,४१०	१,२८४	-	-	-	४,०८,६१८	२१,०६,४१०	२६,४०,४११,८२७	-	२६,४०,४११,८२७
श्रावण १, २०७५ समायोजित/पुनःस्थापित मौज्दात यस वर्षको विस्तृत आवन्दी नाफा	१,६४३,६४८,८००	२३४,७४,२१,८२७	१५,३७२,४७४	₹२१,०६,४१०	१,२८४	-	७८,६६१,४८८	-	३,७६,७६२,२२७	२१,०६,४१०	२,७६,२९,९२,७६४	-	२,७६,२९,९२,७६४
आयकर परश्चातको अन्य विस्तृत आवन्दी फेयर भेल्युमा, मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानी बाट भएका नाफा/नोकसान पुनः मुल्याङ्कनबाट भएका नाफा/नोकसान परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/नोकसान नगद प्रवाहको हेजिङबाट भएको नाफा/नोकसान विदेशी विनिमय संचालनको विविध सम्पत्ति विनिमयबाट भएको सट्टी नाफा/नोकसान	-	-	-	-	-	-	-	-	३०,४,३२,७९,२८८	-	३०,४,३२,७९,२८८	-	३०,४,३२,७९,२८८
यस वर्षको विस्तृत आवन्दी जगेडा कोषबाट निकालिएको रकम साधारण जगेडा कोष	-	-	-	७४,७६१,०००	२६,१७७	-	-	-	(९०,६६७,६२२)	-	(१०,६६७,६२२)	-	(१०,६६७,६२२)
लगानी समायोजन कोष सट्टी घटबढ कोष	-	-	-	७४,७६१,०००	२६,१७७	-	-	-	(७४,७६१,०००)	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष स्थापना कर्मचारी दक्षता अभिवृद्धी कोष स्थापना स्थान कर जगेडा कोषको समायोजन	-	-	-	-	-	-	-	-	(१,७६१,४३९)	१,७६१,४३९	-	-	-
जगेडा कोषमा सारिएको रकम कर्मचारी दक्षता अभिवृद्धी कोष खर्च	-	-	-	-	-	-	-	-	(३,७३७,४४०)	३,७३७,४४०	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च सञ्चित नाफामा सारिएको	-	-	-	-	-	-	-	-	(३०४,४३३)	३०४,४३३	-	-	-
फेयर भेल्यु कोषमा सारिएको	-	-	-	-	-	-	-	-	(१८,८१४,३८९)	१८,८१४,३८९	-	-	-
इक्विटीमा देखाइएको शेयरधनी सँगको कारोबार शेयर (निकाशान)	४९,२१,८३,४००	(२३४,७४,२१,८२७)	२८,६१४,७६३	-	-	-	-	-	९,३६,०८,१६७	(२,४८,९६४)	४४,७८,८९७	-	४४,७८,८९७
शेयर (निकाशान)	१५,३७२,४७४	-	(१५,३७२,४७४)	-	-	-	-	-	(३,४४०,४४९)	-	(३,४४०,४४९)	-	(३,४४०,४४९)
शेयर (कर बाहेक)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित मुक्तानी शेयररक्षनीलाई लामाशा वितरण	-	-	-	-	-	-	-	-	(३६२,७३४,७६६)	-	(३६२,७३४,७६६)	-	(३६२,७३४,७६६)
वोनस शेयर निकाशान	३६२,७३४,७६६	-	-	-	-	-	-	-	-	-	-	-	-
नगद लामाशा मुक्तानी शेयर विक्रि गर्दाको नाफा एकीकृत अन्य विस्तृत आवन्दीको विवरण वर्गीकरण गरिएको (कर बाहेक)	-	-	-	-	-	-	-	-	४,४२०,६७४	-	४,४२०,६७४	-	४,४२०,६७४
जम्मा योगदान तथा बाँडफाँड आषाढ २०७५ को अन्त्य मौज्दात	८,७१,२९०,८००	(२३४,७४,२१,८२७)	१३,२२,९१,३९९	४३,६६,८६,७१०	२७,४६१	-	(११,७०६,१३३)	-	(३१,९८,८८१)	४३,२२,९१,३९९	३३,२२,९१,३९९	-	३३,२२,९१,३९९

## इक्विटीमा परिवर्तनको विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

रकम रु. मा

विवरण	इक्विटी धारकलाई बाँडफाँड योग्य इक्विटी बैंक											कुल इक्विटी	
	शेयर पूँजी	कलस इन एडभान्स	शेयर प्रिभि मयम	साधारण जगेडा कोष	सट्टी घटवट कोष	नियामक कोष	फेयर म्यालु कोष	पुनर्मुल्याङ्कन कोष	सञ्चित नाफा	अन्य कोष	कुल रकम		नियन्त्रण नहुने स्वार्थ
श्रावण १, २०७५ सालको मौज्जात समायोजन/पुनःस्थापना (समूह)	२,५१५,२३५,६००	-	२८,६१४,७९३	४३६,८५७,४१०	२७,४६१	-	(११,७०६,१३३)	-	३१७,८८८,८१०	४३,२२६,४८६	३,३२५,१३७,३४७	-	३,३२५,१३७,३४७
श्रावण १, २०७५ समायोजित/पुनःस्थापित मौज्जात	२,५१५,२३५,६००	-	२८,६१४,७९३	४३६,८५७,४१०	२७,४६१	-	(११,७०६,१३३)	-	३१७,८८८,८१०	४३,२२६,४८६	३,३२५,१३७,३४७	-	३,३२५,१३७,३४७
यस वर्षको विस्तृत आवधिकी नाफा	-	-	-	-	-	-	-	-	४,३४७,७४७	-	४,३४७,७४७	-	४,३४७,७४७
आयकर परव्यातको अन्य विस्तृत आवधिकी फेयर भेल्युमा, मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानी बाट भएका नाफा/नोकसान	-	-	-	-	-	-	-	-	(६,३४८,४६५)	-	(६,३४८,४६५)	-	(६,३४८,४६५)
पुनः मुल्याङ्कनबाट भएका नाफा/नोकसान परिभाषित लाभ योजनाबाट विभाषिक नाफा/नोकसान	-	-	-	-	-	-	-	-	-	-	-	-	-
नगद प्रवाहको हेजिङबाट भएको नाफा/नोकसान	-	-	-	-	-	-	-	-	-	-	-	-	-
विदेशी विनिमय संचालनको विविध सम्पत्ति विनिमयबाट भएको सट्टी नाफा/नोकसान	-	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आवधिकी जगेडा कोषबाट सारिएको रकम	-	-	-	१०७०८६,४४१	-	-	२२६,१४४,४४७	-	४,२९६,२९२	१०,९४१,०६२	५,२९६,२९२	-	५,२९६,२९२
साधारण जगेडा कोष	-	-	-	१०७०८६,४४१	-	-	२२६,१४४,४४७	-	(१०७,०८६,४४१)	-	-	-	-
संस्थानात सामाजिक उत्तरदायित्व कोष स्थापना	-	-	-	-	-	-	-	-	(१०७,०८६,४४१)	-	-	-	-
कर्मचारी दक्षता अभिवृद्धी कोष स्थापना	-	-	-	-	-	-	-	-	(४,३४७,७४७)	-	-	-	-
नियामक जगेडा कोष	-	-	-	-	-	-	-	-	(४,३४७,७४७)	-	-	-	-
स्थान कर जगेडा कोषको समायोजन	-	-	-	-	-	-	-	-	(२०६,०७३,४६१)	-	-	-	-
जगेडा कोषमा सारिएको रकम	-	-	-	-	-	-	-	-	४,३४७,७४७	-	४,३४७,७४७	-	४,३४७,७४७
कर्मचारी दक्षता अभिवृद्धी कोष खर्च	-	-	-	-	-	-	-	-	(४,३४७,७४७)	-	-	-	-
लगानी समायोजन कोष	-	-	-	-	-	-	-	-	(१०७,०८६,४४१)	-	-	-	-
फेयर भेल्यु कोषमा सारिएको	-	-	-	-	-	-	-	-	४,३४७,७४७	-	४,३४७,७४७	-	४,३४७,७४७
स्थान कर जगेडा कोषको समायोजन	-	-	-	-	-	-	-	-	(४,३४७,७४७)	-	-	-	-
संस्थानात सामाजिक उत्तरदायित्व कोषबाट खर्च	-	-	-	-	-	-	-	-	(१०७,०८६,४४१)	-	-	-	-
इक्विटीमा देखाइएको शेयरधनी सँगको कारोवार	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर जारी खर्च (कर बाहेक)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लामाशा वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनस शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-	-
नगद लामाशा भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर विक्री गर्दाको नाफा एकीकृत अन्य विस्तृत आवधिकीको विकरण वर्गीकरण गरिएको (कर बाहेक)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
जम्मा योगदान तथा बाँडफाँड	२,५१५,२३५,६००	-	२८,६१४,७९३	४३६,८५७,४१०	२७,४६१	-	२२६,१४४,४४७	-	४,३४७,७४७	१०,९४१,०६२	६,७८६,९७२	-	६,७८६,९७२
आषाढ २०७६ को अन्य मौज्जात	-	-	-	-	-	-	-	-	-	-	-	-	-

द. सुनिल केसी

प्रमुख कार्यकारी अधिकृत

द. पवन कुमार गोल्याण

अध्यक्ष

द. निको पिल

संचालक

द. राजेन्द्र काफ्ले

संचालक

द. हरिचन्द्र सुवेदी

संचालक

राजेश चौडेल, एफ.सिए.

पाठनर

पि.एल. श्रेष्ठ एण्ड कम्पनी

चार्टर्ड एकाउण्टन्ट्स

मुद्दल पराजुली

प्रमुख वित्त तथा योजना

नविन मानन्धर

प्रमुख वित्त अधिकृत

मिति: मंगलबार, १० मंसिर, २०७६

टेगाना: एनएमबि भवन, बबरमहल, काठमाडौं



# बाँड्न योग्य नाफा/नोक्सानको विवरण

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)  
(नेपाल राष्ट्र बैंकको नियमावली बमोजिम)

(रकम रु. मा)

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नाफा नोक्सान विवरण बमोजिमको नाफा/(नोक्सान)	५३५,४४७,७५७	३९४,३२७,९२८
<b>बाँडफाँड :</b>		
क. जगेडा कोष	(१०७,०८९,५५१)	(७८,८६५,५८६)
ख. सटही घटबड कोष	-	-
ग. पूँजी चुक्ता कोष	-	-
घ. संस्थागत सामाजिक दायित्व कोष	(५,३५४,४७८)	(३,९४३,२७९)
ङ. कर्मचारी तालिम कोष	(३७५,५५८)	(५९२,८४३)
च. लगानी समायोजन कोष	-	-
<b>नियामक समायोजन अधिको नाफा/नोक्सान</b>	<b>४२२,६२८,१७०</b>	<b>३१०,९२६,२२०</b>
<b>नियामक समायोजन :</b>		
क. व्याज वक्यौता /अधिल्लो व्याज वक्यौता प्राप्ति घटवढ	(१७६,४५१,५८०)	-
ख. ऋण नोक्सान व्यवस्थामा घटवढ	-	-
ग. लगानीमा घाटाको लागि व्यवस्थाको घटवढ	(३१,०४८,३७९)	-
घ. गैर बैकिङ्ग सम्पत्तिको व्यवस्थाको घटवढ	(५७१,५०६)	-
ङ. स्थगन कर सम्पत्ति घटवढ	(१८,०७३,४८१)	-
च. ख्याती घटवढ	-	-
छ. मोलतोल खरिदमा नाफाको घटवढ	-	-
ज. विमाङ्कित घाटाको घटवढ	-	-
झ. अन्य	-	-
-फेयर भ्यालु कोष को घटवढ	-	-
<b>कुल समायोजन</b>	<b>(२२६,१४४,९४६)</b>	<b>-</b>
<b>बाँड्न योग्य नाफा/(नोक्सान)</b>	<b>१९६,४८३,२२३</b>	<b>३१०,९२६,२२०</b>

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

### नगद तथा नगद समान

४.१

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
नगद मौज्जात	५५७,२७७,५१३	५३५,४१७,७५९	३८०,१६८,१३६
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	७,०९८,२७०	१८,९५६,९२८
माग तथा अल्प सुचनामा प्राप्त हुने रकम	४,०१६,३२०,२६९	४,०६४,२३८,५६४	२,९६४,१४३,२०६
अन्य	-	-	-
जम्मा	४,५७३,५९७,७८२	४,६०६,७५४,५९३	३,३६३,२६८,२७०

### नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात

४.२

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
नेपाल राष्ट्र बैंकसँग रहेको वैधानिक मौज्जात	१,१४८,३९७,९२८	१,१२२,४७०,१९०	८००,६२२,१९२
पुनः विक्रिको निम्ति खरिद गरिएको धितोपत्र	-	-	-
नेपाल राष्ट्र बैंकबाट अन्य निक्षेप तथा लिन वाँकी वक्यौता रकम	-	-	-
जम्मा	१,१४८,३९७,९२८	१,१२२,४७०,१९०	८००,६२२,१९२

### बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात

४.३

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
आन्तरिक बैंक तथा वित्तीय संस्था सँगको मौज्जात	-	-	-
विदेशी बैंक तथा वित्तीय संस्था सँगको मौज्जात	-	-	-
घटाउने: प्रभारको लागि व्यवस्था	-	-	-
जम्मा	-	-	-



४.४

## ब्युत्पन्न वित्तीय उपकरण

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
<b>व्यापारिक लगानी</b>			
व्याजदर स्वाप	-	-	-
मुद्रा स्वाप	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-
अन्य	-	-	-
<b>जोखिम व्यवस्थापनको निम्ति</b>			
व्याजदर स्वाप	-	-	-
मुद्रा स्वाप	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-
अन्य	-	-	-
<b>जम्मा</b>	-	-	-

४.५

## अन्य व्यापारिक सम्पत्तिहरू

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
ट्रेजरी बिल	-	-	-
नेपाल सरकारको ऋणपत्र	-	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-
स्वदेशी इजाजत प्राप्त संस्थाको वण्ड	-	-	-
शेयर	-	-	-
अन्य	-	-	-
<b>जम्मा</b>	-	-	-
उधारो (प्लेज्ड) राखिएको	-	-	-
उधारो (प्लेज्ड) नराखिएको	-	-	-

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी

४.६

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
माइक्रो फाइनेन्स संस्थालाई दिइएको कर्जा	५,७३,८२६,७५२	१,२४,०६७,१२१	३४,०६७,१२१
अन्य	-	-	-
घटाउने : प्रभारको लागि व्यवस्था	(५,७३८,२६८)	(१,२४०,६७१)	(३४०,६७१)
<b>जम्मा</b>	<b>५६८,०८८,४८४</b>	<b>१२२,८२६,४५०</b>	<b>३३,७२६,४५०</b>

४.६.१. प्रभारको निवृत्ति व्यवस्था

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
श्रावण १ को मौज्जात	१,२४०,६७१	३४०,६७१	४००,०००
यस वर्षको प्रभार	-	-	-
यस वर्षको जम्मा	४,४९,७,५९६	९००,०००	-
उठेको/विपर्यय	-	-	(५९,३२९)
अपलेखन गरिएको रकम	-	-	-
<b>आषाढ अन्त्यको मौज्जात</b>	<b>५,७३८,२६८</b>	<b>१,२४०,६७१</b>	<b>३४०,६७१</b>

ग्राहकलाई कर्जा तथा सापटी

४.७

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
अपलोखित मुल्याङ्कन गरिएको कर्जा र सापटी	२२,८०३,१८१,०७९	१८,४४५,४६७,२१०	१४,१६७,१२४,१२०
घटाउने : प्रभार व्यवस्था	(२९०,२४६,२२०)	(२१६,०३७,०२५)	(१५७,९६३,००२)
साप्टिक प्रभार	(१५२,३२८,७४३)	(४८,८३०,००१)	(६०,९०४,५८८)
<b>खुद रकम</b>	<b>२२,३६०,६०६,११६</b>	<b>१८,१८०,६००,१८४</b>	<b>१३,९४८,२५६,५२९</b>
FVTPL मा मुल्याङ्कन गरिएको कर्जा तथा सापटी	-	-	-
<b>जम्मा</b>	<b>२२,३६०,६०६,११६</b>	<b>१८,१८०,६००,१८४</b>	<b>१३,९४८,२५६,५२९</b>



४७.१ : कर्जा प्रकारको आधारमा कर्जा र सापटीको विश्लेषण

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
<b>कर्जा प्रकार</b>			
आवधीक कर्जा	४,२१७,०६५,९२५	३,९४९,०३७,९७३	९२२,०५३,९४५
ओभर ड्राफ्ट	२,०९१,९९६,९५५	२,३६७,०९८,३२७	१,७५७,९८६,७३२
ट्रष्ट रिसिप्ट/आयात कर्जा	-	-	-
माग तथा अन्य चालु पूँजी कर्जा	३९१,३५९,८५६	३३५,५००,०००	-
व्यक्तिगत आवासिय कर्जा	३,६२४,४८३,७३६	३,५२६,९५६,६६६	२,९१५,६४७,३६२
रियल स्टेट कर्जा	२,३८९,८९६,८०९	१,८२०,२११,५१२	४६५,८९२,२९९
मार्जिन लेन्डिङ्ग कर्जा	३०८,८६८,९५१	२२१,५७०,४६९	१४५,३२१,२०४
हायर पर्वेज कर्जा	२,४३९,१८९,५०३	२,६८१,६६०,२३०	२,५४३,७६६,२६३
पिछडिएको वर्गलाई कर्जा	५७३,७६०,६५४	५९२,२९८,७३९	६६९,९०६,३६९
विल खरिद	-	-	-
कर्मचारी कर्जा	१०७,०२२,४२७	९४,६७५,११४	५७,२५१,१५०
अन्य	६,४८३,०८४,६८३	२,७४२,७३७,४६४	४,६०५,१८५,६८०
<b>जम्मा</b>	<b>२२,६२६,७२९,४९९</b>	<b>१८,३३१,७४६,४९४</b>	<b>१४,०८३,०११,००३</b>
लिन वॉकी व्याज	१७६,४५१,५८०	११३,७२०,७५५	८४,१७५,५३३
<b>कुल जम्मा</b>	<b>२२,८०३,१८१,०७९</b>	<b>१८,४४५,४६७,२४९</b>	<b>१४,१६७,१८६,५३६</b>

४७.२ : मुद्राको आधारमा कर्जा र सापटीको विश्लेषण

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
नेपाली रुपैया	२२,८०३,१८१,०७९	१८,४४५,४६७,२४९	१४,१६७,१२४,१२०
भारतीय रुपैया	-	-	-
अमेरिकन डलर	-	-	-
ग्रेट ब्रिटेन पाउन्ड	-	-	-
युरो	-	-	-
जापानिज ऐन	-	-	-
चाइनिज युआन	-	-	-
अन्य	-	-	-
<b>जम्मा</b>	<b>२२,८०३,१८१,०७९</b>	<b>१८,४४५,४६७,२४९</b>	<b>१४,१६७,१२४,१२०</b>

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

४७.३ : धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
<b>सुरक्षण</b>			
चल/अचल सम्पत्ति	२१,०४९,८९६,६५४	१७,१७६,३८५,९१३	१२,६५६,७९४,३१२
सुन र चाँदी	९,०२,१८०,०८२	७४,७८६,३५७	७७४,६४३,५२८
स्वदेशी बैंक तथा वित्तिय संस्थाको ग्यारेन्टि	४५९,१५१,७४६	१२०,०००,०००	३०,०००,०००
सरकारी ग्यारेन्टि	४,०६७,१२०	४,०६७,१२०	४,०६७,१२०
अन्तराष्ट्रिय सुचिकृत बैंकको ग्यारेन्टि	-	-	-
निर्यात कागजपत्रको धितो	-	-	-
मुदति निक्षेपको धितो	३००,७५३,२८१	२४१,८९३,८४०	५०६,१४३,४४०
सरकारी सेक्युरिटीको धितो	-	-	-
काउन्टर ग्यारेन्टि	-	-	-
व्याक्तिगत ग्यारेन्टि	२७,४८७,६७४	१६,४५६,५८६	१,१८१,६४०
अन्य धितो	५९,६४५,५२२	१३५,८७७,३९४	१९४,२९४,०८०
जम्मा	२३,८०३,१८१,०७९	१८,४४५,४६७,२१०	१४,१६७,१२४,१२०
सुरक्षण नगरिएको	-	-	-
<b>कुल जम्मा</b>	<b>२३,८०३,१८१,०७९</b>	<b>१८,४४५,४६७,२१०</b>	<b>१४,१६७,१२४,१२०</b>



४.७.४ : प्रभारको लागि व्यवस्था

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
निर्दिष्ट प्रभारको लागि व्यवस्था			
श्रावण १ को मौज्जात	४८,८३०,००१	६०,९०४,५८८	५२,६३१,८६४
यस वर्षको प्रभार :	२७,०८२,८८४	(१२,०७४,५८७)	८,२७२,७२४
यस वर्षको थप	२७,०८२,८८४		८,२७२,७२४
यस वर्ष उठेको/विपर्यय	-	(१२,०७४,५८७)	-
अपलेखन	-	-	-
विदेशी मुद्राको प्रभारमा विनिमय दरको घट/बढ			
अन्य उत्तारचढाव			
आसाढ अन्त्यको मौज्जात	७५,९१२,८८५	४८,८३०,००१	६०,९०४,५८८
साप्ताहिक प्रभारको लागि व्यवस्था			
श्रावण १ को मौज्जात	२१६,०३७,०२५	१५७,९६३,००३	१०७,३९०,१३८
यस वर्षको प्रभार :	१५०,६२५,०५२	५८,०७४,०२३	५०,५७२,८६५
यस वर्षको थप/विपर्यय	१५०,६२५,०५२	५८,०७४,०२३	५०,५७२,८६५
विदेशी मुद्राको प्रभारमा विनिमय दरको घट/बढ	-	-	-
अन्य उत्तारचढाव	-	-	-
आसाढ अन्त्यको मौज्जात	३६६,६६२,०७८	२१६,०३७,०२५	१५७,९६३,००३
प्रभारको लागि जम्मा व्यवस्था	४४२,५७४,९६३	२६४,८६७,०२७	२१८,६६७,५९१

धितोपत्रमा लगानी

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
अपलेखित मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी	६२४,५९५,४३८	६१३,०४०,०८३	५२७,०३२,०५२
FVTOCI मा मुल्याङ्कन गरिएको इक्विटीमा गरिएको लगानी	२९५,२०१,६६६	२४१,७२३,१८८	२६७,०६७,९६४
जम्मा	९१९,७९७,१०४	८५४,७६३,२७१	७९४,१००,०१७

धितोपत्रमा लगानीलाई तीन भागमा विभाजन गरिएको छ : FVTPL, परिषोधित लागत र FVTOCI

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

४.८.१ परिषोधित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
ऋण धितोपत्र	-	-	-
सरकारी ऋण पत्र	६२४,५९५,४३८	६१३,०४०,०८३	५०४,८०३,६८९
सरकारी ट्रेजरी बिल	-	-	२२,२२८,३६३
नेपाल राष्ट्र बैंकको वण्ड	-	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-	-
अन्य लगानी	-	-	-
घटाउने: हानी नोक्सानी व्यवस्था	-	-	-
जम्मा	६२४,५९५,४३८	६१३,०४०,०८३	५२७,०३२,०५२

४.८.२ अन्य विस्तृत आम्दानीको विवरण मार्फत फेरार भ्यालुमा मुल्याङ्कन गरिएका शेयर लगानी

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
इक्विटी उपकरणहरू	-	-	-
सुचिकृत शेयर	२३२,१८१,२६६	२३७,८८२,०६९	२६५,००७,५९०
सुचिकृत नगरिएका शेयर	६३,०२०,४००	३,८४१,११९	२,०६०,३७५
जम्मा	२९५,२०१,६६६	२४१,७२३,१८८	२६७,०६७,९६४

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## ४.८.३ इक्विटीमा गरिएको लगानीको जानकारी

विवरण	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४	
	लागत मूल्य	फेयर ब्यालु	लागत मूल्य	फेयर ब्यालु	लागत मूल्य	फेयर ब्यालु
<b>सूचीकृत इक्विटीमा भएको लगानी</b>						
१ एन.आई.वि.एल. समृद्धि कोष	७,९०९,७३०	७,३४०,७९१	७,९०९,७३०	८,०४६,३३१	७,९०९,२३०	९,३९३,९९३
७,९२,७४२ एकाई प्रति एकाई १० ले चुक्ता						
२ सानिमा माई हाइड्रो पावर कम्पनी	५,८८३,९१५	४,०७८,५१५	४,०७८,५१५	३,४७३,१९२	-	-
१६,४७ साधारण शेयर (मध्ये १,०८० बोनस समेत) प्रति शेयर १०० ले चुक्ता						
३ एन.एम.वि. सुलभ इनभेष्टमेन्ट कोष	४,५९,१८०	४,९६८,३२८	४,५८९,५८५	५,३०३,५२९	४,५८९,५८५	५,७३९,७५०
४,५९,१८० एकाई प्रति एकाई १० ले चुक्ता						
४ वरुण हाइड्रो पावर कम्पनी	१,०००	९००	१,०००	१,५००	१,०००	२,५३०
१० किता साधारण शेयर प्रति शेयर १०० ले चुक्ता						
५ जल विद्युत लगानी तथा विकास कम्पनी लिमिटेड	-	७४,५४३	४६३,४००	७१८,२७०	४६३,४००	९१२,८९८
४६३ बोनस शेयर						
६ ग्लोबल आई.एम.ई. समन्त एकाई	३७९,७२,७००	३१,८२१,१२३	३७९,७२,७००	३३,३०२,०५८	३७९,७२,७००	३८,६९४,१८१
३७९,७२,७०० एकाई प्रति एकाई १० ले चुक्ता						
७ नबिल इक्विटि फण्ड	१४,३६२,९१०	१३,४००,५९५	१४,३६२,९१०	१४,१६१,८२९	१४,३६२,९१०	१४,३६२,९१०
१४,३६,२९१ एकाई प्रति एकाई १० ले चुक्ता						
८ मेरो माईक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेड	६,८००	३६,१७६	३,७००	६२,६४०	३,७००	८१,५४८
६८ साधारण शेयर प्रति शेयर १०० ले चुक्ता						
९ बिलिमे हाइड्रोपावर कं. लि.	१,८९४,७५८	१,९७४,५९०	८८९,५८३	१,१७८,६८०	-	-
३,७९० किता साधारण शेयर (मध्ये ७९० बोनस समेत) प्रति शेयर १०० ले चुक्ता						
१० लक्ष्मी ब्यालू फण्ड १	१३,४१७,८०६	१४,७०२,७१९	१४,५५४,६६८	१४,७७४,७९१	१३,४१७,८०६	१६,४३२,६७७
१४,४१,४४३ एकाई प्रति एकाई रु. १० ले चुक्ता						
११ नेपाल लाइफ इन्स्योरन्स कं. लि.	९,९७१,७०४	७,६७६,५२०	९,९७१,७०४	८,९४६,०००	९,९७१,७०४	४,६७१,९००
८,५२० साधारण शेयर (मध्ये ४,६५० बोनस समेत) प्रति शेयर रु. १०० ले चुक्ता						
१२ लक्ष्मी इक्विटी फण्ड	३०,३८४,७८३	२२,३१६,१६३	२९,२४७,९२०	२३,६९०,८१५	२९,२४७,९२०	२९,२४७,९२०
२९,२४,७९२ एकाई प्रति एकाई रु. १० ले चुक्ता						
१३ सिदार्थ इक्विटी फण्ड	९,६७७,४८०	९,७६४,५७७	९,६७७,४८०	९,२५१,६७१	-	-
९,६७,७४८ एकाई प्रति एकाई रु. १० ले चुक्ता						
१४ सानीमा म्यूचुअल फण्ड	२४,०००,०००	२२,५६०,०००	२४,०००,०००	२२,९४४,०००	-	-
२४,००,००० एकाई प्रति एकाई रु. १० ले चुक्ता						
१५ सिटीजन म्यूचुअल फण्ड	२०,०००,०००	२०,३६०,०००	२०,०००,०००	१८,५६०,०००	-	-
२०,००,००० एकाई प्रति एकाई रु. १० ले चुक्ता						
१६ एन.आई.सि एसिया म्यूचुअल फण्ड	१०,०००,०००	१०,२८०,०००	१०,०००,०००	९,१९०,०००	-	-
१०,००,००० एकाई प्रति एकाई रु. १० ले चुक्ता						
१७ सिदार्थ इक्विटी ओरिएन्टेड रिस्कम	९,५६७,६३६	१०,२९१,१८३	९,५६७,६३६	१०,०३४,३७९	९,२७८,५४४	११,०३४,९३०
९,५६,१२६ एकाई प्रति एकाई रु. १० ले चुक्ता						

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## ४८.३ इक्विटीमा गरिएको लगानीको जानकारी

विवरण	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
१८ नेशनल लाइफ इन्स्योरेन्स कं लि.	२,५००,४२९	२,१२४,७२०	२,३८०,४२९	२,४३६,८००	-	-
३६३२ साधारण शेयर (मध्ये ४३२ बोनश समेत) प्रति शेयर रू. १०० ले चुक्ता						
१९ सिद्धार्थ इन्स्योरेन्स कं लि.	२,१९७,४२८	१,२२८,५००	२,१२७,४२८	१,३८०,०००	-	-
२,७०० साधारण शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
२० लुम्बिनी जनरल इन्स्योरेन्स कं लिमिटेड	४,०१६,७३३	५,३८५,७००	३,११९,११३	४,४८८,१००	१,१३०,०१३	१,९४९,०००
५३,८५७ संस्थापक शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
२१ शिखर इन्स्योरेन्स कं लि.	६,१४४,९०८	४,६२६,०००	३,५३५,७८३	२,९५५,०००	-	-
६,००० साधारण शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
२२ सगरमाथा इन्स्योरेन्स कं लि.	३,५५६,१८८	१,५६८,१६०	२,९२७,८५९	२,८१४,०००	-	-
२,५९२ साधारण शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
२३ अरुण कामेली हाइड्रो पावर कम्पनी	-	-	२९,५००	७६,७००	५९,०००	२४१,३१०
२९५ किता साधारण शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
२४ अपि हाइड्रो पावर कम्पनी	-	४२९	५,२००	१५,६२०	५,२००	२८,३४०
३ किता बोनश शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
२५ ब्रुटवल पावर कं लि.	४,०४९,०२६	४,०९०,०००	२,५०५,०००	२,२८५,०००	-	-
१०,००० किता साधारण शेयर (मध्ये ५०० बोनश समेत) प्रति शेयर रू. १०० ले चुक्ता						
२६ नेपाल टूरसंसार कं लि.	१२,३४५,८४०	१०,१८०,१७०	१२,३४५,८४०	१०,५९१,४९०	७,४३२,०८४	७,५७७,५५०
१४,६९० साधारण शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
२७ एन एम बि माइक्रोफाइनान्स लि.	-	४,९५०	२,४००	५६,७००	२,४००	६८,३०४
५ किता बोनश प्रति शेयर रू. १०० ले चुक्ता						
२८ ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि.	१,०००	१२,०२०	१,५००	११,०५५	१,५००	१९,५४५
११ साधारण शेयर (मध्ये १ बोनश समेत) प्रति शेयर रू. १०० ले चुक्ता						
२९ कालिका माई विकास बैंक लि.	-	-	८,२००	१८,७९०	८,२००	१४२,६८०
१३५ साधारण शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
३० महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.	२,०००	९,७०२	२,०००	१५,६२०	२,०००	२३,२००
२२ साधारण शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
३१ विजय लघुवित्त वित्तीय संस्था लि.	-	१,४५५	२,३००	२१,४२०	२,३००	३१,५७९
३ बोनश शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
३२ वामी माईक्रो फाइनान्स वित्तीय संस्था लि.	१,६००	२५,९४४	१,६००	३१,८५५	१,०००	१९,७९०
२३ साधारण शेयर (मध्ये ७ बोनश समेत) प्रति शेयर रू. १०० ले चुक्ता						
३३ लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.	-	-	८,६००	१०७,६०४	८,६००	१६०,०४६
९८ साधारण शेयर प्रति शेयर रू. १०० ले चुक्ता						
३४ मिरमिरे माईक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड	२,५००	२४,२७३	१,०००	१५,२६०	१,०००	२२,१००
२७ किता साधारण शेयर (मध्ये २ बोनश समेत) प्रति शेयर रू. १०० ले चुक्ता						
३५ फरवार्ड रिलायवल माइक्रोफाइनान्स लि.	-	-	-	-	२,६००	८३,७४६
२६ किता साधारण शेयर प्रति शेयर रू. १०० ले चुक्ता						



३६	रिलायबल माइक्रोफाइनान्स लि.	-	-	-	१,०००	१,०००	१,०००	१,०००	१,०००
	१० किता साधारण शेयर प्रति शेयर रु. १०० ले चुक्ता								
३७	नागरीक लगानी कोष	२८८,२७३	३०३,६२५		५,१२६,६५०	४,५५५,०००	४,५५५,०००	१,२६३,६४२	१,५७१,४००
	१२५ साधारण शेयर प्रति शेयर रु. १०० ले चुक्ता								
३८	सोल्टी होटल लि.	७२१,७५९	६१७,३२०		७२१,७५९	५५८,९००	५५८,९००	-	-
	२,५३० साधारण शेयर (मध्ये ५३० बोनस समेत) प्रति शेयर रु. १०० ले चुक्ता								
३९	युनाईटेड मोदि हाइड्रो पावर कम्पनी	-	-	-	-	-	-	३३,७००	११४,९१७
	३३७ साधारण शेयर प्रति शेयर रु. १०० ले चुक्ता								
४०	न्यागदी हाइड्रो पावर कम्पनी	-	-	-	-	-	-	५७,९००	१५२,२७७
	६३६ साधारण शेयर प्रति शेयर रु. १०० ले चुक्ता								
४१	रिडी हाइड्रो पावर कम्पनी	३५,०००	३०,६००		३५,०००	५२,६४४	३५,०००	३५,०००	७७,००४
	३४० किता साधारण शेयर प्रति शेयर रु. १०० ले चुक्ता								
४२	एन.एम.वि. हाइड्रिड फण्ड	१२,६१९,२१०	१२,६५७,०६८		१२,६१९,२१०	१२,२२८,०१४	१२,६१९,२१०	१२,६१९,२१०	१२,५४३,४९५
	१२,६१,९२१ एकाई शेयर प्रति एकाई १० ले चुक्ता								
४३	एन.आई.वि.एल. समृद्धि कोष	१०,२७४,०७०	७,६४३,९०८		१०,२७४,०७०	९,२४६,६६३	९,२७४,०७०	१०,२७४,०७०	१०,२७४,०७०
	१०,२७,४०७ एकाई प्रति एकाई रु. १० ले चुक्ता								
	<b>कुल</b>	<b>२५८,३९६,७५०</b>	<b>२३२,१८१,२६६</b>		<b>२५५,८४९,०३५</b>	<b>२३७,८८२,०६९</b>	<b>१५२,६६८,१३८</b>	<b>२६५,००७,५९०</b>	
	<b>सूचीकृत नभएको इक्विटीमा भएको लगानी</b>								
१	प्रभू क्यापिटल लि.	१,५००,०००	१,५००,०००		१,५००,०००	१,५००,०००	५००,०००	५००,०००	५००,०००
	१,५०,००० संस्थापक शेयर प्रति शेयर रु. १०० ले चुक्ता								
२	कर्जा सूचना केन्द्र लिमिटेड	२७,०००	२३६,२००		२७,०००	२७०,७८४	२७,०००	२७,०००	२१७,३८७
	२,३६२ साधारण शेयर प्रति शेयर रु. १०० ले चुक्ता								
३	नेपाल समासोधन गृह कं लि.	१,०७०,२००	१,२८४,२००		१,०७०,२००	२,०७०,३३५	१,०७०,७००	१,३४२,९८८	
	१,०७,००० साधारण शेयर (मध्ये २,१४० बोनस समेत) प्रति शेयर रु. १०० ले चुक्ता								
४	महालक्ष्मी लाइफ इन्स्योरेन्स कं लि.	५०,०००,०००	५०,०००,०००		-	-	-	-	-
	५,००,००० साधारण शेयर प्रति शेयर रु. १०० ले चुक्ता								
५	नविल ब्यालेन्स फण्ड-२	१०,०००,०००	१०,०००,०००		-	-	-	-	-
	१०,००,००० एकाई प्रति एकाई रु. १० ले चुक्ता								
	<b>कुल</b>	<b>६२,५९७,२००</b>	<b>६३,०२०,४००</b>		<b>२,५९७,२००</b>	<b>३,८४१,११९</b>	<b>१,५९७,७००</b>	<b>२,०६०,३७५</b>	
	<b>खुद लगानी</b>	<b>३२०,९९३,९५०</b>	<b>२९५,२०१,६६६</b>		<b>२५८,४४९,२३५</b>	<b>२४१,७२३,१८८</b>	<b>१५४,२६५,८३८</b>	<b>२६७,०६७,९६४</b>	

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

चालु कर सम्पत्ति

४.९

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
चालु कर सम्पत्ति	२३२,३६९,७८९	१६४,९१८,३९३	१६५,८२६,६०८
चालु वर्षको आय कर सम्पत्ति	२३२,३६९,७८९	१६४,९१८,३९३	१६५,८२६,६०८
गत वर्षहरूको कर सम्पत्ति			
<b>चालु कर दायित्व</b>	<b>२०५,४६६,३६२</b>	<b>१७८,४४०,८६३</b>	<b>१७४,९८२,१७३</b>
चालु वर्षको आयकर दायित्व	२०५,४६६,३६२	१७९,६४८,३११	१७४,९८२,१७३
गत वर्षहरूको कर दायित्वहरू	-	(१,२०१,४४८)	-
<b>जम्मा आय कर दायित्व</b>	<b>२६,९०३,४२८</b>	<b>(१३,५२२,४७०)</b>	<b>(८,३५५,५६४)</b>

साहायक कम्पनीमा भएको लगानी

४.१०

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
सूचीकृत साहायक कम्पनीमा भएको लगानी	-	-	-
सूचीकृत नभएको साहायक कम्पनीमा भएको लगानी	-	-	-
जम्मा लगानी	-	-	-
घटाउने : प्रभार व्यवस्था	-	-	-
<b>खुद Carrying Amount</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

४.१०.१ : सूचीकृत साहायक कम्पनीमा भएको लगानी

विवरण	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
.....लिमिटेड	-	-	-	-	-	-
<b>कुल</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>



४.१०.२ : सूचीकृत नभएको साहयक कम्पनीमा भएको लगानी

विवरण	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
लिमिटेड	-	-	-	-	-	-
<b>कुल</b>	-	-	-	-	-	-

४.१०.३: बैंकको साहयक कम्पनीहरूसँग सम्बन्धित जानकारी

विवरण	बैंकले धारण गरेको स्वामित्वको प्रतिशत	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
लिमिटेड	-	-
लिमिटेड	-	-

४.१०.४: साहयक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ

विवरण	बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
NCI सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	-	-
यस वर्षको नाफा/(नोक्सान) वॉडफॉड	-	-
असाढ अन्त्यमा NCI सँग रहेको संचित मौज्जात	-	-
NCI लाई दिएको लाभांश	-	-

सम्बद्ध कम्पनीमा भएको लगानी

विवरण	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
सूचीकृत सम्बद्ध कम्पनीमा भएको लगानी	-	-	-	-	-	-
सूचीकृत नभएको सम्बद्ध कम्पनीमा भएको लगानी	-	-	-	-	-	-
कुल लगानी	-	-	-	-	-	-
घटाउने : प्रभार व्यवस्था	-	-	-	-	-	-
<b>खुद Carrying Amount</b>	-	-	-	-	-	-

४.११

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

४.१.१.१ : सूचीकृत सम्बद्ध कम्पनीमा भएको लगानी

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
लिमिटेड	-	-	-	-	-	-
लिमिटेड	-	-	-	-	-	-
कुल	-	-	-	-	-	-

४.१.१.२ : सूचीकृत नभएको सम्बद्ध कम्पनीमा भएको लगानी

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
लिमिटेड	-	-	-	-	-	-
लिमिटेड	-	-	-	-	-	-
कुल	-	-	-	-	-	-

४.१.१.३ : बैंकका सम्बन्ध कम्पनीहरूको जानकारी

विवरण	बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
लिमिटेड	-	-
लिमिटेड	-	-
लिमिटेड	-	-
लिमिटेड	-	-
कुल	-	-



४.११.४ : सम्बन्ध कम्पनीहरूको इक्विटी भ्यालु

विवरण	समूह
	आषाढ मसान्त २०७६
लिमिटेड	-
लिमिटेड	-
	-
<b>कुल</b>	<b>-</b>

लगानी सम्पत्तिहरू

४.१२

विवरण	बैंक		
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
फेयर भेल्युमा मुल्याङ्कन गरिएको लगानी सम्पत्ति			
श्रावण १ को मौज्जात	-	-	-
यस वर्षको थप/घट	-	-	-
यस वर्षको फेयर भेल्युमा खुद वदलाव	-	-	-
समायोजन	-	-	-
खुद रकम	-	-	-
लागतमा मुल्याङ्कन गरिएको लगानी सम्पत्ति			
श्रावण १ को मौज्जात	-	-	-
यस वर्षको थप/घट	-	-	-
समायोजन	-	-	-
संचित हास कट्टी	-	-	-
संचित प्रभार नोक्सान	-	-	-
<b>खुद रकम</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## सम्पत्ति र उपकरण

४.१३

बैंक									
विवरण	जग्गा	भवन	लीजहोल्ड सम्पत्ति	कम्प्युटर र एसोसिएरिज	परिवहन साधन	फनिचर तथा फिक्सर	भेशिनरी	अन्य उपकरणहरू	जम्मा
<b>परल मोल</b>									
श्रावण १, २०७४ को मौज्जात	१४,१७२,९५०	१४,३९७,२७५	८०,४५०,९९३	३७,२८५,७५८	५१,६६०,५९५	३४,९५२,२८५	-	६३,३३३,८६९	२७६,२५३,७२६
यस वर्ष थप	-	-	२९,१५५,२०६	१५,८३७,४७१	१४,३६९,१००	१३,८८७,८३३	-	२४,९६०,४२७	९८२,१००,३६६
थप	-	-	२९,१५५,२०६	१५,८३७,४७१	१४,३६९,१००	१३,८८७,८३३	-	२४,९६०,४२७	९८२,१००,३६६
पूँजीकृत	-	-	-	-	-	-	-	-	-
यस वर्षको विक्रि	-	-	-	(१,४८९,८२९)	(९०५,५००)	-	-	(२,८९५,८००)	(५,२०५,१३०)
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-	-	-	-	०
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	<b>१४,१७२,९५०</b>	<b>१४,३९७,२७५</b>	<b>१०९,६०६,२००</b>	<b>५१,६३३,४००</b>	<b>६५,१२४,१९५</b>	<b>४८,८४०,११८</b>	<b>-</b>	<b>८५,४८१,४९६</b>	<b>३८९,२५५,६३३</b>
यस वर्ष थप	-	-	१२,४५८,१३७	२,५०४,१३७	३,०३७,७००	२,१७९,४३८	-	५,२०८,९३९	२५,३८८,३५०.३३
थप	-	-	१२,४५८,१३७	२,५०४,१३७	३,०३७,७००	२,१७९,४३८	-	५,२०८,९३९	२५,३८८,३५०
पूँजीकृत	-	-	-	-	-	-	-	-	-
यस वर्षको विक्रि	-	-	-	(२,३७४,४२४)	(३१७,४००)	(६२३,७३३)	-	(५,०६९,५४१)	(८,३८५,०९९)
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-	-	-	-	०
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	<b>१४,१७२,९५०</b>	<b>१४,३९७,२७५</b>	<b>१२२,०६४,३३७</b>	<b>५१,७६३,११२</b>	<b>६७,८४४,४९५</b>	<b>५०,३९५,८२२</b>	<b>-</b>	<b>८५,६२०,८९३</b>	<b>४०६,२५८,८८४</b>
<b>परिषोधन र प्रभार</b>									
श्रावण १, २०७४ को मौज्जात	-	६,६१५,५४८	३७,९०४,१६१	२४,१०९,३६६	१६,४४०,१६६	२०,३०९,९९२	-	३४,६८८,३३६	१४०,०६७,५६९
सालको परिषोधन	-	७९९,८६४	७,६६२,६४०	७,६४२,५२८	११,३५०,७२७	४,९२६,१५५	-	१०,७४७,२१८	४३,०४९,१३३
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-
विक्रि	-	-	-	(१,४७५,१८२)	(८०७,३७६)	-	-	(२,७३७,०४०)	(५,०१९,५९८)
समायोजन	-	-	-	-	-	-	-	-	०
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	<b>-</b>	<b>७,३१५,४१२</b>	<b>४५,५६६,८०१</b>	<b>३०,२७६,७१३</b>	<b>२६,९८३,५१७</b>	<b>२५,२३६,१४७</b>	<b>-</b>	<b>४२,६९८,५१५</b>	<b>१७८,०९७,१०४</b>
सालको परिषोधन	-	७,३१५,४१२	१०,४६३,०९६	७,६६४,२१४	१३,१९८,४५५	६,१००,०६५	-	१३,४८६,०२१	५१,८३१,७१४
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-
विक्रि	-	-	-	(२,२०१,२६५)	(३१७,४००)	(६०३,६४७)	-	(४,७३६,२५७)	(७,८५७,५६९)
समायोजन	-	-	-	-	-	-	-	-	०
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	<b>-</b>	<b>८,०५५,२७५</b>	<b>५६,०२९,८९७</b>	<b>३५,९३९,६६२</b>	<b>३९,८६४,५१७</b>	<b>३०,७३३,५६६</b>	<b>-</b>	<b>५१,४४८,२७८</b>	<b>२२२,०७१,२४९</b>
<b>पूँजीगत निर्माण</b>									
पूँजीगत निर्माण	-	-	-	-	-	-	-	-	-
<b>खुद किताबी म्यालु</b>									
आषाढ २०७४ अन्तिमको मौज्जात	१४,१७२,९५०	७,७८१,७२७	४२,५४६,८३२	१३,१७६,३९२	३५,२२०,४२८	१४,६४२,२९३	-	२८,६४५,५३४	१५६,१८६,१५७
आषाढ २०७५ अन्तिमको मौज्जात	१४,१७२,९५०	७,०६१,८६३	६४,०३९,३९८	२१,३५६,६८७	३८,१४०,६७८	२३,६०३,९७१	-	४२,७८२,९८१	२११,१५८,५२९
आषाढ २०७६ अन्तिमको मौज्जात	१४,१७२,९५०	६,३४२,०००	६६,०३४,४४०	१५,८२३,४५०	२७,७७९,९२३	१९,६६२,२५७	-	३४,१७२,६१५	१८४,१८७,६३५

विवरण	बैंक				कुल
	ख्याती	सप्टवेयर		अन्य	
		खरिद	विकास		
<b>परल मोल</b>					
श्रावण १, २०७४ को मौज्जात	-	१९,११७,१०१	-	-	१९,११७,१०१
यस वर्ष थप	-	३,३६९,९९९	-	-	३,३६९,९९९
थप	-	३,३६९,९९९	-	-	३,३६९,९९९
पूँजीकृत	-	-	-	-	-
यस वर्षको विक्रि	-	-	-	-	-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	-	२२,४८७,१००	-	-	२२,४८७,१००
यस वर्ष थप					
थप	-	४४६,३५०	-	-	४४६,३५०
पूँजीकृत	-	-	-	-	-
यस वर्षको विक्रि	-	-	-	-	-
समायोजन/पुनःमूल्याङ्कन	-	-	-	-	-
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	-	२२,९३३,४५०	-	-	२२,९३३,४५०
<b>परिषोधन र प्रभार</b>					
श्रावण १, २०७४ को मौज्जात	-	१४,०३३,७६०	-	-	१४,०३३,७६०
सालको परिषोधन	-	२,२४०,१९२	-	-	२,२४०,१९२
यस वर्षको प्रभार	-	-	-	-	-
विक्रि	-	-	-	-	-
समायोजन	-	-	-	-	-
<b>आषाढ २०७५ अन्तिमको मौज्जात</b>	-	१६,२७३,९५१	-	-	१६,२७३,९५१
सालको परिषोधन	-	-	-	-	-
यस वर्षको प्रभार	-	२,२७४,९३९	-	-	२,२७४,९३९
विक्रि	-	-	-	-	-
समायोजन	-	-	-	-	-
<b>आषाढ २०७६ अन्तिमको मौज्जात</b>	-	१८,५४८,८९०	-	-	१८,५४८,८९०
<b>पूँजीगत निर्माण</b>					
खुद किताबी भ्यालु	-	-	-	-	-
आषाढ २०७४ अन्तिमको मौज्जात	-	५,०८३,३४१	-	-	५,०८३,३४१
आषाढ २०७५ अन्तिमको मौज्जात	-	६,२१३,१४८	-	-	६,२१३,१४८
आषाढ २०७६ अन्तिमको मौज्जात	-	४,३८४,५६०	-	-	४,३८४,५६०

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

स्थगन कर सम्पत्ति

४.१५

विवरण	बैंक		
	आषाढ मसान्त २०७६		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>			
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी	-	-	-
लगानी सम्पत्ति	-	-	-
धितोपत्रमा लगानी	-	७,७३७,६८५	७,७३७,६८५
सम्पत्ति र उपकरण	५,३७२,५३७		५,३७२,५३७
परिभाषित कर्मचारी लाभ योजना	-	-	-
कर्मचारी बिदा दायित्व	-	-	-
पट्टा दायित्व	४,९६३,२५९	-	४,९६३,२५९
व्यवस्था	-	-	-
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>	<b>१०,३३५,७९६</b>	<b>७,७३७,६८५</b>	<b>१८,०७३,४८१</b>
गत वर्षको बाँकी कर घाटामा स्थगन कर			-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर			-
<b>खुद स्थगन कर सम्पत्ति/(दायित्व), आषाढ मसान्त २०७६</b>			<b>१८,०७३,४८१</b>
स्थगन कर सम्पत्ति/दायित्व, श्रावण १ २०७५			५,३७५,४६०
<b>सालको स्थापित/रिभर्सल</b>			<b>२३,४४८,९४१</b>
नाफा नोक्सान खाता मा देखाइएको स्थगन कर खर्च/(आय)			२०,७२८,१७०
अन्य विस्तृत आयमा देखाइएको स्थगन कर खर्च/(आय)			२,७२०,७७१
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आय)			-



# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

विवरण	बैंक		
	आषाढ मसान्त २०७५		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>			
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी	-	(२०,०१६,२१५)	(२०,०१६,२१५)
लगानी सम्पत्ति	-	(९४३,०१८)	(९४३,०१८)
धितोपत्रमा लगानी	५,०१६,९१४	-	५,०१६,९१४
सम्पत्ति र उपकरण	(१७,०६३,७२०)	-	(१७,०६३,७२०)
परिभाषित कर्मचारी लाभ योजना	१२,५७४,८९१	-	१२,५७४,८९१
कर्मचारी बिदा दायित्व	११,४९४,५५४	-	११,४९४,५५४
पट्टा दायित्व	३,५६१,१३३	-	३,५६१,१३३
व्यवस्था	-	-	-
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>	<b>१५,५८३,७७३</b>	<b>(२०,९५९,२३२)</b>	<b>(५,३७५,४६०)</b>
गत वर्षको बाँकी कर घाटामा स्थगन कर			-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर			-
<b>खुद स्थगन कर सम्पत्ति/(दायित्व), आषाढ मसान्त २०७५</b>			<b>(५,३७५,४६०)</b>
स्थगन कर सम्पत्ति/दायित्व, श्रावण १ २०७४			३९,७८०,८३४
<b>सालको स्थापित/रिभर्सल</b>			<b>३४,४०५,३७४</b>
नाफा नोक्सान खाता मा देखाइएको स्थगन कर खर्च/(आय)			(४,४५२,१७८)
अन्य विस्तृत आयमा देखाइएको स्थगन कर खर्च/(आय)			३८,८५७,५५२
इकिवट्टीमा सिधै देखाइएको स्थगन कर खर्च/(आय)			

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

विवरण	बैंक		
	आषाढ मसान्त २०७४		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>			
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी	-	(२५,२५२,६६०)	(२५,२५२,६६०)
लगानी सम्पत्ति	-	-	-
धितोपत्रमा लगानी	-	(३३,८४०,६३८)	(३३,८४०,६३८)
सम्पत्ति र उपकरण	-	६५१,७७२	६५१,७७२
परिभाषित कर्मचारी लाभ योजना	८,७४९,५७५	-	८,७४९,५७५
कर्मचारी बिदा दायित्व	७,७०७,००३	-	७,७०७,००३
पट्टा दायित्व	२,२०४,११४	-	२,२०४,११४
व्यवस्था	-	-	-
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>	<b>१८,६६०,६९२</b>	<b>(५८,४४१,५२६)</b>	<b>(३९,७८०,८३४)</b>
<b>गत वर्षको बाँकी कर घाटामा स्थगन कर</b>			
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर			
<b>खुद स्थगन कर सम्पत्ति/(दायित्व), आषाढ मसान्त २०७४</b>			<b>(३९,७८०,८३४)</b>
स्थगन कर सम्पत्ति/दायित्व, श्रावण १ २०७३			७,९४८,८४५
<b>सालको स्थापित/रिभर्सल</b>			<b>(४७,७२९,६७९)</b>
नाफा नोक्सान खातामा देखाइएको स्थगन कर खर्च/(आय)			(४७,७२९,६७९)
अन्य विस्तृत आयमा देखाइएको स्थगन कर खर्च/(आय)			-
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आय)			-

## अन्य सम्पत्ति

४.१६

विवरण	बैंक		
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
विक्रीका लागि उपलब्ध सम्पत्तिहरू	५७१,५०६	३,१४३,३९३	-
अन्य गैर बैकिङ्ग सम्पत्तिहरू	-	-	-
भुक्तानी हुन बाँकी विल्स	-	-	-
उठ्न बाँकी आसामी	२,१९१,२६६	३८,१५९	४,६६९,००५
लिन बाँकी आम्दानी	-	-	-
पूर्व भुक्तानी तथा निक्षेप	२३,४०८,३२२	१४,१०५,५४०	१,३७०,९८२
आयकर जम्मा	-	-	-
स्थगन कर्मचारी खर्च	१,७८९,५९१	२,३४२,६००	४,१६७,०६९
नगद ट्रान्जिटमा	९०५,६००	९०५,६००	९०५,६००
<b>अन्य :</b>	<b>२७,६८१,६४६</b>	<b>२७,०१५,९५०</b>	<b>३१,४९५,२९६</b>
स्टेशनरी स्टक	३,९०८,४९०	४,४३९,०२६	१,४८३,९२२
उठ्न बाँकी कमिशन	-	-	-
निक्षेप	-	-	-
लिन बाँकी रेमिट्यान्स	१७,८०२,५३१	१८,९३७,०९८	२३,४२७,९८२
अन्य	५,९७०,६२५	३,६३९,८२६	६,५८३,३९२
<b>जम्मा</b>	<b>५६,५४७,९३१</b>	<b>४७,५५१,२४२</b>	<b>४२,६०७,९५१</b>



## लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

### बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी

४.१७

विवरण	बैंक		
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५
नगदी वजारबाट निक्षेप		-	-
अन्तरवैकिय लेनदेन	२५०,०००,०००	-	-
अन्य बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	१,२४६,१३२,३८४	५९९,११२,८५२	६१४,१४०,६४३
राफसाफ खाता	-	-	-
अन्य बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	-	-	-
<b>जम्मा</b>	<b>१,४९६,१३२,३८४</b>	<b>५९९,११२,८५२</b>	<b>६१४,१४०,६४३</b>

### नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

४.१८

विवरण	बैंक		
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५
नेपाल राष्ट्र बैंकबाट पुनः प्राप्त ऋण	-	-	-
हाल साविकको तरलताको सुविधा	-	-	-
नेपाल राष्ट्र बैंकबाट लेन्डर अफ लास्ट रिपोर्ट सुविधा	-	-	-
पुनः खरिद सम्झौतामा विक्रि गरिएको सेक्युरिजिहरू	-	-	-
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने अन्य बक्यौता	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

### डेबिटिभ (व्युत्पन्न) वित्तीय उपकरणहरू

४.१९

विवरण	बैंक		
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५
व्यापारको निम्ति	-	-	-
व्याजदर स्वाप	-	-	-
मुद्रा स्वाप	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-
अन्य	-	-	-
<b>जोखिम व्यवस्थापनको निम्ति</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
व्याजदर स्वाप	-	-	-
मुद्रा स्वाप	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-
अन्य	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## ग्राहकबाट निक्षेप दायित्व

४.२०

विवरण	बैंक		
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
<b>संस्थापक ग्राहक</b>	६,४४४,२५३,८१५	५,१००,३४६,८१०	३,२३०,८२३,०७८
आवधिक निक्षेप	२,९०१,९१२,५१२	२,९७०,११५,९४१	१,३२८,५०३,६६५
माग निक्षेप	३,१२५,१९३,६८०	२,५१९,९३४,३०९	१,६१८,३६४,६७०
चालु निक्षेप	१४४,८५०,५२०	१४३,१०१,३४७	१००,६७३,२०४
अन्य	२७२,२९७,१०३	२६७,१९५,२१३	१८३,२८१,५३९
<b>व्यक्तिगत ग्राहक :</b>	<b>१७,७०८,७६२,७१६</b>	<b>१५,७५५,७३१,७०६</b>	<b>१२,२१६,४६५,५००</b>
आवधिक निक्षेप	९,८८७,४०७,३२२	८,२७५,४७६,६३१	६,५०४,६४३,६०६
बचत निक्षेप	७,७०४,२२५,४९६	७,३४५,९०९,४७५	५,६१२,९५७,३७०
चालु निक्षेप	११७,११३,७७८	१३३,९९३,६९९	७९,७२८,७९४
अन्य	१६,१२०	३५१,९०१	१९,१३५,७२९
<b>जम्मा</b>	<b>२४,१५३,०१६,५३१</b>	<b>२०,८५६,०७८,५१६</b>	<b>१५,४४७,२८८,५७८</b>

## ४.२०.१ : ग्राहकबाट प्राप्त निक्षेपको मुद्रा बमोजिम विश्लेषण

विवरण	बैंक		
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५
नेपाली रुपैया	२४,१५३,०१६,५३१	२०,८५६,०७८,५१६	१५,४४७,२८८,५७८
भारतीय रुपैया	-	-	-
अमेरिकन डलर	-	-	-
ग्रेट ब्रिटेन पाउन्ड	-	-	-
यूरो	-	-	-
जापनिज ऐन	-	-	-
चाइनिज युआन	-	-	-
अन्य	-	-	-
<b>जम्मा</b>	<b>२४,१५३,०१६,५३१</b>	<b>२०,८५६,०७८,५१६</b>	<b>१५,४४७,२८८,५७८</b>

## सापटी

४.२१

विवरण	बैंक		
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
आन्तरिक सापटी	-	-	-
नेपाल सरकार	-	-	-
अन्य संस्था	-	-	-
अन्य	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
<b>विदेशी सापटी</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
विदेशी बैंक तथा वित्तीय संस्था	-	-	-
बहुपक्षिय विकास बैंकहरू	-	-	-
अन्य संस्था	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>



# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## व्यवस्था

४.२२

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
लापरवाहीको निम्ति व्यवस्था	-	-	-
पुनः संरचनाको निम्ति व्यवस्था	-	-	-
चलिरहेको कानुनी तथा कर मुद्दाको निम्ति व्यवस्था	-	-	-
अनरियस सम्झौताको निम्ति व्यवस्था	-	-	-
अन्य	-	-	-
<b>जम्मा</b>	-	-	-

## ४.२२.१ : व्यवस्थामा भएको उतार चढाव

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
श्रावण १, को मौज्जात	-	-	-
यस वर्षमा गरिएको व्यवस्था	-	-	-
यस वर्षमा प्रयोग गरिएको व्यवस्था	-	-	-
यस वर्षमा विपर्यय गरिएको व्यवस्था	-	-	-
सुविधा लिइएको छुट	-	-	-
<b>आषाढ मसान्तको मौज्जात</b>	-	-	-

## अन्य दायित्व

४.२३

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	-	४१,९१६,३०४	२९,१६५,२५१
विदाको लागि व्यवस्था	-	३८,३१५,१८०	२५,६९०,००८
अल्पकालिन कर्मचारी लाभ	७६७,९२५	१,१२३,८१५	७६९,०४९
तिर्न बाँकी विल्स	६७४,८६३	७६०,१६८	३,०७१,४४७
साहु र दिन बाँकी	४,३२४,८१५	५,५८९,२२०	५,६९२,५०३
निक्षेपमा तिर्न बाँकी व्याज	१२०,८१४,७३४	१३०,१५१,६९५	७२,०४६,८२७
सापटीमा तिर्न बाँकी व्याज	-	-	-
स्थगन अनुदान आयको दायित्व	-	-	-
तिर्न बाँकी लाभांश	१,०५०,७९१	१,०५८,५५७	१,०६०,७१८
वित्तीय लिज भित्रको दायित्व	१६,५४४,१९७	११,८७०,४४३	७,३४७,०४८
तिर्न बाँकी कर्मचारी वोनस	८८,१४३,३५८	५९,३११,२९०	६२,२६९,१६६
<b>अन्य:</b>	१२४,१९९,२३९	६३,०१४,२९०	९४,१८०,४७६
तिर्न बाँकी लेखापरिक्षण शुल्क	१,५९६,०८८	१,१३०,०००	६७८,०००
तिर्न बाँकी भुक्तानीमा कर कट्टी	४१,३४५,०६४	३०,७७५,६३८	२२,६१५,२२६
सामाजिक सुरक्षा भत्ता	३७,०४१,६१०	६,०७५,८६७	१५,२३७,८२०
भूकम्प पीडितको लागी प्राप्त रकम	३०,३५०,०००	१५,३००,५९९	४५,८००,०००
अन्य	१३,८६६,४७७	९,७३२,१८६	९,८४९,४३०
<b>जम्मा</b>	<b>३५६,५१९,९२४</b>	<b>३५३,११०,९६२</b>	<b>३०१,२९२,४९४</b>

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## ४.२३.१. निर्धारित कर्मचारी दायित्व

वित्तीय अवस्थाको विवरणमा देखाइएको रकमहरू

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
अनफन्डेड दायित्वको आजको मुल्य	५३,७८२,०९७	४१,९१६,३०४	२९,१६५,२५१
फन्डेड दायित्वको आजको मुल्य	-	-	-
कुल दायित्वको आजको मुल्य	५३,७८२,०९७	४१,९१६,३०४	२९,१६५,२५१
सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	५३,७८२,०९७	-	-
खुद दायित्वको आजको मुल्य	-	४१,९१६,३०४	२९,१६५,२५१
परिभाषित लाभ दायित्वको लेखिकृत दायित्व	-	४१,९१६,३०४	२९,१६५,२५१

## ४.२३.२. सुविधा योजना सम्पत्ति

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
सुविधा योजना सम्पत्तिमा संलग्न	-	-	-
इक्विटी सेक्युरिटीज	-	-	-
सरकारी बन्ड	-	-	-
बैंक निक्षेप	-	-	-
अन्य	५३,७८२,०९७	-	-
जम्मा	५३,७८२,०९७	-	-

## ४.२३.३. परिभाषित सुविधा योजना दायित्वको आजको भ्यालुमा उतारचढाव

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
श्रावण १ को लाभ योजना दायित्व	४१,९१६,३०४	२९,१६५,२५१	१६,१५५,०९६
विमाङ्किक नोक्सानी	-	-	-
योजनाबाट लाभ भुक्तानी	-	(१,०४९,३४७)	-
बैंकबाट लाभ भुक्तानी	(२,५९२,११३)	-	-
चालु सुविधा खर्च र व्याज	१४,४५७,९०६	१३,८००,४००	१३,०१०,१५५
आषाढ अन्तिमको लाभ योजना दायित्व	५३,७८२,०९७	४१,९१६,३०४	२९,१६५,२५१

## ४.२३.४. सुविधा योजना सम्पत्तिको आजको फेयर भ्यालुमा उतारचढाव

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
श्रावण १ को लाभ योजना दायित्व	-	-	-
योजनामा दिएको योगदान	५३,७८२,०९७	१,०४९,३४७	-
सालभर तिरिएको लाभ	-	(१,०४९,३४७)	-
विमाङ्किक नाफा नोक्सानी	-	-	-
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	-	-	-
आषाढ अन्तिमको सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	५३,७८२,०९७	-	-



# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## ४.२३.५. नाफा नोक्सान विवरणमा देखाइएको रकम

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
चालु सुविधा खर्च	१४,४५७,९०६	१३,८००,४००	१३,०१०,१५५
दायित्वमा व्याज	-	-	-
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	-	-	-
<b>जम्मा</b>	<b>१४,४५७,९०६</b>	<b>१३,८००,४००</b>	<b>१३,०१०,१५५</b>

## ४.२३.६: अन्य विस्तृत आयमा देखाइएको रकम

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
विमाङ्किक नाफा नोक्सान	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

## ४.२३.७: विमाङ्किक अनुमानहरू

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
छुट दर	-	-	-
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	-	-	-
भविष्यमा हुने तलवमा वृद्धि	-	-	-
फिर्ता दर	-	-	-

## जारी गरिएको ऋण पत्र

४.२४

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
निष्काशित गरिएको ऋण पत्र(सेक्युरिटीज) को फेयर भ्यालुलाई नाफा नोक्सानमा देखाइएको	-	-	-
अपलेखित मुल्यमा निष्काशित गरिएको ऋण पत्र(सेक्युरिटीज)	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

## सुरक्षण नराखिएको सहायक आवधिक दायित्व

४.२५

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
चुक्ता हुने अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने अग्राधिकार शेयर	-	-	-	-
अन्य	-	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## शेयर पूँजी

४.२६

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
साधारण शेयर	२,५१५,२३५,६००	२,५१५,२३५,६००	१,६४३,९४४,८००
परिवर्त्य अग्राधिकार शेयर	-	-	-
चुक्ता नहुने (इरिडिमेवल) अग्राधिकार शेयर	-	-	-
परपिच्युअल ऋण	-	-	-
कल्स इन एडभान्स			२३४,७५२,१८७
<b>जम्मा</b>	<b>२,५१५,२३५,६००</b>	<b>२,५१५,२३५,६००</b>	<b>१,८७८,६९६,९८७</b>

## ४.२६.१: साधारण शेयर

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
अधिकृत पूँजी			
१००,०००,००० साधारण शेयर प्रति रु. १००	३,०००,०००,०००	३,०००,०००,०००	३,०००,०००,०००
जारी पूँजी			
२५,१५२,३५६ साधारण शेयर प्रति रु. १००	२,५१५,२३५,६००	२,५१५,२३५,६००	१,६४३,९४४,८००
चुक्ता पूँजी			
२५,१५२,३५६ साधारण शेयर प्रति रु. १००	२,५१५,२३५,६००	२,५१५,२३५,६००	१,६४३,९४४,८००
<b>जम्मा</b>	<b>२,५१५,२३५,६००</b>	<b>२,५१५,२३५,६००</b>	<b>१,६४३,९४४,८००</b>

## ४.२६.२: साधारण शेयर स्वामित्व

विवरण	असाढ मसान्त २०७६		असाढ मसान्त २०७५		असाढ मसान्त २०७४	
	प्रतिशत	रकम	प्रतिशत	रकम	प्रतिशत	रकम
स्वदेशी स्वामित्व	१००.००%	२५,१५२,३५६	१००.००%	२५,१५२,३५६	१००.००%	१,६४३,९४४,८००
नेपाल सरकार	-	-	-	-	-	-
क वर्गका इजाजत प्राप्त संस्थाहरू	-	-	-	-	-	-
अन्य इजाजत प्राप्त संस्थाहरू	-	-	-	-	-	-
अन्य संस्थाहरू	-	-	-	-	-	-
सर्वसाधारण	४९.००%	१२,३२४,६४१	४९.००%	१२,३२४,६४१	४९.००%	८०५,५३२,९५२
अन्य	५१.००%	१२,८२७,७१५	५१.००%	१२,८२७,७१५	५१.००%	८३८,४११,८४८
<b>वैदेशिक स्वामित्व</b>						
<b>जम्मा</b>	<b>१००%</b>	<b>२५,१५२,३५६</b>	<b>१००%</b>	<b>२५,१५२,३५६</b>	<b>१००%</b>	<b>१,६४३,९४४,८००</b>



# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## जगेडा

४.२७

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
वैधानिक जगेडा कोष	५४३,९४६,९६२	४३६,८५७,४१०	३६२,१०६,४१०
सटही समिकरण कोष	२७,४६१	२७,४६१	१,२८४
संस्थागत सामाजिक उत्तरदायित्व कोष	७,३१८,१७५	५,१९८,८३७	३,९४३,९३५
पूँजी फिर्ता जगेडा कोष			
नियामक कोष	२२६,१४४,९४७	-	-
लगानी समायोजन कोष	१,५००,०००	२,५२१,४६३	७५९,९२३
पूँजीगत जगेडा कोष			
सम्पत्ति पूनः मूल्याङ्कन कोष	-	-	-
फेयर भ्यालु कोष	(१८,०५४,५९९)	(११,७०६,१३३)	७८,९६१,४८८
लाभांश समिकरण कोष			
विमाङ्किक नाफा नोक्सान	-	-	-
विशेष कोष			
अन्य कोष			
स्थगन कर कोष	-	३४,६०८,९११	१५,७९४,५२२
पूँजी समायोजन कोष			
कर्मचारी दक्षता वृद्धि कोष (तालिम कोष)	१,२७२,८३५	८९७,२७६	५९२,८४३
कर्मचारी राहत कोष			
अन्य कोष			
<b>जम्मा</b>	<b>७६२,१५५,७८०</b>	<b>४६८,४०५,२२४</b>	<b>४६२,१६०,४०६</b>

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नियमनकारी कोष खडा गरिएको छ । बैंकले तयार गरेको NFRS Complaint वित्तीय विवरणमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सञ्चित मुनाफा (Retained earnings) खातामा खर्च गरी नियमनकारी कोषमा जम्मा गरिएको छ । नियमनकारी कोषमा जम्मा भएको रकमबाट लाभांश (नगद तथा बोनस शेयर) वितरण गर्न मिल्ने छैन । यस कोषमा छुट्याइएको रकममा NFRS अनुसारको समायोजनहरू तल उल्लेखित गरिएको छन् ।

विवरण	आषाढ मसान्त २०७६
कर्जा तथा सापटीमा व्याज मुलतवी (कर्मचारी सहित)	१७६,४५१,५८०
गैर बैंकिङ्ग सम्पत्ति(लगानी सम्पत्ति) को व्यवस्था	५७१,५०६
स्थगन कर सम्पत्ति	१८,०७३,४८१
इक्विटी शेयरहरूको फेयर भ्यालु समायोजन	३१,०४८,३७९
<b>जम्मा</b>	<b>२२६,१४४,९४७</b>

संस्थागत सामाजिक उत्तरदायित्व कोष र कर्मचारी दक्षता अभिवृद्धि कोषको उतार तढाव निम्न बमोजिम छन् ।

## संस्थागत सामाजिक उत्तरदायित्व कोष

विवरण	रकम(रु)
क)खुद नाफा आ.वा २०७५/२०७६	५३५,४४७,७५७
ख) खुद नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा सारिएको	५,३५४,४७८
ग) सुरुवाती संस्थागत सामाजिक उत्तरदायित्व कोष	५,१९८,८३७
घ) आ.वा २०७५/२०७६ संस्थागत सामाजिक उत्तरदायित्व खर्च लेखिएको	३,२३५,१३९
ङ) अन्तिम संस्थागत सामाजिक उत्तरदायित्व कोष(ख+ग-घ)	७,३१८,१७५
<b>च) खुद उतार चडाव (ङ-ग)</b>	<b>२,११९,३३८</b>

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## कर्मचारी दक्षता अभिवृद्धि कोष :

विवरण	रकम(रु)
क)कर्मचारी खर्च आ.व २०७४/२०७५	१८६,५५२,८०५
ख) माथीको कर्मचारी खर्चको ३ प्रतिशत रकम आ.व २०७५/२०७६ खर्च गनुपर्ने	५,५९६,५८४
ग) तालिम खर्च आ.व २०७५/२०७६	५,२२१,०२६
घ) थप (घट)(ग-ख)	(३७५,५५८)
ङ)सुरुवाती कर्मचारी दक्षता अभिवृद्धि कोष	८९७,२७६
<b>संचित मुनाफाबाट सारिएको</b>	<b>१,२७२,८३५</b>

## संभावित दायित्व र संकल्प

४.२८

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
संभावित दायित्व	९४,५५०,०२६	४६,०११,५२६	२७,८७६,६७८
वितरण नगरिएको सुविधाहरू	३११,४५०,११५	४९९,६४३,२००	४९७,६८१,८३०
पूँजी प्रतिवद्धता	-	-	-
लीज प्रतिवद्धता	-	-	-
मुद्दा मामिला	५,०४३,७०५	५,०४३,७०५	५,०४३,७०५
<b>जम्मा</b>	<b>४११,०४३,८४६</b>	<b>५५०,६९८,४३१</b>	<b>५३०,६०२,२१३</b>

## ४.२८.१: संभावित दायित्व

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५
स्विकार्य र डकुमेन्टि क्रेडिट	-	-	-
संकलनको लागि वील्स	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-
ग्यारेन्टिज	९४,५५०,०२६	४६,०११,५२६	२७,८७६,६७८
अन्डरराइटिङ्ग प्रतिवद्धता	-	-	-
अन्य प्रतिवद्धता	-	-	-
<b>जम्मा</b>	<b>९४,५५०,०२६</b>	<b>४६,०११,५२६</b>	<b>२७,८७६,६७८</b>

## ४.२८.२: वितरण नगरिएको सुविधाहरू

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५
वितरित नगरिएको कर्जा	-	-	-
ओभर ड्राफ्टको उपयोग नगरिएको सिमा	३११,४५०,११५	४९९,६४३,२००	४९७,६८१,८३०
क्रेडिट कार्डको उपयोग नगरिएको सिमा	-	-	-
लेटर अफ क्रेडिटको उपयोग नगरिएको सिमा	-	-	-
ग्यारेन्टिको उपयोग नगरिएको सिमा	-	-	-
<b>जम्मा</b>	<b>३११,४५०,११५</b>	<b>४९९,६४३,२००</b>	<b>४९७,६८१,८३०</b>



# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## ४.२८.३ : पूँजी प्रतिवद्धता

सम्बन्धित अधिकारीद्वारा स्वीकृत गरिएको तर वित्तीय विवरणमा व्यवस्था नगरिएको पूँजीगत खर्च

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५
सम्पत्ति र उपकरणको लागि पूँजी प्रतिवद्धता			
स्विकृत र सम्भौता गरिएको	-	-	-
स्विकृत गरिएको तर सम्भौता नगरिएको	-	-	-
जम्मा	-	-	-
अमूर्त सम्पत्तिको लागि पूँजी प्रतिवद्धता			
स्विकृत र सम्भौता गरिएको	-	-	-
स्विकृत गरिएको तर सम्भौता नगरिएको	-	-	-
जम्मा	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

## ४.२८.४: लिज प्रतिवद्धता

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५
संचालित लिज प्रतिवद्धता	-	-	-
बैंक लिजी भएको खण्डमा रद्द गर्न नसकिने लिज सम्भौताको घटीमा तिर्नु पर्ने भविष्यको रकम	-	-	-
एक वर्ष ननाघेको	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-
५ वर्ष माथिको	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
वर्त लीज प्रतिवद्धता			
बैंक लिजी भएको खण्डमा रद्द गर्न नसकिने लिज सम्भौताको घटीमा तिर्नु पर्ने भविष्यको रकम	-	-	-
एक वर्ष ननाघेको	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-
५ वर्ष माथिको	-	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
<b>कूल जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

बैंकको संचालित लिज प्रतिवद्धताहरू रद्द गर्न मिल्ने खालका छन् ।

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## ४.२८.५: आयकर मुद्दा

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७५
आयकर मुद्दा	५,०४३,७०५	५,०४३,७०५	५,०४३,७०५

## व्याज आम्दानी

४.२९

कर्जा लगानी, FVTPL मा मापन गरिने लगानी बाहेक, नगद तथा नगद समान, बैंक तथा वित्तीय संस्थाबाट लिन पर्ने आसामी लगायतबाट प्राप्त व्याज आम्दानी यस अर्न्तगत समावेश गरिएको छ ।

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नगद तथा नगद समान	२३४,७८६,६९३	१७०,५७८,२१५
नेपाल राष्ट्र बैंक बाट पाउन बाँकी		
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा तथा सापटी	४५,५८९,६२३	३,८९८,६९४
ग्राहकहरूलाई कर्जा तथा सापटी	३,००४,६९०,५८९	२,२३३,१३६,१५१
धितो पत्रमा लगानी	२७,४३२,६६३	२७,५८६,००७
कर्मचारी कर्जा तथा सापटी	१,१५७,९१५	१,०६०,०११
अन्य		
जम्मा व्याज आम्दानी	३,३१३,६५७,४८४	२,४३६,२५८,९९९

## व्याज खर्च

४.३०

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी कर्जा सापट	२४२,४४७,००५	१३७,५१३,१२१
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	७,७६२,९५९	३,८९२,३३७
ग्राहकबाट निक्षेप दायित्व	१,८३७,७१४,०६४	१,४२१,९८९,५७०
सापटी	-	-
जारी गरिएको धितो पत्र	-	-
सहायक आवधिक दायित्व	-	-
अन्य	-	-
जम्मा व्याज खर्च	२,०८७,९२४,०२९	१,५६३,३९५,०२९



# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## शुल्क तथा कमिशन आम्दानी

४.३१

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
कर्जा व्यवस्थापन शुल्क		
सेवा शुल्क	१६६,५५२,०७७	१२९,४७१,६९९
शहवित्तियकारण शुल्क		
प्रतिवद्धता शुल्क		
डिडि/टिटि/स्विफ्ट शुल्क		
क्रेडिट कार्ड /ए टी एम जारी र नविकरण शुल्क	२६,२०२,९२१	१७,५८५,३४४
पूर्व भुक्तानी तथा स्वाप शुल्क		
लगानी बैंकिङ्ग शुल्क		
सम्पत्ति व्यवस्थापन शुल्क		
दलाली शुल्क		
रेमिटेन्स शुल्क	९,०४३,८११	११,२१९,३२१
एल सी मा कमिशन		
ग्यारेन्टि सम्भौता जारीमा कमिशन		
शेयर प्रत्याभूति जारीबाट कमिशन		
लकर रेन्ट	६०८,६२५	६७८,४२५
अन्य शुल्क र कमिशन आम्दानी	-	१४,९३३,७१८
<b>जम्मा शुल्क र कमिशन आम्दानी</b>	<b>२०२,४०७,४३४</b>	<b>१७३,८८८,५०६</b>

## शुल्क तथा कमिशन खर्च

४.३२

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
ए टी एम व्यवस्थापन शुल्क	८,०७७,०९८	२,५०१,३६४
भिजा/मास्टर कार्ड शुल्क	-	-
प्रतिवद्धता कमिशन	-	-
दलाली खर्च	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क		
विप्रेषण शुल्क र कमिशन	३७,२४४	४२,७२२
अन्य शुल्क र कमिशन खर्च	१००,१४५	२३३,५८५
<b>कुल शुल्क र कमिशन खर्च</b>	<b>८,२१४,४८७</b>	<b>२,७७७,६७२</b>

## खुद व्यापार आम्दानी

४.३३

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
व्यापारिक सम्पत्तिको फेयर भ्यालुमा वदलाव	-	-
व्यापारिक सम्पत्तिको निर्सगमा भएको नाफा/(नोक्सान)	-	-
व्यापारिक सम्पत्तिमा व्याज आम्दानी	-	-
व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी	-	-
विदेशी सटही कारोवारमा नाफा/(नोक्सान)	३,७३५,६९६	१२७,७३४
अन्य	-	-
<b>खुद व्यापारिक आय</b>	<b>३,७३५,६९६</b>	<b>१२७,७३४</b>

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## अन्य संचालन आम्दानी

४.३४

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
विदेशी विनिमयको पुनर्मुल्याङ्कन आम्दानी	(३,७१९,६७७)	१०४,७०९
लगानी सेक्युरिटीको विक्रीमा हुने नाफा नोक्सान	-	-
लगानी सम्पत्तिको फेयर भेल्युमा हुने नाफा नोक्सान	-	-
इक्विटी उपकरणमा लाभांश	४,७४०,५५१	९,०१९,८२५
सम्पत्ति र सामग्रीको विक्रीमा हुने नाफा नोक्सान	१२,२३५	६०,४८८
लगानी सम्पत्तिको विक्रीमा हुने नाफा नोक्सान	-	-
संचालन पट्टा आय	-	-
सुन र चाँदीको विक्रीमा हुने नाफा नोक्सान	-	-
लकर रेन्ट	-	-
अन्य	-	-
<b>जम्मा</b>	<b>१,०३३,११०</b>	<b>९,१८५,०२२</b>

## कर्जाको क्षति प्रभार/(विपर्यय) तथा अन्य हानी

४.३५

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
बैंक तथा वित्तीय संस्थालाई दिने कर्जा तथा सापटीमा हुने प्रभार	४,४९७,५९६	९००,०००
ग्राहकलाई दिने कर्जा तथा सापटीमा हुने प्रभार	१७७,७०७,९३७	४५,९९९,४३५
वित्तीय लगानीमा हुने प्रभार	-	-
बैंक तथा वित्तीय संस्थाको मौज्जातमा हुने प्रभार	-	-
सम्पत्ति र उपकरणमा हुने प्रभार	-	-
ख्याती र अमूर्त सम्पत्तिमा प्रभार	-	-
लगानी सम्पत्तिमा प्रभार	-	-
<b>जम्मा</b>	<b>१८२,२०५,५३३</b>	<b>४६,८९९,४३५</b>

## कर्मचारी खर्च

४.३६

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
तलव	१०४,१७५,९६६	८५,१२९,१९४
भत्ता	७४,२५६,६३३	५०,३८१,१०३
उपदान	१४,४५७,९०६	१३,८००,४००
संचय कोष	८,१७६,२३०	६,८५०,६६८
पोशाक	४,३५९,९२९	४,१६५,२१६
तालिम तथा विकास खर्च	५,२२१,०२६	३,१९८,३७०
संचित विदा	१२,५३४,९०८	१८,९६२,९५८
औषधोपचार	-	-
वीमा	१,९७०,९५५	१,३६६,४७३
कर्मचारी प्रोत्साहन	२,०६०,७५३	२,६९८,४२४
नगदमा राफसाफ हुने शेयरमा आधारित खर्च	-	-
पेन्सन खर्च	-	-
NFRS अर्न्तगत वित्तीय खर्च	१,१५७,९१५	१,०६०,०११
कर्मचारी सम्बन्धित अन्य खर्चहरू	-	-
<b>जम्मा</b>	<b>२२८,३७२,२२३</b>	<b>१८७,६१२,८१७</b>
कर्मचारी बोनस	८०,०२०,६६१	५९,३११,२९०
<b>कूल जम्मा</b>	<b>३०८,३९२,८८४</b>	<b>२४६,९२४,१०७</b>



# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## अन्य संचालन खर्च

४.३७

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
संचालकको सेवा शुल्क	७१४,५००	५३६,०००
संचालक संवन्धित खर्च	१५९,०४४	१७२,०७८
लेखापरिक्षण शुल्क	४,२१४,०७५	२,२९३,९००
अन्य लेखापरिक्षण सम्बन्धि खर्चहरू	८७३,९७३	८९२,८५५
व्यवसायिक र कानुनी खर्च	१३७,०००	१४९,३६०
कार्यालय व्यवस्थापन खर्च (४.३७क)	५५,१६८,६४६	५९,४११,६३१
संचालन पट्टा खर्च (४.३७ख)	८६,०६८,२१६	६६,३६६,९२१
लगानी सम्पत्तिको संचालन खर्च	-	-
संस्थागत सामाजिक दायित्व खर्च	३,२५५,०३९	२,५२२,५०४
अनरियस (Onerous) पट्टा व्यवस्था	-	-
अन्य :	५,९०३,६४३	४,६२०,८७६
मर्मत खर्च भवन	१६८,३११	१९२,५७३
मर्मत खर्च परिवहन साधन	१,१७५,८२९	९,८३,८६६
मर्मत खर्च अन्य	२,९६०,९९२	१,९८५,८१८
मर्मत खर्च फिक्सर तथा कार्यालय उपकरणहरू	१,१७४,४७३	७७९,२६७
शेयर निष्काशन खर्च	३०६,९६३	४०६,४५६
संचालक तालिम खर्च	११७,०७५	२७२,८९७
<b>जम्मा</b>	<b>१५६,४९४,१३७</b>	<b>१३६,९६६,१२५</b>

## कार्यालय व्यवस्थापन खर्च

४.३७क

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
बीमा	१२,०८३,०४५	१२,३०८,२९१
पोस्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स	३,९८३,६१४	३,८१६,२०५
मसलन्द र छपाई	७,५३७,९९४	११,२३४,५८४
पत्रपत्रिका तथा पुस्तक	४४३,०३०	२६०,७००
बिज्ञापन	७,३५१,६९५	७,३४१,६७३
भ्रमण भत्ता र खर्च	१,४८७,६०८	१,९३२,७८६
ईन्धन खर्च	३,६२०,८९९	३,१७९,२८२
मनोरंजन खर्च	२,८३०,४७२	२,२१६,८८०
साधारण सभा सम्बन्धी खर्च	-	९१४,६१६
बार्षिकोत्सव खर्च	९३,४६४	४३,०४२
कार्यालय खर्च	९४०,४१७	५,०१७,५२०
अफिस सूभारम्भ खर्च (शाखा)	१७,५००	२,८३२,४३१
सरसफाई खर्च	८५२,२६२	८५४,४६७
सामान ढुवानी भाडा	३०३,३६०	१,००६,६६३
मर्जर सम्बन्धि खर्च	१,४३९,४२९	-
अन्य बैटक भत्ता/खर्च	५४१,१६९	११९,०५४
दर्ता/नविकरण/सदस्यता शुल्क	४,३५५,२५७	१,८४६,१९१
इन्टरनेट तथा केवल खर्च	४,७२६,८८७	४,४८७,२४६
विविध	२,५६०,५४४	-
<b>जम्मा</b>	<b>५५,१६८,६४६</b>	<b>५९,४११,६३१</b>

# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## संचालन पट्टा खर्च

४.३७ख

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
घर भाडा	४४,०४७,४४२	३७,७९४,००४
बत्ती बिजुली र पानी	९,३२३,७१५	६,९३७,३०२
सुरक्षा खर्च	३२,६९७,०५९	२१,६३५,६१६
<b>जम्मा</b>	<b>८६,०६८,२१६</b>	<b>६६,३६६,९२१</b>

## ह्रास कट्टी र परिषोधन

४.३८

ह्रास कट्टी भनेका सम्पत्तिको उपयोगी जीवनमा ह्रास मूल्य को व्यवस्थित विनियोजन हो भने परिषोधन भनेका अमूर्त सम्पत्तिको उपयोगी जीवनमा ह्रास मूल्य को व्यवस्थित विनियोजन हो ।

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सम्पत्ति तथा सामाग्रीमा ह्रास कट्टी	४१,३६८,६१९	३५,३८६,४९२
लगानी सम्पत्तिमा ह्रास कट्टी	-	-
अमूर्त सम्पत्तिको परिषोधन	१६,०६८,०७९	९,९०२,८३२
<b>जम्मा</b>	<b>५७,४३६,६९८</b>	<b>४५,२८९,३२४</b>

## गैर संचालन आम्दानी

४.३९

संचालनमा प्रत्यक्ष सम्बन्ध नहुने कारोबारको आम्दानी निम्न बमोजिम प्रस्तुत गरिएको छ ।

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
अपलेखन गरिएको कर्जाको असुली	-	-
अन्य आम्दानी	१९,९९३	१२,४००
<b>जम्मा</b>	<b>१९,९९३</b>	<b>१२,४००</b>

## गैर संचालन खर्च

४.४०

संचालनमा प्रत्यक्ष सम्बन्ध नहुने कारोबारको खर्च निम्न बमोजिम प्रस्तुत गरिएको छ ।

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
कर्जा अपलेखन	-	-
रिडन्डेसी (Redundancy) व्यवस्था	-	-
पूनःसंरचना खर्च	-	-
अन्य खर्च	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>



# लेखा सम्बन्धी टिप्पणीहरू

२०७५ श्रावण १ गते देखि २०७६ आषाढ ३१ गते सम्मको (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

## आयकर खर्च

४.४१

बैंकले आयकर ऐन, २०५८ बमोजिम आयकर गणना गरेको छ । बैंकले अघिल्लो वर्ष २०७५ मा व्याज मूलतबीमा आय कर तिरेकोले प्रभावकारी आय करको दर गत वर्ष भन्दा यस वर्ष कम रहेको छ ।

विवरण	बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
चालु कर खर्च	२०५,४६६,३६२	१७८,४४०,८६३
यस वर्ष	२०५,४६६,३६२	१७९,६४८,३११
पछिल्लो वर्षहरूको समायोजन	-	(१,२०७,४४८)
स्थगन कर खर्च	(२०,७२८,१७०)	४,४५२,१७८
अल्पकालिन भिन्नताहरूको शुरुवात र रिभर्सल	(२०,७२८,१७०)	४,४५२,१७८
कर दरमा परिवर्तन	-	-
पहिले लेखाङ्कन नगरिएको कर घाटा	-	-
<b>जम्मा आयकर खर्च</b>	<b>१८४,७३८,१९२</b>	<b>१८२,८९३,०४१</b>

## ४.४१.१: कर खर्च र लेखाङ्कन नाफाको मिलान

विवरण	बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
कर अधिको नाफा	७२०,१८५,९४९	५७७,२२०,९६९
कर ३० प्रतिशत दर	२१६,०५५,७८५	१७३,१६६,२९१
जोड्ने : करको निम्ति घटाउन नमिल्ने खर्चहरूको करमा पर्ने असर	२,४२९,०७४	२०,२१९,५५५
घटाउने : छुट आम्दानीमा करको असर	(५०४,३६५)	(२९१,५८८)
जोड्ने/घटाउने : छुट आम्दानीमा करको असर	(१२,५१४,१३३)	(१४,६५३,३९५)
जम्मा आय कर खर्च	२०५,४६६,३६२	१७८,४४०,८६३
<b>प्रभावकारी कर दर</b>	<b>२८.५३%</b>	<b>३०.९१%</b>

# लेखापरीक्षण नभएको वित्तीय नतिजा

आर्थिक वर्ष २०७५/७६ (चौथो त्रैमासिक)

(रु. हजारमा)

वित्तीय अवस्थाको विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
<b>सम्पत्ति</b>		
नगद तथा नगद समान	४,५७३,५९८	४,६०६,७५५
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	१,१४८,३९८	१,१२२,४७०
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-
व्युत्पन्न वित्तीय उपकरण	-	-
अन्य व्यापारिक सम्पत्तिहरू	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी	-	-
ग्राहकलाई कर्जा तथा सापटी	२३,०१९,७७७	१८,३११,१६२
धितोपत्रमा लगानी	९४२,९६१	८५४,७६३
चालु कर सम्पत्ति	२३,४६६	-
सब्सिडरी (सहायक)कम्पनीमा लगानी	-	-
सम्बन्ध कम्पनीमा लगानी	-	-
लगानी सम्पत्तिहरू	-	-
सम्पत्ति र उपकरण	१८४,१८८	२११,१५९
ख्याती तथा अमुर्त सम्पत्ति	४,३८५	६,२१३
स्थगन कर सम्पत्ति	१,१२५	-
अन्य सम्पत्ति	९१,१५४	४७,५५१
<b>जम्मा सम्पत्ति</b>	<b>२९,९८९,०५०</b>	<b>२५,१६०,०७३</b>
<b>दायित्वहरू</b>		
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	३,४६०,३५८	५९९,११३
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	-	-
व्युत्पन्न वित्तीय उपकरणहरू	-	-
ग्राहकबाट निक्षेप दायित्व	२१,९३८,७९१	२०,८५६,०७९
सापटी	२५०,०००	-
चालु कर दायित्व	-	१३,५२२
व्यवस्था	-	-
स्थगन कर दायित्व	-	७,६९६
अन्य दायित्व	४००,३४९	३५३,१११
जारी गरिएको ऋण पत्र	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-
<b>कूल दायित्व</b>	<b>२६,०४९,४९८</b>	<b>२१,८२९,५२१</b>
पूँजी	-	-
शेयर पूँजी	२,५१५,२३६	२,५१५,२३६
शेयर प्रिमियम	२८,६१५	२८,६१५
संचित नाफा	७१२,२९७	२५६,८३०
<b>जगेडा</b>	<b>६८३,४०५</b>	<b>५२९,८७२</b>
शेयर धनीहरूलाई बाँडफाँड गर्ने कुल इक्विटी	३,९३९,५५२	३,३३०,५५२
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)	-	-
<b>जम्मा पूँजी</b>	<b>३,९३९,५५२</b>	<b>३,३३०,५५२</b>
<b>जम्मा दायित्व र पूँजी</b>	<b>२९,९८९,०५०</b>	<b>२५,१६०,०७३</b>



# लेखापरीक्षण नभएको वित्तीय नतिजा

आर्थिक वर्ष २०७५/७६ (चौथो त्रैमासिक)

(रु. हजारमा)

नाफा नोक्सान विवरण	आषाढ मसान्त २०७६ सम्म	आषाढ मसान्त २०७५ सम्म
व्याज आम्दानी	३,३१३,११४	२,४३६,८८७
व्याज खर्च	(२,०८७,९२४)	(१,५६३,३९५)
<b>खुद व्याज आम्दानी</b>	<b>१,२२५,१९०</b>	<b>८७३,४९२</b>
शुल्क तथा कमिशन आय	२०३,९४२	१७३,८८९
शुल्क तथा कमिशन खर्च	८,२१४	२,७७८
<b>खुद शुल्क र कमिशन आय</b>	<b>१९५,७२८</b>	<b>१७१,१११</b>
<b>खुद व्याज, शुल्क र कमिशन आय</b>	<b>१,४२०,९१८</b>	<b>१,०४४,६०३</b>
खुद व्यापार आय	३,७३६	१२८
अन्य संचालन आम्दानी	१,०३३	९,१८५
<b>जम्मा संचालन आय</b>	<b>१,४२५,६८७</b>	<b>१,०५३,९१६</b>
कर्जाको क्षति प्रभार/(विपर्यय) तथा अन्य हानी	९८,३१५	४६,८९९
<b>खुद संचालन आय</b>	<b>१,३२७,३७२</b>	<b>१,००७,०१६</b>
<b>संचालन खर्च</b>	<b>-</b>	<b>-</b>
कर्मचारी खर्च	३१६,८७९	२४६,९२४
अन्य संचालन खर्च	१५६,४९४	१३६,९६६
ह्रास कट्टी र परिषोधन	५७,४३७	४५,२८९
<b>संचालन नाफा</b>	<b>७९६,५६२</b>	<b>५७७,८३७</b>
गैर संचालन आम्दानी	१०	१२
गैर संचालन खर्च	-	-
<b>आय कर अधिको नाफा</b>	<b>७९६,५७२</b>	<b>५७७,८४९</b>
आयकर खर्च	१९७,०३५	१८३,०८१
चालु कर	२१०,४३९	१७८,४४१
स्थगन कर खर्च/(आम्दानी)	(१३,४०४)	४,६४१
<b>यस अवधिको नाफा</b>	<b>५९९,५३७</b>	<b>३९४,७६८</b>

## विस्तृत आम्दानीको विवरण

यस अवधिको नाफा	५९९,५३७	३९४,७६८
अन्य विस्तृत आम्दानी	१०,६९५	(९०,६१४)
<b>कुल विस्तृत आम्दानी</b>	<b>६१०,२३२</b>	<b>३०४,१५४</b>

## बाँड्न योग्य नाफा/नोक्सानको विवरण

यस अवधिको नाफा		५९९,५३७
ने.रा.बै. निर्देशिका बमोजिम वैधानिक कोषमा रकमनान्तरण		(१३४,४७९)
ने.रा.बै. निर्देशिका बमोजिम नियामक समायोजन		(७,६८१)
<b>बाँड्न योग्य नाफा/(नोक्सान)</b>		<b>४५७,३७७</b>

# लेखापरीक्षण नभएको वित्तीय नतिजा

आर्थिक वर्ष २०७५/७६ (चौथो त्रैमासिक)

अनुपात	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
जोखिम भारित सम्पत्तिमा पूँजीकोष	१५.४७%	१८.५५%
निष्कृत कर्जा/कुल कर्जा (राष्ट्र बैंकको निर्देशिका अनुसार)	०.६४%	०.५२%
कुल कर्जा व्यवस्था/निष्कृत कर्जा (राष्ट्र बैंकको निर्देशिका अनुसार)	२४५.३९%	२४०.१४%
पूँजीको लागत (Cost Of Funds)	८.९६%	९.४१%
कुल कर्जा/निक्षेप (राष्ट्र बैंकको निर्देशिका अनुसार)	७८.७५%	७४.१३%
आधार दर	११.१९%	१२.६२%
ब्याज दर अन्तर (Weighted Average Interest Rate Spread)	४.९३%	४.९७%

# आ. व. २०७५/७६ को लेखा परीक्षण भएको र लेखा परीक्षण नभएको वित्तीय विवरणको तुलना


(रु. हजारमा)

वित्तीय अवस्थाको विवरण	लेखा परीक्षण गरिएको वित्तीय विवरण		लेखा परीक्षण नभएको वित्तीय विवरण		भिन्नता		भिन्नताका कारणहरू
	रकम	प्रतिशतमा (राउन्डिङ अफ)	रकम	प्रतिशतमा (राउन्डिङ अफ)	रकम	प्रतिशतमा (राउन्डिङ अफ)	
नागद तथा नागद समान	४,५७३,५९८	४,५७३,५९८	४,५७३,५९८	४,५७३,५९८	-	०%	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	१,१४८,३९८	१,१४८,३९८	१,१४८,३९८	१,१४८,३९८	-	०%	
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-	-	-	-	०%	
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	-	०%	
अन्य व्यापारिक सम्पत्तिहरू	-	-	-	-	-	०%	
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी	-	-	५६८,०८८	५६८,०८८	-	०%	बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी पूनःवर्गीकरण
ग्राहकलाई कर्जा तथा सापटी	२३,०१९,७७७	२३,३६०,६०६	२३,३६०,६०६	२३,३६०,६०६	(३४०,८२९)	-३%	बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटीमा पूनःवर्गीकरण र थप हानी व्यवस्थाको कारणले
धितोपत्रमा लगानी	९,४२,९६९	९९९,७९७	९९९,७९७	९९९,७९७	(२३,१६३)	-२%	एन.एफ.आर.एसको समायोजन
चालु कर सम्पत्ति	२३,४६६	२६,९०३	२६,९०३	२६,९०३	३,४३८	१५%	आयकर अनुसारको व्यवस्था गरिएको
सब्सिडरी (सहायक)कम्पनीमा लगानी	-	-	-	-	-	०%	
सम्बन्ध कम्पनीमा लगानी	-	-	-	-	-	०%	
लगानी सम्पत्तिहरू	-	-	-	-	-	०%	
सम्पत्ति र उपकरण	१८,४,१८८	१८,४,१८८	१८,४,१८८	१८,४,१८८	-	०%	
ख्याती तथा अमूर्त सम्पत्ति	४,३८५	४,३८५	४,३८५	४,३८५	-	०%	
स्थगन कर सम्पत्ति	१,१२५	१,१२५	१,१२५	१,१२५	-	०%	
अन्य सम्पत्ति	९,१५४	९,१५४	९,१५४	९,१५४	-	०%	
<b>जम्मा सम्पत्ति</b>	<b>२९,९८९,०५०</b>	<b>२९,८६०,५८४</b>	<b>२९,८६०,५८४</b>	<b>२९,८६०,५८४</b>	<b>(१२८,४६६)</b>	<b>०%</b>	एन.एफ.आर.एसको समायोजन
<b>दायित्वहरू</b>							
बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकी	३,४६०,३५८	१,४९६,९३२	१,४९६,९३२	१,४९६,९३२	(१,९६३,४२६)	-५७%	बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकीबाट पूनःवर्गीकरण
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	-	-	-	-	-	०%	
व्युत्पन्न वित्तीय उपकरणहरू	-	-	-	-	-	०%	
ग्राहकबाट निक्षेप दायित्व	२१,९३८,७९१	२४,१५३,०१७	२४,१५३,०१७	२४,१५३,०१७	२,२१४,२२६	१०%	बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकी र सापटीमा पूनःवर्गीकरण
सापटी	२५०,०००	-	-	-	(२५०,०००)	-१००%	बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकीमा पूनःवर्गीकरण
चालु कर दायित्व	-	-	-	-	-	०%	
व्यवस्था	-	-	-	-	-	०%	
स्थगन कर दायित्व	-	-	-	-	-	०%	
अन्य दायित्व	४००,३४९	३५६,५२०	३५६,५२०	३५६,५२०	(४३,८२९)	-११%	एन.एफ.आर.एसको समायोजन र पूनःवर्गीकरण
जारी गरिएको ऋण पत्र	-	-	-	-	-	०%	
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	-	-	-	०%	
<b>कुल दायित्व</b>	<b>२६,०४९,४९८</b>	<b>२६,००५,६६९</b>	<b>२६,००५,६६९</b>	<b>२६,००५,६६९</b>	<b>(४३,८२९)</b>	<b>०%</b>	
<b>पूँजी</b>							
शेयर पूँजी	२,५१५,२२६	२,५१५,२२६	२,५१५,२२६	२,५१५,२२६	-	०%	
शेयर प्रिमियम	२८,६१५	२८,६१५	२८,६१५	२८,६१५	-	०%	
संचित नाफा	५१,२९७	५४,८९०	५४,८९०	५४,८९०	(३,५९३)	-७%	एन.एफ.आर.एसको समायोजन र नाफामा भएको परिवर्तनले
जर्गडा	६८३,४०५	७६२,९५६	७६२,९५६	७६२,९५६	(७९,५५१)	-१२%	एन.एफ.आर.एसको समायोजन र नाफामा भएको परिवर्तनले
शेयर धनीहरूलाई बाँडफाँड गर्ने कुल इक्विटी	३,९३९,५५२	३,९३९,५५२	३,९३९,५५२	३,९३९,५५२	-	०%	
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)	-	-	-	-	-	०%	
जम्मा पूँजी	३,९३९,५५२	३,९३९,५५२	३,९३९,५५२	३,९३९,५५२	(८४,६३७)	-२%	
जम्मा दायित्व र पूँजी	२९,९८९,०५०	२९,८६०,५८४	२९,८६०,५८४	२९,८६०,५८४	(१२८,४६६)	०%	

## आ. व. २०७५/७६ को लेखा परीक्षण भएको र लेखा परीक्षण नभएको वित्तीय विवरणको तुलना

(रु. हजारमा)

Particulars	लेखा परीक्षण गरिएको वित्तीय विवरण	लेखा परीक्षण नगरिएको वित्तीय विवरण	भिन्नता		भिन्नताका कारणहरू
			रकम	प्रतिशतमा (राउन्डिङ अफ)	
व्याज आम्दानी	३,३१३,११४	३,३१३,६५७	५४३	०%	ने.रा.बै. को व्याज आम्दानी विधाननिर्देश अनुसार व्याज मूलतः कायम गरिएको
व्याज खर्च	(२,०८७,९२४)	(२,०८७,९२४)	-	०%	
<b>खुद व्याज आम्दानी</b>	<b>१,२२५,१९०</b>	<b>१,२२५,७३३</b>	<b>५४३</b>	<b>०%</b>	
शुल्क तथा कमिशन आय	२०३,९४२	२०३,४०७	(५३५)	-१%	लेखा परिक्षण पश्चात समायोजन
शुल्क तथा कमिशन खर्च	८,२१४	८,२१४	-	०%	
<b>खुद शुल्क र कमिशन आय</b>	<b>१९५,७२८</b>	<b>१९५,१९३</b>	<b>५३५</b>	<b>-१%</b>	
<b>खुद व्याज, शुल्क र कमिशन आय</b>	<b>१,४२०,९१८</b>	<b>१,४१९,९२६</b>	<b>९१२</b>	<b>०%</b>	
खुद व्यापार आय	३,७३६	३,७३६	-	०%	
अन्य संचालन आम्दानी	१,०३३	१,०३३	-	०%	
<b>जम्मा संचालन आय</b>	<b>१,४२५,६८७</b>	<b>१,४२५,६९५</b>	<b>(९९२)</b>	<b>०%</b>	
कर्मचारीको क्षति प्रभाव/(विपयर्) तथा अन्य हानी	९,८३१५	९,८३,२०६	८,८४९	८५%	थप हानी व्यवस्थाको कारणले
<b>खुद संचालन आय</b>	<b>१,३२७,३७२</b>	<b>१,३२२,४९०</b>	<b>५,०८२</b>	<b>-६%</b>	
<b>संचालन खर्च</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>०%</b>	
कर्मचारी खर्च	३१६,८७९	३०८,३९३	(८,४८६)	-३%	एन.एफ.आर.एसको समायोजन
अन्य संचालन खर्च	१५६,४९४	१५६,४९४	-	०%	
हास कटौती र परिषोधन	५७,४३७	५७,४३७	-	०%	
<b>संचालन नाफा</b>	<b>७९६,५६२</b>	<b>७२०,१६६</b>	<b>(७६,३९६)</b>	<b>-१०%</b>	
गैर संचालन आम्दानी	१०	२०	१०	१००%	लेखा परिक्षण पश्चात समायोजन
गैर संचालन खर्च	-	-	-	०%	
<b>आय कर अघिको नाफा</b>	<b>७९६,५७२</b>	<b>७२०,१८६</b>	<b>(७६,३८६)</b>	<b>-१०%</b>	
आयकर खर्च	१९७,०३५	१८४,७३८	(१२,२९७)	-६%	
चालु कर	२१०,४३९	२०५,४६६	(४,९७३)	-२%	आयकर अनुसारको व्यवस्था गरिएको
स्थगन कर खर्च/(आम्दानी)	(१३,४०४)	(२०,७२८)	(७,३२४)	५५%	एन.एफ.आर.एसको समायोजन
<b>यस अघिको नाफा</b>	<b>५९९,५३७</b>	<b>५३५,४४८</b>	<b>(६४,०८९)</b>	<b>-११%</b>	
अन्य विस्तृत आम्दानी	१०,६९५	(६,३४८)	(१७,०४३)	-१५९%	एन.एफ.आर.एसको समायोजन
<b>जम्मा विस्तृत आम्दानी</b>	<b>६१०,२३२</b>	<b>५२९,०९९</b>	<b>(८१,१३३)</b>	<b>-१३%</b>	
<b>बैंडिन योग्य नाफा</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	
यस अघिको नाफा	६१०,२३२	५२९,०९९	(८१,१३३)	-१३%	नाफामा भएको परिवर्तन
घटबढ : ने.रा.बै. निर्देशिका बमोजिम नियामक समायोजन	(१५२,८४५)	(२८७,४०२)	(१३४,५५७)	८८%	नाफामा भएको परिवर्तन र समायोजित नाफाको बाँडफाँडले
<b>नियामक समायोजन पछिको नाफा</b>	<b>४५७,३८७</b>	<b>२४१,६९७</b>	<b>(२१५,६९०)</b>	<b>-४७%</b>	



# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 1. General Information

Om Development Bank Limited, herein after referred to as “the Bank” or “ODBL” was established after the merger of “City Development Bank Limited” with “Om Finance Limited”. It was further merged with Manaslu Development Bank Limited on 2074/03/02. ODBL is incorporated under the Companies Act, 2063 having registration number 1013/064-065 on 2064/04/15 to engage in financial business and obtained license of operation as national level “B” Class financial institution from Nepal Rastra Bank on 2074/3/6 (License No: “Kha”/54/064/065). Permanent Account Number was obtained on 2064/04/15 (PAN No 302647707) from Inland Revenue Department. The Registered office of ODBL is situated at Gandaki Zone, Kaski District, Pokhara Metropolitan City Ward no.4, Chipledhunga.

ODBL has fifty three (53) branches including head office. The Bank is providing banking services with 53 branches and 19 ATMs. The Bank is listed at the Nepal Stock Exchange, Kathmandu, Nepal.

The Bank has now been acquired by NMB Bank Limited and joint operation has started from 2076/06/11.

## 2. Basis of Preparation

### 2.1 Statement of Compliance

The financial statements have been prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) issued by the Accounting Standards Board of Nepal on 13th September 2013.

NFRS conform, in all material respect, to International Financial Reporting Standards (IFRS) as issued by the International Accounting Standards Board (IASB).

### 2.2 Reporting Period and Approval of financial statement

The Bank follows the Nepalese financial year based on the Nepalese calendar.

The accompanied financial statements have been approved by the Board of Directors on its meeting held on November 2019 and have been recommended for adoption by shareholders in the Annual General Meeting.

### 2.3 Functional and Presentation currency

Financial statements are denominated in Nepalese Rupees, which is the functional and presentation currency of the Bank.

### 2.4 Use of Estimates, assumption and judgments

The Bank, under NFRS, is required to apply accounting policies to most appropriately suit its circumstances and operating environment. Further, the Bank is required to make judgement in respect of items where the choice of specific policy, accounting estimate or assumption to be followed could materially affect the financial statements. Later on this may be determined that a different choice could have been more appropriate.

NFRS requires the Bank to make estimates and assumptions that will affect the assets, liabilities, disclosure of contingent assets and liabilities, and profit or loss as reported in the financial statements.

The Bank applies estimates in preparing and presenting the financial statements. The estimates and underlying assumptions are reviewed periodically. Revision to accounting estimates are recognised in the period in which the estimates is revised, and are applied prospectively.

Disclosures of the accounting estimates have been included in the relevant section of the notes wherever the estimates have been applied along with the nature and effect of changes of accounting estimates, if any.

## 2.5 Changes in Accounting policies

The bank has adopted Nepal Financial Reporting Standard with certain ICAN Carve Outs as described in Notes. The application year for change in policy is:

Relevant Financial Statement	Nepalese Calendar	English Calendar
Opening NFRS SFP date	1 Shrawan 2074	16 July 2017
Comparative SFP Date	31 Ashad 2074 and 32 Ashad 2075	15 July 2017 and 16 July 2018
Comparative reporting period	1 Shrawan 2074-32 Ashad 2075	16 July 2017 - 16 July 2018
First NFRS SFP Date	31 Ashad 2076	16 July 2019
First NFRS reporting period	1 Shrawan 2075-31 Ashad 2076	17 July 2018-16 July 2019

## 2.6 New standards in issue but not yet effective

The standards and interpretations that are issued, but not yet effective, upto the date of issuance of the Bank’s financial statements are disclosed below. The Bank intends to adopt these standards, if applicable, when they become effective.

### ✓ IFRS 9 – Financial Instruments

IFRS 9 – Financial Instruments having expected credit loss model has been issued and effective from 1st January 2018 internationally but is not yet pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN). For the reporting of financial instruments, NAS 32 Financial Instruments, Presentation, NAS 39 Financial Instruments Recognition and Measurements and NFRS 7 Financial Instruments – Disclosures have been applied.

A number of new standards and amendments to the existing standards and interpretations have been issued by IASB after

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

the pronouncements of NFRS with varying effective dates. Those become applicable when ASB Nepal incorporates them within NFRS.

A significant impact on classification and measurement including impairment of financial instruments, will arise as a result of application of IFRS 9.

## 2.7 New Standards and Interpretation not adopted

Although IFRS 9 is applicable internationally from 1st of January 2018, it has not been applied as it is yet to be adopted by ICAN.

Further the Institute of Chartered Accountants of Nepal (ICAN) has provided carve out on various standards with different time frame; some of which are compulsory and others optional for banks and financial institutions. The list of carve-out and its compliance status while preparation of financial statement of the bank is as given below;

NFRS 10 : Consolidated Financial Statements-Preparation of consolidated financial statement using uniform accounting policies is necessary unless it is impracticable to do so-Optional-up to FY 2019-20-This carve out has no implication to the Bank as it does not have any subsidiaries.

NAS 28 : Investments in Associates and Joint Ventures  
Accounting for Investment in Associates as per equity method using uniform accounting policies Optional-up to FY 2019-20-Not applicable

NAS 34 : Interim Financial Reporting  
Impracticable to restate the corresponding previous interim period information-Optional-up to FY 2018-19-The Bank has utilized this carve out.

NAS 39: Financial Instruments: Recognition and Measurement-Incurred Loss Model to measure the Impairment Loss on Loan and Advances or impairment provision as per Nepal Rastra Bank (NRB) directive whichever is higher- compulsory-up to FY 2019-20. The Bank loans and advances are greater as per NRB Directive as compared to NFRS. Therefore, loans and advances are impaired as per NRB Directive.

NAS 39: Financial Instruments: Recognition and Measurement-Impracticability to determine transaction cost of all previous years which is the part of effective interest rate-Optional-up to FY 2018-19-The Bank has utilized this carve out.

NAS 39 : Financial Instruments: Recognition and Measurement-Impracticability to determine interest income on amortized cost Optional-up to FY 2019-20-The Bank has utilized this carve out.

## 2.8 Discounting

Discounting has been applied where assets and liabilities are non-current and the impact of the discounting is material.

## 2.9 Limitation of NFRS implementation

If the information is not available and the cost to develop would exceed the benefit derived, such exception to NFRS implementation has been noted and disclosed in respective section.

## 3. Significant Accounting Policies

The principal accounting policies applied in the preparation of these financial statements are set out below. These policies have been consistently applied to all the years presented, unless otherwise stated.

### 3.1 Basis of Measurement

The financial statements have been prepared on a historical cost basis, except for available –for-sale investments, assets held for sale and discontinued operations, other financial assets and liabilities held for trading and financial assets and liabilities designated at fair value through profit or loss (FVTPL), all of which have been measured at fair value.

The financial statements have been prepared on a going concern basis where the accounting policies and judgements as required by the standards are consistently used and in case of deviations disclosed specifically.

However, the bank has merged with NMB Bank Ltd. and have started joint operation on 11 Ashwin 2076.

### 3.2 Basis of Consolidation

The Bank does not have control over any other entity for consolidation of Financial Statements. Investments in Shares made by the Bank are financial investments and have been described under 4.8 in Notes.

### 3.3 Cash & Cash Equivalent

The fair value of cash is the carrying amount. Cash and cash equivalent represent the amount of cash in hand, balances with other bank and financial institutions, money at short notice and highly liquid financial assets with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their value and used by the Bank in the management of short-term commitment.

### 3.4 Financial Assets and Financial Liabilities

#### 3.4.1 Recognition

Financial assets and liabilities, with the exception of loans and advances to customers and balances due to customers, are initially recognised on the trade date i.e. the date that the Bank becomes a party to the contractual provisions of the instrument. This includes regular way trades: purchases or sales of financial assets that require delivery of assets within the time frame generally established by regulation or convention in the market



# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

place. Loans and advances to customers are recognised when funds are transferred to the customers' account at fair value inclusive of transaction costs. The Bank recognises due to customer balances when funds reach the bank.

### 3.4.2 Classification

The Bank classifies its financial assets into the following measurement categories:

#### ✓ Financial assets and liabilities held for trading

The Bank classifies financial assets or financial liabilities as held for trading when they have been purchased or issued primarily for short term profit making through trading activities or form part of a portfolio of financial instruments that are managed together for which there is evidence of a recent pattern of short-term profit taking. Included in this classification are Government bonds, NRB Bonds, Domestic Corporate bonds, Treasury bills, Equities etc. held primarily for the trading purpose.

#### ✓ Financial assets and financial liabilities designated at fair value through profit or loss

Financial assets and financial liabilities classified in this category are those that have been designated by management upon initial recognition. Management may only designate an instrument at FVTPL upon initial recognition when one of the following criteria are met, and designation is determined on an instrument-by-instrument basis:

- The designation eliminates, or significantly reduces, the inconsistent treatment that would otherwise arise from measuring the assets or liabilities or recognising gains or losses on them on a different basis

Or

- The assets and liabilities are part of a group of financial assets, financial liabilities, or both, which are managed, and their performance evaluated on a fair value basis, in accordance with a documented risk management or investment strategy

Or

- The financial instrument contains one or more embedded derivatives, unless they do not significantly modify the cash flows that would otherwise be required by the contract, or it is clear with little or no analysis when a similar instrument is first considered that separation of the embedded derivative(s) is prohibited.

#### ✓ Loans and receivables to Customers

After initial measurement, loans and advances to customers are subsequently measured at amortisation over the period of loan. This practice is almost nearer to the effective interest method prescribed by NFRS. The method has been adopted as the cost

for computation for interest on effective interest method is huge in terms of benefits to be received from the computation in the short run.

#### ✓ Held-to-maturity

Held-to-maturity assets are non-derivative financial assets with fixed or determinable payments and fixed maturities that the Bank's management has the intention and ability to hold to maturity.

#### ✓ Available-for-sale.

Available-for-sale assets are those non-derivative financial assets intended to be held for an indefinite period of time, which may be sold in response to liquidity requirements or changes in interest rates, exchange rates, commodity prices or equity prices.

#### ✓ Financial liabilities held at amortised cost

Financial liabilities not classified held at fair value through profit or loss includes borrowings which are classified as amortised cost instruments.

### 3.4.3 Measurement

#### ✓ Initial measurement

All financial instruments are initially recognised at fair value plus transaction cost except in the case of financial assets and financial liabilities recorded at fair value through profit or loss.

#### ✓ Subsequent measurement

Financial assets and liabilities designated at fair value through profit or loss are subsequently carried at fair value, with gains and losses arising from changes in fair value taken directly to the statement of profit or loss. Interest and dividend income or expense is recorded in revenue according to the terms of the contract, or when the right to payment has been established.

Available-for-sale financial assets are subsequently carried at fair value, with gains and losses arising from changes in fair value taken to Other Comprehensive Income. The Bank makes irrevocable election to route fair value changes through Other Comprehensive Income. Gain/Loss on equity instruments classified as fair value through other comprehensive income is charged directly to equity and impact of re-measurement is shown in OCI.

Loans and receivables and held-to-maturity financial assets are subsequently measured at amortised cost. Within this category loans and advances to the customers have been recognised at amortised cost using the method that very closely approximates effective interest rate method. The losses arising from impairment of such investments are recognised in the income statement within credit loss expense. If the Bank were to sell or reclassify more than an insignificant amount of held-

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

to-maturity investments before maturity (other than in certain specific circumstances), the entire category would be tainted and would have to be reclassified as available-for-sale.

Financial liabilities are subsequently measured at amortised cost, with any difference between proceeds net of directly attributable transaction costs and the redemption value recognised in the statement of profit or loss over the period of the borrowings using the effective interest method.

#### 3.4.4 Derecognition

Financial assets are derecognised when the rights to receive cash flows from the assets have expired or where the Bank has transferred substantially all risks and rewards of ownership. If substantially all the risks and rewards have been neither retained nor transferred and the Bank has retained control, the assets continue to be recognised to the extent of the Bank's continuing involvement.

Financial liabilities are derecognised when the obligation under the liability is discharged, cancelled or expires. Where an existing financial liability is replaced by another from the same lender on substantially different terms, or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as a derecognition of the original liability and the recognition of a new liability. The difference between the carrying value of the original financial liability and the consideration paid is recognised in profit or loss.

#### 3.4.5 Determination of Fair Value

Fair value is the price that would be received to sell an asset or paid to transfer a liability in an orderly transaction between market participants at the measurement date. The determination of fair value has been done as per the framework laid down in NFRS 13 'Fair Value Measurement'.

#### 3.4.6 Valuation Hierarchy

Assets and liabilities carried at fair value or for which fair values are disclosed have been classified into three levels according to the observability of the significant inputs used to determine the fair values. Changes in the observability of significant valuation inputs during the reporting period may result in a transfer of assets and liabilities within the fair value hierarchy. The determination of fair value has been done in accordance to NFRS 13 'Fair Value Measurement'. The Bank recognises transfers between levels of the fair value hierarchy when there is a significant change in either its principal market or the level of observability of the inputs to the valuation techniques as at the end of the reporting period.

**Level 1** fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

**Level 2** valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

Level 3 portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

#### 3.4.7 Impairment of Loans and Advances

The Bank reviews its individually significant loans and advances at each Reporting date to assess whether an impairment loss should be provided in the Statement of Profit or loss. In particular, the Management's judgment is required in the estimation of the amount and timing of future cash flows when determining the impairment loss. These estimates are based on assumptions about a number of factors and hence actual results may differ, resulting in future changes to the provisions made.

The individual impairment provision applies to financial assets evaluated individually for impairment and is based on Management's best estimate of the present value of the future cash flows that are expected to be received. In estimating these cash flows, Management makes judgments about a borrower's financial situation and the net realisable value of any underlying collateral. Each impaired asset is assessed on its merits, and the workout strategy and estimate of cash flows considered recoverable.

Individual assessment of impairment of exposures means establishing whether objective evidence of impairment exists, estimation of the present value of future cash flows, and calculation of the value of impairment for each individual receivable from the borrower included in this assessment.

The bank has considered all loans and advances above NRs. 15 millions for individual assessment of impairment. The bank determines, for each individual loan to be assessed for individual impairment, whether they expect to collect their receivables from expected future cash flows (going concern) or from collateral realization (gone concern). If a bank identifies objective evidence of impairment, the bank indicates, at single debtor level, the most realistic sources of repayment (collection approach/strategy) based on all available information regarding such borrower's financial position and performances. The bank assesses whether collection will be made from the borrower's expected future operating cash flows (borrower continues to perform business activities – going concern) or on the basis of collateral enforcement and realization (expectation that the borrower ceases to exist – gone concern). In both cases, bank uses conservative assumptions relating to the estimation of

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076



the expected cash flows, taking into account current economic conditions and the Bank's own economic forecasts.

When estimating impairment based on collateral realization, the recoverable amount is the present value of the net inflow from collateral realization (taking into account the priority of claims), discounted by applying the original effective interest rate to the expected time to realization.

A collective impairment provision is established for:

- Groups of homogeneous loans and advances that are not considered individually significant; and
- Groups of assets that are individually significant but that were not found to be individually impaired

The collective provision for groups of homogeneous loans is established using statistical methods based on historical loss rate experience, Loss Given Default (LGD) and Probability of Default (PD) computed using the statistical analysis of historical data on delinquency to estimate the amount of loss for each class of portfolio selected on the basis of its product, risk factor, collateral coverage, exposure group etc. Management applies judgment to ensure that the estimate of loss arrived at, on the basis of historical information is appropriately adjusted to

reflect the economic conditions and portfolio factors as at the Reporting date. The loss rates are regularly reviewed against actual loss experience.

In assessing the need for collective impairment, Management considers factors such as credit quality (for example, loan to collateral ratio, level of restructured performing loans), portfolio Size, concentrations and economic factors.

To estimate the required allowance, assumptions are made to define how inherent losses are modelled and to determine the required input parameters, based on historical experience and current economic conditions. The accuracy of the provision depends on the model assumptions and parameters used in determining the collective provision.

As per the carve-out provided in NAS 39, the bank shall measure impairment loss on loan and advances as the higher of amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provision and amount determined as per paragraph 63 of NAS 39. As stated in 2.7 the bank loans and advances is greater considering the NRB directive as compared to NFRS impairment provisioning. Therefore, provisioning as per NRB directive is applied.

## Explanatory Notes

The impairment status as per para 63 of NAS 39 and as per NRB directive are as follows:

### Provision as per NFRS

Particulars	2074	2075	2076
Individual	38,085,741	32,239,966	44,347,145
Collective	10,139,150	15,565,066	14,598,380
<b>Total NFRS Provision (A)</b>	<b>48,224,891</b>	<b>47,805,032</b>	<b>58,945,526</b>

### Provision as per NRB

Particulars	2074	2075	2076
Good	134,591,597	173,625,533	215,008,369
Watch list	23,712,077	43,652,164	80,976,118
Restructured	-	3,842,959	9,149,440
Substandard	18,888,021	14,940,871	24,014,474
Doubtful	9,039,988	4,988,638	15,008,294
Bad	32,976,580	25,057,533	104,156,535
<b>Total NRB Provision (B)</b>	<b>219,208,262</b>	<b>266,107,697</b>	<b>448,313,230</b>
<b>Gap/(Excess) (A)-(B)</b>	<b>(170,983,371)</b>	<b>(218,302,665)</b>	<b>(389,367,704)</b>

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

### 3.4.8 Impairment of Non-Financial Assets

The Bank assesses whether there are any indicators of impairment for an asset or a cash generating unit (CGU) at each Reporting date or more frequently, if events or changes in circumstances necessitate to do so. This requires the estimation of the 'Value in use' of such individual assets or the CGUs. Estimating 'Value in use' requires the Management to make an estimate of the expected future cash flows from the asset or the CGU and also to select a suitable discount rate in order to calculate the present value of the relevant cash flows. This valuation requires the Bank to make estimates about expected future cash flows and discount rates and hence, they are subject to uncertainty.

### 3.5 Trading Assets

Trading assets are those assets that the bank acquires principally for the purpose of selling in the near term or holds as part of a portfolio that is managed together for short-term profit shall be presented under this account head. The other trading asset includes non-derivative financial assets. It includes Government bonds, NRB Bonds, Domestic Corporate bonds, Treasury bills, Equities etc. held primarily for the trading purpose.

### 3.6 Derivatives Assets and Derivative Liabilities

Derivative assets and liabilities (herein referred to as instrument) is a contract whose value changes to the change in agreed-upon underlying financial asset/liability which requires no initial net investment and is settled at future date. Derivative instruments includes transactions like interest rate swap, currency swap, forward foreign exchange contract etc. held for trading as well as risk management purposes. Derivative financial instruments are initially measured at fair value on the contract date and are subsequently re-measured to fair value at each reporting date.

#### Explanatory Notes

The details regarding the same is given in Schedule 4.4. However, the bank doesn't have nor deals with derivative financial instruments.

### 3.7 Property and Equipment

All property and equipment's are stated at Historical cost. Cost includes expenditure that is directly attributable to the acquisition of the assets.

Subsequent costs are included in the asset's carrying amount or are recognised as a separate asset, as appropriate, only when it is probable that future economic benefits associated with the item will flow to the Bank and the cost of the item can be measured reliably. All other repairs and maintenance are charged to the statement of profit or loss during the financial period in which they are incurred.

Freehold land is not depreciated although it is subject to impairment testing. Depreciation on other assets is calculated using the straight- line method to allocate their cost to their residual values over their estimated useful lives, as follows:

➤ Building	20 years
➤ Vehicle	5 Years
➤ Furniture(wooden)	5 Years
➤ Furniture(other)	10 Years
➤ Office Equipment	5 Years
➤ Computer Equipment	4 Years
➤ Other Assets	5 Years
➤ Lease hold assets	10 Years

The assets' residual values and useful lives are reviewed, and adjusted if appropriate, at each statement of financial position date. The value of the assets fully depreciated but continued to be in use is considered not material.

At each reporting date, assets are also assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately to the recoverable amount.

Assets with costs less than NPR 10,000 are charged off on purchase as revenue expenditure.

Gains and losses on disposals are included in the Statement of Profit or Loss.

### 3.8 Intangible assets

#### Acquired Intangible Assets

Intangible assets are initially measured at fair value, which reflects market expectations of the probability that the future economic benefits embodied in the asset will flow to the Bank and are amortised on the basis of their expected useful lives.

#### Computer software

Acquired computer software licences are capitalised on the basis of the costs incurred to acquire and bring to use the specific software. Costs associated with the development of software are capitalised where it is probable that it will generate future economic benefits in excess of its cost. Computer software costs are amortised over the period of 5 years in Straight Line method (SLM). Costs associated with maintaining software are recognised as an expense as incurred.

At each reporting date, these assets are assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately.



# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 3.9 Investment Property

Land or Land and Building other than those classified as property and equipment and non-current assets held for sale under relevant accounting standard are presented under this account head. Investment properties are measured initially at its cost. Transaction costs are included in the initial measurement. After initial recognition, the Bank chooses the cost model to measure its investment properties in accordance with NAS 16. Non-Banking Assets which are not intended to be sold within a period of next one year is also classified as Investment Property. Non-banking assets taken over the lower of Fair Value or Total amount due from customer as per guidelines issued by the Regulator is continued to be shown at the recorded value till the same is disposed.

Further land which is leased or held for capital appreciation motive is classified as investment property.

### Explanatory Notes

The bank does not have any investment property.

## 3.10 Non-Current Assets held for Sale and Discontinued Operation

Non-banking assets of the bank which are expected to be sold within period of one year is classified as non-current assets held for sale. NBA is recognised at a value lower of total receivable from customer or fair value of property on the date of adoption.

### Explanatory Notes

The details of non-current assets held for sale of the bank has been presented under Schedule 4.16.

## 3.11 Income Tax

### 3.11.1 Current tax

Current tax assets and liabilities for the current and prior years are measured at the amount expected to be recovered from, or paid to, the taxation authorities of Nepal. The tax rates and tax laws used to compute the amount are those that are enacted, or substantively enacted, by the reporting date in Nepal. The liabilities recognised for the purpose of current Income tax, including fees, penalties are included under this head.

### 3.11.2 Deferred Tax Assets/Liabilities

Deferred tax is provided in full, using the liability method, on temporary differences arising between the tax bases of assets and liabilities and their carrying amounts in the consolidated financial statements. Deferred income tax is determined using tax rate applicable to the Bank as at the reporting date which is expected to apply when the related deferred income tax asset is realised or the deferred income tax liability is settled.

Deferred tax assets are recognised where it is probable that future taxable profit will be available against which the temporary differences can be utilised.

Deferred tax relating to items which are charged or credited directly to equity, is credited or charged directly to equity and is subsequently recognised in the statement of profit or loss together with the deferred gain or loss.

### Explanatory Notes

The details of deferred tax and its working has been presented under Schedule 4.15.

## 3.12 Deposits, Debt securities issued and subordinate Liabilities

The deposits held by the bank on behalf of its customers are classified as financial liabilities and measured at amortised cost under effective interest method. The bank does not have any debt securities issued and subordinated liabilities.

### Explanatory Notes

The details of Deposits in given under Schedule 4.20. The bank does not have any debt securities nor subordinate liabilities.

## 3.13 Provisions

Provisions are recognised in respect of present obligations arising from past events where it is probable that outflow of resources will be required to settle the obligations and they can be reliably estimated. Provisions are reviewed at each reporting date and adjusted to reflect the best estimate

## 3.14 Revenue Recognition

Revenue is recognised to the extent that it is probable that the economic benefits will flow to the Bank and the revenue can be reliably measured. The following specific recognition criteria must also be met before revenue is recognised.

### 3.14.1 Interest Income

Interest Income include interest income on loan and advance, investment securities except on those investment securities measure at fair value through profit or loss, cash and cash equivalent, due from Nepal Rastra Bank, due from BFIs, loan and advances to staff etc.

Interest income on loans and advances is recognized on amortised principal which is nearer to the effective interest method suggested by NFRS. The adoption of effective interest method is not possible due to constraints of time, effort and cost in short term compared to the benefits it provides. Benefit of carve-out has been applied to this effect. Interest of loans and advances which are significantly impaired are not recognized.

Interest income on government bond, treasury bills and bank balances are recognized under effective interest method.

### Explanatory Notes

The details of interest income of the bank for the period is presented under Schedule 4.29.

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 3.14.2 Fees and commissions

Fees and commissions are generally recognised on an accrual basis when the service has been provided or significant act performed. Service Fee Income/Expenses are recognized on accrual basis unless it is impracticable to recognize as allowed through carve-out on NFRS.

## 3.14.3 Dividend Income

Dividend income is recognised when the Bank's right to receive the payment is established, which is generally when the shareholders approve the dividend.

## 3.14.4 Net Trading Income

Net trading income includes all gains and losses from changes in fair value and the related interest income or expense and dividends, for financial assets and financial liabilities held for trading.

## 3.14.5 Net income from other financial instrument at fair value through Profit or Loss

Gains and losses arising from changes in the fair value of financial instruments designated at fair value through profit or loss are included in the statement of profit or loss in the period in which they arise. Contractual interest income and expense on financial instruments held at fair value through profit or loss is recognised within net interest income.

## 3.15 Interest Expense

For all financial instruments measured at amortised cost, interest bearing financial assets classified as available-for-sale and financial instruments designated at FVTPL, interest expense is recorded using the EIR unless it is impracticable.

## 3.16 Employee Benefits

### 3.16.1 Post- Retirement Benefits

The Bank has schemes of retirement benefits namely Gratuity, Provident Fund and Medical Allowance.

#### A) Defined Contribution Plan

##### Provident Fund

For Provident Fund, the bank pays contributions to the publicly administered provident fund plans (named Employee Provident Fund) on a mandatory basis, and such amounts are charged to operating expenses. The bank has no further payment obligations once the contributions have been paid.

#### B) Defined Benefit Plan

##### Gratuity

Bank provides for gratuity to entire employee from the date of joining. The plan provides for lump sum payments to employees at retirement or upon death while in employment or on termination of employment for an amount equivalent to defined

days' eligible salary payable for each completed years of service. Bank deposits such gratuity amount in Citizen Investment Trust (CIT) in annual basis.

The bank was in process being acquired by NMB Bank Ltd. It has already started joint operation effective from 11st Ashwin 2076. Hence, the gratuity liability has been booked in full without actuarial valuation applying conservatism concept.

#### Explanatory Notes

Gratuity benefit obligations, plan assets, movement in gratuity liability & fair value of assets etc. related with long term employee benefits has been presented under schedule 4.23.

### 3.16.2 Accumulated Leave

#### Short Term Benefit Liability

The Bank provides accumulated leave benefit under its staff byelaw. The Home Leave is accumulated up to 90 days and there is no limit for the accumulation of Sick Leave.

Accumulated leave benefits are treated as short term employment benefit as allowed by Para 15 of NAS 19. Therefore, the additional expenses on accumulated leave is charged to Profit and Loss account as on Ashad end 2076.

The bank has no further payment obligations once the contributions have been paid.

### 3.16.3 Staff Bonus

Provision for bonus has been made at 10% of net profit before such bonus.

#### Explanatory Notes

Employee benefit reported under schedule 4.36 includes provision for bonus as per bonus act.

## 3.17 Leases

The determination of whether an arrangement is a lease, or contains a lease, is based on the substance of the arrangement and requires an assessment of whether the fulfilment of the arrangement is dependent on the use of a specific asset or assets or whether the arrangement conveys a right to use the asset.

#### ✓ Bank as a lessee

Leases that do not transfer to the Bank substantially all of the risks and benefits incidental to ownership of the leased items are operating leases. Operating lease payments are recognised as an expense in the income statement on a straight-line basis over the lease term.

#### ✓ Bank as a lessor

Leases where the Bank does not transfer substantially all of the risk and benefits of ownership of the asset are classified as



# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

operating leases. Rental income is recorded as earned based on the contractual terms of the lease in other operating income.

## Explanatory Notes

Operating lease expenses is shown under other operating Lease expenses in schedule 4.37B.

### 3.18 Foreign Currency Translation

Foreign currency transactions are translated into the NPR using the exchange rates prevailing at the dates of the transactions. Foreign exchange gains and losses resulting from the settlement of such transactions and from translation at year end exchange rates of monetary assets and liabilities denominated in foreign currencies are recognised in the profit or loss, except when recognised in other comprehensive income. Non-monetary assets that are measured at fair value are translated using exchange rate at the date that fair value was determined.

## Explanatory Notes

Foreign currency translation gain/loss is presented in schedule 4.34 under other operating income. 25% of such revaluation gain is transferred to foreign exchange fluctuation fund as per Section 45 of Bank and Financial Institutions Act.

### 3.19 Financial Guarantee and Loan Commitment

Financial guarantee contracts are contracts that require the bank to reimburse the holder for a loss that it incurs because a specified debtor fails to make payment on a debt instrument. A loan commitment is a firm commitment to provide credit under pre-specified terms and conditions in the future. Financial Guarantee contracts and Loan Commitments are measured at the higher of:

- ✓ the expected credit losses on the exposure; or
- ✓ the fair value of the instrument at initial recognition (plus transaction costs) less the cumulative amount of revenue recognized on the instrument

Loan commitments will be treated as derivatives if there is a pattern of selling the resultant assets within a short period after their origination. Loan commitments in our regular business like Lending, Trade Finance, Consumer Finance and ALM do not fall in this category, and accordingly will not be treated as derivatives. However, transactions in Loan syndication and underwriting activities may have some of these features.

## Explanatory Notes

Details Relating to Financial Guarantee are given in Schedule 4.28.1 in Guarantees under Contingent Liabilities.

The bank does not have any Loan Commitments except undrawn limits of Overdrafts under Schedule 4.28.2.

### 3.20 Share Capital and Reserves

#### 3.20.1 Share Capital

Financial instruments issues are classified as equity when there is no contractual obligation to transfer cash, other financial assets or issue available number of own equity instruments. Incremental costs directly attributable to the issue of new shares are shown in equity as deduction net of taxes from the proceeds.

Dividends on ordinary shares classified as equity are recognised in equity in the period in which they are declared.

The issue expenses for the issue was charged in the year of issue and though the impact from past of the Bank's equity the amount has not been adjusted with the share capital and the Bank considered the impact to be immaterial.

#### 3.20.2 Reserves

The reserves include regulatory and free reserves.

##### ✓ Statutory General Reserve

There is a regulatory requirement to set aside 20% of the net profit after Tax to the general reserve until the reserve is twice the paid of share capital. The reserve is the accumulation of setting aside profits over the years.

No Dividend (either cash dividend or bonus share) are distributed from the amount in General/ Statutory Reserve.

##### ✓ Assets Revaluation Reserve

Any Reserve created from revaluation of assets (such as Property & Equipment, Intangible Assets, Investment Property) shall be presented under this heading. Revaluation reserves often serve as a cushion against unexpected losses but may not be fully available to absorb unexpected losses due to the subsequent deterioration in market value and tax consequences of revaluation. The Bank has followed cost model therefore no assets revaluation reserve is created.

##### ✓ Capital Reserve

The capital reserve represents the amount of those reserves which are in nature of capital and which shall not be available for distribution of cash dividend. The amount from share forfeiture due to non-payment of remaining amount for the unpaid shares, capital grants received in cash or kind, capital reserve arising out of merger and acquisition etc are presented under this heading.

##### ✓ Special Reserve

Any special reserve that is created as per the specific requirement of NRB directive or special instruction of NRB are represented as special reserve. The amount allocated to this reserve by debiting retained earning account are presented under this heading.

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## ✓ Corporate Social Responsibility Fund

The fund created for the purpose of corporate social responsibility by allocating 1% of Net profit as per NRB Directive is presented under this account head.

## ✓ Investment Adjustment Reserve

It is a regulatory reserve created as a cushion for adverse price movements in Bank's investments as directed by the Directives of Nepal Rastra Bank. Banks are required to create Investment Adjustment Reserve equal to 2% of Value of investment.

## ✓ Deferred Tax Reserve

It is banks policy to appropriate the equivalent portion of the deferred tax assets when a net deferred tax asset arises. In event where deferred tax liability arises such amounts are reclassified within the equity to retained earnings.

## ✓ Exchange Equalization Reserve

A bank or financial institution carrying on foreign exchange business shall make necessary accounts adjustments in the profit and loss account of the revaluation profits earned as a result of fluctuations in the exchange rates of foreign currencies, other than the Indian currency, at the end of the same fiscal year. While making such accounts adjustment in the profit and loss account, if revaluation gain has been made in any fiscal year, at least twenty five per cent of such profits shall be credited to the exchange equalization fund as per Section 45 of Bank and Financial Institutions act (2073).

## ✓ Staff Training Reserve

Bank has regulatory requirement to set aside 3% of the previous year's staff cost for staff training and any deficit on such amount are set aside in the reserves.

## ✓ Regulatory Reserve

The amount that is allocated from profit or retained earnings of the Bank to this reserve as per the Directive of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. The amount allocated to this reserve shall include interest income recognized but not received in cash, difference of loan loss provision as per NRB directive and impairment on loan and advance as per NFRS (in case lower impairment is recognized under NFRS), amount equals to deferred tax assets, actual loss recognized in other comprehensive income, amount of goodwill recognized under NFRS etc.

## ✓ Actuarial Gain/(Loss) Reserve

Actuarial Gain/(Loss) Reserve has been created to record the Actuarial gain or loss occurring due to the change in Actuarial Assumption under NAS 19 as Per NRB Guidelines . Actuarial gain or loss as a result of Change in Gratuity valuations has been included in the Reserve.

## ✓ Fair Value Reserve

Financial Assets that are not classified as Fair Value through Profit and Loss, Held To maturity and Loans and Receivables are categorised as Available for Sale financial instruments and recorded at Fair Value through Other Comprehensive Income. The cumulative amount of changes in fair value of those financial assets is presented as fair value reserve.

## ✓ Other reserve

Any reserve created with specific or non-specific purpose (except stated in above) are presented under thus by disclosing accounting heads.

## ✓ Movement in reserves

Movements in the reserves are given in detail in Statement of Changes in Equity.

## Explanatory Notes

Reserves are depicted under Schedule 4.27.

## 3.21 Earnings per share

The Bank measures earning per share on the basis of the earning attributable to the equity shareholders for the period. The number of shares is taken as the weighted average number of shares for the relevant period as required by NAS 33 - Earnings Per Share.

There are no instruments, such as convertibles, that would require dilution of EPS, therefore diluted EPS has not been computed and disclosed.

## 3.22 Segmental Reporting

The Bank's segmental reporting is in accordance with NFRS 8 Operating Segments. Operating segments are reported in a manner consistent with the internal reporting provided to the bank's management, which is responsible for allocating resources and assessing performance of the operating segments. All transactions between business segments are conducted on an arm's length basis, with intra-segment revenue and costs being eliminated in Head Office. Income and expenses directly associated with each segment are included in determining business segment performance.

The Bank has determined segments based on district by the management for decision making purpose.

## Explanatory Notes

Operational segmental information has been provided under Disclosures & Additional Information under Schedule 5.4.

## 3.23 Interim Financial Reporting

Interim reports corresponding to the financial statements had been reported in accordance with the regulatory reporting requirements. Those statements have been published quarterly in national level newspaper. The bank has utilized the benefits provided by Carve-out on NFRS for reinstatement of earlier year figures.



# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5. Disclosures & Additional Information

### 5.1 Risk Management

In compliance with Nepal Rastra Bank Directive on 6 "Corporate Governance", the Board of bank has established a Risk Management Committee with clear terms of reference. As at the date of this report, the Bank's Risk Management Committee comprised of the following:

S.N.	Members of Risk Management Committee	Designation
1	Rajendra Kumar Batajoo	Co-ordinator
2	Shree Krishna Regmi	Member
3	Madhav Adhikari	Member
4	Kiran Paudel	Member Secretary

The Committee meets at least four times annually. The committee oversees and reviews the fundamental prudential risks including operational, credit, market, reputational, capital and liquidity risk etc.

The responsibilities of Risk Management Committee are as follows:

- Formulate policies and guidelines for identification, measurement, monitoring and control all major risk categories.
- Ensuring the bank has clear, comprehensive and well documented policies and procedure.
- Defining the bank's overall risk tolerance in relation to credit risk.
- Ensuring that bank's significant risks exposure is maintained at prudent levels and consistent with the available capital.

Apart from Board Level Risk Management Committee the other committees and groups as mentioned below supports for Overall Risk Management.

#### i) Risk Governance

Risk management committee of the bank has formed to review the credit risk, market risk and liquidity risk of the bank. Apart from this the bank has formed the Assets Liability Management Committee to monitor Liquidity risk as well as market risk, AML CFT committee in order to monitor the operational risk. The committee and subcommittee has effectively discharged their duties & responsibility.

Risk Management Department conducts periodical financial surveillance and monitoring. In addition to this, the risk management committee analyse the Stress testing of the bank as required by Nepal Rastra Bank and its impact and corrective action to mitigate the risk.

Through its risk management framework, the Bank seeks to efficiently manage credit, market and liquidity risks which arise

directly through the Bank's commercial activities as well as operational, regulatory and reputational risks which arise as a normal consequence of any business undertaking. As part of this framework, the Bank uses a set of principles that describe its risk management culture. The bank has developed Risk Management Policy, Guideline & Framework 2017 to manage Credit risk, Market risk and liquidity risk.

The major risk areas and mitigation mechanism is as given below;

#### 1) Credit Risk

Credit risk is the potential for loss due to failure of counterparty to meet its obligations to pay the Bank in accordance with agreed terms.

The bank has Credit Policy Guidelines (CPG) that, inter alia, consist of areas of lending, eligibility of borrower, loan application format and requirement, necessary documents for processing loans, risk assessment areas, loan approval authority and other general credit principles. The CPG has been formulated by keeping in mind the prudential norms given by NRB.

A standardized loan application forms has been in use for facilitating collection and analysis of all the relevant data for evaluating credit worthiness and proper evaluation of the credit risk of the prospective borrower. The factors considered in evaluating loan applications normally included prospects of the business, management of the firm/company, financial analysis-income statement, balance sheet, cash flow statement, key financial indicators, key risk and mitigates. Further, inspection and supervision are also conducted before approval of the loan for pre-analysis and after the disbursement of loan as well for monitoring the utilization of loan.

#### 2) Operational Risk

Operational risk is the prospect of loss of resulting from inadequate or failed procedures, systems or policies, employee errors, system failures, fraud or other criminal activity, any event that disrupts business processes.

Operational risk exposures are managed through a consistent set of management processes that drive risk identification, assessment, control and monitoring. For the control of operational risk of institution, it has Financial Administration Policy, Employee Bylaws, operational manual, AML/CFT policy, Suspicious Transaction identification Procedure, Politically exposed person policy, which guides the day to day operation.

Each risk control owner is responsible for identifying risks that are material and for maintaining an effective control environment across the organization. Risk control owners have responsibility for the control of operational risk arising from the management of the following activities: External Rules & Regulations, Liability, Legal Enforceability, Damage or Loss of Physical Assets, Safety & Security, Internal Fraud or

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

Dishonesty, External Fraud, Information Security, Processing Failure, and Model. Operational risks can arise from all business lines and from all activities carried out by the Bank. Operational Risk management approach seeks to ensure management of operational risk by maintaining a complete process universe defined for all business segments, products and functions processes.

### 3) Market Risk

Risks arising out of adverse movements in interest rates and equity prices are covered under Market Risk Management. Market Risk is the potential for loss of earnings or economic value due to adverse changes in financial market rates or prices. Institution exposure to market risk arises principally from customer driven transactions.

In line with Risk Management Guidelines prescribed by NRB, the Bank focuses on risk management in addition to that Interest rate risk is assessed at a regular interval to strengthen market risk management. The market risk is managed within the risk tolerances and market risk limits set by ALCO. ALCO regularly meets, analyse and takes decision over the Market Risk by analysing the internal as well as external factor.

### 4) Liquidity Risk

Liquidity risk is the potential that the Bank either does not have sufficient liquid financial resources available to meet all its obligations as they fall due, or can only access these financial resources at excessive cost. The Liquidity Risk is managed by ALCO. The ALCO has developed the Unified Treasury circular for overall liquidity management of bank.

### 5) Reputational Risk

Reputational risk is a risk of loss resulting from damages to reputation of institution, in lost revenue; increased operating, capital or regulatory costs; or destruction of shareholder value.

Reputational risk is managed by the management committee which are responsible for protecting the institution's reputation locally and has the responsibility to ensure that the Bank does not undertake any activities that may cause material damage to the reputation of institution.

### 6) Employee Benefit Risk

Employee benefit risk is the potential risk of loss due to having to meet shortfall in the Bank's defined benefits gratuity and leave encashment schemes.

The gross obligation for gratuity is calculated considering the salary at the time of retirement of the individual staff and number of years' service with the Bank. The home leave can be accumulated for maximum period of 60 days for total period served by individual staff. The gross obligation for leave encashment is calculated considering the last drawn salary multiplied by no of eligible days for leave encashment.

### 7) Internal Control

The Board is committed to managing risks and in controlling its business and financial activities in a manner which enables it to maximize profitable business opportunities, avoid or reduce risks which can cause loss or reputational damage, ensure compliance with applicable laws and regulations and enhance resilience to external events. To achieve this, the Board has adopted policies and procedures of risk identification, risk evaluation, risk mitigation and control/monitoring.

The effectiveness of the Company's internal control system is reviewed regularly by the Board, its Committees, Management and Internal Audit. The Audit Committee has reviewed the effectiveness of the Bank's system of internal control during the year and provided feedback to the Board as appropriate. The bank has outsourced the Internal Audit function to maintain independency on the internal control system of institution. The Internal Audit monitors compliance with policies/standards and the effectiveness of internal control structures across the Company through its program of business/unit audits. The Internal Audit function is focused on the areas of greatest risk as determined by a risk-based assessment methodology. Internal Audit reports are quarterly forwarded to the Audit Committee. The findings of all audits are reported to the Chief Executive Officer and Business Heads for initiating immediate corrective measures.

### 8) Any Other Risk

#### Compliance Risk

Compliance risk is the risk of legal or regulatory sanctions, material financial loss, or loss to reputation due to failure to comply with laws, rules and standards.

OMDB is committed to follow best practices and market standards in the areas of accountability, transparency and business ethics. The Development Bank aims at a zero tolerance of misconduct and corruption.

In the day-to-day operations the **three lines of defense model** defines the roles and responsibilities for compliance and integrity risk in the Development Bank.

The **first line of defense** lies with the respective Development Bank departments and units, which are responsible for ensuring that compliance risks are identified, understood and reported to the decision making bodies of the Development Bank and to Compliance Officer.

The **second line of defense** lies with Compliance Officer, which assesses and monitors the compliance and integrity risks and coordinates its control activities with the Risk Management Unit.

Internal Audit is the **third line of defense**.

The internal audit function assists the Development Bank in identifying, assessing, monitoring and reporting on compliance



# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

risks in matters relating to the institution, its operations and the personal conduct of staff members. The Head of IAD reports to the Audit Committee.

## Strategic Risk

Strategic risk is the risk in achieving Development Bank's strategic objectives, both from internal and external events and scenarios which prevent from achieving strategic objectives.

Strategic Risk can be further defined as:

- Exposure to loss resulting from a strategy that runs out to be inappropriate.
- Risk associated with future plans and strategies, including plans for entering new services, expanding existing services through enhancements and merger, enhancing infrastructures etc.

Current and prospective impact of strategic decisions made by management arising from adverse business decisions, improper implementation of decisions or lack of responsiveness to industry change etc.

Periodic (yearly) review of the strategy is being done by Management Committee and reported to BOD regarding: status of the strategic objective's achievement as decided, execution status whether the right talent and infrastructures support the achievement of the objective or about unintended consequences of the strategy, if any for their timely corrections/updates if found to be necessary.

## Interest Rate Risk

Interest rate risk arises when there is a mismatch between positions, which are subject to interest rate adjustment within a specified period. Interest rate risk is usually assessed from two common perspectives. Earnings perspective, which focuses on the impact of variation in interest rate on accruals or reported earnings, and economic value perspective, which reflects the impact of fluctuation in the interest rates on economic value of a financial institution.

The Development Bank measures and manages interest rate risk by estimating the sensitivity of the economic value of its balance sheet to an interest rate shock. The sensitivity is measured by means of interest rates on the present value of interest-bearing assets and liabilities.

## AML/CFT Risk

AML/CFT risk is related with providing financial services to money launders and terrorists for channelling of money derived from crime or aimed at funding terrorism.

The strictness of the provisions made in laws and directives reflect the seriousness of this issue; non-compliance of which may cause significant reputational risk as well as may result in adverse consequences. Development Bank have been closely monitoring the AML/CFT policies, procedures, guidelines and practices of Banks & Financial Institutions (BFIs).

A separate AML/CFT Unit is established under direct supervision and control of Compliance Officer which looks after the effective implementation and compliance of AML/CFT related prevailing Acts, Rules and Directives.

## 5.2 Capital Management

### i. Qualitative disclosures

The bank has maintained the capital adequacy as per Capital adequacy framework, 2007 (Updated July 2008) as required by Nepal Rastra Bank. The main objective of this framework is to develop a safe and sound financial system by way of sufficient amount of qualitative capital and risk management practices. The total equity of the bank comprises of paid up capital, statutory reserves and other reserves. The bank does not have any other complex or hybrid capital instruments. Capital adequacy ratio as on Ashad end 2076 is **13.77%** and **14.91%** on core capital and capital fund respectively.

Assessment of capital adequacy of bank is done on regular basis taking into considerations the exposure of bank. Also, the analysis of possible impact on capital adequacy is being done on regular basis taking into consideration the future impacts on assumptive basis. Capital adequacy of bank and impact in capital due to future change in nature and size of business is discussed in Risk Management Committee and is summarized in board. Regular monitoring of nature of business is being done so that unexpected negative impact could not take place in capital adequacy of bank. Reporting to regulatory body is being done as prescribed by compliance department.

The internal capital adequacy assessment process (ICAAP) is a comprehensive process which requires board and senior management oversight, monitoring, reporting and internal control reviews at regular intervals to ensure the alignment of regulatory capital requirement with the true risk profile of the bank and thus ensure long-term safety and soundness of the bank. The key components of an effective ICAAP are discussed below.

### a. Board and senior management oversight

Board and senior management oversight bank management is responsible for understanding the nature and level of risk being taken by the bank and how this risk relates to adequate capital levels. It is also responsible for ensuring that the formality and sophistication of the risk management processes is commensurate with the complexity of its operations. A sound risk management process, thus, is the foundation for an effective assessment of the adequacy of a bank's capital position.

The board of directors of the bank are responsible for setting the bank's tolerance for risks. The board also ensures that management establishes a mechanism for assessing various risks; develops a system to relate these risks to the bank's capital level and sets up a method for monitoring compliance with internal policies. It is equally important that the board

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

instills strong internal controls and thereby an effective control environment through adoption of written policies and procedures and ensures that the policies and procedures are effectively communicated throughout the bank.

## b. Sound Capital Assessment

Another crucial component of an effective ICAAP is the assessment of capital. In order to be able to make a sound capital assessment the bank should, at minimum, have the following:

- Policies and procedures designed to ensure that the bank identifies, measures, and reports all material risks;
- A process that relates capital to the level of risk;
- A process that states capital adequacy goals with respect to risk, taking account of the bank's strategic focus and business plan; and
- A process of internal control, reviews and audit to ensure the integrity of the overall management process.

## c. Comprehensive assessment of risk

All material risks faced by the bank should be addressed in the capital assessment process. Nepal Rastra Bank recognizes that not all risks can be measured precisely. However, bank should develop a process to estimate risks with reasonable certainties. In order to make a comprehensive assessment of risks, the process should, at minimum, address the following forms of risk.

1. Credit Risk
  2. Credit Concentration Risk
  3. Operational Risk
  4. Market Risk
  5. Liquidity Risk
- d. Monitoring and reporting

The bank has established an adequate system for monitoring and reporting risk exposures and assessing how the bank's changing risk profile affects the need for capital. The bank's senior management or board of directors, on a regular basis, receive reports on the bank's risk profile and capital needs. These reports allow senior management to:

- Evaluate the level and trend of material risks and their effect on capital levels;
- Evaluate the sensitivity and reasonableness of key assumptions used in the capital assessment measurement system;
- Determine that the bank holds sufficient capital against the various risks and is in compliance with established capital

adequacy goals; and

- Assess its future capital requirements based on the bank's reported risk profile and make necessary adjustments to the bank's strategic plan accordingly.

## e. Internal Control Review

The bank's internal control structure is essential to a sound capital assessment process. Effective control of the capital assessment process includes an independent review and, where appropriate, the involvement of internal or external audits. The bank's board of directors has a responsibility to ensure that management establishes a system for assessing the various risks, develops a system to relate risk to the bank's capital level, and establishes a method for monitoring compliance with internal policies. The board should regularly verify whether its system of internal controls is adequate to ensure well-ordered and prudent conduct of business. The bank should conduct periodic reviews of its risk management process to ensure its integrity, accuracy, and reasonableness. Key areas that should be reviewed include:

- Appropriateness of the bank's capital assessment process given the nature, scope and complexity of its activities;
- Identification of large exposures and risk concentrations;
- Accuracy and completeness of data inputs into the bank's assessment process;
- Reasonableness and validity of scenarios used in the assessment process; and
- Stress testing and analysis of assumptions and inputs.

The capital adequacy table for the year ended Asar end 2076 is:



# Capital Adequacy Table

At the month end of Ashadh, 2076

(Rs. in '000)

1. 1 RISK WEIGHTED EXPOSURES		Current Period	Previous Period
a	Risk Weighted Exposure for Credit Risk	25,066,479.59	18,056,011.77
b	Risk Weighted Exposure for Operational Risk	1,198,855.51	834,418.60
c	Risk Weighted Exposure for Market Risk	1,490.35	1,238.28
<b>Total Risk Weighted Exposures (Before adjustments of Pillar II)</b>		<b>26,266,825.35</b>	<b>18,891,668.65</b>
<b>Adjustments under Pillar II</b>			
<b>SRP 6.4a (6)</b>	Add .....% of the total deposit due to insufficient Liquid Assets	-	-
<b>Total Risk Weighted Exposures (After Bank's adjustments of Pillar II)</b>		<b>26,266,825.35</b>	<b>18,891,668.65</b>
1.2 CAPITAL		Current Period	Previous Period
<b>(A) Core Capital (Tier 1)</b>		<b>3,618,149.28</b>	<b>3,238,130.71</b>
a	Paid up Equity Share Capital	2,515,235.60	2,515,235.60
b	Irredeemable Non-cumulative preference shares		
c	Share Premium	28,614.71	-
d	Proposed Bonus Equity Shares	-	-
e	Statutory General Reserves	543,946.96	436,857.41
f	Retained Earnings	548,909.52	341,032.70
g	Un-audited current year cumulative profit/(loss)		-
h	Capital Redemption Reserve	-	-
i	Capital Adjustment Reserve	-	-
j	Dividend Equalization Reserves	-	-
k	Other Free Reserve		-
l	Less: Goodwill	-	-
m	Less: Deferred Tax Assets	-	34,608.91
n	Less: Intangible Assets	4,384.56	6,213.14
o	Less: Investment in equity in licensed Financial Institutions	-	-
p	Less: Investment in equity of institutions with financial interests	-	-
q	Less: Investment in equity of institutions in excess of limits	-	-
r	Less: Investments arising out of underwriting commitments	-	-
s	Less: Reciprocal crossholdings	-	-
t	Less: Purchase of land & building in excess of limit and unutilized	14,172.95	14,172.95
u	Less: Other Deductions	-	-

# Capital Adequacy Table

At the month end of Ashadh, 2076

(Rs. in '000)

1.2 CAPITAL		Current Period	Previous Period
<b>Adjustments under Pillar II</b>			
<b>SRP 6.4a(1)</b>		-	
<b>SRP 6.4a(2)</b>		-	
<b>B) Supplementary Capital (Tier 2)</b>		<b>297,511.95</b>	<b>219,827</b>
a	Cumulative and/or Redeemable Preference Share	-	-
b	Subordinated Term Debt	-	-
c	Hybrid Capital Instruments	-	-
d	General loan loss provision	295,984	217,277.70
e	Exchange Equalization Reserve	27.46	27.46
f	Investment Adjustment Reserve	1,500.00	2,521.46
g	Asset Revaluation Reserve	-	-
h	Other Reserves	-	-
<b>Total Capital Fund (Tier I and Tier II)</b>		<b>3,915,661.23</b>	<b>3,457,957.33</b>
1.3 CAPITAL ADEQUACY RATIOS		Current Period	Previous Period
Tier 1 Capital to Total Risk Weighted Exposures (After Bank's adjustments of Pillar II)		13.77%	17.14%
Tier 1 and Tier 2 Capital to Total Risk Weighted Exposures(After Bank's adjustments of Pillar II)		14.91%	18.30%

# Risk Weighted Exposure for Credit Risk

At the month end of Ashadh, 2076

(Rs. in '000)

A. Balance Sheet Exposures	Book Value	" Specific Provision "	Eligible CRM	Net Value	Risk Weight	" Risk Weighted Exposures "
	b	b	c	d=a-b-c	e	f=d*e
Cash Balance	557,277.51			557,277.51	0%	-
Balance With Nepal Rastra Bank	1,148,397.93			1,148,397.93	0%	-
Gold	-			-	0%	-
Investment in Nepalese Government Securities	617,375.00			617,375.00	0%	-
All Claims on Government of Nepal				-	0%	-
Investment in Nepal Rastra Bank securities				-	0%	-
All claims on Nepal Rastra Bank				-	0%	-
Claims on Foreign Government and Central Bank (ECA 0-1)				-	0%	-
Claims on Foreign Government and Central Bank (ECA -2)				-	20%	-
Claims on Foreign Government and Central Bank (ECA -3)				-	50%	-
Claims on Foreign Government and Central Bank (ECA-4-6)				-	100%	-
Claims on Foreign Government and Central Bank (ECA -7)				-	150%	-
Claims On BIS, IMF, ECB, EC and MDB's recognized by the framework				-	0%	-
Claims on Other Multilateral Development Banks				-	100%	-
Claims on Public Sector Entity (ECA 0-1)				-	20%	-
Claims on Public Sector Entity (ECA 2)				-	50%	-
Claims on Public Sector Entity (ECA 3-6)				-	100%	-
Claims on Public Sector Entity (ECA 7)				-	150%	-
Claims on domestic banks that meet capital adequacy requirements	4,016,318.79			4,016,318.79	20%	803,263.76
Claims on domestic banks that do not meet capital adequacy requirements	1.48			1.48	100%	1.48
Claims on foreign bank (ECA Rating 0-1)				-	20%	-
Claims on foreign bank (ECA Rating 2)				-	50%	-
Claims on foreign bank (ECA Rating 3-6)				-	100%	-
Claims on foreign bank (ECA Rating 7)				-	150%	-
Claims on foreign bank incorporated in SAARC region operating with a buffer of 1% above their respective regulatory capital requirement				-	20%	-
Claims on Domestic Corporates	6,978,439.57			6,978,439.57	100%	6,978,439.57
Claims on Foreign Corporates (ECA 0-1)				-	20%	-

# Risk Weighted Exposure for Credit Risk

At the month end of Ashadh, 2076

(Rs. in '000)

A. Balance Sheet Exposures	Book Value	"Specific Provision"	Eligible CRM	Net Value	Risk Weight	"Risk Weighted Exposures"
	b	b	c	d=a-b-c	e	f=d*e
Cash Balance	557,278	-	-	557,278	0%	-
Balance With Nepal Rastra Bank	1,148,398	-	-	1,148,398	0%	-
Gold	-	-	-	-	0%	-
Investment in Nepalese Government Securities	617,375	-	-	617,375	0%	-
All Claims on Government of Nepal	-	-	-	-	0%	-
Investment in Nepal Rastra Bank securities	-	-	-	-	0%	-
All claims on Nepal Rastra Bank	-	-	-	-	0%	-
Claims on Foreign Government and Central Bank (ECA 0-1)	-	-	-	-	0%	-
Claims on Foreign Government and Central Bank (ECA -2)	-	-	-	-	20%	-
Claims on Foreign Government and Central Bank (ECA -3)	-	-	-	-	50%	-
Claims on Foreign Government and Central Bank (ECA -4-6)	-	-	-	-	100%	-
Claims on Foreign Government and Central Bank (ECA -7)	-	-	-	-	150%	-
Claims On BIS, IMF, ECB, EC and MDB's recognized by the framework	-	-	-	-	0%	-
Claims on Other Multilateral Development Banks	-	-	-	-	100%	-
Claims on Public Sector Entity (ECA 0-1)	-	-	-	-	20%	-
Claims on Public Sector Entity (ECA 2)	-	-	-	-	50%	-
Claims on Public Sector Entity (ECA 3-6)	-	-	-	-	100%	-
Claims on Public Sector Entity (ECA 7)	-	-	-	-	150%	-
Claims on domestic banks that meet capital adequacy requirements	4,016,319	-	-	4,016,319	20%	803,264
Claims on domestic banks that do not meet capital adequacy requirements	1	-	-	1	100%	1
Claims on foreign bank (ECA Rating 0-1)	-	-	-	-	20%	-
Claims on foreign bank (ECA Rating 2)	-	-	-	-	50%	-
Claims on foreign bank (ECA Rating 3-6)	-	-	-	-	100%	-
Claims on foreign bank (ECA Rating 7)	-	-	-	-	150%	-
Claims on foreign bank incorporated in SAARC region operating with a buffer of 1% above their respective regulatory capital requirement	-	-	-	-	20%	-
Claims on Domestic Corporates	6,978,440	-	-	6,978,440	100%	6,978,440
Claims on Foreign Corporates (ECA 0-1)	-	-	-	-	20%	-
Claims on Foreign Corporates (ECA 2)	-	-	-	-	50%	-
Claims on Foreign Corporates (ECA 3-6)	-	-	-	-	100%	-
Claims on Foreign Corporates (ECA 7)	-	-	-	-	150%	-
Regulatory Retail Portfolio (Not Overdue)	6,442,371	-	240,602	6,201,769	75%	4,651,327
Claims fulfilling all criterion of regularity retail except granularity	-	-	-	-	100%	-
Claims secured by residential properties	2,276,581	-	-	2,276,581	60%	1,365,949
Claims not fully secured by residential properties	-	-	-	-	150%	-
Claims secured by residential properties (Overdue)	1,061,981	-	-	1,061,981	100%	1,061,981
Claims secured by Commercial real estate	742,790	-	-	742,790	100%	742,790
Past due claims (except for claims secured by residential properties)	4,458,877	-	-	4,458,877	150%	6,688,315
High Risk claims	1,132,494	-	-	1,132,494	150%	1,698,741
Investments in equity and other capital instruments of institutions listed in stock exchange	320,994	-	-	320,994	100%	320,994
Investments in equity and other capital instruments of institutions not listed in the stock exchange	-	-	-	-	150%	-
Staff loan secured by residential property	96,958	-	-	96,958	60%	58,175
Interest Receivable/claim on government securities	6,036	-	-	6,036	0%	-
Cash in transit and other cash items in the process of collection	906	-	-	906	20%	181
Other Assets (as per attachment)	705,190	238,322	-	466,868	100%	466,868
<b>TOTAL (A)</b>	<b>30,562,988</b>	<b>238,322</b>	<b>240,602</b>	<b>30,084,064</b>		<b>24,837,026</b>

# Risk Weighted Exposure for Credit Risk

At the month end of Ashadh, 2076

B. Off Balance Sheet Exposures	Book Value	"Specific Provision"	Eligible CRM	Net Value	Risk Weight	"Risk Weighted Exposures"
Revocable Commitments	-	-	-	-	0%	-
Bills Under Collection	-	-	-	-	0%	-
Forward Exchange Contract Liabilities	-	-	-	-	10%	-
LC Commitments With Original Maturity Upto 6 months domestic counterparty	-	-	-	-	20%	-
Foreign counterparty (ECA Rating 0-1)	-	-	-	-	20%	-
Foreign counterparty (ECA Rating 2)	-	-	-	-	50%	-
Foreign counterparty (ECA Rating 3-6)	-	-	-	-	100%	-
Foreign counterparty (ECA Rating 7)	-	-	-	-	150%	-
LC Commitments With Original Maturity Over 6 months domestic counterparty	-	-	-	-	50%	-
Foreign counterparty (ECA Rating 0-1)	-	-	-	-	20%	-
Foreign counterparty (ECA Rating 2)	-	-	-	-	50%	-
Foreign counterparty (ECA Rating 3-6)	-	-	-	-	100%	-
Foreign counterparty (ECA Rating 7)	-	-	-	-	150%	-
Bid Bond, Performance Bond and Counter guarantee domestic counterparty	-	-	-	-	50%	-
Foreign counterparty (ECA Rating 0-1)	-	-	-	-	20%	-
Foreign counterparty (ECA Rating 2)	-	-	-	-	50%	-
Foreign counterparty (ECA Rating 3-6)	-	-	-	-	100%	-
Foreign counterparty (ECA Rating 7)	-	-	-	-	150%	-
Underwriting commitments	-	-	-	-	50%	-
Lending of Bank's Securities or Posting of Securities as collateral	-	-	-	-	100%	-
Repurchase Agreements, Assets sale with recourse	-	-	-	-	100%	-
Advance Payment Guarantee	-	-	-	-	100%	-
Financial Guarantee	108,849.03	-	-	108,849.03	100%	108,849.03
Acceptances and Endorsements	-	-	-	-	100%	-
Unpaid portion of Partly paid shares and Securities	-	-	-	-	100%	-
Irrevocable Credit commitments (short term)	603,022.98	-	-	603,022.98	20%	120,604.60
Irrevocable Credit commitments (long term)	-	-	-	-	50%	-
"Claims on foreign bank incorporated in SAARC region operating with a buffer of 1% above their respective regulatory capital requirement"	-	-	-	-	20%	-
Other Contingent Liabilities	-	-	-	-	100%	-
Unpaid Guarantee Claims	-	-	-	-	200%	-
<b>TOTAL (B)</b>	<b>711,872.01</b>	<b>-</b>	<b>-</b>	<b>711,872.01</b>		<b>229,453.62</b>
<b>Total RWE for credit Risk Before Adjustment (A) +(B)</b>	<b>31,274,859.73</b>	<b>238,321.70</b>	<b>240,601.82</b>	<b>30,795,936.21</b>		<b>25,066,479.49</b>
<b>Adjustments under Pillar II</b>						
<b>Total RWE for Credit Risk after Bank's adjustments under Pillar II</b>	<b>31,274,859.73</b>	<b>238,321.70</b>	<b>240,601.82</b>	<b>30,795,936.21</b>		<b>25,066,479.49</b>

# Eligible Credit Risk Mitigants

At the month end of Ashadh, 2076

(Rs. in '000)

Credit exposures	Deposits with Bank	Deposits with other banks/ FI	Gold	Govt. & NRB Securities	G'tee of Govt. of Nepal	Sec/G'tee of Other Sovereigns	G'tee of domestic banks	G'tee of MDBs	Sec/G'tee of Foreign Banks	Total
	(a)	(b)	(c)	(d)	(e)	(f)	(g)	(h)	(i)	
<b>Balance Sheet Exposures</b>										
Claims on Foreign government and Central Bank (ECA -2)										-
Claims on Foreign government and Central Bank (ECA -3)										-
Claims on Foreign government and Central Bank (ECA-4-6)										-
Claims on Foreign government and Central Bank (ECA -7)										-
Claims on Other Multilateral Development Banks										-
Claims on Public Sector Entity (ECA 0-1)										-
Claims on Public Sector Entity (ECA 2)										-
Claims on Public Sector Entity (ECA 3-6)										-
Claims on Public Sector Entity (ECA 7)										-
Claims on domestic banks that meet capital adequacy requirements										-
Claims on domestic banks that do not meet capital adequacy requirements										-
Claims on foreign bank (ECA Rating 0-1)										-
Claims on foreign bank (ECA Rating 2)										-
Claims on foreign bank (ECA Rating 3-6)										-
Claims on foreign bank (ECA Rating 7)										-
Claims on foreign bank incorporated in SAARC region operating with a buffer of 1% above their respective regulatory capital requirement										-
Claims on Domestic Corporates										-
Claims on Foreign Corporates (ECA 0-1)										-
Claims on Foreign Corporates (ECA 2)										-
Claims on Foreign Corporates (ECA 3-6)										-
Claims on Foreign Corporates (ECA 7)										-
Regulatory Retail Portfolio (Not Overdue)	240,601.82									240,601.82
Claims fulfilling all criterion of regularity retail except granularity										-
Claims secured by residential properties										-
Claims not fully secured by residential properties										-
Claims secured by residential properties (Overdue)										-
Claims secured by Commercial Real Estate										-
Past due claims (except for claims secured by residential properties)										-
High Risk claims										-
Investments in equity and other capital instruments of institutions listed in stock exchange										-
Investments in equity and other capital instruments of institutions not listed in the stock exchange										-
Other Assets (as per attachment)										-
<b>Total</b>	<b>240,601.82</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>240,601.82</b>

# Eligible Credit Risk Mitigants

At the month end of Ashadh, 2076

(Rs. in '000)

Credit exposures	Deposits with Bank	Deposits with other banks/FI	Gold	Govt. & NRB Securities	Govt. of Nepal	Sec/G'tee of Other Sovereigns	G'tee of domestic banks	G'tee of MDBs	Sec/G'tee of Foreign Banks	Total
	(a)	(b)	(c)	(d)	(e)	(f)	(g)	(h)	(i)	
<b>Off Balance Sheet Exposures</b>										
Forward Exchange Contract Liabilities										-
LC Commitments With Original Maturity Upto 6 months domestic counterparty										-
Foreign counterparty (ECA Rating 0-1)										-
Foreign counterparty (ECA Rating 2)										-
Foreign counterparty (ECA Rating 3-6)										-
Foreign counterparty (ECA Rating 7)										-
LC Commitments With Original Maturity Over 6 months domestic counterparty										-
Foreign counterparty (ECA Rating 0-1)										-
Foreign counterparty (ECA Rating 2)										-
Foreign counterparty (ECA Rating 3-6)										-
Foreign counterparty (ECA Rating 7)										-
Bid Bond, Performance Bond and Counter guarantee domestic counterparty										-
Foreign counterparty (ECA Rating 0-1)										-
Foreign counterparty (ECA Rating 2)										-
Foreign counterparty (ECA Rating 3-6)										-
Foreign counterparty (ECA Rating 7)										-
Underwriting commitments										-
Lending of Bank's Securities or Posting of Securities as collateral										-
Repurchase Agreements, Assets sale with recourse										-
Advance Payment Guarantee										-
Financial Guarantee										-
Acceptances and Endorsements										-
Unpaid portion of Partly paid shares and Securities										-
Irrevocable Credit commitments (short term)										-
Irrevocable Credit commitments (long term)										-
Other Contingent Liabilities										-
Unpaid Guarantee Claims										-
<b>Total</b>	<b>240,601.82</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>240,601.82</b>
<b>Grand Total</b>	<b>240,601.82</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>240,601.82</b>

# Risk Weighted Exposure for Operational Risk

At the month end of Ashadh, 2076

(Rs. in '000)

S.N.	Particulars	Fiscal Year		
		2072/073	2073/074	2074/075
1	Net Interest Income	444,738.83	760,952.48	847,608.78
2	Commission and Discount Income	8,986.45	15,355.10	26,153.04
3	Other Operating Income	58,242.09	87,688.02	147,735.47
4	Exchange Fluctuation Income	-	18.32	232.44
5	Addition/Deduction in Interest Suspense during the period	-	-	-
6	<b>Gross income (a)</b>	<b>511,967.37</b>	<b>864,013.91</b>	<b>1,021,729.73</b>
7	<b>Alfa (b)</b>	<b>15%</b>	<b>15%</b>	<b>15%</b>
8	<b>Fixed Percentage of Gross Income [c=(a×b)]</b>	<b>76,795.11</b>	<b>129,602.09</b>	<b>153,259.46</b>
9	<b>Capital Requirement for operational risk (d) (average of c)</b>	<b>119,885.55</b>		
10	<b>Risk Weight (reciprocal of capital requirement of 10%) in times (e)</b>	<b>10</b>		
11	<b>Equivalent Risk Weight Exposure [f=(d×e)]</b>	<b>1,198,855.51</b>		

## SRP 6.4a (8) Adjustments under Pillar II (If Gross Income for the last three years is negative)

1	Total Credit and Investment (net of Specific Provision) of related month	-
2	Capital Requirement for Operational Risk (5% of net credit and investment)	-
3	<b>Risk Weight (reciprocal of capital requirement of 10%) in times</b>	<b>10</b>
4	<b>Equivalent Risk Weight Exposure (g)</b>	<b>-</b>
5	<b>Equivalent Risk Weight Exposure [h=f+g]</b>	<b>1,198,855.51</b>



# Risk Weighted Exposure for Operational Risk

At the month end of Ashadh, 2076

S.No.	Currency	Open Position (FCY)	Exchange Rate	Open Position (NPR)	Relevant Open Position
1	INR	1,142,630.00	1.60	1,829,065	1,829,065
2	USD	6,765.00	109.65	741,782	741,782
3	GBP	75.00	136.94	10,271	10,271
4	EUR	1,900.00	123.18	234,033	234,033
5	THB			-	-
6	CHF			-	-
7	AUD	750.00	76.80	57,596	57,596
8	CAD			-	-
9	SGD			-	-
10	JPY	44,000.00	1.02	44,660	44,660
11	HKD			-	-
12	DKK			-	-
13	SEK			-	-
14	SAR	500.00	28.91	14,453	14,453
15	QAR	-		-	-
16	AED	1,700.00	28.74	48,850	48,850
17	MYR			-	-
18	KRW			-	-
19	CNY			-	-
20	KWD			-	-
21	BHD	-		-	-
22				-	-
23				-	-
<b>(a) Total Open Position</b>				<b>2,980,708</b>	<b>2,980,708</b>
<b>(b) Fixed Percentage</b>					<b>5%</b>
<b>(c) Capital Charge for Market Risk (=a×b)</b>					<b>149,035</b>
<b>(d) Risk Weight (reciprocal of capital requirement of 10%) in times</b>					<b>10</b>
<b>(e) Equivalent Risk Weight Exposure (=c×d)</b>					<b>1,490,354</b>

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5.3 Classification of Financial assets & financial liabilities - FY 2075/76

Financial Assets	Amortized Cost	Fair value through other comprehensive income	Fair value through profit or loss	Total
Cash in hand	557,277,513			557,277,513
Balances with B/FIs	-			-
Money at call and short notice	4,016,320,269			4,016,320,269
Interbank placement	-			-
Balance at NRB	1,148,397,928			1,148,397,928
Derivative financial instrument				-
Loans & Advances	23,377,007,831			23,377,007,831
Government bonds	624,595,438			624,595,438
Government treasury bills	-			-
Equity investments		295,201,666		295,201,666
Other assets	25,599,588			25,599,588
<b>Total Financial Assets</b>	<b>29,749,198,568</b>	<b>295,201,666</b>	<b>-</b>	<b>30,044,400,234</b>

Financial Liabilities	Amortized Cost	Fair value through profit or loss (FVTPL)		Total
		Held for trading	Designated at FVTPL	
Deposits from customers	24,153,016,531			24,153,016,531
Due to Banks & Financial Institutions	1,496,132,384			1,496,132,384
Due to Nepal Rastra Banks	-			-
Debt Securities	-			-
Employee related liabilities	88,911,284			88,911,284
Bills payable	674,863			674,863
Creditors and accruals	4,324,815			4,324,815
Interest payable on deposit	120,814,734			120,814,734
Interest payable on borrowing	-			-
Unpaid Dividend	1,050,791			1,050,791
Liabilities under Finance Lease	16,544,197			16,544,197
Other liabilities	124,199,239			124,199,239
<b>Total Financial Liabilities</b>	<b>26,005,668,839</b>	<b>-</b>	<b>-</b>	<b>26,005,668,839</b>

# Fair value of financial assets and liabilities

Fair values of financial assets and liabilities are determined according to the following hierarchy

**Level 1** fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

**Level 2** valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

**Level 3** portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

## Hierarchy of fair value measurement of financial assets at fair value

Particulars	2075-76			2074-2075			2073-74		
	Level 1	Level 2	Level 3	Level 1	Level 2	Level 3	Level 1	Level 2	Level 3
<b>Fair Value through profit or loss</b>									
<b>Fair Value through OCI</b>									
Equity investments	292,181,266		3,020,400	237,882,069		3,841,119	265,007,590		2,060,375
<b>Fair Value of Financial Assets – Held at Amortised Cost</b>									
Cash in hand	557,277,513			535,417,759			380,168,136		
Balances with B/FIs			-			7,098,270			18,956,928
Money at call and short notice			4,016,320,269			4,064,238,564			2,964,143,206
Interbank placement			-			-			-
Balance at NRB			1,148,397,928			1,122,470,190			800,622,192
Derivative financial instrument			-						
Loans & Advances			23,377,007,831			18,569,534,331			14,201,191,241
Government bonds			624,595,438			613,040,083			504,803,689
Government treasury bills			-			-			22,228,363
Equity investments			-						
Other assets			25,599,588			14,143,699			6,039,986
<b>Fair Value of Financial Liabilities – Held at Amortised Cost</b>									
Deposits from customers			24,153,016,531			20,856,078,516			15,447,288,578
Due to Banks			-			599,112,852			614,140,643
Debt Securities			-			-			-
Employee related liabilities			88,911,284			140,666,589			117,893,475
Bills payable			674,863			760,168			3,071,447
Creditors and accruals			4,324,815			5,589,220			5,692,503
Interest payable on deposit			120,814,734			130,151,695			72,046,827
Interest payable on borrowing			-			-			-
Unpaid Dividend			1,050,791			1,058,557			1,060,718
Other liabilities			124,199,239			63,014,290			94,180,476

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5.4 Operating Segment Information 2075 Ashad

### 1. General information

- a) An operating segment is a component of an entity:
- that engages in business activities from which it may earn revenues and incur expenses (including revenues and expenses relating to transactions with other components of the same entity),
  - whose operating results are regularly reviewed by the entity's chief operating decision maker to make decisions about resources to be allocated to the segment and assess its performance, and for which discrete financial information is available.

### 2. Information about profit or loss, assets and liabilities

	Particulars	Province 3	Province 4	Province 5	Total
a	Revenues from external customers	697,337,322	1,879,340,321	42,795,018	2,619,472,660
b	"Intersegment revenues"	196,115,305	123,957,741	328,233	320,401,279
c	Net Revenue	893,452,627	2,003,298,062	43,123,251	2,939,873,940
d	Interest revenue	819,529,303	1,902,703,592	34,422,453	2,756,655,347
e	Interest expense	664,350,634	1,194,276,124	25,164,620	1,883,791,377
f	Net interest revenue	155,178,669	708,427,468	9,257,833	872,863,970
g	"Depreciation and amortisation"	13,901,648	29,488,011	1,899,666	45,289,324
h	Segment profit /(loss)	141,277,021	678,939,457	7,358,167	827,574,646
i	Entity's interest in the profit or loss of associates accounted for using equity method				-
j	Other material non-cash items:				-
	.....				-
	.....				-
k	Impairment of assets	65,784,891	195,047,053	5,275,754	266,107,698
l	Segment assets	5,369,142,453	18,411,298,921	638,668,551	24,419,109,925
m	Segment liabilities	8,488,352,636	12,818,990,440	458,019,793	21,765,362,868

### 3. Measurement of operating segment profit or loss, assets and liabilities

The Bank has determined segments based on the geographical region i.e. Province Wise.

### 4. Reconciliations of reportable segment revenues, profit or loss, assets and liabilities

#### (a) Revenue

Total revenues for reportable segment	2,939,873,940
Other revenues	-
Elimination of intersegment revenues	(320,401,279)
<b>Entity's revenues</b>	<b>2,619,472,660</b>

#### (b) Profit or loss

Total profit or loss for reportable segments	827,574,646
Other profit or loss	(34,699,804)
Elimination of intersegment profits	
Unallocated amounts:	(143,267,490)
.....	
.....	
<b>Profit before income tax</b>	<b>649,607,352</b>



# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## (c) Assets

Total assets for reportable segments	24,419,109,925
Other assets	4,708,246,844
Unallocated amounts	733,227,680
<b>Entity's assets</b>	<b>29,860,584,450</b>

## (d) Liabilities

Total liabilities for reportable segments	21,765,362,868
Other liabilities	4,237,422,160
Unallocated liabilities	3,857,799,422
<b>Entity's liabilities</b>	<b>29,860,584,450</b>

## 5. Information about geographical areas

Revenue from following geographical areas

<b>(a) Domestic</b>	<b>2,619,472,660</b>
Province 1	-
Province 2	-
Province 3	697,337,322
Province 4	1,879,340,321
Province 5	42,795,018
Province 6	-
Province 7	-
<b>(b) Foreign</b>	<b>-</b>
Total	2,619,472,660

## 6. Information about major customers

Revenue from a single external customer is less than 10 percent of bank's total revenue.

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5.4 Operating Segment Information 2076 Ashad

### 1. General information

- a) An operating segment is a component of an entity:
- that engages in business activities from which it may earn revenues and incur expenses (including revenues and expenses relating to transactions with other components of the same entity),
  - whose operating results are regularly reviewed by the entity's chief operating decision maker to make decisions about resources to be allocated to the segment and assess its performance, and for which discrete financial information is available.

### 2. Information about profit or loss, assets and liabilities

	Particulars	Province 3	Province 4	Province 5	Total
a	Revenues from external customers	1,142,901,044	2,256,556,990	121,395,683	3,520,853,717
b	"Intersegment revenues"	330,919,421	147,284,490	-	478,203,912
c	Net Revenue	1,473,820,466	2,403,841,480	121,395,683	3,999,057,629
d	Interest revenue	1,083,961,306	2,596,044,079	111,856,006	3,791,861,391
e	Interest expense	883,075,087	1,600,842,970	82,209,879	2,566,127,936
f	Net interest revenue	200,886,219	995,201,110	29,646,127	1,225,733,455
g	"Depreciation and amortisation"	15,355,316	37,810,580	4,270,802	57,436,698
h	Segment profit /(loss)	244,470,641	617,903,440	34,915,002	897,289,083
i	Entity's interest in the profit or loss of associates accounted for using equity method				-
j	Other material non-cash items:				-
k	Impairment of assets	110,828,200	328,596,937	8,888,094	448,313,231
l	Segment assets	6,174,643,351	16,272,686,284	964,949,967	23,412,279,603
m	Segment liabilities	9,370,271,287	15,552,953,175	627,183,828	25,550,408,289

### 3. Measurement of operating segment profit or loss, assets and liabilities

The Bank has determined segments based on the geographical region i.e. Province Wise.

### 4. Reconciliations of reportable segment revenues, profit or loss, assets and liabilities

#### (a) Revenue

Total revenues for reportable segment	3,999,057,629
Other revenues	-
Elimination of intersegment revenues	(478,203,912)
<b>Entity's revenues</b>	<b>3,520,853,717</b>

#### (b) Profit or loss

Total profit or loss for reportable segments	897,289,083
Other profit or loss	506,687,574
Elimination of intersegment profits	
Unallocated amounts:	(683,790,709)
.....	
.....	
<b>Profit before income tax</b>	<b>720,185,949</b>



# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## (c) Assets

Total assets for reportable segments	23,412,279,603
Other assets	3,709,939,344
Unallocated amounts	2,738,365,503
<b>Entity's assets</b>	<b>29,860,584,450</b>

## (d) Liabilities

Total liabilities for reportable segments	25,550,408,289
Other liabilities	70,989,702
Unallocated liabilities	4,239,186,459
<b>Entity's liabilities</b>	<b>29,860,584,450</b>

## 5. Information about geographical areas

Revenue from following geographical areas

<b>(a) Domestic</b>	<b>3,520,853,717</b>
Province 1	-
Province 2	-
Province 3	1,142,901,044
Province 4	2,256,556,990
Province 5	121,395,683
Province 6	-
Province 7	-
<b>(b) Foreign</b>	<b>-</b>
Total	3,520,853,717

## 6. Information about major customers

Revenue from a single external customer is less than 10 percent of bank's total revenue.

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5.5 Share options and share based payment

The bank does not have any share option and share based payment.

## 5.6 Contingent liabilities and commitment

### Contingent Liabilities:

Where the Bank undertakes to make a payment on behalf of its customers for guarantees issued for which an obligation to make a payment has not arisen at the reporting date, those are included in these financial statements as contingent liabilities

### Commitments:

Where the Bank has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, future guarantees, whether cancellable or not and the Bank has not made payments at the reporting date, those instruments are included in these financial statement as commitments

Details of contingent liabilities and commitments are given in note 4.28

## 5.7 Related parties disclosures

Following has been identified as Related Parties for Bank under NAS 24 Related Parties:

- Directors
- Key Management Personnel of the Bank
- Relatives of Directors and Key Managerial Personnel

FY 2075-76	FY 2074-75	FY 2073-74
<b>Directors</b>		
Sushil Kumar Goshali	Sushil Kumar Goshali	Sushil Kumar Goshali
Rajendra Kumar Batajoo	Rajendra Kumar Batajoo	Rajendra Kumar Batajoo
Bijaya Malla	Bijaya Malla	Bijaya Malla
Yogendra Lal Pradhan	Yogendra Lal Pradhan	Yogendra Lal Pradhan
Shree Krishna Regmi	Shree Krishna Regmi	Shree Krishna Regmi
Karma Kumari Gurung	Karma Kumari Gurung	Karma Kumari Gurung
Pro. Dr. Yadab Prasad sharma Gaudel	Niranjan Shrestha	Niranjan Shrestha
	Rabindra Nath Bastola	Rabindra Nath Bastola
	Pro. Dr. Yadab Prasad Sharma Gaudel	Pro. Dr. Yadab Prasad Sharma Gaudel
<b>Key Managerial Personnel</b>		
Bishwo Mohan Adhikari	Bishwo Mohan Adhikari	Bishwo Mohan Adhikari
Buddhi Kumar Malla	Buddhi Kumar Malla	Buddhi Kumar Malla
Durga Ram Puri	Durga Ram Puri	Durga Ram Puri
Krishna Raj Wagle	Krishna Raj Wagle	Krishna Raj Wagle

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076



## Transaction during the Year

Particulars	2075-76	2074-75	2073-74
<b>Directors</b>			
Directors Sitting Fees	714,500	536,000	432,000
Interest Paid to directors on deposits	8,366,473	16,908,693	2,736,546
Other directors' expenses (if any)	159,044	134,336	-
<b>Total</b>	<b>9,240,017</b>	<b>17,579,029</b>	<b>3,168,546</b>
<b>Key Management Personnel</b>			
Remuneration and Benefit Paid	31,542,709	30,297,122	27,160,273
Post-Retirement Benefits	25,788,171	12,783,850	7,413,327
Other Long-term Benefits	-	-	-
Borrowing during the year	-	-	-
Interest on Borrowing	-	-	-
Interest on account balances	28,816	151,248	114,609
Other transactions benefits if any	-	-	-
<b>Total</b>	<b>57,359,696</b>	<b>43,232,220</b>	<b>34,688,208</b>

## Reporting Date Balances

Particulars	2075-76	2074-75	2073-74
Directors Deposits	52,576,091	141,899,774	173,892,128
KMP Deposits	882,820	691,535	4,885,763
Borrowings	-	-	-
Other Receivable payables if any	-	-	-
<b>Total</b>	<b>53,458,911</b>	<b>142,591,309</b>	<b>178,777,891</b>

**However after the merger with NMB Bank Limited, the Board of Directors and Key Management personnels are dissolved.**

## 5.8 Merger and acquisition

The bank has not entered into any merger and acquisition activities in the reporting period. However, the Bank had signed Memorandum of Understanding dated 16 May 2019 with NMB Bank Limited (ODBL) to merge with it. After obtaining necessary regulatory approvals, both the Banks commenced joint operations from 28 September 2019 (11 Ashwin 2076) as NMB Bank Limited. NMB Bank Limited licensed as "A" class financial institution by Nepal Rastra Bank in May 2008 has been operating in the Nepalese Financial market for over twenty three years and is one of the leading commercial banks in the banking industry.

## 5.9 Additional disclosures of non consolidated entities

Not Applicable

## 5.10 Events after reporting date.

Bank monitors and assess events that may have potential impact to qualify as adjusting and / or non-adjusting events after the end of the reporting period. All adjusting events are adjusted in the books with additional disclosures and non-adjusting material events are disclosed in the notes with possible financial impact, to the extent ascertainable. There are no material events that have occurred subsequent to 31 Ashad 2076 till the signing of this financial statement.

However, as stated above the bank has already merged with NMB Bank Ltd. and is a non adjusting event.

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5.11 Disclosure of effect of transition from previous GAAP to NFRSs

### 5.11.1. Reconciliation of equity

Particulars	Explanatory Note	"As at 01.04.2074 (Date of Transition)"	"As at 32.03.2075 (End of last period presented under previous GAAP)"	"As at 31.03.2076"
<b>Total equity under Previous GAAP</b>		<b>2,640,511,822</b>	<b>3,301,770,742</b>	<b>3,683,265,202</b>
<b>Adjustments under NFRSs:</b>				
Impairment on loan and advances		-	-	-
Fair value & employees benefit accounting of staff loan		-	-	
Lease accounting	1	(7,347,048)	(11,870,443)	(16,544,197)
Measurement of investment securities measured at fair value		112,877,842	5,357,312	(1,665,406)
Measurement of investment securities measured at fair value in associates	2	-	-	-
Dividend Income from Associates				-
Revaluation of property & equipment		-		
Recognition of Available for Sale Investment		-	3,143,393	571,506
Recognition of investment property		-		
Amortisation of debt securities issued		-		
Deferred tax	3	(55,575,356)	(39,984,371)	12,836,926
Defined benefit obligation of employees	4	-	-	-
Goodwill/Bargain purchase gain		-		
Interest income	5	42,525,533	66,720,715	176,451,580
Proposed Dividend		-	-	-
<b>Total Adjustment to equity</b>		<b>92,480,972</b>	<b>23,366,605</b>	<b>171,650,409</b>
<b>Total Equity under NFRSs</b>		<b>2,732,992,794</b>	<b>3,325,137,347</b>	<b>3,854,915,611</b>

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5.11.2. Reconciliation of profit or loss

Particulars	Explanatory Note	" As at 32.03.2075 (End of last period presented under previous GAAP) "	" As at 31.03.2076"
<b>Previous GAAP</b>		<b>373,754,997</b>	<b>381,494,460</b>
<b>Adjustments under NFRSs:</b>			
Interest income	5	25,255,193	110,888,781
Impairment of loan and advances		-	-
Employees benefit amortisation under staff loan	7	(1,060,011)	(1,157,915)
Defined benefit obligation of employee	4	-	-
Operating lease expense	1	(4,523,396)	(4,673,754)
Provision for Investment	8	22,004,644	2,046,519
Income from Investment in Associates	2	-	-
Gain on Sales of Share Investment Classified to OCI	9	(6,315,534)	(969,960)
Current Tax on Gain on Sales of Share Investment Classified to OCI	10	1,894,660	290,988
Dividend from Associates		-	-
Amortisation expense of debt securities		-	-
Other operating income		-	-
Interest expense		-	-
NBA provision	11	3,143,393	(2,571,887)
Share Issue Expenses Directly Charged to Equity	12	4,915,070	-
Share Issue Expenses Directly Charged to Equity-Tax Impact	13	(1,474,521)	-
Deferred Tax	3	(23,266,567)	50,100,526
<b>Total Adjustment to profit or loss</b>		<b>20,572,930</b>	<b>153,953,297</b>
<b>Profit or loss under NFRSs</b>		<b>394,327,928</b>	<b>535,447,757</b>
<b>Other Comprehensive Income</b>		<b>(90,667,622)</b>	<b>(6,348,465)</b>
<b>Total Comprehensive income under NFRSs</b>		<b>303,660,306</b>	<b>529,099,292</b>

- 1) Rent Expenses booked over the rent period on equal amount on SLM Basis
- 2) Valuation made for associate company
- 3) Deferred Tax effect of all adjustment
- 4) Gratuity Expenses booked as per actuarial valuation
- 5) Accrued Interest Receivable booked on accrual basis which is approximate to Effective Interest Rate
- 6) Liability Created for Proposed Dividend Reversed
- 7) Interest on Staff loan charged to finance income and staff cost
- 8) Investment Provision made in P/L of local gaap reversed and charged to OCI for investment classified as Fair value through OCI
- 9) Gain on Sell of share classified to OCI charged directly to equity
- 10) Tax effect of Gain on Sell of share classified to OCI charged directly to equity
- 11) NBA has been directly shown through Regulatory reserve
- 12) Avoidable Share issue expenses directly charged to equity
- 13) Tax effect of Avoidable Share issue expenses directly charged to equity

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5.11.3. Effect of NFRSs adoption for the statement of financial position Particulars

Assets	"Explanatory Note"	As at 01.04.2074 (Date of Transition)			As at 32.03.2075 (End of last period presented under previous GAAP)			As at 31.03.2076		
		Previous GAAP	Effect of Transition to NFRS	Opening NFRS SFP	Previous GAAP	Effect of Transition to NFRS	Amount as per NFRS	Previous GAAP	Effect of Transition to NFRS	Amount as per NFRS
Cash and Cash Equivalents		3,363,268,270	-	3,363,268,270	4,606,754,593	-	4,606,754,593	4,573,597,783	-	4,573,597,783
Due from Nepal Rastra Bank		800,622,192	-	800,622,192	1,122,470,190	-	1,122,470,190	1,148,397,928	-	1,148,397,928
Placement with Bank and Financial Institutions		-	-	-	-	-	-	-	-	-
Derivative Financial Instruments		-	-	-	-	-	-	-	-	-
Other Trading Assets		-	-	-	-	-	-	-	-	-
Loans and Advances to BFIs		33,726,450	-	33,726,450	122,826,450	-	122,826,450	568,088,484	-	568,088,484
Loans and Advances to Customers	1	13,806,829,846	141,426,683	13,948,256,529	17,972,204,355	208,395,829	18,180,600,184	22,077,132,109	283,474,007	22,360,606,116
Investment Securities	2	677,118,486	116,981,531	794,100,017	841,990,876	12,772,394	854,763,271	914,242,072	5,555,032	919,797,104
Current Tax Assets		-	-	-	-	-	-	-	26,903,428	26,903,428
Investment in Subsidiaries		-	-	-	-	-	-	-	-	-
Investment in Associates		-	-	-	-	-	-	-	-	-
Investment Property	3	-	-	-	-	-	-	-	-	-
Property and Equipment	4	156,186,157	-	156,186,157	211,158,529	-	211,158,529	184,187,635	-	184,187,635
Goodwill and Intangible Assets	5	-	5,083,341	5,083,341	-	6,213,148	6,213,148	-	4,384,560	4,384,560
Deferred Tax Assets	6	15,794,522	(15,794,522)	-	34,608,911	(34,608,911)	-	5,236,555	12,836,926	18,073,481
Other Assets	7	150,696,131	(108,088,180)	42,607,951	199,711,194	(152,159,953)	47,551,242	201,507,277	(144,959,347)	56,547,931
Total Assets		19,004,242,054	139,608,852.84	19,143,850,907	25,111,725,098	40,612,508	25,152,337,606	29,672,389,844	188,194,606	29,860,584,450

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

Liabilities	"Explanatory Note"	As at 01.04.2074 (Date of Transition)			As at 32.03.2075 (End of last period presented under previous GAAP)			As at 31.03.2076		
		Previous GAAP	Effect of Transition to NFRS	Opening NFRS SFP	Previous GAAP	Effect of Transition to NFRS	Amount as per NFRS	Previous GAAP	Effect of Transition to NFRS	Amount as per NFRS
Due to Bank and Financial Institutions		614,140,643	-	614,140,643	599,112,852	-	599,112,852	1,246,132,384	250,000,000	1,496,132,384
Due to Nepal Rastra Bank		-	-	-	-	-	-	-	-	-
Derivative Financial Instruments		-	-	-	-	-	-	-	-	-
Deposits from Customers	8	15,447,288,578	-	15,447,288,578	20,856,078,516	-	20,856,078,516	24,153,016,531	-	24,153,016,531
Borrowings		-	-	-	-	-	-	250,000,000	(250,000,000)	-
Current Tax Liabilities		8,355,564	-	8,355,564	13,522,470	-	13,522,470	-	-	-
Provisions		-	-	-	-	-	-	-	-	-
Deferred Tax Liabilities		-	39,780,834	39,780,834	-	5,375,460	5,375,460	-	-	-
Other Liabilities	9	293,945,446	7,347,048	301,292,494	341,240,518	11,870,443	353,110,962	339,975,726	16,544,197	356,519,924
Debt Securities Issued		-	-	-	-	-	-	-	-	-
Subordinated Liabilities		-	-	-	-	-	-	-	-	-
Total Liabilities		16,363,730,231	47,127,882	16,410,858,113	21,809,954,356	17,245,903	21,827,200,259	25,989,124,642	16,544,197	26,005,668,839
Equity										
Share Capital	10	2,256,804,287	(378,107,300)	1,878,696,987	2,515,235,600	-	2,515,235,600	2,515,235,600	-	2,515,235,600
Share Premium	11	-	15,372,574	15,372,574	28,614,713	-	28,614,713	28,614,713	-	28,614,713
Retained Earnings	12	508,618	376,254,209	376,762,827	277,809,072	35,072,738	312,881,810	659,303,532	(110,394,013)	548,909,519
Reserves	13	383,198,918	78,961,488	462,160,406	480,111,357	(11,706,133)	468,405,224	480,111,357	282,044,422	762,155,780
Total Equity Attributable to Equity Holders		2,640,511,822	92,480,972	2,732,992,794	3,301,770,742	23,366,605	3,325,137,347	3,683,265,202	171,650,409	3,854,915,611
Non Controlling Interest		-	-	-	-	-	-	-	-	-
Total Equity		2,640,511,822	92,480,972	2,732,992,794	3,301,770,742	23,366,605	3,325,137,347	3,683,265,202	171,650,409	3,854,915,611
Total Liabilities and Equity		19,004,242,053	139,608,853	19,143,850,906	25,111,725,098	40,612,508	25,152,337,606	29,672,389,844	188,194,606	29,860,584,450

Note

- 1) Accrued interest on loans booked on accrual basis and present value of staff loan reclassified to loans and advances to customers.
- 2) Investment securities recognized at FV and accrued interest on bond reclassified as investment securities.
- 3) Investment Property reclassified and measured at fair value.
- 4) Fixed Asset reclassified as investment property.
- 5) Reclassification of expenses not written off to goodwill and intangible assets.
- 6) Deferred Tax effect of all adjustment
- 7) Effect of reclassification of staff loan, expenses not written off and accrued interest on loans and advances.
- 8) Reclassification of matured Fixed Deposit
- 9) Rent Expenses booked over the rent period on equal amount on SLM Basis and gratuity liability booked as per actuarial valuation.
- 10) Effect of reversal of proposed bonus share and proposed dividend.
- 11) Effect of reversal of proposed bonus share from share premium.
- 12) Effect on profit due to adjustments of NFRS.
- 13) Effect of proposed bonus share from share premium

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5.11.4. Effect of NFRSs adoption for statement of profit or loss and other comprehensive income

Particulars	" Explanatory Note "	As at 32.03.2075 (End of last period presented under previous GAAP)		
		Previous GAAP	Effect of Transition to NFRS	Amount as per NFRS
Interest Income	1	2,411,003,805	25,255,193	2,436,258,999
Interest Expense	2	(1,563,395,029)	-	(1,563,395,029)
<b>Net Interest Income</b>		<b>847,608,777</b>	<b>(25,255,193)</b>	<b>872,863,970</b>
Fee and Commission Income		173,888,506	-	173,888,506
Fee and Commission Expense		-	2,777,672	2,777,672
<b>Net Fee and Commission Income</b>		<b>173,888,506</b>	<b>2,777,672</b>	<b>171,110,835</b>
<b>Net Interest, Fee and Commission Income</b>		<b>1,021,497,283</b>	<b>(22,477,522)</b>	<b>1,043,974,805</b>
Net Trading Income		-	127,734	127,734
Other Operating Income	3	15,628,290	(6,443,268)	9,185,022
<b>Total Operating Income</b>		<b>1,037,125,573</b>	<b>(16,161,987)</b>	<b>1,053,287,560</b>
Impairment Charge/ (Reversal) for Loans and Other Losses	4	72,047,472	(25,148,036)	46,899,435
<b>Net Operating Income</b>		<b>965,078,101</b>	<b>(41,310,024)</b>	<b>1,006,388,125</b>
<b>Operating Expense</b>				
Personnel Expenses	5	245,864,095	1,060,011	246,924,107
Other Operating Expenses	6	150,038,303	(13,072,178)	136,966,125
Depreciation & Amortisation	7	35,386,492	9,902,832	45,289,324
<b>Operating Profit</b>		<b>533,789,210</b>	<b>(43,419,358)</b>	<b>577,208,569</b>
Non Operating Income		12,400	-	12,400
Non Operating Expense		-	-	-
<b>Profit Before Income Tax</b>		<b>533,801,610</b>	<b>(43,419,358)</b>	<b>577,220,969</b>
Income Tax Expense				
Current Tax	8	178,861,002	(420,139)	178,440,863
Deferred Tax	9	(18,814,389)	23,266,567	4,452,178
<b>Profit for the Period</b>		<b>373,754,997</b>	<b>(20,572,930)</b>	<b>394,327,928</b>
				(0)
<b>Other Comprehensive Income, Net of Income Tax</b>				
<b>a) Items that will not be reclassified to profit or loss</b>				
• Gains/(losses) from investment in equity instruments measured at fair value	10	-	(129,525,174)	(129,525,174)
• Gains/(losses) on revaluation		-	-	-
• Actuarial gain/(losses) on defined benefit plans	11	-	-	-
• Income tax relating to above items	12	-	38,857,552	38,857,552
<b>Net other comprehensive income that will not be reclassified to profit or loss</b>		<b>-</b>	<b>(90,667,622)</b>	<b>(90,667,622)</b>
<b>b) Items that are or may be reclassified to profit or loss</b>				
• Gains/(losses) on cash flow hedge		-	-	-
• Exchange gains/(losses)(arising from translating financial assets of foreign operation)		-	-	-
• Income tax relating to above items		-	-	-
• Reclassify to profit or loss		-	-	-
<b>Net other comprehensive income that are or may be reclassified to profit or loss</b>		<b>-</b>	<b>-</b>	<b>-</b>
<b>c) Share of other comprehensive income of associate accounted as per equity method</b>				
<b>Other Comprehensive Income for the Period, Net of Income Tax</b>		<b>-</b>	<b>(90,667,622)</b>	<b>(90,667,622)</b>
<b>Total Comprehensive Income for the Period</b>		<b>373,754,997</b>	<b>(111,240,552)</b>	<b>303,660,306</b>

### Notes

- Interest Receivable on loan has been booked on accrual basis and interest difference in staff loan has also been charged.
- Interest expense on calculation of Gratuity expense -
- Profit on sale of investment has been reclassified
- Reversal of Loan loss provision
- Bonus has been charged as staff expense and finance cost of staff loan has also been charged.
- Rent expense has been charged on SLM basis
- Reclassification of written off expense as depreciation and ammortization
- Income tax related to share issue expense and gain on sale of investment reclassified through equity.
- Deferred Tax effect of all adjustment
- Changes in Fair value and cost of investment classified to OCI
- Actuarial Gain/ loss recognized in OCI of Gratuity Liability
- Deferred Tax Adjustment on item of OCI



# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5.11.5. Effect of NFRSs adoption for statement of cash flows

Particulars	"Explanatory Note"	As at 32.03.2075		
		Previous GAAP	Effect of Transition to NFRS	Amount as per NFRS
Net cash flows from operating activities	1	1,523,058,476	(281,518,977)	1,241,539,499
Net cash flows from investing activities	2	(245,228,078)	(39,975,831)	(285,203,909)
Net cash flows from financing activities		287,503,922	(457,897)	287,046,026
Net increase/(decrease) in cash and cash equivalent		1,565,334,321	(321,952,706)	1,243,381,615
Effect of exchange rate fluctuations on cash and cash equivalents held		-	104,709	104,709
Cash and cash equivalent at the beginning of the period	3	4,163,890,461	(800,622,192)	3,363,268,270
Cash and cash equivalent at the end of the period		5,729,224,782	(1,122,470,189)	4,606,754,593

### Notes

- 1) Money at call treated as cash and cash equivalents in NFRS, Investment securities classified as investment activity in NFRS
- 2) Investment securities classified as investment activity in NFRS
- 3) Money at Call treated as Cash and Cash Equivalents

# Notes to the Financial Statements

For the year ended 31st Ashad, 2076

## 5.11.6 Principal Indicators for Five Years

	Particulars	Indicators	FY				
			2071/072	2072/073	2073/074	2074/075	2075/076
1	Percent of Net Profit/Gross Income	Percent	27.05%	28.85%	22.94%	15.05%	15.21%
2	Earnings Per Share (Restated for previous years)	Rs.	32.97	30.83	23.99	19.50	21.29
3	Market Value Per Share	Rs.	325.00	630.00	629.00	180.00	197.00
4	Price Earnings Ratio	Ratio	9.86	20.43	26.22	9.23	9.25
5	Dividend (including bonus) on Share Capital	Percent	20.26%	29.20%	17.69%	0.00%	0.00%
6	Cash Dividend on Share Capital	Percent	1.01%	0.00%	0.00%	0.00%	0.00%
7	Interest Income/Loan & Advances	Percent	13.09%	12.07%	13.51%	13.12%	14.17%
8	Staff Expenses/Total Operating Expenses	Percent	52.76%	52.40%	49.62%	57.16%	58.13%
9	Interest Expenses on Total Deposit and Borrowing	Percent	6.73%	5.49%	8.26%	7.29%	8.14%
10	Exchange Gain/Total Income	Percent	0.00%	0.00%	0.02%	0.13%	0.11%
11	Staff Bonus/Total Staff Expenses	Percent	36.84%	31.85%	32.52%	24.02%	25.95%
12	Net Profit/Loan and Advances	Percent	3.71%	3.27%	2.81%	2.12%	2.29%
13	Net Profit/Total Assets	Percent	2.63%	2.38%	2.08%	1.57%	1.79%
14	Total Credit/Deposit	Percent	82.14%	83.75%	87.54%	85.58%	90.92%
15	Total Operating Expenses/Total Assets	Percent	1.95%	0.93%	1.24%	1.48%	1.75%
16	<b>Adequacy of Capital Fund on Risk Weighted Assets</b>						
	a) Core Capital	Percent	13.50%	13.87%	17.69%	17.14%	13.77%
	b) Supplementary Capital	Percent	0.90%	0.93%	1.08%	1.16%	1.14%
	c) Total Capital Fund	Percent	14.40%	14.80%	18.77%	18.30%	14.91%
17	Liquidity (CRR)	Percent	5.33%	5.20%	5.06%	5.06%	5.06%
18	Non-performing credit/Total credit	Percent	0.54%	0.78%	0.90%	0.52%	1.31%
19	Base Rate	Percent	9.66%	8.35%	11.43%	12.62%	11.19%
20	Weighted Average Interest Rate Spread	Percent	6.36%	6.31%	4.89%	4.97%	4.93%
21	Book Net-worth Per Share	Rs.	149.77	119.65	145.47	132.20	153.26
22	Total Shares	Number	4,681,600	10,528,495	18,786,970	25,152,356	25,152,356
23	Total Staff	Number	129	220	317	413	440
24	<b>Others</b>		-	-	-	-	-
	a) No of Branches	Number	18	25	41	53	53
	b) No Branchless Banking	Number				1	1
	c) No of ATMs	Number			17	19	19

# बैंकको मिति २०७६/०९/२४ गते विहीवार (तदनुसार ९ जनवरी २०२०) बसेको साधारण सभामा विशेष प्रस्तावको रूपमा पेश भएको प्रबन्धपत्र तथा नियमावलीमा तर्फको संशोधन ।

दफा/सपदफा	विद्यमान व्यवस्था	प्रस्तावित व्यवस्था	संशोधनको औचित्य																																			
प्रबन्धपत्र तर्फ :																																						
दफा ६(ख)	बैंकको जारी पूँजी रु. ११,५२,९७,४१,७०७।९६ (अक्षरेपि एघार अरब बाउन्न करोड सन्तानबन्ने लाख एकचालीस हजार सात सय सात र पैसा छयानबन्ने मात्र) हुनेछ । सो पूँजीलाई प्रतिशेयर रु.१००/- दरका ११,५२,९७,४१७.०७ (अक्षरेपी एघार करोड बाउन्न लाख सन्तानबन्ने हजार चार सय सत्र दशमलव शुन्य सात) थान शेयरमा विभाजन गरिएको छ ।	बैंकको जारी पूँजी रु. १३,९५,०९,८७,४६६।९६ (अक्षरेपि तेह्र अरब पन्चानबन्ने करोड नौ लाख सतासी हजार चार सय छैसठ्ठी र पैसा छयानबन्ने मात्र) हुनेछ । सो पूँजीलाई प्रतिशेयर रु. १००/- दरका १३,९५,०९,८७४.६६ (अक्षरेपि तेह्र करोड पन्चानबन्ने लाख नौ हजार आठ सय चौहत्तर दशमलव छैसठ्ठी) थान शेयरमा विभाजन गरिएको छ ।	बैंकको २४ औं वार्षिक साधारण सभामा बैंकको हालको चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश भएकाले																																			
दफा ६(ग)	बैंकको चुक्ता पूँजी रु. ११,५२,९७,४१,७०७।९६ (अक्षरेपि एघार अरब बाउन्न करोड सन्तानबन्ने लाख एकचालीस हजार सात सय सात र पैसा छयानबन्ने मात्र) हुनेछ ।	बैंकको चुक्ता पूँजी रु. १३,९५,०९,८७,४६६।९६ (अक्षरेपि तेह्र अरब पन्चानबन्ने करोड नौ लाख सतासी हजार चार सय छैसठ्ठी र पैसा छयानबन्ने मात्र) हुनेछ ।	बैंकको २४ औं वार्षिक साधारण सभामा बैंकको हालको चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश भएकाले																																			
नियमावली तर्फ :																																						
२७(२)	यस बैंकमा ७ जनाको संचालक समिति हुनेछ जसमा संस्थापक समूहबाट मनोनित/निर्वाचित ३ जना, सर्वसाधारण शेयरधनीहरूबाट निर्वाचित ३ जना र १ जना स्वतन्त्र सञ्चालक हुनेछन् ।	यस बैंकमा ७ जनाको संचालक समिति हुनेछ जसमा संस्थापक समूहबाट Nederlandse Financierings-Maatschappij Voor Ontwikkelingslanden N.V. (FMO), Nederland बाट मनोनित १ जना समेत गरी मनोनित/निर्वाचित ३ जना तथा सर्वसाधारण शेयरधनीहरूबाट निर्वाचित ३ जना र १ जना स्वतन्त्र सञ्चालक हुनेछन् ।	विदेशी लगानीकर्ताको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व सुनिश्चित गर्न ।																																			
३२(ख)	संचालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्ष र अन्य संचालकहरूले पाउने प्रति बैठक भत्ता क्रमशः १३,०००/- र १२,०००/- हुनेछ ।	संचालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्ष र अन्य संचालकहरूले पाउने प्रति बैठक भत्ता क्रमशः १८,०००/- र १६,०००/- हुनेछ ।	संचालक समितिका सदस्यहरूले संचालक समितिको बैठकमा उपस्थित भएवापत पाउने भत्तालाई समय सापेक्ष बृद्धि गर्न आवश्यक भएकाले ।																																			
३२(ग) (आ)	खाना खर्च वापतको सुविधा :	दैनिक भ्रमण भत्ता :	भाषागत सुधार तथा दैनिक भ्रमण भत्तालाई समय सापेक्ष बृद्धि गर्नु आवश्यक देखिएकोले ।																																			
	<table border="1"> <thead> <tr> <th>पद/खर्च शिर्षक</th> <th>प्रिया १ (अमेरिकी डलर)</th> <th>प्रिया २ (अमेरिकी डलर)</th> <th>प्रिया ३ (अमेरिकी डलर)</th> <th>प्रिया ४ (पाक)</th> <th>प्रिया ५ (नेक)</th> </tr> </thead> <tbody> <tr> <td>अध्यक्ष (खाना खर्च)</td> <td>१६१.००</td> <td>११०.००</td> <td>९९.००</td> <td>२,२००.००</td> <td>२,२००.००</td> </tr> <tr> <td>संचालक (खाना खर्च)</td> <td>१६३.००</td> <td>९९.००</td> <td>००७७</td> <td>१,६१०.००</td> <td>१,६१०.००</td> </tr> </tbody> </table>	पद/खर्च शिर्षक	प्रिया १ (अमेरिकी डलर)	प्रिया २ (अमेरिकी डलर)	प्रिया ३ (अमेरिकी डलर)	प्रिया ४ (पाक)	प्रिया ५ (नेक)	अध्यक्ष (खाना खर्च)	१६१.००	११०.००	९९.००	२,२००.००	२,२००.००	संचालक (खाना खर्च)	१६३.००	९९.००	००७७	१,६१०.००	१,६१०.००	<table border="1"> <thead> <tr> <th>पद/खर्च शिर्षक</th> <th>प्रिया १ (अमेरिकी डलर)</th> <th>प्रिया २ (अमेरिकी डलर)</th> <th>प्रिया ३ (अमेरिकी डलर)</th> <th>प्रिया ४ (पाक)</th> <th>प्रिया ५ (नेक)</th> </tr> </thead> <tbody> <tr> <td>अध्यक्ष</td> <td>२५०</td> <td>२५०</td> <td>२००</td> <td>११,०००</td> <td>११,०००</td> </tr> <tr> <td>संचालक</td> <td>२२५</td> <td>२२५</td> <td>१७५</td> <td>१०,०००</td> <td>१०,०००</td> </tr> </tbody> </table>	पद/खर्च शिर्षक	प्रिया १ (अमेरिकी डलर)	प्रिया २ (अमेरिकी डलर)	प्रिया ३ (अमेरिकी डलर)	प्रिया ४ (पाक)	प्रिया ५ (नेक)	अध्यक्ष	२५०	२५०	२००	११,०००	११,०००	संचालक	२२५	२२५	१७५	१०,०००	१०,०००
पद/खर्च शिर्षक	प्रिया १ (अमेरिकी डलर)	प्रिया २ (अमेरिकी डलर)	प्रिया ३ (अमेरिकी डलर)	प्रिया ४ (पाक)	प्रिया ५ (नेक)																																	
अध्यक्ष (खाना खर्च)	१६१.००	११०.००	९९.००	२,२००.००	२,२००.००																																	
संचालक (खाना खर्च)	१६३.००	९९.००	००७७	१,६१०.००	१,६१०.००																																	
पद/खर्च शिर्षक	प्रिया १ (अमेरिकी डलर)	प्रिया २ (अमेरिकी डलर)	प्रिया ३ (अमेरिकी डलर)	प्रिया ४ (पाक)	प्रिया ५ (नेक)																																	
अध्यक्ष	२५०	२५०	२००	११,०००	११,०००																																	
संचालक	२२५	२२५	१७५	१०,०००	१०,०००																																	
३२(ग) (इ)	उपखण्ड (अ) र (आ) मा उल्लेख गरिएका रकम सीनामा नबढ्ने गरि होटेल तथा खाना खर्च बिल अनुसार र उल्लेख नगरिएका अन्य खर्चहरू (भ्रमण भत्ता) जस्तै: भ्रमण गर्दा लाग्ने हवाई टिकट, पासपोर्ट, भिसा खर्च, सम्पर्क र परिवहन, आदि वास्तविक बिल बमोजिम हुनेछ ।	उपखण्ड (अ) र (आ) मा उल्लेख गरिएदेखि वाहेक भ्रमण गर्दा लाग्ने हवाई टिकट, पासपोर्ट, भिसा खर्च, सम्पर्क र परिवहन, आदि वास्तविक बिल अनुसार सोधभर्ना गरिनेछ ।	भाषागत सुधार तथा व्यवहारीक पक्ष समेतलाई ध्यान दिनुपर्ने देखिएकोले ।																																			



# नेपाल राष्ट्र बैंक

## बैंक सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय  
बालुवाटार, काठमाडौं।  
फोन नं.: ४४१९८०५, ७  
फ्याक्स नं.: ४४१०१५९  
Site: www.nrb.org.np  
Email: bsd@nrb.org.np  
पोष्ट बक्स: ७३

प.सं: बै.सु.वि./अफसाइट/एजिएम/१८/२०७६-७७

मिति : २०७६/८/१०

एनएमबि बैंक लिमिटेड  
बबरमहल, काठमाडौं

### विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।

महाशय,

त्यस बैंकबाट पेश गरिएको आ.व. २०७५/७६ को वित्तीय विवरण तथा अन्य कागजातहरूका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरू पालना गरेको देखिएको हुँदा, ऐ. ऐनको उपदफा (१) बमोजिम प्रस्तावित रु.२,४२,१२,४५,७५९/- (अक्षरेपी दुई अर्ब बयालिस करोड बाह्र लाख पैतालिस हजार सात सय उनन्साठौं मात्र) बोनस शेर र रु.१,६१,४१,६३,८३९/११ (अक्षरेपी एक अर्ब एकसठ्ठि करोड एकचालिस लाख त्रिसठ्ठि हजार आठ सय उनन्चालिस र पैसा एघार मात्र) नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्न अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृतिका साथै आ.व. २०७५/७६ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु।

१. यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम इजाजतपत्र प्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेरमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पूँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेर धारण गर्ने संस्थापक शेरधनीहरू रहेमा ती संस्थापक शेरधनीहरूले आफ्नो शेर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन।
२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पूँजीको २ प्रतिशत भन्दा बढी शेर धारण गरेका संस्थापकहरूले आफुले धारण गरेका संस्थापक शेर बिक्री तथा धितो बन्धक राख्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफुले धारण गरेको शेर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेरधनीहरू रहेमा ती संस्थापक शेरधनीहरूलाई सोको स्वीकृति नलिएसम्म वा शेर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रूपमा चुक्ता गरी शेर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन।
३. लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरू पूर्ण रूपले सुधार गर्न तथा त्यस्ता कैफियतहरू पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनु हुन।

उपरोक्त निर्देशनलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन।

भवदीय,

(मिलन राई)  
उप-निर्देशक

बोधार्थ

१. नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
२. बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, एनएमबि बैंक लिमिटेड।



नेपाल राष्ट्र बैंक  
विकास बैंक सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय  
बालुवाटार, काठमाडौं  
हाल पुल्चोक, ललितपुर ।  
फोन नं.: ०१-५०१०१६३  
Site: www.nrb.org.np  
Email: nrdbbsd@nrb.org.np  
पोष्ट बक्स: ७३

पत्रसंख्या: वि.वै.स.वि./गैरस्थलगत/ओम/०७६/७७  
च.नं. १२५

मिति: २०७६/०८/१९

एनएमबी बैंक लिमिटेड,  
बबरमहल, काठमाडौं ।

**विषय: वार्षिक वित्तीय विवरण प्रकाशन सम्बन्धमा ।**

महाशय,

यस संस्थाले पेश गरेको साविक ओम डेभलपमेण्ट बैंक लिमिटेड, कास्की, पोखराको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण तथा अन्य कागजातका आधारमा गैरस्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरूका सम्बन्धमा देहाय बमोजिमका निर्देशनहरू शेरधनीहरूको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित एवं कार्यान्वयन गर्ने गरी संस्थाको आ.व. २०७५/७६ को वार्षिक वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछु ।

- (क) यस बैंकबाट जारी एकीकृत निर्देशन नं १९/०७५ बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पूर्णरूपमा पालना गर्नुहुन ।
- (ख) उद्देश्य नखुलेका व्यक्तिगत कर्जाहरू यस बैंकले तोकेको सीमाभित्र ल्याउनु हुन ।
- (ग) रु. ५० लाख भन्दा कम रकमको कर्जाको अग्रिम भुक्तानीमा लिइएको अग्रिम कर्जा भुक्तानी शूलक फिर्ता गरी यस बैंकलाई जानकारी दिनुहुन ।
- (घ) आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा यस बैंकबाट औल्याएका थप अन्य कैफियतहरू पुनः नदोहोरिने व्यवस्था गर्नु हुन ।

भवदीय,

(राकेश प्रजापति)  
उप निर्देशक

**बोधार्थ:**

श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।  
श्री नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभाग, कार्यान्वयन इकाई ।

## नेपाल राष्ट्र बैंकबाट लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा एनएमबि बैंकलाई प्राप्त निर्देशन उपरको जवाफः

१. नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन नं. १० को बुँदा नं ७ बमोजिम तोकिएको सीमा भित्र नरहेका संस्थापक शेयरधनीहरूको वोनश शेयर तथा नगद लाभांश वितरण रोक्का राखिने व्यहोरा जानकारी गराउँदछौं ।
२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा ११ को उपदफा ३ मा भएको व्यवस्थालाई पूर्ण रूपमा पालना गर्ने गरेको र उल्लेखित व्यवस्थालाई भविष्यमा समेत पालना गर्दै लगिने ।
३. लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरूलाई प्राथमिकतामा राख्दै सुधार गरिएको र त्यस्ता कैफियतहरू पूनः दोहोरिन नदिने व्यवस्था मिलाउने जानकारी गराउँदछौं ।



## साविक ओम डेभलपमेन्ट बैंक लि. को वार्षिक वित्तीय विवरण प्रकाशन सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट यस बैंकलाई प्राप्त निर्देशन उपरको जवाफ:

- क. एकीकृत निर्देशन नं. १९/०७५ बमोजिम सम्पत्ती शुद्धीकरण तथा आतकवादी कार्यभित्र वित्तीय लगानी निवारण सम्बन्धी भएको व्यवस्थाहरूलाई पूर्णरूपमा पालना गर्दै लगिने ।
- ख. उद्देश्य नखुलेका व्यक्तिगत कर्जाहरूलाई राष्ट्र बैंकले तोकेको सीमा भित्रल्याई कारोबार गर्ने व्यवस्था मिलाइने ।
- ग. अग्रिम भुक्तानी वापत लिइएको अग्रिम कर्जा भुक्तानी शूलक सम्बन्धमा राष्ट्र बैंकको निर्देशन पालना गर्दै लगिने ।
- घ. लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरूलाई प्राथमिकतामा राख्दै सुधार गरिएको र त्यस्ता कैफियतहरू पुनः दोहोरिन नदिने व्यवस्था मिलाउने जानकारी गराउँदछौं ।



## वर्तमान बैंक व्यवस्थापन समूह



बायाँबाट उभिएको क्रमशः प्रमोद कुमार दाहाल (प्रमुख आन्तरिक लेखा परिक्षण तथा एएसएल तथा परीक्षण लेखा परिक्षण तथा एएसएल अधिकृत), सुदेश उपाध्याय (प्रमुख व्यवसाय तथा रणनीति अधिकृत), गोविन्द घिमिरे (प्रमुख व्यवसाय अधिकृत), शबनम लिम्बु (जोशी) (प्रमुख मानव संसाधन अधिकृत), रोशन रेग्मी (प्रमुख प्रोडक्ट डिजिटल ब्यानल तथा रिटेल सेल्स), नविन मानन्धर (प्रमुख वित्त अधिकृत), शरद तेगी तुलाधर (प्रमुख जोखिम अधिकृत), सुनिल के.सी. (प्रमुख कार्यकारी अधिकृत), प्रदीप प्रधान (प्रमुख संचालन अधिकृत)

# एनएमबि बैंक कूल शाखा संजाल - १६३

बबरमहल, काठमाण्डौ  
तिनकुने, काठमाण्डौ  
बसुन्धारा, काठमाण्डौ  
चावहिल, काठमाण्डौ  
कलंकी, काठमाण्डौ  
कान्तिपथ, काठमाण्डौ  
कुमारीपाटी, ललितपुर  
लुभु, ललितपुर  
न्युरोड, काठमाण्डौ  
पुतलिसडक, काठमाण्डौ  
ठमेल, काठमाण्डौ  
थैव, ललितपुर  
नक्साल, काठमाण्डौ  
सितापाईला, काठमाण्डौ  
थापाथली, काठमाण्डौ  
सुर्यविनायक, भक्तपुर  
टेकु, काठमाण्डौ  
पुल्चोक, ललितपुर  
कपन, काठमाण्डौ  
आर्यभञ्ज्याङ्ग, पाल्पा  
बनेपा, काभ्रे  
वेलबारी, मोरङ्ग  
भलवारी, रूपन्देही  
विराटनगर, मोरङ्ग  
कंचनबारी, मोरङ्ग  
विरगंज, पर्सा  
वित्तामोड, भापा  
मिलन चोक, बुटवल  
ट्राफिक चोक, बुटवल  
चारनम्बर, रूपन्देही  
चन्द्रगढी, भापा  
चन्द्रौटा, कपिलबस्तु  
चुत्रावेसी बजार, अर्घाखाँची  
दैलेख बजार, दैलेख  
धनगढी, कैलाली  
धरान, सुनसरी  
धुन्चे, रसुवा  
न्युरोड, पोखरा  
हेम्जा, कास्की  
सफा सडक, दमौली  
चामे, मनाङ्ग  
लामाचौर, पोखरा  
बेशिशहर, लमजुङ्ग  
जोमसोम, मुस्ताङ्ग  
लेखनाथ, पोखरा  
डुम्रे, तनहुँ

दिपायल, डोटी  
झाङ्गभर टोल, रूपन्देही  
दुधे, भापा  
गोरखा बजार, गोरखा  
गोरूसिंगे, कपिलबस्तु  
इटहरी, सुनसरी  
जनकपुर, धनुषा  
जितपुर, कपिलबस्तु  
कटारी, उदयपुर  
केराबारी, मोरङ्ग  
केर्खा, मोरङ्ग  
किर्ने, दोलखा  
लाहान, सिरहा  
लेटाङ्ग, मोरङ्ग  
मधुमल्ला, मोरङ्ग  
मनीग्राम, रूपन्देही  
मन्थली, रामेछाप  
मुर्गीया, रूपन्देही  
नारायणगढ, चितवन  
नेपालगंज, बाँके  
पथरी, मोरङ्ग  
फर्साकटकर, रूपन्देही  
फिदिम, पाँचथर  
पोखरा, कास्की  
सल्लेरी, सोलुखुम्बु  
सुनवल, नवलपरासी  
तम्घास, गुल्मी  
फुङ्गलिङ्ग, ताप्लेजुङ्ग  
तरहरा, सुनसरी  
टुटीपिपल, रूपन्देही  
उर्लावारी, मोरङ्ग  
वालिङ्ग, स्याङ्जा  
लम्की, कैलाली  
दमक, भापा  
भैरहवा, रूपन्देही  
तानसेन, पाल्पा  
बुर्तिवाड, बागलुङ्ग  
बगर, पोखरा  
भिमाद बजार, तनहुँ  
नागडाँडा, कास्की  
सिसुवा, कास्की  
कुश्मिसेरा, बागलुङ्ग  
रामबजार, कास्की  
गल्याङ्ग, स्याङ्जा  
बसपार्क, गोरखा  
दुलेगौडा, कास्की

मसुरिया, कैलाली  
बन्गाई, कपिलबस्तु  
टिमुरे, रसुवा  
भोजपुर बजार, भोजपुर  
हेटौडा, मकवानपुर  
कावासोती, नवलपुर  
बेनी, म्याग्दी  
निजगढ, बारा  
गोलबजार, सिरहा  
बिरेन्द्रनगर, सुर्खेत  
तुलसीपुर, दाङ्ग  
ईलाम बजार, ईलाम  
गाईघाट, उदयपुर  
महेन्द्रनगर, कञ्चनपुर  
दमौली, तनहुँ  
गलिछ, धादिङ्ग  
बर्दिबास, महोत्तरी  
कोहलपुर, बाँके  
बटेश्वर, धनुषा  
चुलाचुलि, इलाम  
नौमुले, दैलेख  
के. आई. सिंह, डोटी  
त्रिवेणीसुस्ता, नवलपरासी  
बेलडाँडी, कंचनपुर  
मायादेवी, कपिलबस्तु  
सुरुङ्गा, सप्तरी  
नवराजपुर, सिरहा  
सखुवानाकरकट्टी, सिरहा  
औरही, सिरहा  
महोत्तरी, महोत्तरी  
सोनमा, महोत्तरी  
बिश्रामपुर, बारा  
पचरौता, बारा  
हंसपुर, धनुषा  
सर्दिबगैचा, नवलपुर  
तिलाठी, सप्तरी  
चिप्लेढुङ्गा, पोखरा  
अमरसिंह, पोखरा  
भोटेओडार, लमजुङ्ग  
तुर्तुरे, तनहुँ  
बागलुङ्ग बजार, बागलुङ्ग  
बन्दिपुर, तनहुँ  
भैरव टोल, पोखरा  
लेकसाइड, पोखरा  
आरुघाट, गोरखा  
अबुखैरेनी, तनहुँ

मनकामना, गोरखा  
बिरौटा, कास्की  
कावासोती, नवलपुर  
बागदरवार, काठमाण्डौ  
महाराजगंज, काठमाण्डौ  
गोलमाडी, भक्तपुर  
कुमारीपाटी, ललितपुर  
कलंकी, काठमाण्डौ  
बौद्ध, काठमाण्डौ  
हेटौडा-२, मकवानपुर  
गंगबु, काठमाण्डौ  
सातदोबाटो, ललितपुर  
नयाँबानेश्वर, काठमाण्डौ  
न्युरोड-२, काठमाण्डौ  
मेनरोड, नारायणघाट, चितवन  
भरतपुर, चितवन  
लायन्स चोक, चितवन  
पर्सा, चितवन  
टाँडी, चितवन  
चनौली, चितवन  
बुटवल, रूपन्देही  
भैरहवा-२, रूपन्देही  
मणिग्राम-२, रूपन्देही  
लमही, दाङ्ग  
बर्दघाट, नवलपरासी

